

"डिप्रोक्स लघुवित्त वित्तीय संस्थासँग साभेदारी, समृद्धि र स्वरोजगारी"

२१

औं

वार्षिक प्रतिवेदन

आ.व. २०७८/०७९



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

Deprosc Laghubitta Bittiya Sanstha Limited

(नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्था)

पो.व.नं. ९१

भरतपुर, चितवन

फोन ०५६-५१७९००

इमेल: info@ddbank.org.np

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

सञ्चालक समिति



श्री दिपक खनाल

अध्यक्ष

प्रतिनिधि, लुम्बिनी विकास बैंक लि.



श्री रीता पौडेल

सञ्चालक

प्रतिनिधि, सर्वसाधारण



श्री रमेश कुमार रघुवंशी

सञ्चालक

प्रतिनिधि, सर्वसाधारण



श्री गणेश कुमार के.सी.

सञ्चालक

प्रतिनिधि, डिप्रोक्स नेपाल



श्री श्यामकृष्ण दाहाल

सञ्चालक

प्रतिनिधि, स्वतन्त्र सञ्चालक



श्री वासु प्रसाद उपाध्याय

सञ्चालक

प्रतिनिधि, सर्वसाधारण



श्री दीर्घ बहादुर अर्याल

सञ्चालक

प्रतिनिधि, कृषि विकास बैंक लिमिटेड

विषय-सूची

क्र.सं. विषय	पृष्ठ संख्या
१. एक्काईसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना.....	१-२
२. प्रतिनिधि नियुक्त गर्ने बारे निवेदन/प्रवेश पत्र.....	३-४
३. अध्यक्षद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन.....	५-१३
४. प्रदेश तथा शाखा कार्यालयहरूको विवरण	१४-१५
५. कम्पनी ऐन २०६३ को दफा १०९ (४) संग सम्बन्धित अन्य थप विवरणहरू	१६-२१
६. संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालन प्रतिवेदन.....	२२-३०
७. संस्थागत संगठनात्मक ढाँचा	३१
८. धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम (२) संग सम्बन्धित वार्षिक विवरण	३२-३३
९. सूचनाको हक सम्बन्धी सार्वजनिक गरेको विवरण.....	३४-३५
१०. स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन	३६-३९
११. वासलात (२०७९ साल आषाढ मसान्तको).....	४०
१२. नाफा नोक्सान हिसाव (२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको)	४१
१३. नाफा नोक्सान बाँडफाँड हिसाव	४२
१४. इक्वीटीमा भएको परिवर्तन सम्बन्धी विवरण	४३
१५. नगद प्रवाह विवरण (२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको).....	४४
१६. वित्तीय विवरणका अनुसूचीहरू (४.१-४.२९).....	४५-७०
१७. Unaudited Condensed Statement of Financial Position.....	७१-७२
१८. Nepal Financial Reporting Standards (NFRS).....	७३-१२६
१९. विगत १० वर्षको प्रगतिको संक्षिप्त भलक	१२७
२०. आ.व. २०७८/०७९ को वार्षिक वित्तीय विवरण प्रकाशन गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकको स्वीकृत पत्र	१२८
२१. नेपाल राष्ट्र बैंकको पत्रमा उल्लेख कैफियत उपर सञ्चालक समितिको प्रतिक्रिया	१२९
२२. प्रवन्धपत्र संशोधन सम्बन्धी विवरण	१३०
२३. सफलताको कथाहरू.....	१३१-१३४
२४. संस्थाको सबै कार्यालयहरूको नाम, ठेगाना तथा सम्पर्क नम्बर	१३५-१३८
२५. टिपोट	१३९-१४०
२६. संस्थाको कार्यक्रमका केही भलकहरू.....	१४१-१४२

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय भरतपुर, चितवन

एक्काईसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति: २०७९/११/०९)

शेयरधनी महानुभावहरू,

यस डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०७९ फागुन ८ गते बसेको सञ्चालक समितिको ३२६औं बैठकको निर्णय अनुसार संस्थाको एक्काईसौं वार्षिक साधारण सभा निम्नानुसारका विषयहरूमा छलफल गर्न निम्न लिखित मिति, समय र स्थानमा बस्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरूको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा बस्ने मिति, समय र स्थान:

मिति: २०७९ साल फागुन ३० गते मंगलवार (तदनुसार १४ मार्च, २०२३) ।

समय: विहान ११:०० बजे ।

स्थान: होटल सेभेन स्टार प्रा.लि. सौराहा, चितवन ।

छलफलका विषयहरू:

(क) साधारण प्रस्तावहरू :

१. अध्यक्षज्यूबाट प्रस्तुत सञ्चालक समितिको एक्काईसौं वार्षिक प्रतिवेदन (आ.व.२०७८/०७९) छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०७९ आषाढ मसान्तको वासलात तथा आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धित अनुसूचीहरू र नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम तयार गरिएको मिति २०७९ आषाढ मसान्तको वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने ।
३. सञ्चालक समितिको सिफारिस बमोजिम यस वित्तीय संस्थाको आ.व.२०७८/०७९ को मुनाफा र गत वर्ष सम्मको संचित मुनाफा रकम समेतबाट चुक्ता पुँजीको ११.०५२६३२ प्रतिशतले हुन आउने रकम रु.१५,३३,५५,०८४/७३ (अक्षरेपी पन्ध्र करोड तेत्तिस लाख पचपन्न हजार चौरासी रूपैया र पैसा त्रिहत्तर मात्र) नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित) बितरण गर्न स्वीकृत गर्ने ।
४. आ.व. २०७९/०८० को लेखापरीक्षणको लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
(वर्तमान लेखापरीक्षक सुन्दर एण्ड कम्पनी, कम्पनी ऐन २०६३ को दफा १११(३) बमोजिम पुनः नियुक्ति हुन सक्नु हुने छैन।)

(ख) विशेष प्रस्तावहरू:

१. सञ्चालक समितिको सिफारिस बमोजिम यस वित्तीय संस्थाको आ.व. २०७८/०७९ को मुनाफा र गत वर्ष सम्मको संचित मुनाफा रकम समेतबाट चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम रु.१३,८७,४९,८३३/२८ (अक्षरेपी तेह्र करोड सतासी लाख उनन्चास हजार आठ सय तेत्तिस रूपैया र पैसा अठ्ठाईस मात्र) बराबरको बोनस शेयर बितरण गर्न स्वीकृत गर्ने । साथै, बोनस शेयर जारी गर्दा दशमलब पछिको शेयर (Fraction Share) अंकलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने ।
२. वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी रु.१,३८,७४,९८,३३२/८३ रहेकोमा बोनस शेयर जारी पछि कायम हुने जारी तथा चुक्ता पुँजी रु.१,५२,६२,४८,१६६/११ (अक्षरेपी एक अर्ब बाउन्न करोड बैसठ्ठी लाख अठ्चालिस् हजार एक सय छैसठ्ठी रूपैया पैसा एघार मात्र) पुऱ्याउने विशेष प्रस्ताव पारित गर्ने र प्रबन्ध-पत्रको दफा (५) को (ख) र (ग) मा आवश्यक संशोधन पारित गर्ने ।
३. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त (एक्विजिशन) गर्ने प्रयोजनको लागि सम्पन्न सम्भौतापत्र, सहमतिपत्र, संयुक्त प्राप्ति (एक्विजिशन) समिति गठन एवं संयुक्त प्राप्ति (एक्विजिशन) समितिलाई आवश्यक कार्य गर्न सक्ने अख्तियार प्रत्यायोजन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने ।
४. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त (एक्विजिशन) गर्ने प्रयोजनका लागि चल, अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (Due Diligence Audit) गर्न संयुक्त प्राप्ति (एक्विजिशन) समितिबाट सम्पत्ति र दायित्व मूल्यांकनकर्ता एस.ए.आर.एसोसिएट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई गरेको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गरेकोमा सञ्चालक समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्ति र पारिश्रमिक सम्बन्धी निर्णयलाई अनुमोदन गर्ने ।
५. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त (एक्विजिशन) गर्ने प्रयोजनको लागि मूल्यांकनकर्ता एस.ए.आर.एसोसिएट्सबाट प्राप्त सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा संयुक्त प्राप्ति (एक्विजिशन) समितिको सिफारिसमा यस वित्तीय संस्थाको सञ्चालक समितिले स्वीकृत गरे बमोजिम डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ कित्ता शेयर बराबर आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको



- १ कित्ता शेयर हुने गरी शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) १:१ (एक कित्ता बराबर एक कित्ता) कायम गरी आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त (एक्विजिशन) गर्न स्वीकृति प्रदान गर्ने ।
६. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त (एक्विजिशन) गर्ने प्रयोजनको लागि तथा अन्तिम सम्भौतापत्र (Final Scheme of Arrangement) लगायतका अन्य कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
७. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त (एक्विजिशन) गरे पश्चात डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पारित गर्ने ।
८. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त (एक्विजिशन) गरे पश्चात प्राप्त (एक्विजिशन) सम्बन्धी सम्भौता पत्र अनुसार वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी वृद्धि हुने हुँदा सो बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, हेरफेर गर्न र उपयुक्त व्यवस्था गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
९. प्राप्त (एक्विजिशन) पश्चात् यस वित्तीय संस्थाको शेयर संरचना अनुपात (संस्थापक र सर्वसाधारण शेयर) परिवर्तन हुने भएकोले संस्थाको प्रबन्ध-पत्रको दफा (५) को (घ) मा संशोधन गर्ने ।
१०. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त (एक्विजिशन) गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायत नियमनकारी निकायको स्वीकृति लिने/अभिलेख गर्ने क्रममा वा पुँजी संरचना वा प्रबन्धपत्र नियमावलीको संशोधन सम्बन्धमा नियमनकारी निकायहरूबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम संशोधन/परिमार्जन समेतका सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने ।

(ग) विविध :

सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव

साधारण सभा सम्बन्धी अन्य जानकारी

१. यस वित्तीय संस्थाको एक्काईसौं वार्षिक साधारण सभा प्रयोजनको लागि मिति २०७९ फागुन १९ गते एक दिन शेयर दाखिल खारेज बन्द (Book Close) रहनेछ । मिति २०७९ फागुन १८ गतेसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई नियमानुसार सि.डि.एस.एण्ड क्लियरिङ लिमिटेडबाट राफसाफ समेत भई यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार नविल ईन्भेष्टमेण्ट बैकिङ लिमिटेड, नक्साल, काठमाण्डौमा रहेको शेयर दर्ता कित्तावमा कायम हुन आएका शेयरधनी महानुभावहरूले मात्र बोनस शेयर र नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।
२. यस वित्तीय संस्थाको वार्षिक आर्थिक विवरणहरू शेयरधनी महानुभावहरूको सम्बन्धित ठेगानामा हुलाक/कुरियर/ईमेल मार्फत पठाइनेछ । यदि प्राप्त नभएमा यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय/कर्पोरेट कार्यालय वा संस्थाको वेब साईट www.ddbank.org.np बाट उक्त विवरणहरू प्राप्त गर्न सकिनेछ ।
३. सभामा भाग लिन आउनु हुने शेयरधनी महानुभावहरूले अनिवार्य रूपमा शेयर अभौतिकीकरण गरेको विवरण (BOID Statement)/शेयर प्रमाणपत्र वा आफ्नो परिचय खुल्ने प्रमाणपत्र साथमा लिई आउनु हुन अनुरोध छ ।
४. नावालक तथा अशक्त शेयरधनी महानुभावहरूको तर्फबाट वित्तीय संस्थाको शेयर लगत कित्तावमा संरक्षकको रूपमा नाम दर्ता रहेका व्यक्तिले मात्र भाग लिन वा प्रतिनिधि तोक्न पाउनेछन् ।
५. सभामा भाग लिनु हुने शेयरधनी महानुभावहरूको लागि हाजिर पुस्तिका सभा हुने दिन र स्थानमा बिहान १० बजेबाट सभा सम्पन्न नभएसम्म खुल्ला रहनेछ । शेयरधनी महानुभावहरूले सभा शुरू हुनु भन्दा पहिले नै सभामा उपस्थित भई हाजिर पुस्तिकामा दस्तखत गरिदिनु हुन अनुरोध गरिन्छ ।
६. प्रोक्सी मार्फत भाग लिन चाहने शेयरधनी महानुभावहरूले सम्बन्धित समूहको शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नेछन् र यस्तो प्रोक्सी फारम साधारण सभा शुरू हुनुभन्दा ९६ घण्टा अगावै यस वित्तीय संस्थाको कर्पोरेट कार्यालयमा दर्ता गरेकोलाई मात्र मान्यता दिइनेछ ।
७. अन्य जानकारीको लागि यस वित्तीय संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौको फोन नं. ०१-५३८८६५० मा सम्पर्क गर्न हुन अनुरोध छ ।

साधारण सभामा भाग लिन प्रतिनिधि नियुक्त गर्ने निवेदन (प्रोक्सी फारम)

श्री सञ्चालक समिति
डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
भरतपुर, चितवन ।

बिषय : प्रतिनिधि नियुक्त गरेको बारे ।

..... जिल्ला म.न.पा./उ.म.न.पा./न.पा./गा.पा. वडा नं. बस्ने
म/हामी त्यस वित्तीय संस्थाको शेयरधनीको हैसियतले सम्बत् २०७९ साल फागुन ३० गते मंगलबारका
दिन हुने वार्षिक साधारण सभामा म / हामी स्वयम् उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकोले उक्त सभामा भाग लिन
तथा मतदान गर्नको लागि जिल्ला म.न.पा./गा.पा. वडा नं. बस्ने त्यस संस्थाको समूह
" " का शेयरधनी श्री शेयर धनी परिचय नं./BOID No लाई मेरो/हाम्रो
प्रतिनिधि (प्रोक्सी) नियुक्त गरी पठाएको छु/छौं ।

प्रोक्सी लिनेको हस्ताक्षर नमुना :

.....

शेयरधनी परिचय नं./BOID No :.....

शेयर समूह :

मिति :

(द्रष्टव्य : यो निवेदन साधारण सभा हुनुभन्दा कमिमा ९६ घण्टा अगावै कम्पनीको रजिष्टर्ड कार्यालयमा पेश गरिसक्नु पर्नेछ साथै एकभन्दा बढी प्रतिनिधि/प्रोक्सीको नाम उल्लेख गरेमा प्रतिनिधि पत्र (प्रोक्सी फारम) रद्द गरिने छ ।)

निवेदक

प्रोक्सी दिनेको नाम :

ठेगाना :

प्रोक्सी दिनेको सही :

शेयरधनी परिचय नं./BOID No :.....

शेयर संख्या :

शेयर समूह :

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

(वित्तीय संस्थाको २०७९/११/३० गते मंगलबार हुने २१औं वार्षिक साधारण सभामा उपस्थित हुनका लागि जारी गरिएको प्रवेश-पत्र)

प्रवेश-पत्र

शेयरधनी परिचय नं./BOID No :.....

शेयर प्रमाणपत्र नं. :.....

शेयर संख्या :.....

शेयरधनीको नाम :

शेयरधनीको हस्ताक्षर (सही) :.....

संस्थाको छाप

कम्पनी सचिव

द्रष्टव्य: (१) शेयरधनीहरू आफैले खाली ठाँउहरूमा भर्नु हुन अनुरोध छ ।

(२) सभाकक्षमा प्रवेश गर्न प्रवेश-पत्र अनिवार्य रूपमा लिई आउनु हुन अनुरोध छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभामा अध्यक्षज्यूद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन

आदरणीय शेयरधनी महानुभावहरू,

यस डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न हुन लागेको गरिमामय एक्काईसौं वार्षिक साधारण सभामा उपस्थित शेयरधनी महानुभावहरू, अतिथिज्यूहरू, नियमनकारी निकायका प्रतिनिधिज्यूहरू, विभिन्न संस्थाहरूबाट प्रतिनिधित्व गर्दै पाल्नु भएका महानुभावहरू, बाह्य लेखापरीक्षकज्यू, पत्रकारज्यूहरू, उपस्थित अन्य सम्पूर्ण महानुभावहरू एवं संस्थाका कर्मचारीहरूलाई यस संस्थाको सञ्चालक समिति एवं मेरो व्यक्तिगत तर्फबाट समेत हार्दिक स्वागत अभिवादन गर्दछु ।

निरपेक्ष गरिवीको रेखामुनी रहेका ग्रामीण परिवारलाई स्तरीय तथा दिगो र भरपर्दो लघुवित्त सेवा उपलब्ध गराई उनीहरूको आर्थिक अवस्था सुधार्ने उद्देश्य लिई डिप्रोक्स नेपालको अग्रसरतामा नविल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड (तत्कालिन लुम्बिनी फाइनेन्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेड) र वातावरण तथा कृषि नीति अनुसन्धान प्रचार एवं विकास केन्द्र (CEAPRED) तथा लघुवित्त क्षेत्रका अन्य केही दक्ष व्यक्तिहरू समेतको प्रयासमा नेपाल राष्ट्र बैंकबाट मिति २०५८/०३/१९ मा इजाजत प्राप्त गरी संस्थापित यस संस्थाले आफ्नो सेवाको २२औं वर्षमा प्रवेश गरेको छ । २ जिल्लाबाट सेवा शुरू गरेको यस वित्तीय संस्थाले हाल देशको ७१ जिल्लामा १४९ शाखाहरू मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको व्यहोरा जानकारी गराउन पाउँदा हामीलाई खुसी लागेको छ ।

नेपाल राष्ट्र बैंकबाट प्रकाशित २०७९ पौष मसान्तसम्मको विवरण अनुसार हाल मुलुकमा “क” वर्गका २२ वाणिज्य बैंकहरू, “ख” वर्गका १७ विकास बैंकहरू, “ग” वर्गका १७ वित्त कम्पनीहरू, “घ” वर्गका ६४ लघुवित्त वित्तीय संस्थाहरूका साथै पुर्वाधार विकास बैंक १ वटा र अन्य १५ संस्थाहरू गरी जम्मा १३६ वटा बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी लघुवित्त क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कार्यरत रहेका छन् । लघुवित्त वित्तीय संस्थाहरूले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा ५९ लाख ३६ हजार ९५ सदस्यलाई लघुवित्त सेवा पुऱ्याईरहेका छन् भने यस संस्थाले मात्र मिति २०७९ पौष मसान्त सम्ममा २ लाख ४४ हजार ३६ सदस्यलाई लघुवित्त सेवा पुऱ्याईरहेको व्यहोरा अवगत गराउँदछौं ।

अब म यस गरिमामय सभामा सञ्चालक समितिको तर्फबाट वित्तीय संस्थाको एक्काईसौं वार्षिक प्रतिवेदन, समीक्षा वर्ष २०७८/०७९ को वित्तीय विवरणहरू, कार्यक्रम सञ्चालनको प्रगति विवरण, आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड हिसाव, नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तनको विवरणका साथै नेपाल वित्तीय विवरण प्रतिवेदनमान (NFRS) बमोजिम तयार पारिएको मिति २०७९ आषाढ ३२ को वित्तीय विवरणहरू यहाँहरू समक्ष छलफलको लागि प्रस्तुत गर्न अनुमति चाहन्छु । हालसम्मको प्रगतिको आधारमा भावी दिनहरूमा लिइने रणनीति, योजना र कार्यक्रमको सम्बन्धमा समेत यहाँहरूलाई अद्यावधिक गराउने उद्देश्यले यो प्रतिवेदन तयार गरिएको छ । प्रतिवेदनमा उल्लेखित विषयहरू माथि आवश्यक छलफल गरी संस्थाका कार्यक्रमहरूलाई अझ बढी सबल, सक्षम र दिगो बनाउन हामीलाई थप मार्ग निर्देशन उपलब्ध हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।

लघुवित्त संस्थाहरूले प्रदान गर्ने कर्जाको दायरा फराकिलो हुँदै जानुलाई अवसरको रूपमा लिन सकिन्छ भने लघुवित्त वित्तीय संस्थाहरूमा रहेको दोहोरोपना, स्थानीय स्तरमा सहकारी संस्थाहरूको बाक्लो उपस्थितिले लघुवित्त बजारलाई थप प्रतिस्पर्धी बनाएको छ भने विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरस (Covid-19) को असर, लघुवित्त विरोधी संघर्ष समितिका नाममा भई आएका अवाञ्छित गतिविधिले लघुवित्त क्षेत्रमा नकारात्मक असर पुऱ्याउन थालेको छ । यस वाहेक कर्मचारीहरूबाट बढ्दो संख्यामा सेवा परित्याग हुनु र बजारमा समय-समयमा देखिने लगानीयोग्य रकमको अभाव र कोषको लागतमा भएको वृद्धिले समेत व्यवसायमा असर पारेको छ ।

यस वित्तीय संस्थाले आफ्नो स्थापना पूर्व डिप्रोक्स नेपाल (Deprosc Nepal) ले गरिआएको लघुवित्तको कामलाई निरन्तरता दिँदै गरिव तथा विपन्न महिलाहरूको घरदैलोमा पुगेर लघुवित्त कार्यक्रम मार्फत उनीहरूको जीवनस्तर उकास्ने कार्यमा अनवरत रूपमा प्रयासरत रहेको छ । यस वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ अन्त्य सम्ममा नेपालको ७१ जिल्लामा १२४ शाखा मार्फत २,२३,००२ घरपरिवारलाई सेवा प्रदान गरेकोमा समीक्षा वर्षमा थप २९,८२३ सदस्यहरूको आगमन र विविध कारणले १५,४४६ जना सदस्यहरूको बहिर्गमन भएकोले समीक्षा वर्षको अन्त्यमा ७१ जिल्लामा १४९ शाखा मार्फत २,३७,३७९ सदस्यलाई लघुवित्त



कार्यक्रममा समावेश गरी सेवा प्रदान गरेको व्यहोरा यस सभालाई जानकारी गराउन चाहन्छु । (विस्तृत विवरण अनुसूची 'क' मा उल्लेख गरिएको छ।)

अव यहाँहरू समक्ष आर्थिक वर्ष २०७८/०७९ मा संस्थाले हासिल गरेका उपलब्धिहरू बूँदागत रूपमा प्रस्तुत गर्दछु ।

(१) पुँजी वृद्धि

आ.व. २०७७/०७८ मा वित्तीय संस्थाको चुक्ता पुँजी रु.१,१५,६२,४८,६१०/६९ रहेकोमा गत वर्ष सम्पन्न २०औँ वार्षिक साधारण सभाबाट २० प्रतिशत बोनस शेयर (रु.२३,१२,४९,७२२/१४) पारित भई हाल संस्थाको चुक्ता पुँजी रु.१,३८,७४,९८,३३२/८३ पुगेको छ । यस गरिमामय सभामा यहाँहरू समक्ष हालैको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने बोनस शेयर वापतको रकम रु. १३,८७,४९,८३३/२८ पारित गर्नको लागि प्रस्ताव पेश गरिएको छ । प्रस्ताव पारित गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । प्रस्ताव पारित पश्चात यस वित्तीय संस्थाको चुक्ता पुँजी रु. १,५२,६२,४८,१६६/११ पुग्नेछ ।

(२) समीक्षा वर्षको २०७८/०७९ को प्रगति:

समीक्षा वर्षमा वित्तीय संस्थाले कार्यक्रम सञ्चालनमा गरेको प्रगतिको विगत वर्षसँगको तुलनात्मक सारांश निम्न बमोजिम भएको व्यहोरा अवगत गराउन चाहन्छु ।

विवरण	ईकाई	आ.व.२०७८/०७९	आ.व.२०७७/०७८
जम्मा कर्मचारी संख्या	संख्या	५६४ जना	५५२ जना
सदस्य	संख्या	२,३७,३७९ जना	२,२३,००२ जना
सदस्य प्रति शाखा	संख्या	१,५९३ जना	१,७९८ जना
जोखिम कोषको रकम	रु. हजारमा	११,२९,२२	११,८२,८६
कर्जा असुली प्रतिशत	प्रतिशत	९८.८०%	९८.९२%

वित्तीय संस्थाको पुँजी तथा जगेडा कोष तर्फको श्रोतको व्यवस्थापन निम्न बमोजिम रहेको अवगत गराउन चाहन्छु ।

विवरण	ईकाई	आ.व.२०७८/०७९	आ.व.२०७७/०७८
चुक्ता शेयर पुँजी	रु. हजारमा	१,३८,७४,९८	१,१५,६२,४९
साधारण जगेडा कोष	रु. हजारमा	६२,०९,३६	५१,३१,७५
प्रस्तावित बोनस शेयर	रु. हजारमा	१३,८७,५०	२३,१२,५०
प्रस्तावित नगद लाभांश	रु. हजारमा	१५,३३,५५	१,२१,७५
वासलातमा सारिएको नाफा	रु. हजारमा	३७,५८,९७	२९,२६,५०
अन्य जगेडा कोष	रु. हजारमा	२२,७२,३०	२३,७८,५७
जम्मा पुँजी तथा जगेडा कोष	रु. हजारमा	२,९०,३६,६६	२,४४,३३,५६
शेयर संख्या	संख्या	१,३८,७४,९८३.३२८३ कित्ता	१,१५,६२,४८६.१०६९ कित्ता
प्रति शेयर नेटवर्थ	रु. मा	२०९/२७	२११/३२

त्यस्तै संस्थाले स्वीकारेको निक्षेप तथा सापटीको विवरण निम्न अनुसार रहेको छ ।

विवरण	इकाई	आ.व.२०७८/०७९	आ.व.२०७७/०७८
जम्मा निक्षेप	रु.हजारमा	७,९७,०१,७९	६,५४,०५,७३
विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग लिएको कर्जा सापटी	रु.हजारमा	७,९६,११,४७	७,७८,४०,६२
जम्मा निक्षेप र कर्जा सापटी	रु.हजारमा	१,५,९३,१३,२६	१,४,३२,४६,३५

(३) सञ्चालन मुनाफा:

वित्तीय संस्थाले गत आ. व. २०७७/०७८ मा कर तथा बोनस अघि रु. १ अर्ब १३ करोड ४५ लाख ७८ हजार १८०/५४ मुनाफा आर्जन गरेकोमा समीक्षा वर्ष २०७८/०७९ मा कोरोनाको प्रभाव, कोषको लागत वृद्धि र लगानीयोग्य रकमको अभावको कारण व्यावसायिक गतिविधिमा संकुचन हुँदा गत आर्थिक वर्षको तुलनामा २८.६९ प्रतिशतले संकुचन आई रु. ८० करोड ९२ लाख १३ हजार ७७९/७० मुनाफा आर्जन गरेको व्यहोरा जानकारी गराउँदछु ।

(४) संस्थागत सामाजिक उत्तरदायित्व:

वित्तीय संस्था आफ्नो व्यवसाय विकास र विस्तार संगसंगै संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibilities) प्रति पनि सदैव सचेत रहेको छ र विशेष गरी शिक्षा, स्वास्थ्य, सामाजिक विकास र उत्थानको लागि टेवा पुग्ने कार्यमा संस्थागत सामाजिक उत्तरदायित्व कोष परिचालन गर्दै विभिन्न संघ संस्थालाई सहयोग गर्दै आइरहेको छ । समीक्षा वर्षमा संस्थाले उक्त कार्यमा कुल रु.१० लाख ८६ हजार ५७०/२३ खर्च गरेको छ । सम्पन्न कार्यक्रमहरू निम्नानुसार रहेका छन् ।

क्र.सं	सहयोग गरेको संस्थाको नाम
१	प्युठान जिल्ला स्थित प्युठान युथ क्लव लाई भलिबल प्रतियोगिताको लागि आर्थिक सहयोग ।
२	काठमाण्डौ स्थित हिमालयन टाईगर प्रो. रेस्लिङ्ग एसोसिएसनलाई आर्थिक सहयोग ।
३	मध्यपुर थिमी न.पा. वडा नं ९, भक्तपुर स्थित श्यामश्याम निकोशेरा समाजलाई भवन निर्माणको लागि सामाग्री सहयोग ।
४	सत्यवती गा.पा. वडा नं. ५, गुल्मी स्थित सत्यवती माध्यमिक विद्यालयलाई गणित तथा विज्ञान सामाग्री खरिदको लागि सहयोग ।
५	ईलाम न.पा. ५, बरबोटे ईलाम स्थित बजार क्षेत्रको फोहोरमैला सरसफाईको लागि सरसफाई सामाग्री सहयोग ।
६	तामाकोशी न.पा. वडा नं ७, दोलखा स्थित अम्बिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग ।
७	दशरथचन्द्र न.पा. वडा नं १, बैतडी स्थित लटैनाथ प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग ।
८	रोल्पा न.पा. वडा नं. १, रोल्पा स्थित डिल्लेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग ।
९	खप्तडछान्ना गा.पा. वडा नं. १, बझाङ्ग स्थित जगदम्बा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग ।
१०	गोदावरी न.पा. वडा नं. १२, कैलाली स्थित ग्वासी समैजी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग ।
११	अमरगढी न.पा. वडा नं. ६, डडेल्धुरा स्थित शम्भुनाथ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग ।
१२	अजिरकोट गा.पा. वडा नं. ४, गोरखा स्थित मनासलु महिला समुह बालुवालाई विद्युतिय सामाग्री सहयोग ।
१३	महाकाली न.पा. वडा नं. ८, दार्चुला स्थित असिमगडा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण ।
१४	सिलगढी न.पा. १, खैरेतोला डोटी स्थित दुर्गा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग ।
१५	सरूमरानी गा.पा. वडा नं. ५, बाङ्गेशाल स्थित फैजुल इस्लाम मदरसामा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण ।
१६	भोजपुर न.पा. वडा नं. ५ सुन्तले स्थित बालमैत्री शिशु विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग ।
१७	कोपिलासगढी न.पा. वडा नं. ४, बाक्सला, खोटाङ्ग स्थित श्री पृथ्वी माध्याविक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग ।

(५) जनशक्ति व्यवस्थापन तथा तालिम (मानव संशाधन विकास):

गत आ.व. को वर्षान्तमा संस्थामा कार्यरत कर्मचारीको संख्या ५५२ रहेकोमा आ.व. २०७८/०७९ को अन्त्यमा कुल कर्मचारी संख्या ५६४ रहेको छ । संस्थाले व्यवसायको आकार तथा शाखा संख्यामा वृद्धि संगसंगै आवश्यक कर्मचारीको पदोन्नति, नियुक्ती तथा पदस्थापन पनि गर्दै आएको छ । कर्मचारीहरूको वृत्ति विकासका सन्दर्भमा सञ्चालन हुने विभिन्न विषयका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिम, सेमिनार र गोष्ठीहरूमा सहभागी गराउने कार्यलाई निरन्तरता दिनुका साथै वित्तीय संस्थाको आवश्यकता अनुसारका विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई परिचालन गरी तालिम कार्यक्रमहरूको आयोजना गरिएका छन् । समीक्षा वर्षमा ३२६ जना कर्मचारीहरूलाई विभिन्न तालिम, गोष्ठी, सेमिनार लगायत वैदेशिक तालिम तथा अध्ययन अवलोकन भ्रमण कार्यक्रममा सहभागी गराईएको छ । यसका अलावा, लघुवित्त क्षेत्रमा संचालन भएका अध्ययन, अनुसन्धानात्मक र अन्तरक्रियाहरू जस्ता कार्यक्रमहरूमा समेत सहभागी भई आवश्यक जानकारी तथा सूचना प्राप्त गर्ने र लघुवित्त क्षेत्रका समसामयिक विषयहरूमा नियमन निकायका साथै अन्य सम्बन्धित निकायहरूलाई राय तथा सुझाव प्रदान



गर्ने कार्य गरिएको छ । संस्थामा कार्यरत कर्मचारीहरूको सामुहिक हक हितको संरक्षण गरी सामाजिक सुरक्षा प्रदान गर्न तथा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सेवा निवृत्त हुँदा थप आर्थिक सहयोग पुऱ्याउने उद्देश्यले कर्मचारी कल्याणकारी कोष खडा गरी उक्त कोषमा प्रत्येक वर्षको वितरण योग्य मुनाफाको कम्तिमा एक प्रतिशत वा सञ्चालक समितिले तोके बमोजिमको रकम जम्मा गर्ने गरिएको छ ।

(६) संस्थागत सुशासन:

सञ्चालक समितिका काम कारवाहीहरू तथा संस्थाका अन्य सबै क्रियाकलापहरू पारदर्शीरूपमा सञ्चालन गरी संस्थागत सुशासनको विकास गर्न एवं सोको अनुभूति गराउन समिति क्रियाशील रहेको छ । संस्थामा संस्थागत सुशासन (Corporate Governance) कामय राख्ने विषयमा सञ्चालक समिति तथा व्यवस्थापन सदैव प्रतिवद्ध रहेको छ । सञ्चालक समितिका सदस्यहरू तथा कर्मचारीहरूले नेपाल राष्ट्र बैंक तथा नियमनकारी निकायहरूबाट तोकिएका आचरण सम्बन्धी व्यवस्थाहरूको पूर्णरूपमा पालन गरेका छन् ।

वित्तीय बजारमा विभिन्न स्वतन्त्र निकायहरूले विविध पक्षहरूलाई मूल्यांकनको आधार बनाई उत्कृष्टताका आधारमा बैंक तथा वित्तीय संस्थाहरू समेतलाई विविध विधामा AWARD प्रदान गर्ने प्रचलन बमोजिम नै यस वित्तीय संस्थाले आ.व. २०७८/०७९ को आर्थिक क्रियाकलाप, व्यवस्थापकीय पक्ष लगायतका विभिन्न विषयहरूलाई मापनको आधार बनाई स्वतन्त्र निकाय New Business Age and Board of Jury ले यस संस्थालाई 3rd BEST MANAGED MICEO-FINANCE COMPANY बाट सम्मानित गरी AWARD प्रदान गरेको विषय समेत सम्मानित सभालाई जानकारी गराउदछौं ।

(संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ बमोजिम तयार गरिएको प्रतिवेदन अनुसूची 'ग' पेश गरिएको छ।)

(७) सूचना प्रविधि सुधार व्यवस्थापन:

संस्थाले प्रयोग गरेको Online Core Banking System को माध्यमले समीक्षा वर्षमा संस्थाको वास्तविक कारोबारको अवस्था र जोखिमलाई न्यूनिकरण गर्न सहज भएको छ । संस्थाले सदस्यहरूको कारोबारलाई पारदर्शी र सहज बनाउन गत आ.व. देखि SMS सेवा, समीक्षा आ.व. देखि M-Passbook सेवा र चालु आ.व. देखि e-sewa सञ्चालनमा ल्याईसकेको व्यहोरा जानकारी गराउदछौं । साथै, चालु आ.व.मा Mobile Banking जस्ता प्रविधि प्रयोगमा ल्याई संस्थालाई अत्याधुनिक बनाउने प्रयास गरिरहेका छौं ।

(८) ग्राहक संरक्षण तथा लघु उद्यमशीलताको विकास विस्तार:

कुनै पनि संस्थाको विकास, विस्तार र दीर्घकालिन स्थायित्वका लागि ग्राहक सदस्यको भूमिका महत्वपूर्ण हुने भएकोले ग्राहकको संरक्षण, सम्बर्द्धन र विकासमा ध्यान दिईएको छ । आफ्ना ग्राहक सदस्यहरूको सामूहिक हित, समस्यामा परेका ऋणीहरूको व्यवसायको सुरक्षण एवं पुनर्स्थापना, ग्राहकहरूको शिक्षा र क्षमता विकास एवं ग्राहकहरूका सन्तानको विद्यालय स्तरको शिक्षा स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रममा सहयोग, काबुबाहिरको कारणहरू प्राकृतिक विपत्ति, दैवि प्रकोप र महामारी एवं दीर्घरोगका कारणले असक्त भएका ऋणीहरू र मृत्यु भएका ऋणीहरूको परिवारलाई आर्थिक सहयोग गर्ने गरिएको छ । साथै, ग्राहकहरूको क्षमता विकास तथा कारोबारको बारेमा सुसूचित गर्न ग्राहकहरूलाई वित्तीय साक्षरता सम्बन्धी तालिम, गोष्ठी र विभिन्न सीपमुलक तालिममा सहभागी गराउने गरिएको छ । यसका लागि समीक्षा वर्षमा रु.२ करोड ५२ लाख ९५ हजार ५५२/९७ खर्च भएको छ । (विस्तृत विवरण अनुसूची ४.२७ मा रहेको छ।)

(९) सञ्चालक शिक्षा कार्यक्रम:

सञ्चालकहरूलाई आफ्ना शेयरधनीहरू एवं कार्यक्रममा समावेस सदस्यहरू लगायतका सम्पूर्ण सरोकारवाला (Stakeholder) हरूको हित संरक्षण गर्न सहयोग पुऱ्याउने उद्देश्यले संस्थाको संरचना, व्यवसायको प्रकृति, संस्थागत सुशासन, संस्थागत रणनीति, व्यावसायिक योजना, समितिको काम, कर्तव्य र उत्तरदायित्व, जोखिम व्यवस्थापन सम्बन्धमा अपनाईएका रणनीति, समाष्टगत आर्थिक एवं वित्तीय अवस्था, वर्तमान कानुनी व्यवस्था, प्रचलनमा रहेका बैकिङ्ग सेवा तथा पद्धति र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नीति निर्माण तथा कार्यसम्पादनको अनुगमन गर्ने कार्यलाई सञ्चालक शिक्षा कार्यक्रम मार्फत सुसूचित गराई प्रभावकारी बनाउन टेवा पुऱ्याउने खालका विभिन्न कार्यक्रमहरूमा सहभागी गराउने गरिएको छ ।

(१०) वित्तीय संस्थाको कारोबारमा परेको असर:

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरस (COVID-19) को महामहारीले देशको समग्र अर्थतन्त्र र लघुवित्त क्षेत्रमा पारेको असर हालसम्म कायम रहेको छ । सञ्चालन खर्चमा वृद्धि, प्रभावकारी कर्जा सूचनाको कमी, लघुवित्त संस्थाहरूको शाखा विस्तारसँगै लघुवित्त कार्यक्रम र ग्राहकहरूमा देखिएको दोहोरोपना, कर्मचारीहरूबाट बढ्दो संख्यामा सेवा परित्याग, बजारमा समय-समयमा देखिने लगानीयोग्य रकमको अभाव, कोषको लागतमा भएको वृद्धि र लघुवित्त विरोधी संघर्ष समितिका नाममा भई आएका अवाञ्छित गतिविधिले लघुवित्त कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारेको देखिन्छ । यस प्रकारको अप्ठ्यारो परिस्थितिका बाबजुद पनि व्यवस्थापनको दूर दृष्टि, स्रोत परिचालन गर्न सक्ने क्षमता र जोखिम व्यवस्थापन गर्न प्रयोग गरिएको उचित रणनीतिको कारण समीक्षा अवधिमा संस्थाको कारोबारमा सन्तोषप्रद रहेको कुरा यस सभालाई जानकारी गराउन पाउँदा हामीलाई खुसी लागेको छ ।

(११) आ.व. २०७८/०७९ को प्रगति विवरण:

समीक्षा आ.व.मा वित्तीय संस्थाले सम्पन्न गरेको कारोबारको तुलनात्मक सारांश निम्न बमोजिम रहेको अवगत गराउन चाहन्छु:-

विवरण	इकाई (रु.)	आ.व. २०७८/०७९	आ.व. २०७७/०७८	फरक
यस आ.व.मा भएको कुल कर्जा लगानी	हजारमा	१६,८२,८८,३६	१६,५२,३७,३०	३०,५१,०६
यस आ.व.मा भएको कुल कर्जा असुली	हजारमा	१४,१५,१६,००	१२,९९,६३,३९	१,१५,५२,६१
लगानीमा रहिरहेको बाँकी कुल कर्जा	हजारमा	१८,०२,७५,५२	१५,३५,०३,१६	२,६७,७२,३६
यस आ.व.को ब्याज तथा अन्य आम्दानी	हजारमा	३०,४५,१९८	२,३७,९१,९६	६६,६०,०२
कर्मचारी खर्च (उपदान र बिदाकोष समेत)	हजारमा	४९,६४,७४	४१,९०,६९	७,७४,०५
कार्यालय सञ्चालन खर्च	हजारमा	२०,२७,१४	१८,३४,२१	१,९२,९३
यस आ.व.मा भएको ब्याज खर्च	हजारमा	१,१८,६६,१२	७९,३४,४०	३९,३१,७२
जोखिम व्यवस्था	हजारमा	३,५०,२७७	२,३७,४००	११,२८,७७
बोनस तथा कर अधिको सञ्चालन मुनाफा	हजारमा	८०,९२,१४	१,१३,४५,७८	(३२,५३,६४)

(१२) चालु वर्षको उपलब्धि र आगामी रणनीति:

यो प्रतिवेदन तयार गर्दासम्म वित्तीय संस्थाको कारोबारमा देहाय बमोजिम प्रगति भएको ब्यहोरा जानकारी गराउँदछु:-

क्र.सं	विवरण	इकाई (रु.)	२०७९ पौष मसान्त◆	२०७९ आषाढ मसान्त
१	सदस्य	संख्या	२,४४,०३६	२,३७,३७९
२	बचत	हजारमा	८,५१,४०,०२	७,९७,०१,७९
३	लगानीमा रहेको कर्जा	हजारमा	१८,३४,९०,७४	१८,०२,७५,५२
४	ब्याज आम्दानी	हजारमा	१३,८१,०६२	२,५२,३४,५३
५	अन्य आम्दानी	हजारमा	११,२५,१४	५२,१८,३८
६	सञ्चालन खर्च	हजारमा	१,१८,५८,६५	२,२३,६०,७७
७	सञ्चालन मुनाफा	हजारमा	३०,७७,११	८०,९२,१४

◆ आ.व.२०७९/०८० को पौष समान्तसम्मको अपरिष्कृत वित्तीय विवरणमा आधारित ।



दोहोरोपना निरूत्साहित गर्न र खराब कर्जाको अवस्थामा सुधार ल्याउने अभिप्रायले आवश्यक रणनीति तयार पारी लागु गरिएका छन् । कर्जा प्रवाहको लागि आवश्यक पर्ने वित्तीय श्रोतको आपूर्तिमा वाणिज्य बैंकहरूको कर्जाको अनुपातलाई कम गरी संस्थाको स्व-सक्षमता बढाउन समुह सदस्यहरूको बचतलाई बढी मात्रामा परिचालन गर्ने आवश्यक रणनीतिहरू अवलम्बन गरिएका छन् । स्थानीय साधन र श्रोतलाई प्राथमिकता दिइएको छ । संस्थाको वित्तीय सेवालाई अझ बढी विस्तृत र परिष्कृत बनाउन आवश्यक नविनतम प्रविधिमा पहुँच बढाउनुका साथै कर्मचारीहरूको कार्य कौशलताको विकास गर्न र सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नको लागि निजी क्षेत्र, दातृ निकाय र गैरसरकारी संस्थाहरूसँगको सहकार्यलाई निरन्तरता दिइएको छ । स्थानिय आवश्यकता अनुसार उपयुक्त लघुवित्त विधिको प्रयोग गर्दै संस्थाले प्रदान गर्ने वित्तीय सेवामा विविधिकरण गरिएको छ । बिगतका अनुभव र सिकाईहरूबाट कमजोर पक्षलाई सच्याउँदै लक्ष्य अनुसार प्रगति हासिल हुन नसकेका पक्षहरूको उपलब्धि को लागि स्पष्ट रणनीतिका साथ कार्यक्रमहरू तय गरी सोको प्रभावकारी कार्यान्वयन गरिने व्यहोरा यस सभा समक्ष अनुरोध गर्दछु ।

लघुवित्तको माध्यमबाट वित्तीय पहुँच विस्तार गर्ने उद्देश्य अनुरूप स्थानीय तहमा थप लघुवित्त संस्थाहरू निरन्तर स्थापना भैरहेको अवस्थामा सदस्यको दोहोरोपन नपर्ने गरी कार्यक्रम सञ्चालन गर्नु लघुवित्त सेवा प्रदायकहरूका लागि एक ठुलो चुनौतिको विषय बनेको छ । वित्तीय श्रोतमा स्व-सक्षमता बढाउन, कम लागतमा लगानीको लागि रकम उपलब्ध हुन, कोभिडको असरले सदस्यहरूको व्यवसायमा परेको प्रभावलाई न्युनिकरण गरी कर्जाको गुणस्तर कायम राख्न, लघुवित्त विरोधी संघर्ष समितिका नाममा भई आएका अवाञ्छित गतिविधि रोक्न आजको आवश्यकता रहेको छ । उल्लेखित चुनौतिहरूलाई सामना गर्दै आगामी वर्षहरूमा पनि लघुवित्त कार्यक्रम विस्तार गरिने कार्यलाई निरन्तरता दिन संस्था लागि पर्ने व्यहोरा यहाँहरू समक्ष अनुरोध गर्दछु ।

संस्थाको कार्यक्रम विस्तार सँगै नयाँ चुनौतिहरू समेत आउने हुँदा संस्थाको क्षमता वृद्धि गरी दिगो तथा स्तरीय लघुवित्त सेवा प्रदान गर्न चालु आ.व.मा निम्नानुसार रणनीतिहरू लिईएको व्यहोरा शेयरधनी महानुभावहरूलाई अवगत गराउन चाहन्छु ।

१. एउटै सदस्यले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई कर्जा असुलीमा देखिने समस्याको निराकरण गर्न कर्जा सूचना केन्द्रसँग कर्जा सूचना लिने/दिने व्यवस्थालाई निरन्तरता दिईनेछ ।
२. सदस्य तथा केन्द्र प्रमुखहरूलाई आवश्यक पर्ने तालिम गोष्ठी, अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमहरू (सीपमूलक, उद्यमशिलता/व्यावसायिक विकास/वित्तीय साक्षरता) सञ्चालन गरिनेछ ।
३. आफूना ग्राहकहरूको हित संरक्षण तथा सम्बर्द्धन, सामुहिक हित, समस्यामा परेका ग्राहकको व्यवसायको सुरक्षण तथा पुनर्स्थापना, ग्राहकहरूको शिक्षा र क्षमता विकास गर्नका लागि ग्राहक संरक्षण कोष अन्तर्गत अन्य विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
४. संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल राष्ट्र बैंकले तोकेको सीमा अनुसार सबै प्रदेशहरूलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य, खेलकुद लगायत समाजसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरूमा कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
५. कोषको लागत कम गर्न संस्थाको तरलता तथा जोखिमको विश्लेषण गरी आवश्यक रणनीति अपनाई कोषको परिचालन गरिनेछ ।
६. सदस्यहरूको कारोबार, बचत/किस्ता संकलन कार्यलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउन चालु आ.व मा १ लाख सदस्यलाई Mobile Banking मा सहभागी गराईनेछ ।
७. सूचना प्रविधिबाट सिर्जना हुने जोखिम न्यूनिकरण गर्न प्रभावकारी सुरक्षण प्रणाली अवलम्बन गरिनेछ ।
८. सूचना प्रविधिको कार्यलाई चुस्त दुरुस्त बनाउनको लागि System Audit ले दिएको सुझाव अनुरूप गर्नुपर्ने कार्यलाई निरन्तरता दिई कैफियतहरू सुधार गर्दै लगिनेछ ।
९. वित्तीय संस्थामा कर्जा जोखिम, संचालन जोखिम, तरलता जोखिम र ब्याजदर जोखिम सम्बन्धी जोखिमहरूको विश्लेषण गरी जोखिम व्यवस्थापनका उपायहरू अवलम्बन गरिनेछ ।
१०. सदस्य र संस्थाको जोखिम विविधिकरण गर्न विभिन्न बीमा कम्पनीहरूसँग समन्वय गरी पशु बीमा, कृषि बीमा, स्वास्थ्य जस्ता लघुबीमा कार्यक्रमहरूमा सहभागी हुन सदस्यहरूलाई प्रोत्साहित गरिनेछ ।
११. मापदण्ड निर्धारण गरी उत्कृष्ट ठहरिएका शाखा कार्यालयहरू र स्वीकृत KPI (Key Performance Indicator) को आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई पुरस्कृत गरिनेछ । KPI को नतिजाको आधारमा कामको जिम्मेवारी तोक्ने, हेरफेर गर्ने र वृत्ति विकाससँग सम्बन्धित कार्यहरू गरिनेछ ।

१२. लघुवित्त क्षेत्रमा विकास भएका बचत, कर्जा र अन्य सेवाहरू ग्राहकको चाहना र वित्तीय संस्थाको क्षमता आदिको अध्ययन अनुसन्धान र विश्लेषण गरी नयाँ बचत तथा कर्जा सेवाहरूको विकास गर्दै लगिनेछ ।
१३. संस्थामा उपलब्ध कोषलाई समुचित ढंगले परिचालन गरिनेछ । कोषको लागत कम गर्न संस्थाको तरलता तथा जोखिमको विश्लेषण गरी आवश्यक रणनीति अपनाई कोषको परिचालन गरिनेछ ।
१४. सदस्य र वित्तीय संस्था बीचको सम्बन्ध सुमधुर बनाउन पुनर्ताजगी तालिम तथा अविभावकसंगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिनेछ ।
१५. अन्तर्राष्ट्रिय जगतमा लघुवित्त सम्बन्धमा भएको परिवर्तनको जानकारी हासिल गर्न, कर्मचारीहरूको वृत्ति विकास गर्न र काममा उत्प्रेरणा जगाउन वैदेशिक तालिम, गोष्ठी र अवलोकन भ्रमणको व्यवस्थालाई निरन्तरता दिईनेछ ।
१६. समय र परिस्थिति अनुसार लेखा नीति तथा नियमहरू परिमार्जन गर्दै हिसाब किताब चुस्त दुरूस्त राखिनेछ ।
१७. अनुगमन तथा निरीक्षण कार्यलाई थप प्रभावकारी बनाउनका लागि केन्द्रीयस्तरमा सुपरिवेक्षकको जिम्मेवारी तोकी सोही बमोजिम अनुगमन तथा निरीक्षण गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
१८. आन्तरिक लेखापरीक्षण क्रममा देखिएका कैंफियतहरू सुधार तथा कार्यान्वयनको लागि अनुगमन ईकाई (Monitoring Cell) मार्फत थप प्रभावकारी बनाईनेछ ।
१९. नियमनकारी निकायहरू, बाह्य लेखापरीक्षण र आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा दिइएका निर्देशन तथा सुभावहरू कार्यान्वयन भए नभएको नियमित अनुगमन गर्ने व्यवस्थालाई निरन्तरता दिइने छ ।

(१३) कम्पनीको व्यावसायिक सम्बन्ध:

वित्तीय संस्थाको नियमनकारी निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा कम्पनी रजिष्ट्रारको कार्यालय लगायत अन्य सम्बन्धित निकायहरूसँग सुमधुर सम्बन्ध रही आएको छ ।

वित्तीय संस्थाको स्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि., नविल बैंक लि., एभरेष्ट बैंक लि., एनआईसी एसिया बैंक लि., सिद्धार्थ बैंक लि., ग्लोवल आइएमई बैंक लि., प्रभु बैंक लि., सानिमा बैंक लि., एनएमबि बैंक लि., कुमारी बैंक लि., नेपाल एसबिआई बैंक लि., राष्ट्रिय बाणिज्य बैंक, प्राइम कर्मासयल बैंक लि.,नेपाल बैंक लि., कृषि विकास बैंक लि., लुम्बिनी विकास बैंक लि., कामना सेवा विकास बैंक लि., महालक्ष्मी विकास बैंक लि., गरिमा विकास बैंक लि., साग्निला डेभलपमेण्ट बैंक लि., मुक्तिनाथ विकास बैंक लि., ज्योति विकास बैंक लि. र गोरखाज फाईनान्स लिमिटेडहरूसँग सौहार्दपूर्ण व्यावसायिक सम्बन्ध रहेको छ ।

यस संस्थाले Microcredit Summit Campaign, CGAP, CMF, CSD, Metlife Insurance, अवसर फाउण्डेसन, निक्षेप तथा कर्जा सुरक्षण कोष, राष्ट्रिय बीमा संस्थान, सगरमाथा ईन्स्योरेन्स कम्पनी लि. तथा नेपाल लघुवित्त बैंकर्स संघ लगायतका संस्थाहरूसँग सहकार्य गर्दै आएको ब्यहोरा अनुरोध गर्दछु ।

(१४) सञ्चालक समितिमा प्रतिनिधित्व :

यस वित्तीय संस्थाको वर्तमान सञ्चालक समितिमा निम्न बमोजिम प्रतिनिधित्व रहेको ब्यहोरा यस सभा समक्ष जानकारी गराउन चाहन्छु ।

क्र.सं.	सञ्चालकको नाम	पद	प्रतिनिधित्व
१	श्री दिपक खनाल	अध्यक्ष	लुम्बिनी विकास बैंक लिमिटेड
२	श्री रीता पौडेल	सञ्चालक	सर्वसाधारण शेयरधनी
३	श्री रमेश कुमार रघुवंशी	सञ्चालक	सर्वसाधारण शेयरधनी
४	श्री गणेश कुमार के.सी.	सञ्चालक	डिप्रोक्स नेपाल
५	श्री श्यामकृष्ण दाहाल	सञ्चालक	स्वतन्त्र सञ्चालक
६	श्री बासु प्रसाद उपाध्याय	सञ्चालक	सर्वसाधारण शेयरधनी
७	श्री दीर्घ बहादुर अर्याल	सञ्चालक	कृषि विकास बैंक लिमिटेड

(१५) लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम:

वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/०७९ को सम्पूर्ण कारोबार समावेश पछिको कुल मुनाफा रु.८०,९२,९३,७७९/७० मध्ये नियमानुसार रु.८,०९,२९,३७७/९७ कर्मचारी वोनस तथा रु.२२,५९,९८,३०८/५३ आयकरको लागि छुट्टयाइएको छ ।



तत्पश्चात स्थगन कर आम्दानी रु.१,११,९०२/३९ सहित बाँडफाँडको लागि प्राप्त रु.५०,२२,९४,०९३/२० बाट कानुनी प्रावधान अनुसार साधारण जगेडा (General Reserve) कोषमा रु.१०,७७,६१,४४४/३७, स्थगन जगेडा कोषमा रु.१,११,९०२/३९ कर्मचारी कल्याण कोषमा रु.५०,२२,९४०/९३, ग्राहक संरक्षण कोषमा रु. ८६,७४,२५३/७९, कर्मचारी दक्षता अभिवृद्धि कोषमा रु.१,२५,७२,०८२/- र संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रु. ५०,२२,९४०/९३ व्यवस्था गरिएको छ ।

उपरोक्त बाँडफाँड पछि बाँकी रहन आएको रु. ३६,३१,२८,५२८/७९ र गत वर्षको अवितरित मुनाफा रु.२९,२६,५०,२६०/७९ तथा आ.व. २०७८/०७९ मा कर्मचारी दक्षता अभिवृद्धि कोषबाट रु.१,११,३६,८१९/२७ र संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु.१०,८६,५७०/२३ फिर्ता भई कायम भएको अवितरित मुनाफा रकम रु.६६,८०,०२,१७९/०८ बाट यस वित्तीय संस्थाको मिति २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी रु. १,३८,७४,९८,३३२/८३ को १०(दश) प्रतिशतले हुने रकम रु.१३,८७,४९,८३३/२८ बोनस शेयर बापत र ११.०५२६३२ (एघार दशमलव शुन्य पाँच दुई छ तीन दुई) प्रतिशतले हुने रकम रु.१५,३३,५५,०८४/७३ (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित) नगद लाभांश वितरण गर्न र उक्त बोनस शेयर र नगद लाभांश वितरण पश्चात बाँकी रहेको रकम रु.३७,५८,९७,२६१/०७ अवितरित मुनाफा वासलातमा सार्न प्रस्ताव गरिएकोले स्वीकृतिका लागि म यस सभालाई आग्रह गर्दछु ।

(१६) आन्तरिक नियन्त्रण प्रणाली:

वित्तीय संस्थामा विभागीय जिम्मेवारी, प्रशासनिक नियन्त्रण, बजेटरी नियन्त्रण, नियमित स्थलगत र गैरस्थलगत अनुगमन, आन्तरिक लेखापरीक्षण नियमित गर्ने गरिएको छ । सो कार्यहरूको लागि सञ्चालक समिति र सञ्चालक समिति मातहतका लेखापरीक्षण समिति, कर्मचारी सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धीकरण अनुगमन समिति कार्यरत रहेका छन् । उपरोक्त बाहेक व्यवस्थापन तहमा सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति, आर्थिक निर्देशन समिति, खरिद समिति, कर्मचारी पदपूर्ति समिति, कर्मचारी घरजग्गा सापटी समिति, सम्पत्ति लिलाम समिति, कागज धुल्याउने समिति लगायत अन्य समितिहरू गठन गरी प्रभावकारी कार्यान्वयन गरिएको छ भने कार्यकारिणी तहका कर्मचारीहरूको बैठक बसी समसामयिक विषयहरूमा छलफल गर्ने र आवश्यक ठानिएको विषयहरूमा संचालक समिति तथा सञ्चालक समिति मातहतका समितिहरूलाई राय तथा सिफारिस उपलब्ध गराउने गरेको ब्यहोरा समेत जानकारी गराउन चाहन्छु ।

(क) लेखापरीक्षण समिति:

सञ्चालक श्री रमेश कुमार रघुवंशीको संयोजकत्वमा सञ्चालक बासु प्रसाद उपाध्याय र आन्तरिक लेखापरीक्षण विभागको विभागीय प्रमुख श्री राजु महत क्षेत्री सदस्य सचिव रहनु भएको ३ सदस्यीय लेखापरीक्षण समिति कार्यरत रहेको छ । लेखापरीक्षण समितिले समीक्षा वर्षमा गरेका मुख्य काम कारवाही सम्बन्धी विवरण कम्पनी ऐन, २०६३ को दफा १०९(४) को दफा (द) मा उल्लेख गरिएको छ ।

(ख) कर्मचारी सेवा सुविधा समिति:

सञ्चालक श्री दीर्घ बहादुर अर्यालको संयोजकत्वमा सञ्चालक श्री रीता पौडेल, प्रमुख कार्यकारी अधिकृत श्री शेषरमण आचार्य, वित्त तथा लेखा विभागको विभागीय प्रमुख श्री युवराज बर्तौला सदस्य र जनशक्ति व्यवस्थापन विभागका विभागीय प्रमुख श्री ज्ञानेन्द्रप्रसाद अर्याल सदस्य सचिव रहनु भएको ५ सदस्यीय कर्मचारी सेवा सुविधा समिति कार्यरत रहेको छ ।

(ग) जोखिम व्यवस्थापन समिति:

सञ्चालक श्री गणेश कुमार के.सी.को संयोजकत्वमा लेखापरीक्षण समितिको संयोजक रहनु भएका सञ्चालक श्री रमेश कुमार रघुवंशी पदेन सदस्य, कर्जा/सञ्चालन तथा निरीक्षण विभागको विभागीय प्रमुख श्री पवनराज पाठक सदस्य र जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख श्री बुद्धिराज घिमिरे सदस्य सचिव रहनु भएको ४ सदस्यीय जोखिम व्यवस्थापन समिति कार्यरत रहेको छ ।

(घ) सम्पत्ति शुद्धीकरण अनुगमन समिति:

सञ्चालक श्यामकृष्ण दाहालको संयोजकत्वमा प्रमुख कार्यकारी अधिकृत श्री शेषरमण आचार्य, कर्जा/सञ्चालन तथा निरीक्षण विभागको विभागीय प्रमुख श्री पवनराज पाठक सदस्य र अनुपालना हेर्ने का.मु.सहायक महाप्रबन्धक श्री पुष्पराज अधिकारी सदस्य सचिव रहनु भएको ५ सदस्यीय सम्पत्ति शुद्धीकरण अनुगमन समिति कार्यरत रहेको छ ।

उल्लेखित समितिहरूले नियमनकारी निकायहरूको निर्देशन तथा प्रचलित कानुनी व्यवस्था बमोजिम सुधारात्मक कारवाहीको

लागि व्यवस्थापनलाई निर्देशन तथा सञ्चालक समितिमा सुभाव दिने गरेको ब्यहोरा शेयरधनी महानुभावहरूलाई जानकारी गराउन चाहन्छु ।

(ड) संयुक्त प्राप्ति (एक्विजिशन) समिति:

नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरूलाई एक आपसमा गाभने/गाभने र प्राप्ति गर्ने नीतिलाई सहयोग पुऱ्याउने उद्देश्यले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभने/गाभने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी नियमावली, २०७३ (पाँचौं संशोधन, २०७९) बमोजिम डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न मिति २०७९ असोज १४ गते दुबै संस्था बीच सम्पन्न प्रारम्भिक समझदारी (MOU) भई नेपाल राष्ट्र बैंकबाट मिति २०७९ मंसिर १८ गते सैद्धान्तिक सहमति प्राप्त भएको र ३ (तीन) महिना भित्र अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन पेश गर्न निर्देशन भएकोमा प्रारम्भिक समझदारीको बुँदा नं. ९ मा आ.व. २०७८/०७९ को लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति लिई आ-आफ्ना शेयरधनीलाई वितरण गर्ने सहमति भए बमोजिम दुबै संस्थाको सञ्चालक समितिले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट बोनस शेयर प्रदान गर्ने निर्णय गरी स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिएकोमा, सोही अनुसार नेपाल राष्ट्र बैंकबाट दुबै संस्थाको वित्तीय विवरण प्रकाशित गर्ने स्वीकृति प्राप्त हुन आएको हुँदा दुबै संस्थाको वार्षिक साधारण सभा एउटै मितिमा गरी प्राप्ति (एक्विजिशन) सम्बन्धी निर्णय पारित गर्न उपयुक्त रहेको र पुँजी संरचना मिलान गर्न समेत सहज हुने भएकोले प्राप्ति (एक्विजिशन) कार्यको लागि संयुक्त निवेदन पेश गर्न मिति २०७९ फागुन १७ गतेसम्मको समय सीमा कम हुने देखिएकोले मिति २०७९ चैत्र मसान्तसम्म अन्तिम स्वीकृतिको लागि समय थप गर्न संयुक्त प्राप्ति (एक्विजिशन) सीमतिको सिफारिसमा सञ्चालक समितिबाट निर्णय गरी नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरिएको ब्यहोरा शेयरधनी महानुभावहरूलाई जानकारी गराउँदछु ।

साथै संयुक्त प्राप्ति (Acquisition) समितिमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडबाट सञ्चालक श्री बासु प्रसाद उपाध्यायको संयोजकत्वमा सञ्चालक श्री श्यामकृष्ण दाहाल तथा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट सञ्चालक श्री सुसन कर्माचार्य र श्री प्रभा धिताल कोईराला सदस्य रहनु भएको ४ सदस्यीय संयुक्त प्राप्ति (एक्विजिशन) समिति रहेको ब्यहोरा यहाँहरू समक्ष जानकारी गराउँदछु ।

(१७) कम्पनी ऐन, २०६३ को दफा १०९(४) अनुसार प्रतिवेदनमा उल्लेख गर्नुपर्ने विवरणहरू अनुसूची 'ख' मा प्रस्तुत गरिएको ब्यहोरा अनुरोध छ ।

शेयरधनी महानुभावहरू,

अन्त्यमा, यस वित्तीय संस्थाको उन्नति र प्रगतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, सल्लाह र प्रोत्साहित गरी आ-आफ्नो क्षेत्रबाट पुऱ्याउनु भएको योगदानका लागि सम्पूर्ण शेयरधनी महानुभावहरू, ग्राहकवर्ग, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सि.डि.एस. एण्ड क्लियरिङ लिमिटेड, बैंक तथा वित्तीय संस्थाहरू, लेखापरीक्षक, दातृ निकायहरू र यस वित्तीय संस्थाको कर्मचारीहरू लगायत सम्बद्ध पक्षहरूलाई सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद दिँदै आगामी दिनहरूमा समेत निरन्तर सहयोगको अपेक्षा गर्दछु ।

मिति: २०७९/११/३०
भरतपुर, चितवन ।

दिपक खनाल
अध्यक्ष



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको
वार्षिक प्रतिवेदनको विगत वर्षको कारोबारको सिंहावलोकनसँग सम्बन्धित विवरण

वित्तीय संस्थाको आ.व. २०७७/०७८ को अन्त्य सम्म कार्यक्रम कायम रहेका प्रदेश, जिल्ला, शाखा तथा आ. व. २०७८/०७९ मा थप भएका जिल्ला तथा शाखाहरूको विवरण:

क्र.सं.	प्रदेश	जिल्ला	आ.व.२०७७/०७८ को शाखा संख्या	आ.व.२०७८/०७९ मा थप	जम्मा
१	प्रदेश नं. १	ताप्लेजुङ्ग	१	-	१
२		पाँचथर	१	-	१
३		ईलाम	१	-	१
४		भ्जापा	१	१	२
५		संखुवासभा	१	-	१
६		भोजपुर	१	-	१
७		तेह्रथुम	१	-	१
८		धनकुटा	१	-	१
९		मोरङ्ग	२	१	३
१०		सोलुखुम्बु	१	-	१
११		ओखलढुङ्गा	१	-	१
१२		खोटाङ्ग	२	-	२
१३		उदयपुर	२	-	२
१४		सुनसरी	२	१	३
जम्मा		१४	१८	३	२१
१५	प्रदेश नं. २	सप्तरी	१	१	२
१६		सिरहा	१	१	२
१७		धनुषा	४	-	४
१८		महोत्तरी	३	१	४
१९		सर्लाही	३	-	३
२०		रौतहट	४	-	४
२१		बारा	५	१	६
२२		पर्सा	४	-	४
जम्मा		८	२५	४	२९
२३	बागमती प्रदेश	दोलखा	२	-	२
२४		रामेछाप	१	१	२
२५		सिन्धुली	१	१	२
२६		सिन्धुपाल्चोक	२	-	२
२७		काभ्रेपलान्चोक	१	१	२
२८		नुवाकोट	२	२	४
२९		रसुवा	२	-	२
३०		धादिङ्ग	५	-	५
३१		ललितपुर	३	१	४
३२		चितवन	४	-	४
३३		मकवानपुर	१	१	२
जम्मा		११	२४	७	३१

क्र.सं.	प्रदेश	जिल्ला	आ.व.२०७७/०७८ को शाखा संख्या	आ.व.२०७८/०७९ मा थप	जम्मा
३४	गण्डकी प्रदेश	गोरखा	४	-	४
३५		लमजुङ्ग	१	-	१
३६		तनहुँ	२	१	३
३७		कास्की	३	-	३
३८		पर्वत	१	-	१
३९		बाग्लुङ्ग	१	-	१
४०		म्याग्दी	१	-	१
४१		स्याङ्गजा	२	-	२
४२		नवलपुर	१	१	२
जम्मा		९	१६	२	१८
४३	लुम्बिनी प्रदेश	पाल्पा	१	-	१
४४		गुल्मी	१	-	१
४५		अर्घाखाँची	१	१	२
४६		प्युठान	१	-	१
४७		रोल्पा	१	-	१
४८		परासी	२	-	२
४९		रूपन्देही	२	१	३
५०		कपिलवस्तु	३	-	३
५१		दाङ्ग	२	-	२
५२		बाँके	१	-	१
५३	बर्दिया	२	-	२	
५४	पुर्वी रूकुम	१	-	१	
जम्मा		१२	१८	२	२०
५५	कर्णाली प्रदेश	सल्यान	१	१	२
५६		रूकुम पश्चिम	१	१	२
५७		सुर्खेत	२	-	२
५८		जाजरकोट	१	१	२
५९		दैलेख	१	-	१
६०		कालिकोट	१	-	१
६१		जुम्ला	१	१	२
६२		मुगु	१	-	१
जम्मा		८	९	४	१३
६३	सुदूर पश्चिम प्रदेश	अछाम	१	१	२
६४		बाजुरा	१	-	१
६५		बझाङ्ग	१	-	१
६६		डोटी	१	-	१
६७		दार्चुला	१	-	१
६८		बैतडी	१	१	२
६९		डडेल्धुरा	१	-	१
७०		कैलाली	४	१	५
७१		कञ्चनपुर	३	-	३
जम्मा		९	१४	३	१७
कुल जम्मा		७१	१२४	२५	१४९



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको
एक्काईसौं वार्षिक साधारण सभामा प्रस्तुत
सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा खुलाउनु पर्ने
कम्पनी ऐन, २०६३ को दफा १०९(४) सँग सम्बन्धित अन्य थप विवरणहरू

(क). विगत वर्ष (आ.व.२०७८/०७९) को कारोबारको सिंहावलोकन:

वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ को अन्त्यमा नेपालको ७१ जिल्लामा १२४ शाखा मार्फत २,२३,००२ सदस्यलाई लघुवित्त कार्यक्रममा समावेश गरी सेवा प्रदान गरेकोमा समीक्षा वर्ष २०७८/०७९ को अवधिमा २५ वटा शाखा वृद्धि गरी ७१ जिल्लामा १४९ शाखा मार्फत २,३७,३७९ सदस्यलाई लघुवित्त कार्यक्रममा समावेश गरी सेवा प्रदान गरेको छ ।

(ख). राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट कम्पनीको कारोबारलाई कुनै असर परेको भए सो असर:

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारीबाट प्रभावित विश्व अर्थतन्त्र पुनरूत्थान हुन लागेकोमा समीक्षा वर्षमा रसिया युक्रेन बीच शुरू भएको युद्धका कारण उपभोग्य वस्तुको मूल्यमा भएको वृद्धि र देशमा भएका आम निर्वाचनहरूको कारण अर्थतन्त्रमा ठुलो असर परेको छ। बैकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य रकम र तरलताको कमीले समीक्षा वर्षमा यस वित्तीय संस्थाको कारोबारहरूलाई असर पुऱ्याएको छ । तथापि सञ्चालन खर्चमा वृद्धि, संख्यात्मक रूपमा वृद्धि भएको लघुवित्त संस्थाहरूको शाखा विस्तारसँगै लघुवित्त कार्यक्रम र ग्राहकहरूमा देखिएको दोहोरोपना, लघुवित्त विरोधी संघर्ष समितिका नाममा भई आएका अवाञ्छित गतिविधि आदिले लघुवित्त कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारेको देखिन्छ । यस प्रकारको अप्ठ्यारो परिस्थितिका बावजुद पनि व्यवस्थापनको दूर दृष्टि, स्रोत परिचालन गर्न सक्ने क्षमता र जोखिम व्यवस्थापन गर्न प्रयोग गरिएको उचित रणनीतिको कारण समीक्षा अवधिमा संस्थाको कारोबारमा सन्तोषप्रद रहेको छ ।

(ग). प्रतिवेदन तयार भएको मितिसम्म चालु वर्षको उपलब्धि र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा:

यो प्रतिवेदन तयार गर्दासम्म वित्तीय संस्थाको कारोबारमा देहाय बमोजिम रहेको छ:-

क्र.सं.	विवरण	इकाई	२०७९ आषाढ मसान्त	२०७८ आषाढ मसान्त
१	सदस्य	संख्या	२,३७,३७९	२,२३,००२
२	बचत	रु.हजारमा	७,९७,०१,७९	६,५४,०५,७३
३	लगानीमा रहेको कर्जा	रु.हजारमा	१८,०२,७५,५२	१५,३५,०३,१६
४	ब्याज आम्दानी	रु.हजारमा	२,५२,३४,५३	२,१६,३९,५१
५	अन्य आम्दानी	रु.हजारमा	५२,१८,३८	६०,३९,५८
६	सञ्चालन खर्च	रु.हजारमा	२,२३,६०,७७	१,६३,३३,३१
७	सञ्चालन मुनाफा	रु.हजारमा	८०,९२,१४	१,१३,४५,७८

(घ). कम्पनीको औद्योगिक वा व्यावसायिक सम्बन्ध:

वित्तीय संस्थाको नियमनकारी निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड तथा कम्पनी रजिष्ट्रारको कार्यालय, यस संस्थासँग कारोबार भईरहेका बैंक तथा वित्तीय संस्थाहरू लगायत अन्य संस्थाहरूसँग सुमधुर सम्बन्ध रही आएको छ ।

(ङ). सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण:

वित्तीय संस्थाको वर्तमान सञ्चालक समितिमा निम्न बमोजिम प्रतिनिधित्व रहेको छ ।

क्र.सं.	सञ्चालकको नाम	पद	प्रतिनिधित्व
१	श्री दिपक खनाल	अध्यक्ष	लुम्बिनी विकास बैंक लिमिटेड
२	श्री रीता पौडेल	सञ्चालक	सर्वसाधारण शेयरधनी
३	श्री रमेश कुमार रघुवंशी	सञ्चालक	सर्वसाधारण शेयरधनी
४	श्री गणेश कुमार के.सी.	सञ्चालक	डिप्रोक्स नेपाल
५	श्री श्यामकृष्ण दाहाल	सञ्चालक	स्वतन्त्र सञ्चालक
६	श्री बासु प्रसाद उपाध्याय	सञ्चालक	सर्वसाधारण शेयरधनी
७	श्री दीर्घ बहादुर अर्याल	सञ्चालक	कृषि विकास बैंक लिमिटेड

वित्तीय संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सर्वश्री रीता पौडेल, रमेश कुमार रघुवंशी र डा. भृगुश्रीषि दुवाडीले प्रतिनिधित्व गरी आउनु भएकोमा मिति २०७८/०६/२३ गते सम्पन्न बिसौं वार्षिक साधारण सभाबाट सर्वश्री रीता पौडेल, रमेश कुमार रघुवंशी र बासु प्रसाद उपाध्याय ४ वर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित हुनु भएको छ । संस्थापक समूहबाट कृषि विकास बैंक लिमिटेडको तर्फबाट श्री यज्ञप्रकाश न्यौपानेले प्रतिनिधित्व गरिरहनु भएकोमा उहाँको स्थानमा मिति २०७८/१२/०७ गते देखि श्री दीर्घ बहादुर अर्यालले प्रतिनिधित्व गर्नु भएको छ । डा. भृगुश्रीषि दुवाडी र श्री यज्ञप्रकाश न्यौपानेले संस्थाको उन्नति प्रगतिमा पुऱ्याउनु भएको योगदानको कदर गर्दै उहाँहरू प्रति सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

(च). कारोबारलाई असर पार्ने मुख्य कुराहरू:

वित्तीय संस्थाको कारोबारलाई निम्न कुराहरूले असर पारेको छ:-

१. कोरोना महामारीले लघुवित्त क्षेत्रमा पारेको प्रभाव विद्यमान रहेको ।
२. अप्रत्यासित रूपमा सृजना हुन सक्ने प्रतिकूल अवस्था ।
३. बैकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य रकम र तलरताको कमी ।
४. लघुवित्त विरोधी संघर्ष समितिका नाममा भई आएका अवाञ्छित गतिविधि ।
५. कर्मचारी, सञ्चालन खर्च र सापटको दर वृद्धिका कारण कोषको लागतमा वृद्धि हुनु ।
६. विभिन्न संस्थाहरू बिच दक्ष जनशक्ति लिन प्रतिस्पर्धाको कारण कर्मचारीहरू पलायन हुने जोखिम ।
७. नियमनकारी निकायको नीतिगत परिवर्तनका कारणले श्रृजना हुने अवस्थाहरू आदि ।

(छ). लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया:

वित्तीय संस्थाको बिसौं वार्षिक साधारण सभाबाट नियुक्त लेखापरीक्षक सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सले समीक्षा वर्षको लेखापरीक्षण गरी प्रस्तुत लेखापरीक्षण प्रतिवेदनले यस वित्तीय संस्थाको यथार्थ स्थिति चित्रण गरेको छ । लेखापरीक्षण प्रतिवेदनमा कुनै नकारात्मक टिप्पणी रहेको छैन र लेखापरीक्षण प्रतिवेदन माथि सञ्चालक समितिको कुनै टिप्पणी रहेको छैन ।

(ज). लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम:

सञ्चालक समितिको प्रतिवेदनको दफा १५ मा विस्तृत रूपमा उल्लेख गरिएको छ ।

(झ). शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अङ्कित मूल्य, त्यस्तो शेयर जफत हुनु भन्दा अगावै सो वापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयर वापत रकम फिर्ता गरेको भए सोको विवरण: समीक्षा आ.व.मा वित्तीय संस्थाको कुनै शेयर जफत भएको छैन ।

(ञ). विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन: वित्तीय संस्थाको सहायक कम्पनी रहेको छैन ।

(ट). कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन: वित्तीय संस्थाको सहायक कम्पनी रहेको छैन ।

(ठ). विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी: डिप्रोक्स नेपालले १० प्रतिशत भन्दा बढी हुने १,२८,८१२ (एक लाख अठ्ठाईस हजार आठ सय बाह्र) कित्ता संस्थापक शेयर बिक्री गर्नको लागि प्रक्रिया पुरा गरिदिनु भनि यस संस्था समक्ष अनुरोध गरेकोमा उक्त संस्थापक शेयर बिक्रीको लागि नेपाल राष्ट्र बैंकबाट पुर्वस्वीकृति प्राप्त भएकोले बिक्री प्रक्रिया अगाडी बढाउन डिप्रोक्स नेपाललाई स्वीकृति प्रदान गरिएको छ । सो बाहेक वित्तीय संस्थाको ५ प्रतिशत वा सो भन्दा बढी शेयर ग्रहण गर्ने आधारभूत शेयरधनीहरूबाट कुनै जानकारी उपलब्ध भएको छैन ।



(ड). विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी: वित्तीय संस्थाको सञ्चालक तथा पदाधिकारीहरूले धारण गरेको साधारण शेयर देहाय बमोजिम रहेको छ:-

क्र.सं	सञ्चालक तथा पदाधिकारीको नाम	पद	ग्रहण गरेको कुल शेयर
१	श्री दिपक खनाल प्रतिनिधि, लुम्बिनी विकास बैंक लि.	अध्यक्ष	संस्थागत १७,९९,६३३.६० कित्ता (सर्वसाधारण समुहको समेत)
२	श्री रीता पौडेल प्रतिनिधि, सर्वसाधारण	सञ्चालक	व्यक्तिगत ३,०९०.३४ कित्ता
३	श्री रमेश कुमार रघुवंशी प्रतिनिधि, सर्वसाधारण	सञ्चालक	व्यक्तिगत ३,१७५.६१ कित्ता
४	श्री गणेश कुमार के.सी. प्रतिनिधि, डिप्रोक्स नेपाल	सञ्चालक	संस्थागत १९,९४,७८७.३५ कित्ता (सर्वसाधारण समुहको समेत)
५	श्री श्यामकृष्ण दाहाल प्रतिनिधि, स्वतन्त्र सञ्चालक	सञ्चालक	छैन ।
६	श्री बासु प्रसाद उपाध्याय प्रतिनिधि, सर्वसाधारण	सञ्चालक	व्यक्तिगत १३२ कित्ता
७	श्री दीर्घ बहादुर अर्याल प्रतिनिधि, कृषि विकास बैंक लि.	सञ्चालक	संस्थागत १०,१३,८३०.०५ कित्ता (सर्वसाधारण समुहको समेत)
८	श्री शेषरमण आचार्य	प्रमुख कार्यकारी अधिकृत	छैन ।
९	श्री हेमकुमार काफ्ले	का.मु. सहायक महाप्रबन्धक	व्यक्तिगत २,४०८.६५ कित्ता
१०	श्री पुष्पराज अधिकारी	का.मु. सहायक महाप्रबन्धक	व्यक्तिगत ९४.८४ कित्ता
११	श्री हरिप्रसाद आचार्य	का.मु. सहायक महाप्रबन्धक	व्यक्तिगत ६९.६४ कित्ता
१२	श्री बुद्धिराज घिमिरे	का.मु. मुख्य प्रबन्धक	व्यक्तिगत ८२.३५ कित्ता
१३	श्री युवराज बर्तौला	का.मु. मुख्य प्रबन्धक	व्यक्तिगत १,०२० कित्ता
१४	श्री ज्ञानेन्द्रप्रसाद अर्याल	का.मु. मुख्य प्रबन्धक	व्यक्तिगत २,३९८.४५ कित्ता
१५	श्री पवनराज पाठक	का.मु. मुख्य प्रबन्धक	व्यक्तिगत ३०.६६ कित्ता
१६	श्री राजु महत क्षेत्री	प्रबन्धक	व्यक्तिगत १.२५ कित्ता
१७	श्री देशबन्धु चौधरी	का.मु. प्रबन्धक	व्यक्तिगत ६१.२० कित्ता
१८	श्री मधुसुदन हुंमागाई	का.मु. प्रबन्धक	व्यक्तिगत ३,७५५.२४ कित्ता
१९	श्री हरिप्रसाद मरहट्टा	का.मु. प्रबन्धक	व्यक्तिगत २,३९८.४५ कित्ता
२०	श्री श्यामबहादुर महर्जन	वरिष्ठ अधिकृत	छैन ।

वित्तीय संस्थाका सञ्चालक तथा पदाधिकारीहरू शेयर कारोबारमा संलग्न नरहेको व्यहोरा अनुरोध छ ।

(ढ). विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको वारेमा उपलब्ध गराईएको जानकारीको व्यहोरा:

समीक्षा वर्षमा वित्तीय संस्थासँग सम्बन्धित सम्भौताहरूमा सञ्चालक तथा निजका नजिकको नातेदारहरूको कुनै संलग्नता नरहेको ।

(ण). कम्पनीले आफ्नो शेयर आफै खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अङ्कित मूल्य तथा त्यसरी शेयर खरिद गरे वापत कम्पनीले भुक्तानी गरेको रकम: हालसम्म वित्तीय संस्थाले आफ्नो शेयर आफै खरिद गरेको छैन ।

(त). आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सोको विस्तृत विवरण:

वित्तीय संस्थामा विभागीय जिम्मेवारी, प्रशासनिक नियन्त्रण, बजेटरी नियन्त्रण, नियमित स्थलगत र गैरस्थलगत अनुगमन, आन्तरिक लेखापरीक्षण नियमित गर्ने गरिएको छ । यस वित्तीय संस्थामा सञ्चालक समिति तथा सो अन्तर्गत लेखापरीक्षण समिति, कर्मचारी सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धीकरण अनुगमन समिति रहेका छन् । साथै व्यवस्थापन मातहतमा सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति, आर्थिक निर्देशन समिति, खरिद समिति, कर्मचारी पदपूर्ति समिति, कर्मचारी घरजग्गा सापटी समिति, सम्पत्ति लिलाम समिति, कागज धुल्याउने समिति, कर्मचारी कल्याणकारी कोष व्यवस्थापन समिति लगायतका समितिहरू र केन्द्रीयस्तरमा कार्यकारिणी श्रेणीका कर्मचारीहरूलाई प्रदेश कार्यालयको जिम्मेवारी तोकिएको प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूको समग्र कार्यक्रमको अनुगमन गर्नुका साथै आन्तरिक लेखापरीक्षण विभाग र अनुगमन कार्यको लागि सात वटै प्रदेशमा अनुगमन कार्यालयहरू स्थापना गरी आन्तरिक नियन्त्रणको कार्य भइरहेको छ । व्यवस्थापकीय तहका कर्मचारीहरूको बैठक बसी समसामयिक विषयहरूमा छलफल गर्ने र आवश्यक ठानिएको विषयहरूमा सञ्चालक समिति तथा सञ्चालक समिति मातहतका समितिहरूलाई राय तथा सिफारिस उपलब्ध गराउने गरेको छ ।

(थ). विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण: समीक्षा वर्षमा वित्तीय संस्थाको निम्न बमोजिम कुल व्यवस्थापन खर्च रु. ६९,९१,८८,७०६/२० मात्र रहेको छ ।

(क) कर्मचारी खर्च रु. ४९,६४,७४,२७६/३०

(ख) कार्यालय सञ्चालन खर्च रु. २०,२७,१४,४२९/९०

(विस्तृत विवरण वासलातको अनुसूची ४.१७ र ४.१८ मा उल्लेख गरिएको छ।)

(द). लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा र सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुभाव दिएको भए सोको विवरण:

सञ्चालक श्री रमेश कुमार रघुवंशीको संयोजकत्वमा सञ्चालक श्री बासु प्रसाद उपाध्याय र आन्तरिक लेखापरीक्षण विभागको विभागीय प्रमुख श्री राजु महत क्षेत्री सदस्य सचिव रहनु भएको ३ सदस्यीय लेखापरीक्षण समिति कार्यरत रहेको छ।

आ.व. २०७८/०७९ मा लेखापरीक्षण समितिका सञ्चालक सदस्यहरूलाई बैठक भत्ता वापत प्रति बैठक प्रति सञ्चालक रु.६,०००/- का दरले प्रदान गरिएको छ । उक्त बैठक भत्ता मिति २०७९ मंसिर २५ गतेबाट रु. ८,०००/- प्रदान गर्ने गरिएको छ । साथै उक्त बैठकमा सहभागी हुँदा खाना/खाजा उपलब्ध गराईएको छ ।

लेखापरीक्षण समितिले समीक्षा वर्षमा गरेका मुख्य काम कारवाही तथा उक्त समितिले सञ्चालक समितिलाई दिएको सुभावहरू देहाय बमोजिम रहेको छ:

१. नियामक निकायहरू र नेपाल राष्ट्र बैंकको स्थलगत र गैरस्थलगत निरीक्षणको प्रतिवेदनले औल्याएका कैफियतहरूको सम्बन्धमा व्यवस्थापनसँग प्रतिक्रिया माग गरी लेखापरीक्षण समितिले उल्लेखित कैफियतहरूको सुधारका लागि व्यवस्थापनलाई आवश्यक निर्देशन दिने र उल्लेखित कैफियतहरूको सन्दर्भमा सञ्चालक समिति समक्ष राय पेश गर्ने गरेको ।
२. वाह्य लेखापरीक्षकको प्रतिवेदनले औल्याएका कैफियतहरूको सम्बन्धमा व्यवस्थापनको प्रतिक्रिया माग गरी लेखापरीक्षण समितिले उल्लेखित कैफियतहरूको सुधारका लागि व्यवस्थापनलाई आवश्यक निर्देशन दिने र उल्लेखित कैफियतहरूको सन्दर्भमा सञ्चालक समिति समक्ष राय पेश गर्ने गरेको ।
३. वित्तीय संस्थाको त्रैमासिक अपरिष्कृत वित्तीय विवरणहरूको समीक्षा गरी वित्तीय विवरणमा उल्लेखित सुचकांकहरूको गत त्रैमासको तुलनामा वित्तीय सुचकहरूको प्रगति भए/नभएको समीक्षा गरी प्रगति हासिल गर्न व्यवस्थापनलाई आवश्यक निर्देशन दिने गरेको ।
४. सञ्चालक समितिबाट स्वीकृत कार्यक्रम तथा बजेटले निर्दिष्ट गरेको कार्यक्रमको लक्ष्य बमोजिम प्रगति हासिल भए/नभएको समीक्षा गरी लक्ष्य हासिल नभएका सुचकांकहरूको प्रगति हासिल गर्न व्यवस्थापनलाई निर्देशन दिने गरेको ।



५. स्वीकृत वार्षिक योजना अनुरूप वित्तीय संस्थाको शाखा कार्यालयहरू तथा केन्द्रिय कार्यालयको आन्तरिक लेखापरीक्षण गरी आन्तरिक लेखापरीक्षणले औल्याएका कौफियतहरूको तत्काल सुधार गर्न व्यवस्थापनलाई निर्देशन दिने गरेको ।

६. नियामक निकायहरूले समय/समयमा गरेका परिवर्तित नीति/नियम र निर्देशनहरूको लेखापरीक्षण समितिमा आवश्यक छलफल भई उल्लेखित व्यवस्थाहरूको आवश्यक कार्यान्वयनको लागि व्यवस्थापनलाई आवश्यक निर्देशन दिने र सञ्चालक समिति समक्ष राय/सुझाव पेश गर्ने गरेको ।

(घ). सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा: संस्थागत आधारभूत शेयरधनीहरूको संलग्न लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको संस्थागत कर्जा सापट तथा कारोबारको सिलसिलामा खोलिएको खाता बाहेक त्यस्तो कुनै कारोबार नरहेको तथा उल्लेखित पक्षहरूसँग संस्थाको अन्य लेना रकम बाँकी रहेको छैन ।

(न). सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम:

(अ) सञ्चालकहरूलाई आ.व. २०७८/०७९ मा निम्न बमोजिम भुक्तानी भएको छ:

भुक्तानीको विवरण	कुल भुक्तान रकम रु.
सञ्चालक समिति र मातहतका समितिहरूको बैठकमा सहभागी भए वापत प्रति बैठक रु.६,०००/- का दरले	१४,०१,०००/-
पत्रपत्रिका वापत प्रति सञ्चालक वार्षिक रूपमा रु.७,०००/- का दरले	४९,०००/-
टेलिफोन खर्च वापत प्रति सञ्चालक प्रति महिना रु.२,०००/- का दरले	१,६८,०००/-
बैठकमा सहभागी हुँदा सञ्चालकहरूलाई खाना/खाजा खर्च	२,४९,२०२/-
सञ्चालकहरू बैदेशिक भ्रमणमा जाँदा भएको खर्च	१८,०४,५९६/-

(आ) प्रमुख कार्यकारी अधिकृत श्री शेषरमण आचार्यलाई समीक्षा वर्षमा गरिएको भुक्तानीको विवरण:

भुक्तानीको विवरण	भुक्तान रकम रु.
तलव, भत्ता र संचयकोष	३३,९०,०००/-
प्रचलित व्यवस्था अनुसारको सुविधा (दशै)	२,६०,०००/-
औषधी उपचार खर्च	२,२५,०००/-
अन्य (बोनस, पोशाक र बिदा)	९,३८,८७७/५२

(इ) व्यवस्थापन तहमा कार्यरत अन्य पदाधिकारीहरूलाई समीक्षा वर्षमा गरिएको भुक्तानीको विवरण:

भुक्तानीको विवरण	भुक्तान रकम रु.
तलव, भत्ता, बिदा, दशै खर्च, औषधी उपचार खर्च ..	२,९२,५७,८७९/८१

(ई) समीक्षा आ.व. मा भएको कुल कर्मचारी खर्च:

विवरण	कुल रकम रु.
समीक्षा आ.व.मा भएको कुल कर्मचारी खर्च	रु. ४९,६४,७४,२७६/३०

(उ) आ.व. २०७८/०७९ मा संयुक्त प्राप्ति (एक्विजिशन) समितिमा भएको खर्चको विवरण

विवरण	कुल रकम रु.
(१) संयुक्त प्राप्ति (एक्विजिशन) समितिको कोषमा जम्मा भएको रकम (डिप्रोक्स लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाबाट प्रति संस्था रु.१४,२५,०००/- का दरले)	२८,५०,०००/-
(२) आ.व. २०७८/०७९ मा खर्च भएको रकम	७,८७,४०४/-
(३) जम्मा खर्च भएको रकम	१३,०३,०२१/-
(४) संयुक्त प्राप्ति (एक्विजिशन) समितिको कोषमा बाँकी रकम फिर्ता	१५,४६,९७९/-

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्त (एक्विजिशन) गर्ने प्रयोजनको लागि मिति २०७७ पौष १५ गते सम्पन्न समझदारी पत्रको बुँदा ५(ख) बमोजिम प्राप्तसँग सम्बन्धित खर्च दुबै संस्थाले ५०/५० प्रतिशत व्यहोर्नु पर्नेछ भनी सहमति भएकोले आ.व.२०७८/०७९ खर्च भएको रकम रू.७,८७,४०४/- सहित जम्मा रू.१३,०३०२९/- मध्ये यस वित्तीय संस्थाको नाममा आ.व.२०७८/०७९ खर्च भएको रकम रू. ३,९३,७०२/- सहित रू.६,५१,५१०/५० यस वित्तीय संस्थाले जम्मा गरेको रकमबाट खर्च भएकोले सोको अनुमोदनको लागि अनुरोध छ ।

(प). शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांश रकम:

आर्थिक वर्ष २०७८/०७९ अन्त्यमा शेयरधनीहरूले बुझिलिन बाँकी लाभांश रकम रू.२,५०,५२,३४८/८० रहेको छ । आ. व. २०७८/०७९ मा ११.०५२६३२ प्रतिशत (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित) रू.१५,३३,५५,०८४/७३ नगद लाभांश रहेको छ । आ.व. २०७८/०७९ अन्त्य सम्ममा भुक्तान हुन बाँकी रहेको रकम शेयरधनीहरूलाई बुझिलिन पटक-पटक सूचना प्रकाशन गर्नुका साथै टेलिफोन मार्फत समेत जानकारी गराई संस्थाको वेबसाइटमा शेयरधनीको नामावली राखिएकोले आफ्नो लाभांश रकम यथाशिघ्र बुझिलिनु हुन अनुरोध छ ।

(फ). दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण: समीक्षा वर्षमा वित्तीय संस्थाको शाखाहरूलाई साधन सम्पन्न गर्दै लैजाने क्रममा समीक्षा वर्षमा विभिन्न शाखाहरूबाट पटक पटक गरी रू. २,५१,८६,४००/- को सवारी साधन, रू. १,४८,६४,४६९/४६ को कार्यालय सामान तथा उपकरण, रू.१०,६४,७३६/१३ को अन्य (सफ्टवेयर) समेत कुल रू.४,११,१५,६०५/५९ को सम्पत्तिहरू आर्थिक प्रशासन विनियमावलीको अधिनमा रही खरिद गरेको र समीक्षा वर्षमा कुनै पनि सम्पत्तिहरू बिक्री नभएको व्यहोरा जानकारी गराउन चाहन्छु । सम्पत्तिहरू खरीद सम्बन्धी विवरण वासलातको अनुसूची ४.१० मा उल्लेख रहेको छ ।

(ब). दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण: संस्थाको आफ्नो कारोबार तथा व्यवसायको सिलसिलामा गरिएका कारोबार वाहेक कम्पनी ऐन २०६३ को दफा १७५ आकर्षित हुने अन्य कुनै कारोबार भएको छैन ।

(भ). कम्पनी ऐन २०६३ तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुरा: नभएको ।

(म). अन्य आवश्यक कुराहरू: संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बमोजिम तयार गरिएको प्रतिवेदनको अनुसूची 'ग' को बुँदा नं. ७ मा उल्लेख गरिएको छ ।



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन
(सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बमोजिम)

सूचीकृत सङ्गठित संस्थाको नाम	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
ठेगाना इमेल र वेबसाइट सहित	केन्द्रीय कार्यालय, भरतपुर, चितवन कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौ इमेल : info@ddbanc.org.np वेबसाइट: www.ddbank.org.np
फोन नं.	०५६-५१७९००, ०१-५३८८६५०
प्रतिवेदन पेश गरिएको आ.व.	२०७८/०७९

१. सञ्चालक समिति सम्बन्धी विवरण:

(क) सञ्चालक समितिको अध्यक्षको नाम तथा नियुक्ति मिति:

अध्यक्षको नाम : श्री दिपक खनाल

नियुक्ति मिति : २०७७/१२/२०

(ख) संस्थाको शेयर संरचना सम्बन्धी विवरण (संस्थापक, सर्वसाधारण तथा अन्य) :

समुह	शेयरधनीहरूको विवरण	प्रतिशत	शेयर कित्ता	रकम रु.
संस्थापक	इजाजतपत्र प्राप्त संस्थाहरू	३५.२९%	४८,९७,५२४.३९८८	४८,९७,५२,४३९/८८
	अन्य संस्थाहरू	१२.१०%	१६,७७,९०७.३५१९	१६,७७,९०,७३५/१९
	अन्य व्यक्तिहरू	३.६१%	५,००,८१०.८९४९	५,००,८१,०८९/४९
सर्वसाधारण	सर्वसाधारण शेयरधनीहरू	४९.००%	६७,९८,७४०.७६२७	६७,९८,७४,०७६/२७
	जम्मा	१००.००%	१,३८,७४,९८३.३२८३	१,३८,७४,९८,३३२/८३

(ग) सञ्चालक समिति सम्बन्धी विवरण:

क्र. सं.	सञ्चालकहरूको नाम तथा ठेगाना	प्रतिनिधित्व भएको समुह	शेयर संख्या	नियुक्ति भएको मिति	पद तथा गोपनीयताको शपथ लिएको मिति	सञ्चालक नियुक्तिको तरिका (विधि)
१	श्री दिपक खनाल अध्यक्ष रम्भा ४, पाल्पा	संस्थापक प्रतिनिधि, लुम्बिनी विकास बैंक लि.	संस्थागत १७,९९,६३३.६० कित्ता (संस्थापक-१३,०७,१७२.३४ सर्वसाधारण- ४,९२,४६१.२६)	२०७७/१२/२०	२०७७/१२/२४	निर्वाचन
२	श्री रीता पौडेल सदस्य का.म.न.पा. १४, कलकी, काठमाण्डौ	सर्वसाधारण	व्यक्तिगत ३,०९०.३४ कित्ता	२०७८/०६/२३	२०७८/०६/२३	निर्वाचन
३	श्री रमेश कुमार रघुवंशी सदस्य का.म.न.पा. ३०, धोविधारा, काठमाण्डौ	सर्वसाधारण	व्यक्तिगत ३,१७५.६१ कित्ता	२०७८/०६/२३	२०७८/०६/२३	निर्वाचन

क्र. सं.	सञ्चालकहरूको नाम तथा ठेगाना	प्रतिनिधित्व भएको समुह	शेयर संख्या	नियुक्ति भएको मिति	पद तथा गोपनीयताको शपथ लिएको मिति	सञ्चालक नियुक्तिको तरिका (विधि)
४	श्री गणेश कुमार के.सी. सदस्य ललितपुर म.न.पा. २, ललितपुर	संस्थापक प्रतिनिधि, डिप्रोक्स नेपाल	संस्थागत १९,९४,७८७.३५ कित्ता (संस्थापक-१५,१,६३१०.२२ सर्वसाधारण -४,७८,४७७.१३)	२०७७/१२/२०	२०७७/१२/२४	निर्वाचन
५	श्री श्यामकृष्ण दाहाल सदस्य बिराटनगर म.न.पा. ४, मोरङ	स्वतन्त्र सञ्चालक	छैन ।	२०७८/०२/११	२०७८/०२/११	मनोनित
६	श्री बासु प्रसाद उपाध्याय सदस्य ललितपुर म.न.पा. १३, ललितपुर	सर्वसाधारण	व्यक्तिगत १३२ कित्ता	२०७८/०६/२३	२०७८/०६/२३	निर्वाचन
७	श्री दीर्घ बहादुर अर्याल सदस्य वीरेन्द्रनगर ५, सुर्खेत	संस्थापक प्रतिनिधि, कृषि विकास बैंक लि.	संस्थागत १०,१३,८३०.०५ कित्ता (संस्थापक-९,७६,००७.३० सर्वसाधारण - ३७,८२२.७५)	२०७८/१२/०७	२०७८/१२/२८	निर्वाचन

नोट: पछिल्लो साधारण सभा पछि सञ्चालकहरू नियुक्ति भए सो सम्बन्धी जानकारी:

यस वित्तीय संस्थाको सञ्चालक समितिमा कृषि विकास बैंक लिमिटेडको तर्फबाट श्री यज्ञप्रकाश न्यौपानेले प्रतिनिधित्व गरिरहनु भएकोमा मिति २०७८ चैत्र ७ गते देखि उहाँको स्थानमा श्री दीर्घ बहादुर अर्यालले प्रतिनिधित्व गरिरहनु भएको छ ।

(घ) सञ्चालक समितिको बैठक:

■ सञ्चालक समितिको बैठक सञ्चालन सम्बन्धी विवरण:

आ.व. २०७८/०७९ मा बसेको सञ्चालक समितिको बैठकको			बैठकको निर्णयमा भिन्न मत राखी हस्ताक्षर गर्ने सञ्चालकको संख्या	आ.व. २०७७/०७८ मा बसेको सञ्चालक समितिको बैठकको	
बैठक नं.	मिति	उपस्थित सञ्चालकको संख्या		बैठक नं.	मिति
२९४	२०७८/०४/१०	५	छैन	२७२	२०७७/०४/११
२९५	२०७८/०४/२५	६	छैन	२७३	२०७७/०४/२१
२९६	२०७८/०४/२६	६	छैन	२७४	२०७७/०४/३०
२९७	२०७८/०४/२७	६	छैन	२७५	२०७७/०५/१०
२९८	२०७८/०५/०९	७	छैन	२७६	२०७७/०५/२६
२९९	२०७८/०५/१७	७	छैन	२७७	२०७७/०७/०३
३००	२०७८/०६/०१	७	छैन	२७८	२०७७/०७/२७
३०१	२०७८/०६/०४	७	छैन	२७९	२०७७/०८/१७
३०२	२०७८/०६/१७	७	छैन	२८०	२०७७/०९/०८
३०३	२०७८/०६/२३	७	छैन	२८१	२०७७/०९/१४
३०४	२०७८/०७/२५	७	छैन	२८२	२०७७/१०/२८
३०५	२०७८/०८/१०	७	छैन	२८३	२०७७/११/०२
३०६	२०७८/०८/१६	७	छैन	२८४	२०७७/११/२१
३०७	२०७८/०८/२६	७	छैन	२८५	२०७७/११/२३
३०८	२०७८/१०/१२	७	छैन	२८६	२०७७/१२/०३



आ.व. २०७८/०७९ मा बसेको सञ्चालक समितिको बैठकको			बैठकको निर्णयमा भिन्न मत राखी हस्ताक्षर गर्ने सञ्चालकको संख्या	आ.व. २०७७/०७८ मा बसेको सञ्चालक समितिको बैठकको	
बैठक नं.	मिति	उपस्थित सञ्चालकको संख्या		बैठक नं.	मिति
३०९	२०७८/११/२८	७	छैन	२८७	२०७७/१२/१६
३१०	२०७८/११/३०	७	छैन	२८८	२०७७/१२/२०
३११	२०७८/१२/०१	७	छैन	२८९	२०७८/१२/२४
३१२	२०७८/१२/२८	७	छैन	२९०	२०७८/०२/०४
३१३	२०७९/०२/०५	७	छैन	२९१	२०७८/०२/११
३१४	२०७९/०२/२३	६	छैन	२९२	२०७८/०३/१६
३१५	२०७९/०३/२१	७	छैन	२९३	२०७८/०३/२७
३१६	२०७९/०३/२८	७	छैन		

- कुनै सञ्चालक समितिको बैठक आवश्यक गणपुरक संख्या नपुगि स्थगित भएको भए सोको विवरण: छैन.
- सञ्चालक समितिको बैठक सम्बन्धी अन्य विवरण :

सञ्चालक समितिको बैठकमा संचालक वा वैकल्पिक सञ्चालक उपस्थित - भए नभएको (नभएको अवस्थामा बैठकको मिति सहित कारण खुलाउने)			कारण	संस्थामा बैकल्पिक सञ्चालक नभएको ।
बैठक नं.	अनुपस्थित संचालकको नाम	कारण		
२९४	श्री रीता पौडेल	व्यक्तिगत कारण	व्यक्तिगत कारण	
	श्री गणेश कुमार के.सी.	व्यक्तिगत कारण		
२९५	श्री रीता पौडेल	सासु आमाको स्वर्गारोहण भएकोले किरियामा बसेको		
२९६	श्री रीता पौडेल	सासु आमाको स्वर्गारोहण भएकोले किरियामा बसेको		
२९७	श्री रीता पौडेल	सासु आमाको स्वर्गारोहण भएकोले किरियामा बसेको		
३१४	श्री गणेश कुमार के.सी.	व्यक्तिगत कारण		
सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माईन्यूट) को छुट्टै अभिलेख राखेको वा नराखेको				राखेको ।
सञ्चालक समितिको दुई लगातार बसेको बैठकको अधिकतम अन्तर दिनमा:				बढीमा ४५ दिन
सञ्चालक समितिको बैठक भत्ता निर्धारण सम्बन्धमा बसेको वार्षिक साधारण सभाको मिति:				२०७८/०६/२३ गते
सञ्चालक समितिको प्रति बैठक भत्ता				अध्यक्ष तथा सञ्चालकहरूको प्रति बैठक भत्ता रु.६,०००/- रहेकोमा मिति २०७९ मांसिर २५ गतेदेखि रु.८,०००/- भएको ।
आ.व. २०७८/०७९ को सञ्चालक समितिको कुल बैठक खर्च (बैठक भत्ता र अन्य खर्च सहित)				बैठक भत्ता खर्च रु. १४,०१,०००/- र अन्य खर्च रु. २२,७०,७९८/- सहित कुल बैठक खर्च रु. ३६,७१,७९८/-

२. सञ्चालकको आचरण सम्बन्धी तथा अन्य विवरण:

- (क) सञ्चालकको आचरण सम्बन्धमा सम्बन्धित संस्थाको आचार संहिता पालना भए/नभएको: भएको ।
- (ख) एकाघर परिवारको एक भन्दा बढी सञ्चालक भए सो सम्बन्धी विवरण: नभएको ।
- (ग) सञ्चालकहरूको वार्षिक रूपमा सिकाई तथा पुनर्ताजगी कार्यक्रम सम्बन्धी विवरण:

क्र.स.	विषय	मिति	सहभागी सञ्चालकको संख्या	तालिम सञ्चालन भएको स्थान
१	Director Education Program	२०७८ मंसिर १० गते	७	Hotel Himalayan Horizen Dhulikhel, Kavre
२	Knowledge sharing Program on AML / CFT	२०७८ मंसिर ११ गते	७	Hotel Himalayan Horizen Dhulikhel, Kavre

- (घ) प्रत्येक सञ्चालकले आफू सञ्चालकको पदमा नियुक्त वा मनोनयन भएको पन्ध्र दिनभित्र देहायका कुराको लिखित जानकारी गराएको/नगराएको र नगराएको भए सोको विवरण:

संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको वा गर्न लागेको भए सो को विवरण	जानकारी गराएको ।
निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको शेयर वा डिबेन्चरको विवरण	जानकारी गराएको ।
निज अन्य कुनै सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा सञ्चालक रहेको भए त्यसको विवरण	जानकारी गराएको ।
निजको एकाघरको परिवारको कुनै सदस्य संस्थामा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहेको भए सोको विवरण	जानकारी गराएको
सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालक, तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गरेको भए सोको विवरण	यस वित्तीय संस्थामा संस्थागत संस्थापक शेयरधनीको रूपमा नविल बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, डिप्रोक्स नेपाल, वातावरण तथा कृषि नीति अनुसन्धान प्रचार एवं विकास केन्द्र र नागरिक लगानी कोष रही उक्त संस्थाहरू मध्येबाट सञ्चालक समितिमा प्रतिनिधिको रूपमा रहने गरेको । हाल लुम्बिनी विकास बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र डिप्रोक्स नेपालबाट प्रतिनिधित्व रहेको ।
सञ्चालकहरूलाई नियमन निकाय तथा अन्य निकायहरूबाट कुनै कारवाही गरिएको भए सोको विवरण	नभएको ।

३. संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विवरण:

- (क) जोखिम व्यवस्थापनको लागि कुनै समिति गठन भएको/नभएको, नभएको भए सोको कारण: भएको ।
- (ख) जोखिम व्यवस्थापन समिति सम्बन्धी जानकारी



(अ) समितिको संरचना (संयोजक तथा सदस्यहरूको नाम तथा पद)

क्र.सं.	नाम थर	पद
१	सञ्चालक श्री गणेश कुमार के.सी.	संयोजक
२	सञ्चालक श्री रमेश कुमार रघुवंशी	पदेन सदस्य (लेखापरीक्षण समिति संयोजक)
३	विभागीय प्रमुख श्री पवनराज पाठक	सदस्य (कर्जा, सञ्चालन तथा निरीक्षण विभाग)
४	विभागीय प्रमुख श्री बुद्धिराज धिमिरे	सदस्य सचिव (जोखिम व्यवस्थापन विभाग)

(आ) समितिको बैठक संख्या : ४

(इ) समितिको कार्य सम्बन्धी छोटो विवरण:

- प्रतिस्पर्धी लघुवित्त वित्तीय संस्थाहरूको व्यवसायको आकार, कर्जाको गुणस्तर, कोषको लागत, प्रति शेयर आम्दानी लगायतका सुचकांकहरूको त्रैमासिक रूपमा विश्लेषण गरी सञ्चालक समितिमा प्रतिवेदन पेश गर्ने ।
- संस्थाको सम्पत्ति संरचना, सम्पत्तिको गुणस्तरमा हुने वृद्धि/ह्रास, सम्पत्ति दायित्व समिति (ALCO) बाट आएका प्रतिवेदन तथा सिफारिसहरूको सम्बन्धमा त्रैमासिक रूपमा विश्लेषण/समीक्षा गरी सञ्चालक समितिमा प्रतिवेदन पेश गर्ने ।
- बिद्यमान जोखिम पहिचान तथा व्यवस्थापन सूचना प्रणालीका साथै कुनै क्षेत्रमा उत्पन्न भएको समस्या तथा परिवर्तनले वित्तीय संस्थामा पार्न सक्ने प्रभावको अध्ययन गरी सोको निराकरणको लागि अवलम्बन गर्नु पर्ने नीतिको बारेमा सञ्चालक समितिलाई सुझाव दिने ।
- संस्थाको कर्जाको गुणस्तर अध्ययन गर्ने साथै कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था नियमानुसार भए/नभएको हेर्ने ।
- कर्जा जोखिम, सञ्चालन जोखिम र बजार जोखिमको बारेमा विश्लेषण गरी सञ्चालक समितिलाई सुझाव र व्यवस्थापनलाई निर्देशन दिने ।
- कार्यक्रम सञ्चालनमा देखिएका कमी /कमजोरी सुधारको लागि व्यवस्थापनलाई निर्देशन दिने ।

(ग) आन्तरिक नियन्त्रण कार्यविधि भए/नभएको: भएको ।

(घ) आन्तरिक नियन्त्रण प्रणालीको लागि कुनै समिति गठन भए/नभएको, गठन नभएको भए सोको कारण:

यस वित्तीय संस्थामा सञ्चालक समिति तथा सो अन्तर्गत लेखापरीक्षण समिति, कर्मचारी सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धीकरण अनुगमन समिति रहेका छन् । साथै व्यवस्थापन मातहतमा सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति, आर्थिक निर्देशन समिति, खरिद समिति, कर्मचारी पदपूर्ति समिति, कर्मचारी घरजग्गा सापटी समिति, सम्पत्ति लिलाम समिति, कागज थुल्याउने समिति, कर्मचारी कल्याणकारी कोष व्यवस्थापन समिति लगायतका समितिहरू र केन्द्रीयस्तरमा कार्यकारिणी श्रेणीका कर्मचारीहरूलाई प्रदेश कार्यालयको जिम्मेवारी तोकिएको प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूको समग्र कार्यक्रमको अनुगमन गर्नुका साथै आन्तरिक लेखापरीक्षण विभाग र अनुगमन कार्यको लागि सात वटै प्रदेशमा अनुगमन कार्यालयहरू स्थापना गरी आन्तरिक नियन्त्रणको कार्य भइरहेको छ ।

(ङ) आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विवरण: आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन संस्थामा माथि उल्लेख भए अतिरिक्त निम्नानुसार सञ्चालक तथा व्यवस्थापन स्तरीय विभिन्न समितिहरू गठन गरी क्रियाशिल रहेको छ:-

समितिको नाम	समितिको संरचना	बैठक संख्या	समितिको कार्य सम्बन्धी छोटकरी विवरण
लेखापरीक्षण समिति	संयोजक: सञ्चालक श्री रमेश कुमार रघुवंशी सदस्य: सञ्चालक श्री बासु प्रसाद उपाध्याय सदस्य सचिव: श्री राजु महत क्षेत्री	१७	आन्तरिक लेखापरीक्षण, बाह्य लेखापरीक्षण र सुपरिवेक्षकीय लेखापरीक्षण प्रतिवेदनहरूको समीक्षा गरी सञ्चालक समितिलाई संस्थाको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीता बिषयमा राय प्रदान गर्दछ ।

समितिको नाम	समितिको संरचना	बैठक संख्या	समितिको कार्य सम्बन्धी छोटकरी विवरण
कर्मचारी सेवा सुविधा समिति	संयोजक: सञ्चालक श्री दीर्घ बहादुर अर्याल सदस्य: सञ्चालक श्री रीता पौडेल सदस्य: श्री शेषरमण आचार्य सदस्य: श्री युवराज वर्तौला सदस्य सचिव: श्री ज्ञानेन्द्रप्रसाद अर्याल	९	कर्मचारीहरूको पारिश्रमिक संरचना, संगठनात्मक संरचनाको अध्ययन तथा विश्लेषण गर्ने, जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यहरूको योजना, नीति तथा मापदण्डहरू तयार गर्ने काम कर्मचारी सेवा सुविधा समितिले गर्दछ ।
सम्पत्ति शुद्धीकरण अनुगमन समिति	संयोजक: सञ्चालक श्री श्यामकृष्ण दाहाल सदस्य: श्री शेषरमण आचार्य सदस्य: श्री पवनराज पाठक सदस्य सचिव: श्री पुष्पराज अधिकारी	५	आफ्ना ग्राहक तथा कारोबारको प्रकृति एवं मात्रा समेतको आधारमा त्यस्ता ग्राहक तथा कारोबारमा अन्तरनिहित जोखिमहरूलाई पहिचान गर्न, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी कार्यमा वित्तीय संस्थाको सम्पत्ति तथा कोषको उपयोग हुन नदिनुका साथै सो सम्बन्धी कानूनहरूको परिपालना गर्न र सम्बन्धित विषयवस्तुहरूको अनुगमन गर्ने कार्य सम्पत्ति शुद्धीकरण अनुगमन समितिले गर्दछ ।

(च) आर्थिक प्रशासन विनियमावली भए/नभएको: भएको ।

४. सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण:

(क) संस्थाले सार्वजनिक गरेको सूचना तथा जानकारी प्रवाहको विवरण:

विषय	माध्यम	सार्वजनिक गरेको मिति
वार्षिक साधारण सभाको सूचना	नागरिक राष्ट्रिय दैनिक कारोबार राष्ट्रिय दैनिक	२०७८/०६/०२ २०७८/०६/०८
विशेष साधारण सभाको सूचना	नभएको	नभएको
वार्षिक प्रतिवेदन (२०औं वार्षिक प्रतिवेदन)	प्रतिवेदन पुस्तिका र संस्थाको वेबसाइट	२०७८/०६/२३
त्रैमासिक प्रतिवेदन (आ.व. २०७८/०७९)		
प्रथम त्रयमास प्रतिवेदन	कारोबार राष्ट्रिय दैनिक	२०७८/०७/१२
दोश्रो त्रयमास प्रतिवेदन	कारोबार राष्ट्रिय दैनिक	२०७८/१०/१३
तेश्रो त्रयमास प्रतिवेदन	कारोबार राष्ट्रिय दैनिक	२०७९/०१/२६
चौथो त्रयमास प्रतिवेदन	कारोबार राष्ट्रिय दैनिक	२०७९/०४/२५
धितोपत्रको मूल्यमा प्रभाव पार्ने मूल्य संवेदनशील सूचना:		
प्रथम त्रयमास प्रतिवेदन	पत्राचार (नेपाल स्टक एक्सचेञ्ज लि., नेपाल)	२०७८/०७/१२
दोश्रो त्रयमास प्रतिवेदन	धितोपत्र बोर्ड, सि.डि.एस. एण्ड क्लियरिङ लिमिटेड) लगायत	२०७८/१०/१३
तेश्रो त्रयमास प्रतिवेदन	अभियान र कारोबार राष्ट्रिय दैनिक	२०७९/०१/२६
चौथो त्रयमास प्रतिवेदन		२०७९/०४/२५

(ख) सूचना सार्वजनिक नगरेको वा अन्य कारणले धितोपत्र बोर्ड तथा अन्य निकायबाट कारवाहीमा परेको भए सो सम्बन्धी जानकारी : सूचना सार्वजनिक नगरेको कारणले कारवाहीमा नपरेको । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्रदान गरिसके पश्चात नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्ने कार्य सम्पन्न गर्न नसकेको भनी मिति २०७८ पौष ७ गते नेपाल राष्ट्र बैंकबाट प्रदान गर्ने सेवा सुविधा रोकका लगाउने लगायतका बिषयहरूमा कारवाही गरेको ।

(ग) पछिल्लो वार्षिक तथा विशेष साधारण सभा सम्पन्न भएको मिति : मिति २०७८ आश्विन २३ गते (२०औं वार्षिक साधारण सभा - आ.व.२०७७/०७८)



५. संस्थागत संरचना र कर्मचारी सम्बन्धी विवरण:

- (क) कर्मचारीहरूको संरचना, पदपूर्ति, वृत्ति विकास, तालिम, तलव, भत्ता तथा अन्य सुविधा, हाजिर र विदा, आचारसंहिता लगायतका कुराहरू समेटिएको कर्मचारी सेवा विनियमावली/व्यवस्था भए नभएको: भएको ।
- (ख) सांगठनिक संरचना संलग्न गर्ने : यसै साथ संलग्न छ (अनुसूची १) ।
- (ग) उच्च व्यवस्थापन तहका कर्मचारीहरूको नाम, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी विवरण:

क्र.स.	कर्मचारीको नाम	पद	शैक्षिक योग्यता	अनुभव
१	श्री शेषरमण आचार्य	प्रमुख कार्यकारी अधिकृत	एम.वि.ए. एम.पि.ए.	३० वर्ष कृषि विकास बैंक लिमिटेडको विभिन्न पदमा कार्य गरी उपमहाप्रबन्धक पदबाट सेवा निवृत्त भई डिप्रोक्स लघुवित्त वित्तीय संस्थामा मिति २०७६/१०/२० देखि हालसम्म कार्यरत
२	श्री हेमकुमार काफ्ले	का.मु. सहायक महाप्रबन्धक	एम.वि.ए. वि.एल.	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०५८/०३/१७ देखि हालसम्म
३	श्री पुष्पराज अधिकारी	का.मु. सहायक महाप्रबन्धक	एम.वि.ए.	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०५८/०८/०१ देखि हालसम्म
४	श्री हरिप्रसाद आचार्य	का.मु. सहायक महाप्रबन्धक	वि.ए.	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०५८/०३/१७ देखि हालसम्म
५	श्री बुद्धिराज घिमिरे	का.मु. मुख्य प्रबन्धक	एम.ए.	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०५८/०७/२० देखि हालसम्म
६	श्री युवराज बर्तौला	का.मु. मुख्य प्रबन्धक	वि.कम.	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०५८/१२/०४ देखि हालसम्म
७	श्री ज्ञानेन्द्रप्रसाद अर्याल	का.मु. मुख्य प्रबन्धक	एम.ए.	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०५८/१२/०४ देखि हालसम्म
८	श्री पवनराज पाठक	का.मु. मुख्य प्रबन्धक	एम.ए.	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०६१/०७/१८ देखि हालसम्म
९	श्री राजु महत क्षेत्री	प्रबन्धक	ए.सि.सि.ए.	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०७३/०३/१९ देखि हालसम्म
१०	श्री देशबन्धु चौधरी	का.मु. प्रबन्धक	एम.वि.एस	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०६५/०५/१५ देखि हालसम्म
११	श्री मधुसुदन हुमागाई	का.मु. प्रबन्धक	एम.ए.	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०६२/०१/१० देखि हालसम्म
१२	श्री हरिप्रसाद मरहट्टा	का.मु. प्रबन्धक	एम.वि.ए.	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०६२/०८/२१ देखि हालसम्म
१३	श्री श्यामबहादुर महर्जन	वरिष्ठ अधिकृत	वि.कम.	डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०७०/०३/२६ देखि हालसम्म

(घ) कर्मचारी सम्बन्धी अन्य विवरण:

संरचना अनुसार कर्मचारी पदपूर्ति गर्ने गरे/नगरेको	गरेको
नयाँ कर्मचारीहरूको पदपूर्ति गर्दा अपनाएको प्रकृया	कर्मचारी सेवा विनियमावलीमा तोकिए बमोजिम
व्यवस्थापन स्तरका कर्मचारीको संख्या	२४
कुल कर्मचारीको संख्या	६५७ जना (९३ जना प्रशिक्षणमा रहेका समेत)
कर्मचारीहरूको सक्सेसन प्लान भए/नभएको	भएको
आ. व.२०७८/०७९ मा कर्मचारीहरूलाई दिइएको तालिम संख्या तथा सम्मिलित कर्मचारीको संख्या	२५ वटा तालिममा कुल ३२६ जना कर्मचारीको सहभागिता रहेको
आ. व.२०७८/०७९ को कर्मचारी तालिम खर्च	रु. १,११,३६,८१९/२७
कुल खर्चमा कर्मचारी खर्चको प्रतिशत	२२.२० प्रतिशत
कुल कर्मचारी खर्चमा कर्मचारी तालिम खर्चको प्रतिशत	२.२४ प्रतिशत

६. संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धी विवरण:

(क) लेखा सम्बन्धी विवरण

संस्थाको पछिल्लो आ. व. को वित्तीय विवरण NFRS अनुसार तयार गरे/नगरेको, नगरेको भए सोको कारण	आ.व. २०७४/०७५ देखि वित्तीय विवरण NFRS अनुसार पनि गरेको
सञ्चालक समितिबाट पछिल्लो वित्तीय विवरण स्वीकृत भएको मिति	आ.व. २०७८/०७९ को मिति २०७९/०९/२५
त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको मिति	बुँदा नं. ४ (क) मा प्रस्तुत गरिएको
अन्तिम लेखापरीक्षण सम्पन्न भएको मिति	आ.व. २०७८/०७९ को मिति २०७९/०९/१७
साधारण सभाबाट वित्तीय विवरण स्वीकृत भएको मिति	आ.व. २०७७/०७८ को वित्तीय विवरण स्वीकृत मिति २०७८ आश्विन २३ गते
संस्थाको आन्तरिक लेखापरीक्षण सम्बन्धी विवरण:	
(अ) आन्तरिक रूपमा लेखापरीक्षण गर्ने गरिएको वा वाह्य विज्ञ नियुक्त गर्ने गरिएको	विभाग खडा गरी आन्तरिक रूपमा लेखा परीक्षण गर्ने गरिएको
(आ) वाह्य विज्ञ नियुक्त गरिएको भए सोको विवरण	नगरिएको
(इ) आन्तरिक लेखापरीक्षण कति अवधिको गर्ने गरिएको (त्रैमासिक, चौमासिक अर्धवार्षिक)	त्रैमासिक/अर्धवार्षिक/वार्षिक

(ख) लेखापरीक्षण समिति सम्बन्धी विवरण:

- संयोजक तथा सदस्यहरूको नाम, पद तथा योग्यता :

क्र. सं.	नाम	पद	योग्यता
१	संयोजक श्री रमेश कुमार रघुवंशी	सञ्चालक	स्नातक
२	सदस्य श्री बासु प्रसाद उपाध्याय	सञ्चालक	स्नातकोत्तर
३	सदस्य सचिव श्री राजु महत क्षेत्री	विभागीय प्रमुख, आन्तरिक लेखापरीक्षण विभाग	ए.सि.सि.ए.

- बैठक बसेको मिति तथा उपस्थित सदस्य संख्या:

क्र. सं.	बैठक सञ्चालन भएको मिति	बैठक नं.	उपस्थित सदस्य संख्या
१	२०७८/०४/१४	१५३औं	३
२	२०७८/०४/३२	१५४औं	३
३	२०७८/०५/१६	१५५औं	३
४	२०७८/०५/३१	१५६औं	३
५	२०७८/०६/०१	१५७औं	३
६	२०७८/०७/११	१५८औं	३
७	२०७८/०८/०६	१५९औं	३
८	२०७८/०९/११	१६०औं	३
९	२०७८/१०/१२	१६१औं	३
१०	२०७८/१०/२०	१६२औं	३
११	२०७८/१०/२३	१६३औं	३
१२	२०७८/११/२४	१६४औं	३
१३	२०७८/११/२८	१६५औं	३
१४	२०७९/०१/२५	१६६औं	३
१५	२०७९/०२/१८	१६७औं	३
१६	२०७९/०२/२०	१६८औं	३
१७	२०७९/०३/३०	१६९औं	३

प्रति बैठक भत्ता रु.६,०००/- रहेकोमा मिति २०७९ मंसिर २५ गतेदेखि रु.८,०००/- भएको । (संयोजक र सञ्चालक सदस्यलाई मात्र प्रदान गरिएको ।)



- लेखापरीक्षण समितिले आफ्नो काम कारवाहीको प्रतिवेदन सञ्चालक समितिमा पेश गरेको मिति:

आ.व. २०७८/०७९ मा लेखापरीक्षण समितिको माईन्यूट सञ्चालक समितिमा प्रस्तुत भएको विवरण निम्नानुसार छन्:

लेखापरीक्षण समितिको		प्रतिवेदन सञ्चालक समितिमा पेश गरेको	
बैठक मिति	बैठक नं.	बैठक मिति	बैठक नं.
२०७८/०४/३२	१५४औं	२०७८/०५/०९	२९८औं
२०७८/०५/१६	१५५औं	२०७८/०५/१७	२९९औं
२०७८/०६/०१	१५७औं	२०७८/०६/०४	३०१औं
२०७८/०७/११	१५८औं	२०७८/०७/२५	३०४औं
२०७८/११/२८	१६५औं	२०७८/११/३०	३१०औं
२०७८/११/२४	१६४औं	२०७८/१२/२८	३१२औं
२०७९/०१/२५	१६६औं	२०७९/०२/०५	३१३औं
२०७९/०२/२०	१६८औं	२०७९/०२/२३	३१४औं
२०७९/०२/१८	१६७औं	२०७९/०३/२१	३१५औं

७. अन्य विवरण:

संस्थाले सञ्चालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैंक तथा वित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रूपमा रकम लिए/नलिएको	नलिएको ।
प्रचलित कानून बमोजिम कम्पनीको सञ्चालक, शेयरधनी, कर्मचारी, सल्लाहकार, परामर्शदाताको हैसियतमा पाउने सुविधा वा लाभ बाहेक सुचिकृत सङ्गठित संस्थाको वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्ति कुनै किसिमले भोग चलन गरे/नगरेको	नगरेको ।
नियमनकारी निकायले इजाजतपत्र जारी गर्दा तोकेको शर्तहरूको पालना भए/नभएको	भएको ।
नियमनकारी निकायले संस्थाको नियमन निरीक्षण वा सुपरिवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशन पालना भए/नभएको	भएको ।
संस्था वा सञ्चालक विरुद्ध अदालतमा कुनै मुद्दा चलिरहेको भए सोको विवरण	नभएको ।

अनुपालना अधिकृतको नाम : पुष्पराज अधिकारी

पद : का.मु. सहायक महाप्रबन्धक

मिति : २०७९/११/०५


संस्थाको छाप :

प्रतिवेदन सञ्चालक समितिबाट स्वीकृत मिति : २०७९/११/०८

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

केन्द्रीय कार्यालय, भरतपुर चितवन ।

आ.व. २०७९/०८० को संगठनात्मक संरचना





डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

केन्द्रीय कार्यालय भरतपुर, चितवन ।

फोन नं.: ०५६-५१७९००

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम (२) सँग सम्बन्धित अनुसूची १५ बमोजिमको वार्षिक विवरण

१. सञ्चालक समितिको प्रतिवेदन: वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
२. लेखापरीक्षकको प्रतिवेदन: वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
३. लेखापरीक्षण भएको वित्तीय विवरण: वार्षिक प्रतिवेदनमा संलग्न गरिएको ।
४. कानुनी कारवाही सम्बन्धी विवरण:
 - (क) आ.व. २०७८/०७९ यस वित्तीय संस्थाले वा यस वित्तीय संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए:
 - यस वित्तीय संस्थाले एक जना कर्मचारीलाई बर्खास्त गरी बैकिङ्ग कसुर सम्बन्धी दायर गरेको मुद्दा अदालती प्रक्रियामा रहेकोमा उक्त मुद्दामा यस संस्थाको पक्षमा फैसला भएको छ ।
 - (ख) संगठित संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौज्दारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए:
 - यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।
 - (ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए:
 - यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।
५. संगठित संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण:
 - (क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा:

धितोपत्र बजारमा शेयर कारोबार क्रेता र विक्रेता विच स्वस्थ प्रतिस्पर्धाको आधारमा हुने भएकोले व्यवस्थापनको कुनै धारणा नभएको । समय समयमा उतार चढाव देखिएता पनि धितोपत्र कारोबारको अवस्था सन्तोषजनक रहेको छ ।
 - (ख) आ.व. २०७८/०७९ मा यस वित्तीय संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोबार शेयर संख्या र कारोबार दिन (श्रोत: नेपाल स्टक एक्सचेन्जको वेबसाईटमा आधारित) ।

आ.व. २०७८/०७९	अधिकतम मूल्य रू	न्यूनतम मूल्य रू	अन्तिम मूल्य रू	कारोबार भएको कुल दिन	कारोबार संख्या	कारोबार भएको कुल शेयर संख्या
पहिलो त्रैमास (२०७८ आश्विन मसान्त)	२,०००/-	१,१८५/-	१,२८७/-	५७	३३,१६०	१८,६१,३६३
दोश्रो त्रैमास (२०७८ पौष मसान्त)	१,३७९/-	१,०१९/-	१,३३४/-	५९	१२,९९१	७,४४,९७१
तेश्रो त्रैमास (२०७८ चैत्र मसान्त)	१,४०७/-	१,०५५/-	१,०८६/-	५८	१०,११९	५,७५,०३२
चौथो त्रैमास (२०७९ आषाढ मसान्त)	१,१२७/-	८७६/-	९४०/-	६४	५९४१	२,७६,४६७

६. समस्या तथा चुनौती:

(क) आन्तरिक समस्या तथा चुनौती:

- विभिन्न संस्थाहरू विच दक्ष जनशक्ति लिन प्रतिस्पर्धाको कारण कर्मचारीहरू पलायन हुने जोखिम ।
- भौतिक पुर्वाधारको कमी ।

(ख) बाह्य समस्या तथा चुनौती :

- संख्यात्मक रूपमा वृद्धि भएको लघुवित्त वित्तीय संस्थाहरूको शाखा विस्तारसँगै बढ्ने सदस्यहरूको दोहोरोपना ।

- कोरोना महामारीले लघुवित्त क्षेत्रमा पारेको प्रभाव विद्यमान रहेको ।
- अप्रत्यासित रूपमा सृजना हुन सक्ने प्रतिकूल अवस्था ।
- बैकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य रकम र तलरताको कमी ।
- लघुवित्त विरोधी संघर्ष समितिका नाममा भई आएका अवाञ्छित गतिविधि ।

७ संस्थागत सुशासन:

नेपाल राष्ट्र बैंकबाट लघुवित्त संस्थाहरूलाई जारी गरिएका निर्देशनहरूको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३ लगायत अन्य ऐन र नियमहरूको पालना गरिनुको साथै वित्तीय संस्थाबाट प्रबन्धपत्र नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, आन्तरिक लेखापरीक्षण कार्यविधि, बचत तथा कर्जा परिचालन कार्यविधि, सम्पत्ति तथा दायित्व नीति लगायतका अन्य कार्यविधिहरू बनाई लागु गरिएको छ ।

संस्थागत सुशासनका लागि वित्तीय संस्थाको सञ्चालक समिति, लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति, सम्पत्ति शुद्धीकरण अनुगमन समिति, मर्जर तथा एक्विजिशन समिति, सम्पत्ति दायित्व व्यवस्थापन समिति, कर्मचारी पदपूर्ति समिति लगायत विभिन्न आन्तरिक समिति तथा उप-समितिहरू गठन गरी सक्रिय रूपले कार्य सम्पादन भैरहेका छन् । उल्लेखित समितिहरू मार्फत बजारको अवस्था र प्रचलनमा रहेका नीति नियमहरूको अध्ययन गरी संस्थालाई आवश्यक नीतिहरूको निर्माण गर्ने, व्यावसायिक योजना तथा कार्यक्रमको तर्जुमा गर्ने र सोही बमोजिम कार्य सम्पादन गर्ने/गराउने र सम्पादन गरिएका कार्यहरूको मूल्यांकन/समीक्षा गर्ने कार्य समेत गरिएको छ ।



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

केन्द्रीय कार्यालय भरतपुर, चितवन ।

फोन नं.: ०५६-५१७९००

सूचनाको हक सम्बन्धी ऐन, २०६४ दफा (५) को उपदफा (३) बमोजिमको आ.व. २०७८/०७९ मा सार्वजनिक गरेको विवरण

- निकायको स्वरूप र प्रकृति: कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम सञ्चालित राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो ।
- निकायको काम, कर्तव्य र अधिकार: बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा व्यवस्था भए बमोजिम “घ” वर्गको वित्तीय संस्थाले गर्नुपर्ने काम, कर्तव्य र अधिकार रहेको छ ।
- निकायमा रहने कर्मचारी संख्या र विवरण: यस वित्तीय संस्थामा २०७९ आषाढ मसान्तमा कार्यरत कर्मचारी संख्या ६५७ (९३ जना प्रशिक्षणमा रहेका समेत) रहेको छ । वित्तीय संस्थाले तोकेको कार्य विभिन्न पदमा कार्यरत कर्मचारीहरू मार्फत भईरहेको छ । व्यवस्थापन समुहका सदस्यहरूको नाम वित्तीय संस्थाको वेबसाइट www.ddbank.org.np मा राखिएको छ ।
- निकायबाट प्रदान गरिने सेवा: बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम “घ” वर्गको इजाजतपत्रप्राप्त संस्थाले प्रदान गर्नुपर्ने सम्पूर्ण सेवाहरू ।
- सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी: सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारीको विवरण यस वित्तीय संस्थाको वेबसाइट www.ddbank.org.np अन्तर्गत Branch Network खण्डमा प्रकाशित गरिएको छ ।
- सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि: यस वित्तीय संस्थाले प्रदान गर्ने विभिन्न सेवाको शुल्क तथा अवधि यस वित्तीय संस्थाको वेबसाइटमा www.ddbank.org.np अन्तर्गत Model and Services मा प्रकाशित गरिएको छ ।
- निर्णय गर्ने प्रकृया र अधिकारी: वित्तीय कारोबारका सम्बन्धमा विभिन्न तहका अधिकारीहरूले विभिन्न प्रकारका निर्णय गर्न सक्ने प्रकृया मिलाइएको छ । प्रमुख कार्यकारी अधिकृत तथा यस वित्तीय संस्थाको सञ्चालक समिति अन्तिम निर्णयकर्ताको रूपमा रहेका छन् ।
- निर्णय उपर उजुरी सुन्ने अधिकारी: समुह सदस्यहरूको गुनासो तथा उजुरी व्यवस्थापन गर्नका लागि हाल केन्द्रीय स्तरमा प्रमुख कार्यकारी अधिकृतलाई गुनासो सुन्ने अधिकारीको रूपमा रहने व्यवस्था गरिएको छ । निजको ठेगाना यस प्रकार रहेको छ ।

श्री शेषरमण आचार्य (प्रमुख कार्यकारी अधिकृत)

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौ फोन: ०१-५३८८६५०/
केन्द्रीय कार्यालय भरतपुर, चितवन, फोन : ०५६-५१७९००

- सम्पादन गरेको कामको विवरण: बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम “घ” वर्गको संस्थाले गर्न सक्ने सम्पूर्ण कारोबारहरू सम्पादन भइरहेका छन् ।
- सूचना अधिकारीको नाम र पद: सदस्यहरूलाई आवश्यक सूचना प्रदान गर्न तपशिल बमोजिमको अधिकारीलाई तोकिएको छ ।

श्री ज्ञानेन्द्रप्रसाद अर्याल (का.मु. मुख्य प्रबन्धक)

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौ फोन: ०१-५३८८६५०/केन्द्रीय कार्यालय भरतपुर, चितवन, फोन : ०५६-५१७९००

११. ऐन, नियम तथा विनियमको सूची: प्रचलित सम्पूर्ण ऐन, नियम, विनियम र निर्देशिकाहरू वित्तीय संस्थाले पालना गर्नुपर्ने हुन्छ भने देहाय बमोजिमका ऐन, नियम, विनियम र निर्देशिकाहरू बैकिङ्ग कार्यका लागि प्रमुख रूपमा रहेका छन् ।
१. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३,
 २. नेपाल राष्ट्र बैंक ऐन, २०५८,
 ३. कम्पनी ऐन, २०६३,
 ४. बैकिङ्ग कसुर तथा सजाय ऐन, २०६४,
 ५. सम्पत्ति शुद्धिकरण (मनिलाउण्डरिङ्ग) निवारण ऐन, २०६४,
 ६. धितोपत्र सम्बन्धी ऐन, २०६३,
 ७. सुरक्षित कारोबार ऐन, २०६३,
 ८. करार ऐन, २०५६,
 ९. धितोपत्र नियमावली, २०७३
 १०. श्रम ऐन, २०७४,
 ११. उपरोक्त ऐनहरू बमोजिमका सम्पूर्ण नियम तथा विनियमहरू,
 १२. नेपाल राष्ट्र बैंकबाट जारी भएका निर्देशन तथा निर्देशिकाहरू,
 १३. वित्तीय संस्थाले कारोबार सञ्चालनका लागि बनाएको सम्पूर्ण नियम, विनियम, कार्यविधि तथा निर्देशिकाहरू
१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण: यस वित्तीय संस्थाको आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी त्रैमासिक अद्यावधिक विवरणहरू राष्ट्रियस्तरको पत्र-पत्रिकामा प्रकाशित हुँदै आएका छन् भने वित्तीय संस्थाको वेबसाइट www.ddbank.org.np मा समेत प्रकाशित गरिएको छ ।
१३. वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको नाम र ठेगाना:
श्री शेषरमण आचार्य (प्रमुख कार्यकारी अधिकृत)
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौ फोन: ०१-५३८८६५०/केन्द्रीय कार्यालय भरतपुर, चितवन, फोन : ०५६-५१७९००
१४. अधिल्लो आर्थिक वर्षमा सार्वजनिक नियमले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सो को विवरण: यस वित्तीय संस्थाले लघुवित्त सम्बन्धी कार्य गर्दै आइरहेको छ तर विशेष प्रकारको कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको छैन ।
१५. सार्वजनिक निकायको वेबसाइट भए सो को विवरण: www.ddbank.org.np
१६. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान, एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण: हालसम्म यस वित्तीय संस्थाले कुनै वैदेशिक सहायता, ऋण, अनुदान, एवं प्राविधिक सहयोग लिएको छैन ।
१७. सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन: यस वित्तीय संस्थाले सञ्चालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन राष्ट्रियस्तरको पत्रपत्रिकामा प्रकाशित हुँदै आइरहेको छ भने संस्थाको वेबसाइट www.ddbank.org.np मा समेत रहेको छ ।
१८. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामसारी र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयविधि: सूचना वर्गीकरण गरिएको छैन ।
१९. सार्वजनिक निकायमा परेका सूचनामा माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण: यस वित्तीय संस्थामा कुनै निवेदन प्राप्त नभएको ।
२०. सार्वजनिक निकायमा सूचनाहरू अन्यत्र प्रकाशन भएमा वा हुने भएको भए सोको विवरण: यस वित्तीय संस्थाको वार्षिक आर्थिक प्रतिवेदनहरू पुस्तकको रूपमा प्रकाशित भई संस्थाको वेबसाइटमा समेत प्रकाशन गरिएको छ । साथै वित्तीय संस्थाको त्रैमासिक (आर्थिक) विवरण विभिन्न राष्ट्रियस्तरको पत्रपत्रिकामा प्रकाशित गरी संस्थाको वेबसाइट www.ddbank.org.np मा समेत प्रकाशित गरिदै आएको छ ।



SUNDAR & CO. Chartered Accountants

Pulchowk (Machagaa)
Lalitpur 20/8 Gha
P.O.B. 3102 Kathmandu, Nepal

Phone # (977-1) 5421804/5429942
Fax: 977-1-5424804
Email: sundarmans@gmail.com

नियामक निकाय (नेपाल राष्ट्र बैंक) को निर्देशन अनुसार तोकिएको ढांचामा छुट्टै तयार गरिएको
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय विवरण उपर स्वतन्त्र
लेखापरीक्षकको प्रतिवेदन

१. वित्तीय विवरणमाथि मन्तव्य

हामीले यसैसाथ संलग्न डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको (यस पछि "संस्था" भनिएको) वित्तीय विवरणहरू, सो संग समाविष्ट २०७९ आषाढ ३२ (ई.स. जुलाई १६, २०२२) मितिको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्षको नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड हिसाव, नगद प्रवाह विवरण, स्वामित्व कोषमा भएको परिवर्तन र प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू (यस पछि समग्रमा वित्तीय विवरणहरू भनिएको) को लेखापरीक्षण सम्पन्न गरेका छौं । संस्थाले यी वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको आधारमा तयार पारिएका छन् ।

हाम्रो रायमा र हामीले पाएसम्मको सूचना एवं स्पष्टिकरणको आधारमा माथि उल्लेखित वित्तीय विवरणहरूले सारभूत रूपमा संस्थाको मिति २०७९ अषाढ ३२ को वित्तीय अवस्था तथा सोही मितिमा समाप्त भएको अवधिको संचालन नतिजा, नगद प्रवाह एवं कोषमा भएको परिवर्तनको उचित चित्रण गर्दछ ।

२. मन्तव्यको आधार

हामीले नेपाल लेखापरीक्षणमान बमोजिम लेखापरीक्षण सम्पन्न गरेका छौं । ती मान बमोजिम हाम्रो जिम्मेवारी यसै प्रतिवेदनको "वित्तीय विवरणको लेखापरीक्षणमा लेखापरीक्षकको उत्तरदायित्व" शीर्षक अन्तर्गत थप व्याख्या गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाद्वारा जारी गरेको "द ह्याण्डबुक बुक अफ द कोड अफ इथिक्स फोर प्रोफेशनल एकाउन्टेन्टस् (The Handbook of the Code of Ethics for Professional Accountants) बमोजिम हामी लघुवित्तसंग स्वतन्त्र छौं र हामीले सो ह्याण्डबुक बमोजिमको अन्य नैतिक दायित्वको पालना गरेका छौं । हाम्रो लेखापरीक्षण प्रमाणले हाम्रो मन्तव्यलाई पर्याप्त आधार प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं ।

३. वित्तीय विवरण प्रयोगको सीमितता (Limitation of use of Financial Statement)

वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार तयार गरिएका छन् । फलस्वरूप यी वित्तीय विवरणहरू अन्य उद्देश्य/प्रयोजनको लागि उपयुक्त नहुन सक्दछन् । यस विषयले हाम्रो राय परीमार्जन भएको छैन ।

४. वित्तीय विवरण उपर व्यवस्थापन तथा सुशासनको जिम्मेवारी बहन गरेकाको उत्तरदायित्व
नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकिकृत निर्देशन २०७७ को निर्देशन नं. ४ बमोजिम यथार्थ र निष्पक्ष चित्रण गर्ने वित्तीय विवरणहरू तयारी एवं प्रस्तुत गर्ने तथा चाहे



जालसाजी वा गलतीबाट होस, सारभूत रूपमा त्रुटीरहित वित्तीय विवरण तयार गर्ने सम्बन्धी आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा गर्ने जिम्मेवारी व्यवस्थापनमा रहेको छ ।
 वित्तीय विवरण तयार गर्दा व्यवस्थापनलाई लघुवित्त विघटन गर्ने, सञ्चालन बन्द गर्ने वा सो बाहेक व्यवहारिक बैकल्पिक विकल्प नभएको अवस्थामा बाहेक लघुवित्त निरन्तर सञ्चालन हुने क्षमताको मुल्याङ्कन गर्ने, आवश्यक बमोजिम खुलासा गर्ने र निरन्तर सञ्चालनमा आधारित लेखा नीति प्रयोग गरि वित्तीय विवरण तयार गर्ने जिम्मेवारी संस्थाको व्यवस्थापनमा रहेको छ ।
 सञ्चालक समिति संस्थाको वित्तीय सम्प्रेषण प्रक्रियाको रेखदेखको लागि जिम्मेवार छ ।

५. वित्तीय विवरणको लेखापरीक्षणमा लेखापरीक्षकको उत्तरदासियत्व

वित्तीय विवरणहरू सम्पूर्ण रूपमा चाहे जालसाजी वा गलतीबाट होस् सारभूत रूपमा त्रुटीरहित छ वा छैन भन्नेबारे उचित आश्वस्तता प्राप्त गर्नु र हाम्रो राय समावेश गरी लेखापरीक्षण प्रतिवेदन जारी गर्नु हाम्रो उद्देश्य हो । उचित आश्वस्तता एक उच्च स्तरीय आश्वस्तता भएतापनि सारभूत त्रुटीहरू विद्यमान रहेको अवस्थामा समेत लेखापरीक्षणमान अनुरूप गरिएको लेखापरीक्षणमा समेत उक्त सारभूत त्रुटीहरू सधैं पहिचान हुन्छ भन्ने आश्वस्तता रहँदैन । गलत प्रस्तुति, जालसाजी वा त्रुटीबाट उत्पन्न हुन सक्दछन् र ती प्रस्तुतिहरूले वित्तीय विवरणको आधारमा प्रयोगकर्ताहरूले लिने आर्थिक निर्णयहरूलाई अलग अलग वा समग्ररूपमा प्रभाव पार्न सक्ने उचित अपेक्षा गरिन्छ भने, उक्त गलत प्रस्तुतीलाई सारभूत रूपमा गलत प्रस्तुति भनिन्छ ।

नेपाल लेखापरीक्षणमान अनुरूप लेखापरीक्षणको क्रममा हामी व्यवसायीक सन्देह कायम राखि पेशागत निर्णयको अभ्यास गर्दछौं । क्रमश हामीले,

- वित्तीय विवरणमा जालसाजी वा त्रुटीबाट हुन सक्ने सारभूत गलत प्रस्तुतिहरूको जोखिम पहिचान तथा मुल्याङ्कन गरी ती जोखिमहरूको लागि प्रभावकारी लेखापरीक्षण प्रक्रियाहरू तर्जुमा गरि हाम्रो मन्तव्य प्रदान गर्ने आधारको लागि पर्याप्त तथा उचित लेखापरीक्षण प्रमाण संकलन गर्दछौं । मिलिभगत, ठगी, जानाजानी चूक, गलत प्रतिनिधित्व वा आन्तरिक नियन्त्रण प्रणालीको मिचाई समावेश हुने भएकोले गलतीहरू भन्दा जालसाजीबाट हुने सारभूत गलत प्रस्तुतिहरूको पहिचान नलाग्ने जोखिम अधिक रहन्छ ।
- संस्थाको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीता सम्बन्धि राय व्यक्त गर्ने उद्देश्य नभई, लेखापरीक्षण प्रक्रियाहरू तर्जुमा गर्नका लागि लेखापरीक्षणमा प्रासंगिक हुने संस्थाको आन्तरिक नियन्त्रण प्रणालीको बारेमा जानकारी प्राप्त गर्दछौं ।
- व्यवस्थापनले प्रयोग गरेका लेखा नीतिहरूको औचित्य, लेखा अनुमानको व्यवहारिकता तथा लेखा सम्बन्धि खुलासाहरूको मुल्याङ्कन गर्दछौं ।
- व्यवस्थापनले प्रयोग गरेको व्यवसायको निरन्तरतामा आधारित लेखा नीतिको औचित्यता तथा प्राप्त लेखापरीक्षण प्रमाणको आधारमा कुनै घटना वा अवस्थाहरूसंग सम्बन्धित सारभूत अनिश्चितताको कारणले संस्थाको व्यवसायिक निरन्तरताको क्षमतामा उल्लेख्य शङ्का उत्पन्न गर्न सक्ने अवस्थामा तथा यदि हामीले सारभूत अनिश्चितता रहेको निष्कर्ष निकालेमा, लेखापरीक्षण प्रतिवेदनमा वित्तीय विवरणको सम्बन्धित खुलासा उपर ध्यानाकृष्ट गर्नुपर्दछ वा ती खुलासा अपर्याप्त भएमा, हाम्रो राय परिमार्जन गर्नुपर्दछ । हाम्रो निष्कर्ष लेखापरीक्षण





प्रतिवेदन मितिसम्म प्राप्त लेखापरीक्षण प्रमाणमा आधारित रहेको हुन्छ । तथापि, भविष्यका घटना तथा अवस्थाहरूले संस्था अविच्छिन्न निकायको रूपमा नरहन सक्दछ ।

- वित्तीय विवरणको समग्र प्रस्तुतिकरण ढाँचा र खुलासा सहितको विषयबस्तु तथा अर्न्तनिहित कारोवार एवम् घटनाहरूलाई वित्तीय विवरणमा निष्पक्ष रूपमा प्रस्तुतिकरण गरे नगरेको मुल्याङ्कन गर्दछौं ।

हामीले वित्तीय विवरण उपर व्यवस्थापन तथा सुशासनको जिम्मेवारी बहन गरेकाहरूलाई अन्य विषयका अतिरिक्त, लेखापरीक्षण कार्योजना, समय तालिका र महत्वपूर्ण लेखापरीक्षण खोजहरू लगायत संस्थाको आन्तरिक नियन्त्रण प्रणालीमा रहेको महत्वपूर्ण कमी कमजोरीको जानकारी गराउंदछौं । सुशासनको जिम्मेवारी बहन गरेकाहरूलाई प्रासंगिक नैतिक आवश्यकताहरू पालना गरेको जानकारी सहितको विवरण र हाम्रो स्वतन्त्रतामा उल्लेख्य प्रभाव पार्न सक्ने मानिएका सबै सम्बन्ध तथा अन्य कुराहरू साथै सो सम्बन्धि प्रतिरोध बारेमा समेत जानकारी गराउंदछौं ।

६. अन्य कानूनी तथा नियामक निकायका आवश्यकता सम्बन्धि प्रतिवेदन:

उपरोक्त अनुसार वित्तीय विवरणहरूको छड्के परीक्षणको आधारमा लेखापरीक्षण गरी देहाय बमोजिम प्रतिवेदन गर्दछौं :

- क) लेखापरीक्षणको क्रममा आवश्यक ठानेका सूचनाहरू एवम् सोधनी भएका कुराहरूको जवाफ पायौं ।
- ख) हाम्रो रायमा नेपाल राष्ट्र बैंकबाट तोकिएको ढाँचामा तयार पारिएको प्रस्तुत वित्तीय विवरणहरू संस्थाले राखेको हिसाब किताबहरूसंग दुरुस्त छन् । तथापि, उपदान व्यवस्था श्रम ऐन २०७४ बमोजिम नगरी संस्थाको कर्मचारी सेवा विनियमावली बमोजिम प्रदान गरीएको छ ।
- ग) हाम्रो रायमा संस्थाका शाखाहरूबाट प्राप्त विवरणहरू स्वतन्त्र लेखा परीक्षण नगरिएको भएतापनि लेखापरीक्षणको निमित्त पर्याप्त छन् ।
- घ) हाम्रो रायमा हामीले प्राप्त गरेसम्मको अन्य सूचना, स्पष्टीकरण र संस्थाको हिसाव किताबको लेखापरीक्षणको सिलसिलामा संचालक समिति वा संचालक वा कर्मचारीले जानाजानी लेखा सम्बन्धि कानूनी व्यवस्था विरुद्ध कामकाज गरेको वा संस्थालाई हानी नोक्सानी गरेको वा संस्थाको कोषको हिनामिना गरेको वा नेपाल राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको तथा यसका निक्षेपकर्ताहरूको हित वा सुरक्षा विरुद्ध काम गरेको हाम्रो जानकारीमा आएको छैन ।
- ङ) हाम्रो रायमा संस्थाले पूंजीकोष तथा नोक्सानी व्यवस्था पर्याप्त मात्रामा राखेको छ । संस्थाको हिसाब किताबको परीक्षणबाट संस्थाको कारोवार आफ्नो अधिकार भित्र रहेको पायौं ।


७. अन्य विषयबस्तु (Other Matters)

- ७.१ नेपाल राष्ट्र बैंकको निर्देशिकामा “थोक कारोवार गर्ने र सर्व साधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरूले २०७८ आषाढ मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) अनुसार समेत समानान्तर रूपमा तयार गर्नु पर्नेछ” भन्ने व्यहोरा उल्लेख छ । तथापी संस्थाले NFRS बमोजिम विगत वर्षहरू जस्तै २०७९ आषाढ मसान्तमा समाप्त भएको यस वर्षको वार्षिक वित्तीय विवरण छुट्टै तयार गरिएको छ, जसमाथि हामीले मिति



२०७९।०९।२८ मा संस्थाको शेयर धनीहरूलाई संबोधन गरी छुट्टै लेखापरीक्षण प्रतिवेदन पेश गरेका छौं ।

७.२ नाफामा कर्मचारी वोनस व्यवस्था, आयकर व्यवस्था र लाभांश घोषित NFRS अनुसारको संचालन नतिजाको आधारमा नभई ने. रा. बैंकबाट जारी बैधानिक लेखा ढांचा (Statutory Format) मा प्रस्तुत वित्तीय विवरणको आधारमा गरिएको छ ।


अनिला श्रेष्ठ, एफ.सी.ए., एफ.सी.सी.ए.
साभेदार
नि. सुन्दर एण्ड कम्पनी,
चार्टर्ड एकाउण्टेण्टस्
UDIN: # 230112CA002250yRK4



मिति: २०७९।०९।२८



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
२०७९ साल आषाढ मसान्तको
वासलात

पुंजी तथा दायित्व	अनुसूची	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. शेयर पुंजी	४.१	१,५२६,२४८,१६६।११	१,३८७,४९८,३३२।८३
२. जगेडा तथा कोषहरू	४.२	१,२२४,०६४,००८।५७	१,०४३,६८२,५६७।३०
३. ऋणपत्र तथा बण्ड	४.३	—	—
४. तिर्न बाँकी कर्जा सापट	४.४	७,९६१,१४७,०६४।२०	७,७८४,०६१,८२५।४९
५. निक्षेप दायित्व	४.५	७,९७०,१७८,७५७।२४	६,५४०,५७३,०७८।३९
६. प्रस्तावित नगद लाभांश		१५३,३५५,०८४।७३	१२,१७५,२९७।८७
७. आयकर दायित्व		—	३१५,०५४,५२३।८५
८. अन्य दायित्व	४.६	४२९,२३५,५४७।३८	२९४,९१५,२७०।७७
कुल पुंजी तथा दायित्व		१९,२६४,२२८,६२८।२३	१७,३७७,९६०,८९६।५०
सम्पत्ति	अनुसूची	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. नगद मौज्जात (सिक्का समेत)		९,९२०,७१६।७०	६,१५०,९७६।७५
२. नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात		—	—
३. बैंक र वित्तीय संस्थामा रहेको मौज्जात	४.७	५४३,०८८,२२७।३०	२९०,२९८,७५५।४३
४. माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	४.७	१५०,९२७,४४०।६६	१,२३५,०२०,२८८।२१
५. लगानी	४.८	१३२,०००,०००।००	२,०००,०००।००
६. कर्जा सापट	४.९	१७,९१४,६२९,६८१।९६	१५,२३२,०३०,१२२।७७
७. स्थिर सम्पत्ति	४.१०	६१,७००,४५३।९६	३६,१७५,४००।६७
८. गैर-बैंकिङ्ग सम्पत्ति	४.११	—	—
९. अन्य सम्पत्ति	४.१२	४५१,९६२,१०७।६५	५७६,२८५,३५२।६७
कुल सम्पत्ति		१९,२६४,२२८,६२८।२३	१७,३७७,९६०,८९६।५०

४.१ देखि ४.१२ सम्मका अनुसूचीहरू वासलातका अभिन्न अंग हुन्।

.....
युवराज बर्तौला
का.मु. मुख्य प्रबन्धक
वित्त तथा लेखा विभाग

.....
शेषरमण आचार्य
प्रमुख कार्यकारी अधिकृत

.....
दीर्घ बहादुर अर्याल
सञ्चालक

.....
बासु प्रसाद उपाध्याय
सञ्चालक

.....
श्यामकृष्ण दाहाल
स्वतन्त्र सञ्चालक

.....
गणेश कुमार के.सी.
सञ्चालक

.....
रमेश कुमार रघुवंशी
सञ्चालक

.....
रीता पौडेल
सञ्चालक

.....
दिपक खनाल
अध्यक्ष

.....
हाम्रो मिति २०७९/०९/२५
को प्रतिवेदन अनुसार

.....
सि.ए अनिला श्रेष्ठ
साभेदार
सुन्दर एण्ड कम्पनी
चार्टर्ड एकाउन्टेन्ट्स



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको

नाफा नोक्सान हिसाव

विवरण	अनुसूची	आषाढ २०७९ रु.	आषाढ २०७८ रु.
१. ब्याज आम्दानी	४.१४	२,५२३,४५३,३९३।३४	२,१६३,९५०,२०६।०९
२. ब्याज खर्च	४.१५	१,१८६,६१२,१३१।३४	७९३,४४०,४९१।८१
खुद ब्याज आम्दानी		१,३३६,८४१,२६२।००	१,३७०,५०९,७१४।२८
३. कमिशन अन्य सञ्चालन आम्दानी	४.१६	१६६,१०३,७९७।११	२१५,२४५,६७०।४९
४. सटही घटबढ आम्दानी		-	-
कुल सञ्चालन आम्दानी		१,५०२,९४५,०५९।११	१,५८५,७५५,३८४।७७
५. कर्मचारी खर्च	४.१७	४९६,४७४,२७६।३०	४१९,०६९,४००।०२
६. अन्य सञ्चालन खर्च	४.१८	२०२,७१४,४२९।९०	१८३,४२०,५३६।५१
७. सटही घटबढ नोक्सान		-	-
सम्भावित नोक्सानी व्यवस्था अधिको सञ्चालन मुनाफा		८०३,७५६,३५२।९१	९८३,२६५,४४८।२४
८. सम्भावित नोक्सानी व्यवस्थाहरू	४.१९	३५०,२७६,७१७।८८	२३७,३९९,९६५।३४
सञ्चालन मुनाफा		४५३,४७९,६३५।०३	७४५,८६५,४८२।९०
९. गैर-सञ्चालन आम्दानी/खर्च	४.२०	-	-
१०. सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता	४.२१	३५५,६४०,३७५।६७	३८८,०८४,११४।२४
नियमित कारोबारबाट भएको मुनाफा		८०९,१२०,०१०।७०	१,१३३,९४९,५९७।१४
११. असामान्य कारोबारहरूबाट भएको मुनाफा/खर्च	४.२२	९३,७६९।००	६२८,५८३।४०
सम्पूर्ण कारोबार समावेश पछिको खुद मुनाफा		८०९,२१३,७७९।७०	१,१३४,५७८,१८०।५४
१२. कर्मचारी बोनस व्यवस्था		८०,९२१,३७७।९७	११३,४५७,८१८।०५
१३. आयकर व्यवस्था		२२५,९९८,३०८।५३	३१०,४२४,९२०।७६
• यस वर्षको कर व्यवस्था		२२४,२९०,१८१।८०	३१५,०५४,५२३।८५
• बिगत वर्षसम्मको कर व्यवस्था		१,८२०,०२९।१२	-
• यस वर्षको स्थगन कर आम्दानी/खर्च		१११,९०२।३९	४,६२९,६०३।०९
खुद नाफा/नोक्सान		५०२,२९४,०९३।२०	७१०,६९५,४४१।७३

४.१४ देखि ४.२२ सम्मका अनुसूचीहरू नाफा नोक्सान हिसाबका अभिन्न अंग हुन् ।

.....
युवराज बर्तौला
का.मु. मुख्य प्रबन्धक
वित्त तथा लेखा विभाग

.....
शेषरमण आचार्य
प्रमुख कार्यकारी अधिकृत

.....
दीर्घ बहादुर अर्याल
सञ्चालक

.....
बासु प्रसाद उपाध्याय
सञ्चालक

.....
श्यामकृष्ण दाहाल
स्वतन्त्र सञ्चालक

.....
गणेश कुमार के.सी.
सञ्चालक

.....
रमेश कुमार रघुवंशी
सञ्चालक

.....
रीता पौडेल
सञ्चालक

.....
दिपक खनाल
अध्यक्ष

.....
हाम्रो मिति २०७९/०९/२५
को प्रतिवेदन अनुसार

.....
सि.ए अनिला श्रेष्ठ
साभेदार
सुन्दर एण्ड कम्पनी
चार्टर्ड एकाउन्टेन्ट्स



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड नाफा नोक्सान बाँडफाँड हिसाब

२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको

विवरण	अनुसूची	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
आम्दानी			
१. गत वर्षसम्मको संचित मुनाफा		२९२,६५०,२६०।७९	११,९१७,८०६।०२
२. यस वर्षको मुनाफा		५०२,२९४,०९३।२०	७१०,६९५,४४१।७३
३. सटही घटबढ कोष		-	-
४. शेयर प्रिमियम		-	-
५. ग्राहक सुरक्षण कोषबाट फिर्ता		-	-
६. कर्मचारी दक्षता अभिवृद्धि कोषबाट फिर्ता		११,१३६,८१९।२७	९८२,०२७।५२
७. संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट फिर्ता		१,०८६,५७०।२३	५,५४०,६५३।८०
८. अन्य (लाभांश समायोजन)		-	-
		८०७,१६७,७४३।४९	७२९,१३५,९२९।०७
खर्च			
१. गत वर्षसम्मको संचित नोक्सान		-	-
२. यस वर्षको नोक्सान		-	-
३. साधारण जगेडाकोष		१०७,७६१,४४४।३७	१४८,२२६,७३७।२९
४. भैपरी आउने जगेडा		-	-
५. संस्था विकास कोष		-	-
६. लाभांश समीकरण कोष		-	-
७. कर्मचारी सम्बन्धी जगेडाहरू		५,०२२,९४०।९३	१०,०००,०००।००
८. प्रस्तावित लाभांश नगद (११.०५२६३२ प्रतिशत)		१५३,३५५,०८४।७३	१२,१७५,२९७।८७
९. प्रस्तावित बोनस शेयर (१० प्रतिशत)		१३८,७४९,८३३।२८	२३१,२४९,७२२।१४
१०. विशेष जगेडा कोष		-	-
११. सटही घटबढ कोष		-	-
१२. पुँजी फिर्ता जगेडा कोष		-	-
१३. पुँजी समायोजन कोष		-	-
१४. लघु सुरक्षण कोष		-	-
१५. ग्राहक संरक्षण कोष		८,६७४,२५३।७९	१०,१५०,७७८।८९
१६. कर्मचारी दक्षता अभिवृद्धि कोष		१२,५७२,०८२।००	१२,९४६,५७५।००
१७. संस्थागत सामाजिक उत्तरदायित्व कोष		५,०२२,९४०।९३	७,१०६,९५४।००
१८. स्थगन कर जगेडा		१११,९०२।३९	४,६२९,६०३।०९
	जम्मा	४३१,२७०,४८२।४२	४३६,४८५,६६८।२८
१५. संचित मुनाफा र (नोक्सान)		३७५,८९७,२६१।०७	२९२,६५०,२६०।७९

युवराज बर्तौला
का.मु. मुख्य प्रबन्धक
वित्त तथा लेखा विभाग

शेषरमण आचार्य
प्रमुख कार्यकारी अधिकृत

दीर्घ बहादुर अर्याल
सञ्चालक

वासु प्रसाद उपाध्याय
सञ्चालक

श्यामकृष्ण दाहाल
स्वतन्त्र सञ्चालक

गणेश कुमार के.सी.
सञ्चालक

रमेश कुमार रघुवंशी
सञ्चालक

रीता पौडेल
सञ्चालक

दिपक खनाल
अध्यक्ष

हाम्रो मिति २०७९/०९/२५
को प्रतिवेदन अनुसार

सि.ए अनिला श्रेष्ठ
साम्भेदार
सुन्दर एण्ड कम्पनी
चार्टर्ड एकाउन्टेन्ट्स

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

इक्विटीमा भएको परिवर्तन सम्वन्धी विवरण

आ.व. २०७८ / ०७९ (रु.)

विवरण	शेयर पुँजी	सञ्चित ना.नो	साधारण जोडा कोष	पुँजीगत जोडा	शेयर प्रिमियम कोष	सट्टी घटबढ कोष	स्थान कर् जोडा	ग्राहक संरक्षण कोष	कर्मचारी दक्षता अभिवृद्धि कोष	संस्थागत सामाजिक उत्तरदायित्व कोष	अन्य जोडा तथा कोष	कुल रकम
शुरु भएकाले	१,३८७,४९८.३३२.८३	२९,२६४,०२६.०७९	५,१३,१७५.१२२.९९	-	-	-	२८,४२७,७९१.०९	१,७५,९२४,९०६.२५	२,४४०,५७७.७५	९,१०४,१८९.१३	-	२,४३१,१८०,१००.१३
समाबलित कोष	-	-	-	-	-	-	-	(२,४८४,७९२.९९)	-	-	-	(२,४८४,७९२.९९)
लघु सुर्खण कोषको रकम ग्राहक सुर्खण कोष	-	-	-	-	-	-	-	-	-	-	-	-
कर्मचारी दक्षता अभिवृद्धि कोष	-	१,१,१३६.८१९.२७	-	-	-	-	-	-	(१,१,३६.८१९.२७)	-	-	-
संस्थागत सामाजिक उत्तरदायित्व कोष	-	१,०८६.५७०.२३	-	-	-	-	-	-	-	(१,०८६.५७०.२३)	-	-
समाबलित धुलु बैचलत हकप्रद शेयर निष्काशन	१,३८७,४९८.३३२.८३	३०,४८७,६६३.०७९	५,१३,१७५.१२२.९९	-	-	-	२८,४२७,७९१.०९	१,५१,१४०,१३२.९६	१,३२६.६४८.५८	८,०१७,६६८.९०	-	२,४०६,३९६,१००.१४
विक्री नभएको हकप्रद शेयर लिलामबाट प्राप्त शायर प्रिमियम	-	-	-	-	-	-	-	-	-	-	-	-
यस बाँकी छुट नाम	-	५,०२२,९४,०९३.२०	-	-	-	-	-	-	-	-	-	५,०२,२९,०९३.२०
साधारण जोडा कोषमा गएको रकमान्तर	-	(१,०७,७६१,४४४.३७)	१,०७,७६१,४४४.३७	-	-	-	-	-	-	-	-	-
लाभान्न शोषण	-	(१,५३,३४४,०८४.७३)	-	-	-	-	-	-	-	-	-	(१,५३,३४४,०८४.७३)
प्रस्तावित बोनस शेयर	-	(१,३८,७४९,८३३.४८)	-	-	-	-	-	-	-	-	-	(१,३८,७४९,८३३.४८)
रकमान्तर साँगको शेयर प्रिमियम	-	-	-	-	-	-	-	-	-	-	-	-
सट्टी घटबढ	-	-	-	-	-	-	-	-	-	-	-	-
कर्मचारी सक्थी जाँदाहरू	-	(४,०२२,९४०.९३)	-	-	-	-	-	-	-	-	-	(४,०२२,९४०.९३)
ग्राहक संरक्षण कोष	-	(८,६७,२३३.७९)	-	-	-	-	-	८,६७,२३३.७९	-	-	-	-
दायित्वमा रहेको क्षण भलाई कोषबाट ग्राहक संरक्षणकोष रकमान्तर	-	-	-	-	-	-	-	-	-	-	-	-
स्थगन कर	-	(१,११,९०२.३९)	-	-	-	-	१,११,९०२.३९	-	-	-	-	-
कर्मचारी दक्षता अभिवृद्धि कोष	-	(१,२५,७९,०८२.००)	-	-	-	-	-	१,२५,७९,०८२.००	-	-	-	-
संस्थागत सामाजिक उत्तरदायित्व कोष	-	(४,०२२,९४०.९३)	-	-	-	-	-	-	-	५,०२२,९४०.९३	-	-
यस बाँकी नाम	१,३८७,४९८.३३२.८३	-	-	-	-	-	-	-	-	-	-	१,३८७,४९८.३३२
अन्तिम सञ्चित	१,३८७,४९८.३३२.८३	३०,५४,९७,२६१.०७	६,२०,३६,५८६.६६	-	-	-	२८,४२,७९,९३३.१८	१,५९,८५,३६७.०५	२,५८,६०,४४०.४८	१,३०,४०,५५९.८३	-	२,७७,०,३९,७४४.००

युवराज बर्तौला
का.पु. मुख्य प्रबन्धक
वित्त तथा लेखा विभाग

शेखरमण आचार्य
प्रमुख कार्यकारी अधिकृत

दीर्घ बहादुर अर्याल
सञ्चालक

बासु प्रसाद उपाध्याय
सञ्चालक

श्यामकृष्ण दाहाल
स्वतन्त्र सञ्चालक

गणेश कुमार के.सी.
सञ्चालक

रमेश कुमार रघुवंशी
सञ्चालक

रीता पौडेल
सञ्चालक

विपक खनाल
अध्यक्ष

हाप्रो मिति २०७९/०९/२५ को प्रतिवेदन अनुसार

सि.ए अनिला श्रेष्ठ
साभेदार
सुन्दर एण्ड कम्पनी
चार्टर्ड एकाउन्टेन्ट्स



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

नगद प्रवाह विवरण

२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
(क) कारोबार सञ्चालनबाट नगद प्रवाह		
१. नगद प्राप्ति	२,६८९,६५०,९५९।४५	२,३७९,८२४,४५९।९८
१.१ ब्याज आम्दानी	२,५२३,४५३,३९३।३४	२,१६३,९५०,२०६।०९
१.२ अपलेखित कर्जा असुली	९३,७६९।००	६२८,५८३।४०
१.३ कमीशन तथा अन्य आम्दानी	१६६,१०३,७९७।११	२१५,२४५,६७०।४९
२. नगद भुक्तानी	२,३८४,०३६,१०२।९६	१,४३३,६१५,०९३।५०
२.१ ब्याज खर्च	१,१७३,६७५,३७७।३९	७९०,१३८,८६०।८१
२.२ कर्मचारी खर्च	४५७,२८३,२७८।४७	४०८,२८७,१०८।८३
२.३ कार्यालय सञ्चालन खर्च	१८७,१२७,९१९।३४	१६६,०२३,२५३।१६
२.४ आयकर भुक्तानी	५४१,१६४,७३४।७७	३२,६९९,७६६।६५
२.५ अन्य खर्च	२४,७८४,७९२।९९	३६,४६६,१०४।०५
कार्यगत पुँजी गतिविधि अधिको नगद प्रवाह	३०५,६१४,८५६।४९	९४६,२०९,३६६।४८
सञ्चालन सम्बन्धी चालु सम्पत्तिमा कमी/(वृद्धि)	२,५५२,८००,७५४।२३	३,८८७,३४१,७९५।९६
१. माग तथा अल्प सूचनामा प्राप्त हुने रकममा कमी/(वृद्धि)	-	-
२. अन्य अल्पकालीन लगानीमा कमी/(वृद्धि)	-	-
३. कर्जा कमी/(वृद्धि)	२,६७७,२३५,९०१।६४	३,५२७,३९०,६२२।३७
४. अन्य सम्पत्तिमा कमी/(वृद्धि)	-	३५९,९५१,१७३।५९
सञ्चालन सम्बन्धी चालु दायित्वमा (कमी)/वृद्धि	१,६०२,९७२,७२३।७३	२,७७७,९३७,२०५।९१
१. निक्षेप दायित्वमा (कमी)/वृद्धि	१,४२९,६०५,६७८।८५	१,६०५,४०६,०१७।७२
२. अल्पकालीन सापटीमा (कमी) / वृद्धि	१७७,११८,८३८।७१	१,२६२,६७५,२४०।७६
३. अन्य दायित्वमा (कमी)/ वृद्धि	(३,७५१,७९३।८३)	(९०,१४४,०५२।५७)
(ख) लगानी कारोबारमा नगद प्रवाह	(१७१,१११,५६३।८५)	(१०,५३०,७३४।०९)
१. दीर्घकालीन लगानीमा कमी/(वृद्धि)	(१३०,०००,०००।००)	-
२. स्थिर सम्पत्तिमा कमी/(वृद्धि)	(४१,१११,५६३।८५)	(१०,५३०,७३४।०९)
३. दीर्घकालीन लगानीमा ब्याज आम्दानी	-	-
४. लाभांश आम्दानी	-	-
५. अन्य	-	-
(ग) वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह	(१२,२०८,८९७।८७)	(५०,४८४,४१०।७२)
१. दीर्घकालीन ऋण (वण्ड, डिबेन्चर आदि) मा वृद्धि/(कमी)	-	-
२. शेयर पुँजीमा वृद्धि/(कमी)	-	-
३. अन्य दायित्वमा वृद्धि/(कमी) (शेयर प्रिमियम)	-	-
४. नेपाल राष्ट्र बैंकबाट प्राप्त सहूलियत/पुनरकर्जामा वृद्धि/(कमी)	(३३,६००।००)	(२१२,७३२।००)
५. लाभांश भुक्तानी	(१२,१७५,२९७।८७)	(५०,२७१,६७८।७२)
(घ) नगद तथा बैंक मौज्जातको विनिमय दरमा भएको फरकबाट आम्दानी / खर्च	-	-
(ङ) यस वर्षको सम्पूर्ण गतिविधिबाट नगद प्रवाह	(८२७,५३३,६३५।७३)	(२२४,२१०,३६८।३८)
(च) नगद तथा बैंकमा रहेको शुरू मौज्जात	१,५३१,४७०,०२०।३९	१,७५५,६८०,३८८।७७
(छ) नगद तथा बैंकमा रहेको अन्तिम मौज्जात	७०३,९३६,३८४।६६	१,५३१,४७०,०२०।३९

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
शेयर पुँजी तथा स्वामित्व
२०७९ आषाढ मसान्त

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. शेयर पुँजी		
१.१ अधिकृत पुँजी	२,०००,०००,०००।००	२,०००,०००,०००।००
क) २०,०००,००० साधारण शेयर प्रति शेयर रू. १०० ले यस वर्ष	२,०००,०००,०००।००	२,०००,०००,०००।००
गत वर्ष २०,०००,००० साधारण शेयर प्रति शेयर रू. १०० ले		
ख) नन्रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रू. ले	—	—
ग) रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रू.ले	—	—
१.२ जारी पुँजी	१,३८७,४९८,३३२।८३	१,१५६,२४८,६१०।६९
क) १३८७४९८३३३० साधारण शेयर प्रति शेयर रू. १०० ले यस वर्ष	१,३८७,४९८,३३२।८३	१,१५६,२४८,६१०।६९
गत वर्ष १३८७४९८३३३३ साधारण शेयर प्रति शेयर रू. १०० ले		
ख) नन्रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रू. ले	—	—
ग) रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रू.ले	—	—
१.३ चुक्ता पुँजी	१,३८७,४९८,३३२।८३	१,१५६,२४८,६१०।६९
क) १३८७४९८३३३३ साधारण शेयर प्रति शेयर रू. १०० ले यस वर्ष	१,३८७,४९८,३३२।८३	१,१५६,२४८,६१०।६९
गत वर्ष १३८७४९८३३३३ साधारण शेयर प्रति शेयर रू. १०० ले		
ख) नन्रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रू. ले	—	—
ग) रिडिमेवल प्रिफरेन्स शेयर प्रति शेयर रू.ले	—	—
१.४ प्रस्तावित बोनस शेयर	१३८,७४९,८३३।२८	२३१,२४९,७२२।१४
१.५ कल्स इन एडभान्स	—	—
१.६ जम्मा रकम	१,५२६,२४८,१६६।११	१,३८७,४९८,३३२।८३

विवरण	यस वर्ष रू.		गत वर्ष रू.	
	प्रतिशत	शेयर पुँजी	शेयर पुँजी	प्रतिशत
१. स्वदेशी स्वामित्व	१००।००	१,३८७,४९८,३३२।८३	१,१५६,२४८,६१०।६९	१००।००
१.१ नेपाल सरकार	—	—	—	—
१.२ "क" वर्गका इजाजतपत्रप्राप्त संस्थाहरू	२५।८८	३५९,०३५,१९८।०८	२९९,१९५,७८९।७७	२५।८८
१.२.१ नवील बैंक लिमिटेड	९।४२	१३०,७१७,२३३।८०	१०८,९३०,९३८।८५	९।४२
१.२.२ नेपाल बैंक लिमिटेड	९।४२	१३०,७१७,२३३।८०	१०८,९३०,९३८।८५	९।४२
१.२.३ कृषि विकास बैंक लिमिटेड	७।०३	९७,६००,७३०।४८	८१,३३३,९१२।०७	७।०३
१.३ अन्य इजाजतपत्रप्राप्त संस्थाहरू	९।४२	१३०,७१७,२३३।८०	१०८,९३०,९३८।८५	९।४२
१.३.१ लुम्बिनी विकास बैंक लिमिटेड	९।४२	१३०,७१७,२३३।८०	१०८,९३०,९३८।८५	९।४२
१.४ अन्य व्यक्ति/संस्थाहरू	१५।७०	२१७,८७१,८२४।६८	१८१,५६०,१४१।६३	१५।७०
१.४.१ डिप्रोक्स नेपाल	१०।९३	१५१,६३१,०२२।४४	१२६,३५९,१००।००	१०।९३
१.४.२ बातावरण तथा कृषि नीति अनुसन्धान प्रचार एवं विकास केन्द्र	०।६३	८,७१६,७१२।७५	७,२६३,८८७।७९	०।६३
१.४.३ पिताम्बरप्रसाद आचार्य	०।७०	९,६७८,८३४।२५	८,०६५,६१३।८९	०।७०
१.४.४ नागरिक लगानी कोष	०।५४	७,४४३,०००।००	—	—
१.४.५ ०.५ प्रतिशत भन्दा कम स्वामित्व लिने संस्थापकहरू	२।९१	४०,४०२,२५५।२४	३९,८७१,५३९।९५	३।४५
१.५ सर्वसाधारण	४९।००	६७९,८७४,०७६।२७	५६६,५६१,७४०।४४	४९।००
१.५.१ कृषि विकास बैंक लिमिटेड	—	—	२२,०३५,०००।००	१।९१
१.५.२ लुम्बिनी विकास बैंक लिमिटेड	३।५५	४९,२४६,१२५।९५	४१,०३८,४२८।६१	३।५५
१.५.३ डिप्रोक्स नेपाल	३।४५	४७,८४७,७१२।९९	३९,८७३,०३०।५७	३।४५
१.५.४ केशरी चन्द्र कुचेरीया	०।६५	९,०४६,४२३।५५	७,५३८,६००।००	०।६५
१.५.५ ०.५ प्रतिशत भन्दा कम स्वामित्व लिने सर्वसाधारणहरू	४।१३५	५७३,७३३,८१३।७८	४५६,०७६,६८१।२६	३९।४४
१.६ अन्य	—	—	—	—
२. बैदेशिक स्वामित्व	—	—	—	—
कुल जम्मा	१००।००	१,३८७,४९८,३३२।८३	१,१५६,२४८,६१०।६९	१००।००



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
जगेडा तथा कोषहरू
२०७९ आषाढ मसान्त

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. साधारण जगेडा कोष	६२०,९३६,५८६।६६	५९३,९७५,९४२।२९
२. पुँजीगत जगेडा कोष	-	-
क. शेयर प्रिमियम	-	-
ख. पुँजीगत जगेडा	-	-
३. पुँजी फिर्ता जगेडा कोष	-	-
४. पुँजी समायोजन कोष	-	-
५. अन्य जगेडा तथा कोष	२२७,२३०,९६०।८४	२३७,८५७,९६४।२२
५.१ भैपरी आउने जगेडा	-	-
५.२ संस्था विकास कोष	-	-
५.३ लाभांश समिकरण कोष	-	-
५.४ विशेष जगेडा कोष	-	-
५.५ सम्पत्ति पुनर्मूल्यांकन कोष	-	-
५.६ स्थगन कर जगेडा	२८,५३४,६९३।४८	२८,४२२,७९९।०९
५.७ ग्राहक संरक्षण कोष	९५९,८९४,३६७।०५	९७५,९२४,९०६।२५
५.९ संस्थागत सामाजिक उत्तरदायित्व कोष	९३,०४०,५५९।८३	९,९०४,९८९।९३
५.१० कर्मचारी दक्षता अभिवृद्धि कोष	२५,८४०,५४०।४८	२४,४०५,२७७।७५
५.११ अन्य जगेडा कोष	-	-
६. सञ्चित नाफा/नोक्सान	३७५,८९७,२६९।०७	२९२,६५०,२६०।७९
७. सटही घटबढ कोष	-	-
८. जम्मा	९,२२४,०६४,००८।५७	९,०४३,६८२,५६७।३०

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
ऋणपत्र तथा बण्ड
२०७९ आषाढ मसान्त

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. प्रतिशत बण्ड/ऋणपत्र प्रति बण्ड/ऋणपत्र रू. ले ... मिति मा जारी भएको र मितिमा चुक्ता हुने हाल सम्मको Redemption Reserve रकम रू		
२. प्रतिशत बण्ड/ऋणपत्र प्रति बण्ड/ऋणपत्र रू. ले ... मिति मा जारी भएको र मितिमा चुक्ता हुने हाल सम्मको Redemption Reserve रकम रू		
३.	-	-
जम्मा (१ + २+ ३)	-	-

अनुसूची ४.४

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
तिर्न बाँकी कर्जा (सापटी)
२०७९ आषाढ मसान्त

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
क. स्वदेशी		
१. नेपाल सरकार	—	—
२. नेपाल राष्ट्र बैंक (CGISP Loan)	—	३३,६००।००
३. रिपो दायित्व	—	—
४. अन्तर बैंक तथा वित्तीय संस्था	७,९६१,१४७,०६४।२०	७,७८४,०२८,२२५।४९
५. अन्य संगठित संस्थाहरू	—	—
६. अन्य	—	—
जम्मा	७,९६१,१४७,०६४।२०	७,७८४,०६१,८२५।४९
ख. विदेशी		
१. बैंकहरू	—	—
२. अन्य	—	—
जम्मा	—	—
जम्मा (क + ख)	७,९६१,१४७,०६४।२०	७,७८४,०६१,८२५।४९

अनुसूची ४.५

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
निक्षेप हिसाब
२०७९ आषाढ मसान्त

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. ब्याज तिर्नु नपर्ने खाताहरू		
१.१ वित्तीय संस्थाहरू	—	—
१.२ अन्य संगठित संस्थाहरू	—	—
१.३ व्यक्तिगत	—	—
ब्याज तिर्नु नपर्ने खाताहरूको जम्मा	—	—
२. ब्याज तिर्नु पर्ने खाताहरू		
क. बचत हिसाब	७,९७०,१७८,७५७।२४	६,५४०,५७३,०७८।३९
१.१ संघ संस्थाहरू	—	—
१.२ व्यक्तिगत	७,९७०,१७८,७५७।२४	६,५४०,५७३,०७८।३९
१.२.१ व्यक्तिगत बचत	१,२९१,०१५,८७०।८४	९२२,०८५,७२८।०८
१.२.२ मातृत्व बचत	२८०,४३०,२९७।८७	१५६,१२३,००२।७७
१.२.३ केन्द्र कोष बचत	३३,३५२,२५२।५८	३०,३१०,०८०।६०
१.२.४ अवकाश बचत १५ बर्षे	२,१६०,२३१,०४८।६८	१,८४७,०९०,२०९।५३
१.२.५ अवकाश बचत १० बर्षे	४२०,७०१,५६६।४२	३३२,३११,३१३।३७
१.२.६ अवकाश बचत ५ बर्षे	१२६,९०३,२१२।६८	१२०,६५४,७१०।९९
१.२.७ उन्नती बचत	१,१६९,५२३,००१।०८	१,०५३,५४०,०२६।०५
१.२.८ नारी पेवा बचत	३९३,९३५,४७६।३७	३९६,६६९,७८१।५९
१.२.९ समूह बचत	२,०९४,०८६,०३०।७२	१,६८१,७८८,२२५।४१
१.३ अन्य	—	—
ख. मुद्दति हिसाब	—	—
१.१ संघ संस्थाहरू	—	—
१.२ व्यक्तिगत	—	—
१.३ अन्य	—	—
ब्याज तिर्नुपर्ने खाताहरूको जम्मा	७,९७०,१७८,७५७।२४	६,५४०,५७३,०७८।३९
(१ + २) जम्मा निक्षेप	७,९७०,१७८,७५७।२४	६,५४०,५७३,०७८।३९



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
अन्य दायित्व
२०७९ आषाढ मसान्त

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. पेन्सन उपदान कोष	४५,७५३,४३५।३४	१८,०७८,१४७।२४
२. विदा वापतको व्यवस्था	१०३,३४७,१५१।००	९०,२१३,७१९।००
३. कर्मचारी सञ्चय कोष	४८,५८२।०९	४८,५८२।११
४. कर्मचारी कल्याण कोष	२४,७३४,६८०।९३	२१,३२९,४६२।२५
५. कर्मचारी बोनस व्यवस्था	८०,९२१,३७७।९७	११३,४५७,८१८।००
६. निक्षेपमा भुक्तानी दिन बाँकी ब्याज	-	-
७. सापटीमा भुक्तानी दिन बाँकी ब्याज	१६,२३८,३८४।९५	३,३०१,६३१
८. सण्डी क्रेडिटर्स	१२८,४४४,३६७।५४	१५,१५६,९६८।६७
क. अग्रिम कर कट्टी	१३,१०७,४३३।२८	७,५९०,२४२।९९
ख. पशु बीमा प्रिमियम	-	२७,७५०।००
ग. बाह्य लेखा परिक्षण शुल्क	३३४,५००	३३४,५००।००
घ. केन्द्र कोष	२,४३६,९०५।९	५१३,६७२।४०
ङ. कर्मचारीहरू	१,२५६,८००।८६	८६२,०९७।५६
च. ऋणी भलाईकोष	-	-
छ. ना.ल.कोष	-	-
ज. घरधनी	-	-
झ. अन्य	१११,३०८,७२७।५०	५,८२८,७०६।५२
९. शाखा मिलान हिसाब	-	-
१०. स्थगन कर दायित्व	-	-
११. भुक्तानी दिनुपर्ने बिलहरू	-	-
१२. भुक्तानी दिन बाँकी लाभांश	२५,०५२,३४८।८	२८,६३३,७२३।५०
१३. अन्य	४,६९५,२१९।००	४,६९५,२१९।००
क. प्लान नेपाल रिभल्वीड फण्ड	४,६२६,५०४।००	४,६२६,५०४।००
ख. वित्तीय पहुँच अभिवृद्धि आयोजना	-	-
ग. पाउनु पर्ने बापतको व्यवस्था	६८,७१५।००	६८,७१५।००
जम्मा	४२९,२३५,५४७।३८	२९४,९१५,२७०।७७

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
बैंक/वित्तीय संस्थामा रहेको मौज्जात
२०७९ आषाढ मसान्त

विवरण	स्वदेशी मुद्रा	विदेशी मुद्रा रू.मा			आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
		भा.रू.	परिवर्त्य बि.मु.	जम्मा	कुल रू.	कुल रू.
१. स्वदेशी इजाजतपत्रप्राप्त संस्थाहरू	-	-	-	-	-	-
क. चल्ली खाता	५४३,०८८,२२७।३०	-	-	-	५४३,०८८,२२७।३०	२९०,२९८,७५५।४३
ख. अन्य खाता	१५०,९२७,४४०।६६	-	-	-	१५०,९२७,४४०।६६	१,२३५,०२०,२८८।२१
जम्मा	६९४,०१५,६६७।९६	-	-	-	६९४,०१५,६६७।९६	१,५२५,३१९,०४३।६४

नोट: सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाहरूको समर्थनपत्र अनुसारको कुल मौज्जात रू. ७००,८४८,९९२।५५०

अनुसूची ४.८

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
लगानी
२०७९ आषाढ मसान्त

विवरण	प्रयोजन		आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
	व्यापारीक	अन्य		
१ नेपाल सरकारको ट्रेजरी बिल	-	-	-	-
२ नेपाल सरकारको बचतपत्र	-	-	-	-
३ नेपाल सरकारको अन्य ऋणपत्र	-	-	-	-
४ ने.रा. बैंक ऋणपत्र	-	-	-	-
५ विदेशी ऋणपत्र	-	-	-	-
६ स्वदेशी इजाजतपत्रप्राप्त संस्था	-	-	-	-
७ विदेशी बैंक	-	-	-	-
८ संगठित संस्थाहरूको शेयर	-	२,०१०,०००	२,०१०,०००	२,०१०,०००
९ संगठित संस्थाहरूको डिभेन्चर तथा बन्ड	-	-	-	-
१० अन्य लगानी	-	१३०,०००,०००	१३०,०००,०००	-
कुल लगानी	-	१३२,०१०,०००	१३२,०१०,०००	२,०१०,०००
व्यवस्था	-	१०,०००	१०,०००	१०,०००
खुद लगानी	-	१३२,०००,०००	१३२,०००,०००	२,०००,०००

अनुसूची ४.८(क)

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
शेयर, डिभेन्चर तथा बण्डमा लगानी
२०७९ आषाढ मसान्त

विवरण	परल मोल रू.	बजार मूल्यानुसार रू.	व्यवस्था रकम रू.	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. शेयर लगानी	२,०१०,०००।००	२,०१०,०००।००	१०,०००।००	२,०१०,०००।००	२,०१०,०००।००
१.१ सेन्टरफर माइक्रो फाइनेन्स प्रा.लि.	-	-	-	-	-
१.०० साधारण शेयर, प्रति शेयर रू १००।००ले चुक्ता	१०,०००।००	१०,०००।००	१०,०००।००	१०,०००।००	१०,०००।००
१.२ फिनसफ्ट कम्पनी लि.	२,०००,०००।००	२,०००,०००।००	-	२,०००,०००।००	२,०००,०००।००
साधारण शेयर (मध्ये...बोनस समेत) प्रति शेयर.....ले चुक्ता					
१.३ कम्पनी (प्रा.लि./लि.)	-	-	-	-	-
..... प्रतिशत प्रिफरेन्स शेयर प्रति शेयर रू. ले चुक्ता					
२. डिभेन्चर तथा बण्ड लगानी	-	-	-	-	-
२.१ कम्पनी (प्रा.लि./लि.)	-	-	-	-	-
..... प्रतिशत डिभेन्चर/बण्ड प्रति डिभेन्चर/बण्ड रू. ले .					
२.२	-	-	-	-	-
२.३	-	-	-	-	-
कुल लगानी	२,०१०,०००।००	२,०१०,०००।००	१०,०००।००	२,०१०,०००।००	२,०१०,०००।००
३. जोखिम सम्बन्धी व्यवस्था					
३.१ गत वर्ष सम्मको व्यवस्था	१०,०००।००	१०,०००।००	१०,०००।००	१०,०००।००	१०,०००।००
३.२ यस वर्षको थप/घट	-	-	-	-	-
कुल व्यवस्था	१०,०००।००	१०,०००।००	१०,०००।००	१०,०००।००	१०,०००।००
खुद लगानी	२,०००,०००।००	२,०००,०००।००	-	२,०००,०००।००	२,०००,०००।००

नोट: कुनै पनि संस्थाले विगत ३ वर्ष भन्दाबढी समयदेखि लाभांश घोषणा तथा वितरण गरेका छैनन् ।



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
कर्जा सापट वर्गीकरण र सोको लागि व्यवस्था
२०७९ आषाढ मसान्त

विवरण	कर्जा सापट विवरण			गत वर्षको जम्मा
	बिमित	अबिमित	यस वर्षको जम्मा	
१. सक्रिय कर्जा सापट	१७,८४१,५९१,७९१।४७	-	१७,८४१,५९१,७९१।४७	१५,२०८,९७९,९२९।०१
असल	१७,३११,६०१,६०९।०६		१७,३११,६०१,६०९।०६	१२,२०४,१३०,८६५।५८
सुक्ष्म निगरानी	५२९,९९०,१९०।४१		५२९,९९०,१९०।४१	३,००४,८४९,०६३।४३
२. निष्क्रिय कर्जा सापट	१८५,९५९,९४४।८०	-	१८५,९५९,९४४।८०	१४१,३३५,९१३।६२
२.१ कमसल	९४,९३८,९४३।६५		९४,९३८,९४३।६५	६१,९४५,६७७।७१
२.२ शंकास्पद	३,७९७,४११।४६		३,७९७,४११।४६	१४,१७०,९४७।३५
२.३ खराब	८७,२२३,५८९।६९		८७,२२३,५८९।६९	६५,२१९,२८८।५६
३. कुल कर्जा सापट	१८,०२७,५५१,७४४।२७	-	१८,०२७,५५१,७४४।२७	१५,३५०,३१५,८४२।६३
४. कर्जा नोक्सानी व्यवस्था	११२,९२२,०६२।०७	-	११२,९२२,०६२।०७	११८,२८५,७२०।१०
४.१ असल	५६,२६२,७२५।१०		५६,२६२,७२५।१०	३९,६६३,४२५।३१
४.२ सुक्ष्म निगरानी	६,६२४,८७७।४६		६,६२४,८७७।४६	३७,५६०,६१३।२९
४.२ कमसल	५,९३३,६८४।१९		५,९३३,६८४।१९	३,८७१,६०४।८६
४.३ शंकास्पद	४७४,६७६।४९		४७४,६७६।४९	१,७७१,३६८।४२
४.४ खराब	२१,८०५,८९७।९६		२१,८०५,८९७।९६	१६,४८१,५२८।२२
४.५ अतिरिक्त	२१,८२०,२००।८७	-	२१,८२०,२००।८७	१८,९३७,१८०
४.६ तेस्रो पक्षको धितोमा प्रवाह भएको कर्जाको लागि थप	-	-	-	-
५. गत वर्षसम्मको कर्जा नोक्सानी व्यवस्था	११८,२८५,७२०।१०	-	११८,२८५,७२०।१०	२६८,९६९,८६८।७६
५.१ असल	३९,६६३,४२५।३१		३९,६६३,४२५।३१	३१,१५५,३२७।९९
५.२ सुक्ष्म निगरानी	३७,५६०,६१३।२९		३७,५६०,६१३।२९	९०,९७८,४२९।३०
५.२ कमसल	३,८७१,६०४।८६		३,८७१,६०४।८६	२,२१४,४३०।७१
५.३ शंकास्पद	१,७७१,३६८।४२		१,७७१,३६८।४२	३९,९९०,९५३।९३
५.४ खराब	१६,४८१,५२८।२२		१६,४८१,५२८।२२	१०४,६३०,७३४।८३
५.५ अतिरिक्त	१८,९३७,१८०।००		१८,९३७,१८०	-
५.६ तेस्रो पक्षको धितोमा प्रवाह भएको कर्जाको लागि थप	-		-	-
६. यस वर्षको नोक्सानी व्यवस्था फिर्ता	३५५,६४०,३७५।६७	-	३५५,६४०,३७५।६७	३८८,०८४,११४।२४
७. यस वर्षको थप कर्जा नोक्सानी व्यवस्था	३५०,२७६,७१७।८८	-	३५०,२७६,७१७।८८	२३७,३९९,९६५।३४
८. यस वर्षको थप घट	(५,३६३,६५७।७९)	-	(५,३६३,६५७।७९)	(१५०,६८४,१४८।९०)
९. कुल कर्जा नोक्सानी व्यवस्था (५-६+७)	११२,९२२,०६२।३१	-	११२,९२२,०६२।३१	११८,२८५,७१९।८६
कुल कर्जा (३-४)	१७,९१४,६२९,६८१।९६	-	१७,९१४,६२९,६८१।९६	१५,२३२,०३०,१२२।७७

अनसूची ४.१०

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
 स्थिर सम्पत्ति
 २०७९ आषाढ मसान्त

विवरण	सम्पत्ति						यस वर्ष रू.	गत वर्ष रू.
	भवन	परिवहन साधन	मेशिनरी	कार्यालय सामान तथा उपकरण	लीजहोल्ड सम्पत्ति	अन्य (सफ्टवेयर)		
१. परलमोल								
(क) गत वर्षको मौज्जात	-	४३,३८७,७१५।१४	-	५०,१११,८३६।०६	-	४,६९१,४२०।००	९८,१९०,९७१।२०	९९,६१३,४५३।५९
(ख) यस वर्ष थप	-	२५,१८६,४००।००		१४,८६४,४६९।४६		१,०६४,७३६।१३	४१,११५,६०५।५९	५,०५९,६२४।८९
(ग) यस वर्ष पुनर्मूल्यांकन/पुनर्लेखन	-						-	-
(घ) यस वर्षको बिक्री	-	(४,३८४,१२६।६३)					(४,३८४,१२६।६३)	-
(ङ) यस वर्षको अपलेखन	-							(६,४८२,१०७।२८)
कुल परलमोल	-	६४,१८९,९८८।५१	-	६४,९७६,३०५।५२	-	५,७५६,१५६।१३	१३४,९२२,४५०।१६	९८,१९०,९७१।२०
२. ह्रास कट्टी								
(क) गत वर्षसम्मको	-	२४,१८७,१८१।५१	-	३५,५०४,१८३।२०	-	२,३२४,२०५।८२	६२,०१५,५७०।५३	५६,५७१,५०३।६६
(ख) यस वर्षको	-	८,३४९,३२३।६५		६,३१६,०९३।६१		९२१,०९३।३०	१५,५८६,५१०।५६	१०,९१५,१७६।०७
(ग) ह्रासकट्टी पुनर्मूल्यांकन/पुनर्लेखन	-						-	-
(घ) ह्रासकट्टी रकम समायोजन/फिर्ता	-	(४,३८०,०८४।८९)					(४,३८०,०८४।८९)	(५,४७१,१०९।२०)
कुल ह्रासकट्टी	-	२८,१५६,४२०।२७	-	४१,८२०,२७६।८१	-	३,२४५,२९९।१२	७३,२२१,९९६।२०	६२,०१५,५७०।५३
३. बुक भ्यालू (WDV*) (१-२)	-	३६,०३३,५६८।२४		२३,१५६,०२८।७१		२,५१०,८५७।०१	६१,७००,४५३।९६	३६,१७५,४००।६७
४. जग्गा	-	-	-	-	-	-	-	-
५. पुंजीगत निर्माण (पुंजीकरण गरिनु पर्ने)	-	-	-	-	-	-	-	-
जम्मा	-	३६,०३३,५६८।२४	-	२३,१५६,०२८।७१	-	२,५१०,८५७।०१	६१,७००,४५३।९६	३६,१७५,४००।६७
*Written Down Value								

अनुसूची ४.११

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
 गैर-बैंकिङ्ग सम्पत्ति
 २०७९ आषाढ मसान्त

श्रेणी वा पार्टीको नाम ठेगाना	गैर-बैंकिङ्ग सम्पत्ति सकार गरेको मिति	कुल गैर-बैंकिङ्ग सम्पत्ति रकम रू.	नोक्सानी व्यवस्था		यस वर्ष खुद गैर बैंकिङ्ग सम्पत्ति रू.	गत वर्ष रू.
			प्रतिशत	रकम रू.		
	-	-	-	-	-	-
	-	-	-	-	-	-
	-	-	-	-	-	-
	-	-	-	-	-	-
	-	-	-	-	-	-
	-	-	-	-	-	-
कुल जम्मा	-	-	-	-	-	-



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

अन्य सम्पत्ति

२०७९ आषाढ मसान्त

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. मसलन्द मौज्दात	४,६११,७८६।५०	३,८११,८६३।९७
२. लगानीमा असुल गर्न बाँकी आम्दानी	-	-
३. कर्जामा असुल गर्न बाँकी ब्याज न्यून ब्याज मुल्यवी रकम	-	-
क. पाउनु पर्ने ब्याज (डे)	२०१,६२२,३२८।२६	१५३,२४२,२०३।६३
ख. ब्याज मुल्यवी (क्रे)	(२०१,६२२,३२८।२६)	(१५३,२४२,२०३।६३)
४. असुल गर्न बाँकी कमिशन	-	-
५. सन्डी डेटर्स	१०१,०१९,६८३।५७	२५,३५५,४०९।८५
क. अग्रिम घरभाडा	-	-
ख. टेलिफोन धरौटी	-	२१२,२३७।२५
ग. अन्य	१०१,०१९,६८३।५७	२५,१४३,१७२।६०
६. कर्मचारी सापटी र पेशकी	२२५,८४०,७२०।९३	१७६,००५,८५८।३०
७. अग्रिम भुक्तानी (आयकर)	४०,९९९,५५५।५२	३०७,०१३,९२९
८. मार्गस्थ नगद	-	-
९. मार्गस्थ अन्य (चेक समेत)	-	-
१०. बिना सूचना ड्राफ्टको भुक्तानी	-	-
११. अपलेखन हुन बाँकी खर्च	-	-
१२. शाखा मिलान हिसाब	-	-
१३. स्थगन कर सम्पत्ति	२८,५३४,६९३।४८	२८,४२२,७९१।०९
१४. अन्य	५०,९५५,६६७।६५	३५,६७५,५००।४६
क सिद्धार्थ क्यापिटल लाभांश पेशकी	-	१३,४६२,४७६।००
ख नेबिल क्यापिटल लाभांश पेशकी	९,८८१,१०१	-
ग ग्लोबल आइएमइ बैंक कर्मचारी कल्याण कोष	१२१,६२३।२१	२५०,६२४।२५
घ राष्ट्रिय विमा संस्थान	१५,६७५,४०४।०२	१८,५४४,६२६।२१
ङ आयकर धरौटी	६,०७७,५३९।४२	३,४१७,७७४
च ज्योति विकास बैंक मुद्दती बचत (कर्मचारी कल्याण कोष)	१९,२००,०००।००	-
जम्मा	४५१,९६२,१०७।६५	५७६,२८५,३५२।६७

अनुसूची ४.१२(क)

अन्य सम्पत्ति (थप विवरण)

२०७९ आषाढ मसान्त

विवरण	यस वर्ष रू.				गत वर्ष रू.
	१ वर्ष सम्म	१ वर्ष देखि माथि ३ वर्षसम्म	३ वर्ष भन्दा माथि	जम्मा	
१. कर्जामा असुल गर्न बाँकी ब्याज	२०१,६२२,३२८।२६	-	-	२०१,६२२,३२८।२६	१५३,२४२,२०३।६३
२. शाखा मिलान हिसाब	-	-	-	-	-
३. एजेन्सी हिसाब	-	-	-	-	-

अनुसूची ४.१३

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
 सम्भावित दायित्वहरू
 २०७९ आषाढ मसान्त

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
जमानत	—	—
अपरिवर्त्य कर्जा प्रतिवद्धता (Irrevocable Loan Commitment)	—	—
आयकर बापत सम्भावित दायित्व (Contingent Liabilities on Income Tax)	२४,०९२,७०४।५२	१३,४५३,६४३।५६
Acceptance सहित अन्य सबै प्रकारका सम्भावित दायित्वहरू		
चुक्ता वा भुक्तान हुन बाँकी शेयर लगानी	—	—
भुक्तानीको लागि दाबी परेको जमानत	—	—
संस्थाउपर दाबी परेको तर संस्थाले दायित्व स्वीकार नगरेको दायित्वहरू	—	—
जम्मा	२४,०९२,७०४।५२	१३,४५३,६४३।५६

अनुसूची ४.१४

ब्याज आम्दानी
 मिति २०७८ श्रावण १ देखि २०७९ आषाढ मसान्तसम्म

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
क. कर्जा सापट	२,५०७,९९१,९५४।८२	२,१२९,५६२,७०९।५५
ख. लगानीमा	—	—
१. नेपाल सरकारको सुरक्षापत्र	—	—
२. नेपाल राष्ट्र बैंकको ऋणपत्र	—	—
३. डिभेन्चर तथा बण्ड	—	—
४. अन्तर बैंक लगानीमा ब्याज	—	—
ग. एजेन्सी मौज्दातमा	—	—
घ. माग तथा अल्पसूचनामा प्राप्त हुने मौज्दातमा	—	—
ङ. अन्यमा	१५,४६१,४३८।५२	३४,३८७,४९६।५४
१. बैंक ब्याज	६,९५८,५१२।५४	२८,२१०,९६९।३८
२. कर्मचारी सापटी	८,५०२,९२५।९८	६,१७६,५२७।१६
जम्मा	२,५२३,४५३,३९३।३४	२,१६३,९५०,२०६।०९

अनुसूची ४.१५

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
 ब्याज खर्च

२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
क. निक्षेप दायित्वमा	५०९,३९१,९४३।१४	४१०,८२७,६०३।०७
१.१ सदस्यहरूको बचतमा	५०९,३९१,९४३।१४	४१०,८२७,६०३।०७
१.२ सर्वसाधारणको निक्षेपमा	—	—
ख. कर्जा सापटमा	६७७,२०८,४४३।५२	३८२,६१२,८८८।७४
१. ऋणपत्र तथा बण्ड	—	—
२. नेपाल राष्ट्र बैंकबाट प्राप्त कर्जा	८४०।००	२९,३९३।२०
३. अन्तर बैंक/वित्तीय संस्था कर्जा	६७७,२०७,६०३।५२	३८२,५८३,४९५।५४
४. अन्य संगठित संस्था	—	—
५. अन्य कर्जा	—	—
ग. अन्यमा	११,७४४।६८	—
१. कर्मचारी हितकोष	—	—
२. अन्तरकार्यालय हिसाब	—	—
३. ऋणी भलाईकोष	—	—
४. सापटीमा शुल्क तथा कमिशन	—	—
५. कर्मचारी सवारी कोष	११,७४४।६८	—
जम्मा	१,१८६,६१२,१३१।३४	७९३,४४०,४९१।८१



अनुसूची ४.१६

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
कमिशन तथा अन्य सञ्चालन आम्दानी
२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. सेवा शुल्क	१६३,७२५,५६०।६१	१९८,३१२,९७४।८०
२. नवीकरण शुल्क	—	—
३. इ.प्रा. कमिशन वापत	—	—
४. बट्टा आम्दानी	—	—
५. अन्य	२,३७८,२३६।५०	१६,९३२,६९५।६९
५.१ पासबुक बिक्री	—	—
५.२ विविध आम्दानी	—	—
५.३ परित्याग शुल्क	—	—
५.४ पुर्व भुक्तानी शुल्क	—	—
५.५ अन्य	२,३७८,२३६।५०	१६,९३२,६९५।६९
जम्मा	१६६,१०३,७९७।११	२१५,२४५,६७०।४९

अनुसूची ४.१७

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
कर्मचारी खर्च
२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. तलब	२१८,१४०,३६१।१८	१९१,०९८,२८१।४८
२. भत्ता	१२९,०६८,६३८।९७	१०४,६२०,०४९।४०
३. सञ्चयकोषमा थप	२०,१९४,०२८।८८	१८,९६५,२११।५४
४. तालिम खर्च	११,१३६,८१९।२७	९८२,०२७।५२
५. पोशाक	३,८४३,०००।००	३,९२५,५००।००
६. औषधोपचार	१७,०८५,१३२।००	१५,८८०,९५०।००
७. बीमा	४,२००,०५५।३४	३,८३५,७७६।६०
८. पेन्सन तथा उपदान व्यवस्था	४६,९०६,००५।६२	३८,१४९,११८।८५
९. बिदा खर्च	३६,०६६,८०९।९०	२०,९१७,४२०।१७
१०. घर भाडा भत्ता	५,३६८,२२७।१५	१६,४८१,९८५।५१
११. जिम्मेवारी भत्ता	४,४६५,१९७।९९	४,२१३,०७८।९५
जम्मा	४९६,४७४,२७६।३०	४१९,०६९,४००।०२



अनुसूची ४.१८

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

अन्य सञ्चालन खर्च

२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. घरभाडा	२१,५०७,६४८।९८	१८,१६२,८८६।००
२. बत्ती बिजुली र पानी	१,६१५,१७९।९३	१,४०३,८३९।३५
३. मर्मत तथा सम्भार	३,५८५,९७१।८७	२,८४४,८००।१६
(क) भवन	—	—
(ख) सवारी साधन	३,५८५,९७१।८७	२,८४४,८००।१६
(ग) अन्य	—	—
४. बीमा	६६,९७८,५६१।७७	४२,७९८,७३९।११
५. पोष्टेज, टेलिक्स, टेलिफोन	५,३०९,८६१।३७	४,७९५,४६२।७४
६. कार्यालय उपकरण फर्निचर र सम्भार	१,९५५,३८९।८२	२,६३२,९८३।००
७. भ्रमण भत्ता र खर्च	७,३०४,९७५।८७	३,६९५,१७२।०५
८. मसलन्द र छपाई	६,६३६,५६७।७७	६,२६१,६१६।४९
९. पत्रपत्रिका तथा पुस्तक	—	५,२३०
१०. विज्ञापन	४३३,४२४।८०	२७७,९६१।३०
११. कानूनी खर्च	२९०,१७५।००	४६५,६०२।५०
१२. चन्दा	—	—
१३. सञ्चालक समिति सम्बन्धी खर्च	३,६७१,७९८।००	१,९१२,०५६।०६
(क) बैठक भत्ता	१,४०१,०००।००	१,५४२,०००।००
(ख) अन्य खर्च	२,२७०,७९८।००	३७०,०५६।०६
१४. साधारण सभा सम्बन्धी खर्च	४००,८७७।२०	४००,६४६।०७
१५. लेखापरीक्षण सम्बन्धी	३६९,५००।००	३४५,२१०।००
(क) लेखापरीक्षण शुल्क	३३९,०००।००	३३९,०००।००
(ख) अन्य खर्च	३०,५००।००	६,२१०।००
१६. रकम स्थानान्तरण कमिशन (बैंक खर्च)	१०९,४४६।४१	२,०४१,६६७।०८
१७. स्थीर सम्पत्तिमा ह्रास कट्टी	१५,५८६,५१०।५६	१०,९१५,१७६।०७
१८. अन्य	६६,९५८,५४०।५५	८४,४६१,४८८।५३
क. सरसफाई ज्याला तथा खर्च	१८,७८२,७७६।२०	१५,९९३,६८४।०१
ख. इन्धन	१६,७९५,८०५।५३	१५,५४६,७१२।६८
ग. नविकरण	१,७१३,२५०।३०	२,३२२,४६८।८४
घ. कार्यालय खर्च	१३,०९७,७५२।६०	१२,८७४,६७८।०९
ङ. कार्यालय मिटिङ तथा समिक्षा	५६७,२१४।४७	९१२,४२९।४५
च. रिबेट खर्च	२,११४,२८२।०९	२३,८८६,९४०।५९
छ. रेनकोट र भोला खर्च	१,०४२,०००।००	१,०९४,०००।००
ज. बैंक दिवस खर्च	४३४,४४०।००	७४४,९५७।००
झ. संस्थागत सामाजिक उत्तरदायित्व खर्च	१,०८६,५७०।२३	५,५४०,६५३।८०
ञ. बैंक खर्च तथा सेवा शुल्क	९,९६५,०००।००	५,२२३,३३४।००
ट. परिक्षा शुल्क	२९५,६०३।००	—
ठ. परामर्श सेवा शुल्क	६७०,१४४।१३	—
ड. संयुक्त मर्जर समिति खर्च	३९३,७०२।००	—
ढ. अन्य	—	३२१,६३०।०७
जम्मा	२०२,७१४,४२९।९०	१८३,४२०,५३६।५१



अनुसूची ४.१९

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
सम्भावित नोकसानी व्यवस्था
२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. कर्जा नोकसानी व्यवस्थामा भएको वृद्धि	३५०,२७६,७१७।८८	२३७,३९९,९६५।३४
२. लगानी नोकसानी व्यवस्थामा भएको वृद्धि	-	-
३. गैर बैकिङ्ग सम्पत्ति नोकसानी व्यवस्था	-	-
४. अन्य सम्पत्तिमा गरिएको व्यवस्था	-	-
जम्मा	३५०,२७६,७१७।८८	२३७,३९९,९६५।३४

अनुसूची ४.२०

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
गैर सञ्चालन आम्दानी/नोकसान
२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. लगानी बिक्रीबाट आम्दानी/(नोकसान)	-	-
२. सम्पत्ति बिक्रीबाट आम्दानी/(नोकसान)	-	-
३. लाभांश	-	-
४. अन्य	-	-
खूद गैर सञ्चालन आम्दानी/(नोकसान)	-	-

अनुसूची ४.२१

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
सम्भावित नोकसानी व्यवस्थाबाट फिर्ता
२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. कर्जा नोकसानी व्यवस्थाबाट फिर्ता	३५५,६४०,३७५।६७	३८८,०८४,११४।२४
२. गैर बैकिङ्ग सम्पत्ति नोकसानी व्यवस्थाबाट फिर्ता	-	-
३. लगानी व्यवस्थाबाट फिर्ता	-	-
४. अन्य सम्पत्तिको व्यवस्थाबाट फिर्ता	-	-
जम्मा	३५५,६४०,३७५।६७	३८८,०८४,११४।२४

ने.रा.बैं.निर्देशन अनुसूची ४.२२

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
असामान्य कारोबारहरूबाट भएको आम्दानी र खर्च
२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
१. अपलेखन भएको कर्जाको असुली	१६३,१७८।००	१८५,१७७।००
२. स्वेच्छिक अवकाश खर्च	-	-
३. असुली हुन नसक्ने कर्जाको अपलेखन (४.२२क)	-	-
४. अन्य खर्च/आम्दानी	(२०८,८२८।००)	-
५. अपलेखन भएको कर्जाको ब्याज असुली तथा हर्जाना असुली	१३९,४१९।००	४४३,४०६।४०
जम्मा	९३,७६९।००	६२८,५८३।४०

अनुसूची ४.२२(क)

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
अपलेखित कर्जाको विवरण
२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको

क्र.सं.	कर्जा प्रकार	अपलेखन गरिएको रकम	धितोको प्रकार तथा रकम	धितो मूल्यांकनको आधार	कर्जा स्वीकृत गर्ने अधिकारी/तह	ऋण असुलीका लागि भए गरेको प्रयास	कैफियत
१	चालु पुँजी कर्जा	-					
२	परियोजना कर्जा	-					
३	स्थिर पुँजी कर्जा	-					
४	व्यक्तिगत कर्जा	-					
५	अन्य कर्जा (लघुवित्त)						
	कुल कर्जा	-					

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
अपलेखित कर्जाको विवरण
२०७८ श्रावण १ देखि २०७९ आषाढ ३२ सम्मको

क्र.सं.	विवरण	अपलेखन			असुली			यस वर्षसम्ममा असुल गर्न बाँकी
		गत वर्ष सम्मको	यस वर्ष थप	हालसम्मको	गत वर्ष सम्मको	यस वर्ष थप	हालसम्मको	
१	साँवा	३,१६०,३०८।००	-	३,१६०,३०८।००	५३०,७८०।००	१६३,१७८।००	६९३,९५८।००	२,४६६,३५०।००
२	ब्याज	४,४६९,१८०।००	-	४,४६९,१८०।००	१,००५,७७०।००	१२२,५१२।००	१,१२८,२८२।००	३,३३२,८९८।००
३	हर्जाना ब्याज	६३७,३८७।००	-	६३७,३८७।००	१२९,३८२।४०	१६,९०७।००	१४६,२८९।४०	४९९,०९७।६०
	जम्मा	८,२६६,८७५।००	-	८,२६६,८७५।००	१,६६५,९३२।४०	३०२,५९७।००	१,९६६,५२९।४०	६,२९०,३४५।६०



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

संचालक, कार्यकारी प्रमुख, संस्थापक, कर्मचारी शेयरहोल्डरहरूलाई गएको कर्जा सापट विवरण
२०७९ आषाढ मसान्त

प्रवाहित कर्जा सापटको कुल रकममध्ये सञ्चालक, कार्यकारी प्रमुख, संस्थापक, कर्मचारी, शेयरधनीहरू र निजहरूको परिवारका सदस्य वा त्यस्ता व्यक्ति जमानी बसेको वा म्यानेजिङ एजेन्ट भएको कम्पनीलाई नै संस्था वा कम्पनीलाई गएको रकमको विवरण देहाय बमोजिम छ ।

संस्थापक/सञ्चालक/कार्यकारी प्रमुखको नाम	गत वर्षसम्मको बाँकी		यस वर्ष असुली		यस वर्ष थप कर्जा	यस वर्ष आषाढ मसान्तसम्म बाँकी	
	साँवा	ब्याज	साँवा	ब्याज		साँवा	ब्याज
(क) सञ्चालक	-	-	-	-	-	-	-
१.....	-	-	-	-	-	-	-
२.....	-	-	-	-	-	-	-
(ख) कार्यकारी प्रमुख	-	-	-	-	-	-	-
१.....							
२.....							
(ग) संस्थापक	-	-	-	-	-	-	-
१.....	-	-	-	-	-	-	-
२.....	-	-	-	-	-	-	-
(घ) कर्मचारी	-	-	-	-	-	-	-
१.							
२.							
(ङ) शेयरधनीहरू	-	-	-	-	-	-	-
१.....	-	-	-	-	-	-	-
२.....	-	-	-	-	-	-	-
जम्मा	-	-	-	-	-	-	-

डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
 पुँजीकोष तालिका
 २०७९ आषाढ मसान्त

विवरण	आषाढ २०७९ रू.	आषाढ २०७८ रू.
(क) प्राथमिक पुँजी	२,५२३,०८२,०१३।५६	२,१९३,३४९,७५२।२८
१) चुक्ता पुँजी (साधारण शेयर)	१,३८७,४९८,३३२।८३	१,१५६,२४८,६१०।६९
२) प्रस्तावित बोनस शेयर	१३८,७४९,८३३	२३१,२४९,७२२।१४
३) शेयर प्रिमियम	—	—
४) फिर्ता नहुने अग्राधिकार शेयर	—	—
५) साधारण जगेडा कोष	६२०,९३६,५८६।६६	५१३,१७५,१४२।२९
६) सञ्चित नाफा/नोक्सान	३७५,८९७,२६१।०७	२९२,६७६,२७७।१६
७) बासलातमा देखाईएको चालु आ.व को नाफा नोक्सान हिसाबको रकम	—	—
८) पुँजी फिर्ता जगेडा कोष	—	—
९) पुँजी समायोजन कोष	—	—
१०) कल्स इन एडभान्स	—	—
११) अन्य स्वतन्त्र कोषहरू	२८,५३४,६९३।४८	२८,४२२,७९१।०९
घटाउने:		
— ख्याती (Goodwill) वापतको रकम	—	—
— स्थगन कर सम्पत्ति	२८,५३४,६९३।४८	२८,४२२,७९१।०९
— सीमाभन्दा बढी शेयर, सुरक्षणपत्रमा लगानी गरिएको रकम	—	—
— वित्तीय स्वार्थ रहेको कम्पनीको धितोपत्रमा लगानी गरेको रकम	—	—
— अवास्तविक सम्पत्ति (Fictitious Assets)	—	—
— यस बैंकको निर्देशन पालना नगरी स्व: प्रयोजनका लागि घरजग्गा खरिद गरेको रकम	—	—
— प्रचलित ऐन तथा कानूनले प्रतिबन्ध गरेको व्यक्ति तथा समुहहरूलाई प्रदान गरेको कर्जा तथा सुविधाहरू	—	—
(ख) पुरक पुँजी	५६,२६२,७२५।१०	३९,६६३,४२५।३१
१) असल कर्जाको लागि गरिएको कर्जा नोक्सानी व्यवस्था	५६,२६२,७२५।१०	३९,६६३,४२५।३१
२) अतिरिक्त कर्जा नोक्सानी व्यवस्था	—	—
३) हाइब्रिड पुँजी उपकरणहरू	—	—
४) सुरक्षण नराखिएको सहायक आवधिक ऋण	—	—
५) सम्पत्ति पुनर्मूल्याङ्कन कोष	—	—
६) लगानी समायोजन कोष	—	—
(ग) जम्मा पुँजीकोष (क+ख)	२,५७९,३४४,७३८।६६	२,२३३,०१३,१७७।५९
(घ) जोखिम भारित सम्पत्तिको आधारमा कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष		
पुँजीकोष (८ प्रतिशत)	१३।५१	१३।४२
प्राथमिक पुँजी (अधिक/न्यून) (४ प्रतिशतले)	१३।२२	१३।१८
पुँजीकोष (अधिक/न्यून) (८ प्रतिशतले)	५।५१	५।४२
प्राथमिक पुँजी (अधिक/न्यून) (४ प्रतिशतले)	९।२२	९।१८



अनुसूची ४.२४ (क)

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
जोखिम भारत सम्पत्ति विवरण तालिका
२०७९ आषाढ मसान्त

क) वासलात बमोजिमको सम्पत्ति (On-Balance sheet Assets)	भार		आषाढ २०७९ रू.		आषाढ २०७८ रू.	
	रकम	जोखिम भारत सम्पत्ति	रकम	जोखिम भारत सम्पत्ति	रकम	जोखिम भारत सम्पत्ति
नगद मौज्जात	-	-	९,९२०,७१६।७०	-	६,१५०,९७६।७५	-
सुन (विनिमययोग्य)	-	-	-	-	-	-
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	-	-	-	-	-	-
नेपाल सरकारको सुरक्षणमा गरिएको लगानी	-	-	-	-	-	-
नेपाल राष्ट्र बैंक ऋणपत्रमा गरिएको लगानी	-	-	-	-	-	-
आफ्नै मुद्दती रसिदको धितोमा पूर्ण सुरक्षित हुने गरी प्रदान गरिएको मुद्दती रसिद धितो कर्जा	-	-	-	-	-	-
सरकारी ऋणपत्रको धितोमा पूर्ण सुरक्षित हुने गरी प्रदान गरिएको कर्जा	-	-	-	-	-	-
सरकारी सुरक्षणपत्रको पाउनुपर्ने ब्याज रकम (Accrued Interest)	-	-	-	-	-	-
बैंक /वित्तीय संस्थाहरूमा रहेको मौज्जात/मुद्दती रसिदको दावी (Claims)	२०।००	५४३,०८८,२२७।३०	१०८,६१७,६४५।४६	२९०,२९८,७५५।४३	५८,०५९,७५५।०९	
मागेको बखत प्राप्त हुने रकम (Money at Call)	२०।००	१५०,९२७,४४०।६६	३०,१८५,४८८।१३	१,२३५,०२०,२८८।२१	२४७,००४,०५७।६४	
अन्तर बैंक/सापटी						
शेयर, डिबन्ड एवं बण्डमा भएको लगानी						
अन्य लगानीहरू	१००।००	२,०१०,०००।००	२,०१०,०००।००	२,०१०,०००।००	२,०१०,०००।००	
कर्जा, सापट (कुल)	१००।००	१८,०२७,५५१,७४४।२७	१८,०२७,५५१,७४४।२७	१५,३५०,३१५,८४२।६३	१५,३५०,३१५,८४२।६३	
स्थिर सम्पत्तिहरू	१००।००	६१,७००,४५३।९६	६१,७००,४५३।९६	६१,७७४,४००।६७	६६,१७५,४००।६७	
अन्य सबै सम्पत्तिहरू	१००।००	४५१,९६२,१०७।६५	४५१,९६२,१०७।६५	५७६,२८५,३५२।६७	५७६,२८५,३५२।६७	
पाउनुपर्ने खुद अन्य ब्याज रकम (कुल पाउनुपर्ने ब्याज-सरकारी ऋणपत्रको ब्याज-ब्याज मुल्लकी)	१००।००	-	-	-	-	
(क) जम्मा		१९,२४७,१६०,६९०।५४	१८,६८२,०२७,४३९।४७	१६,२६९,८५६,६१६।३६	१६,२६९,८५६,६१६।३६	
ख) वासलात बाहिरको कारोबार (Off-Balance sheet Items)						
अन्य जमानत	१००।००	-	-	-	-	
अपरिवर्त्य कर्जा प्रतिबद्धता	१००।००	-	-	-	-	
आयकर वापत सम्भावित दायित्व	१००।००	२४,०९२,७०४।५२	२४,०९२,७०४।५२	२४,०९२,७०४।५२	२४,०९२,७०४।५२	
Acceptance सहित सबै प्रकारका सम्भावित दायित्वहरू	१००।००	-	-	-	-	
भुत्तानीको लागि दावी परेको जमानत	२००।००	-	-	-	-	
संस्थाउपर दावी परेको तर संस्थाले दायित्व स्वीकार नगरेको दायित्वहरू	२००।००	-	-	-	-	
(ख) जम्मा		२४,०९२,७०४।५२	२४,०९२,७०४।५२	२४,०९२,७०४।५२	२४,०९२,७०४।५२	
सञ्चालन जोखिम (क + ख)	२।००	१९,२७१,२५३,३९५।०६	३८५,४२५,०६७।९०	१९,३५९,५६१।९९	३५०,४०६,९८६।४३	
कुल जोखिम भारत सम्पत्ति		३८,५४२,५०६,७९०।१२	१९,०९१,५४५,२११।८९	३५,३६४,५६८,३२१।७२	१६,६४४,५६८,३२१।७२	

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

प्रमुख सूचकांक

कम्तीमा विगत ५ वर्षको परिचयकहरू

विवरण	सूचकांक	आ.व.०७४।७५	आ.व.०७५।७६	आ.व.०७६।७७	आ.व.०७७।७८	आ.व.०७८।७९
१. खुद नाफा/कुल आम्दानी प्रतिशत	प्रतिशत	१६।८०	१८।८३	८।२७	२५।६४	१६।४९
२. प्रति शेयर आम्दानी	रु.	२९।२९	४२।१६	२४।९१	५१।२२	३२।९१
३. प्रति शेयर बजार मूल्य	रु.	७५०।००	७२०।००	८६६।००	८६६।००	९४०।००
४. मूल्य आम्दानी अनुपात (PE Ratio)	अनुपात	२५।६१	१७।१३	३४।७७	१६।९१	२८।५६
५. शेयर पुँजीमा लाभांश (बोनस सहित)	प्रतिशत	१०।००	३०।००	१५।००	२०।००	१०।००
६. शेयर पुँजीमा नगद लाभांश भुक्तानी	प्रतिशत	१०।००	१५।००	५।००	१।०५	११।०५
७. ब्याज आम्दानी/कर्जा तथा सापट	प्रतिशत	१७।२६	१६।९२	१७।८४	१५।९०	१५।१३
८. कर्मचारी खर्च/कुल सञ्चालन खर्च	प्रतिशत	२६।५०	१८।००	१४।३९	२५।६६	२२।२०
९. कुल निक्षेप तथा सापटीमा ब्याज खर्च	प्रतिशत	९।१२	९।७६	९।७४	६।१६	७।८४
१०. सटही घटबट आम्दानी/कुल आम्दानी	प्रतिशत	-	-	-	-	-
११. कर्मचारी बोनस/कुल कर्मचारी खर्च	प्रतिशत	१२।५८	२३।५८	११।०३	२७।०७	१६।३०
१२. खुद नाफा/कर्जा सापट	प्रतिशत	२।९२	३।५८	२।५२	४।६७	२।८०
१३. खुद नाफा/कुल सम्पत्ति	अनुपात	२।६४	३।३९	२।१४	४।०९	२।६१
१४. कुल कर्जा/निक्षेप	प्रतिशत	३२१।७०	३०९।४८	२३१।३२	२३२।८९	२२४।७७
१५. कुल सञ्चालन खर्च/कुल सम्पत्ति	प्रतिशत	११।५०	१२।६४	२२।३३	९।४०	११।६१
१६. जोखिम भारित सम्पत्तिमा पुँजीकोषको पर्याप्तता	प्रतिशत	१३।९१	११।१५	१२।८१	१३।४२	१३।५१
(क) प्राथमिक पुँजी प्रतिशत	प्रतिशत	१२।९५	१०।६७	१२।५६	१३।१८	१३।२२
(ख) पूरक पुँजी प्रतिशत	प्रतिशत	०।९६	०।४७	०।२४	०।२४	०।२९
(ग) कुल पुँजी कोष प्रतिशत	प्रतिशत	१३।९१	११।१४	१२।८०	१३।४२	१३।५१
१७. तरलता (Liquidity)	अनुपात	८।५३	३।७०	१५।३२	१०।६९	४।४२
१८. निष्कृत्य कर्जा/कुल कर्जा प्रतिशत	प्रतिशत	०।७८	०।९१	२।५१	०।९२	१।०३
१९. ब्याजदर अन्तर (Weighted Average Interest rate Spread)	प्रतिशत	८।१४	७।१६	८।१०	९।७४	७।२९
२०. बुक नेटवर्थ	रु.	१,२०६,२६५,५४४	१,६८४,४८२,६४१	१,८९८,७०१,६१७	२,४४३,३५६,१९८	२,९०३,६६७,२५९
२१. कुल शेयर	संख्या	७,७३४,१०४	१०,०५४,३३६	११,५६२,४८६	१३,८७४,९८३	१५,२६२,४८२
२२. कुल कर्मचारी	संख्या	४३१।००	५७१।००	५६२।००	५६२।००	५६२।००
२३. अन्य						





डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

आ.व. २०७८/०७९

प्रमुख लेखा नीतिहरू

१. सामान्य जानकारी :

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड तत्कालीन विकास बैंक ऐन, २०५२ अन्तर्गत मिति २०५८ आषाढ १९ मा ने.रा.बैंकबाट इजाजतपत्र प्राप्त गरी मिति २०५८ श्रावण १ देखि वित्तीय कारोबार शुरू गरेको हो । यस वित्तीय संस्था “बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३” र “कम्पनी ऐन, २०६३” बमोजिम सीमित दायित्व भएको राष्ट्रियस्तरको “घ” वर्गको लघुवित्त वित्तीय संस्था हो । यस संस्थाका संस्थापकहरूमा डिप्रोक्स नेपाल, नबिल बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, वातावरण तथा कृषि नीति अनुसन्धान प्रचार एवं विकास केन्द्र तथा लब्ध प्रतिष्ठित व्यक्तिहरू रहेका छन । यस लघुवित्त वित्तीय संस्थाले न्यून आय भएका वा विपन्न वर्गका लक्षित ग्राहक सदस्यहरूलाई ७१ जिल्लाहरूमा १४९ वटा शाखा कार्यलयहरू मार्फत लघुकर्जा प्रवाह गर्दै आएको छ । यस लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी रु. २,०००,०००,०००/- (दुई अर्ब) रहेको छ भने जारी तथा चुक्ता पुँजी रु. १,३८७,४९८,३३२/८३ रहेको छ । यस वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय भरतपुर, चितवनमा रहेको छ ।

यस लघुवित्त वित्तीय संस्थाको संलग्न वित्तीय विवरणहरू प्रकाशन/जारी गर्नका लागि मिति २०७९/०९/२५ मा बसेको सञ्चालक समितिको बैठक नं ३२५ बाट पारित गरिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित लेखामान अनुरूप यथार्थ र उचित चित्रण गर्ने वित्तीय विवरणहरू तयार एवं प्रस्तुत गर्ने जिम्मेवारी व्यवस्थापनमा रहेको छ ।

२. मुख्य लेखा नीतिहरूको सारांश:

वित्तीय विवरणहरू तयार गर्दा अवलम्बन गरिएका मुख्य लेखा नीतिहरू तपशिल बमोजिम रहेको छ । उक्त नीतिहरू अन्यथा उल्लेख गरिएकोमा बाहेक निरन्तर रूपमा पालना गरिएको छ । यस वित्तीय विवरण नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नेपाल राष्ट्र बैंकले निर्धारण गरेको ढाँचामा तयार गरिएको छ । यस लघुवित्त वित्तीय संस्थाले नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिमको ढाँचामा तथा कम्पनी ऐन बमोजिमको छुट्टै वित्तीय विवरण तयार गरी पेश गरेको छ ।

३. वित्तीय विवरणहरू तयारको आधार:

- यस वित्तीय विवरणहरू बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप तयार पारिएको छ ।
- यस वित्तीय विवरणहरूलाई संस्थाको अविच्छिन्न निरन्तरताको आधारमा तयार गरिएको हो ।
- यस वित्तीय विवरणहरू शुरूमा लागेको लागतको आधारमा तयार गरिएको छ ।
- यस वित्तीय विवरणहरू अन्यथा उल्लेख गरिएको अवस्थामा बाहेक प्रोदभावी लेखाङ्कनको आधारमा तयार गरिएको छ ।
- यस वित्तीय विवरणहरूको सबै ढाँचाहरू नेपाल राष्ट्र बैंकको निर्देशनले तोके बमोजिम रहेको छ ।

४. स्थिर सम्पत्ति :

(क) वित्तीय संस्थाको स्थिर सम्पत्तिहरूलाई ऐतिहासिक लागत अवधारणाको आधारमा सम्पत्ति खरिदसंग सम्बद्ध अन्य खर्चहरू समेत सोही स्थिर सम्पत्तिमा समावेश गरी पुँजीकरण गर्ने गरिएको छ ।

(ख) रु.४,०००/- सम्म खरिद मूल्य भएका सामानहरूलाई पुँजीकरण नगरी सोभै खर्च जनाउने नीति रहेको छ ।

स्थिर सम्पत्ति अन्तर्गत सो सम्पत्तिको परल मूल्यबाट ह्रासकट्टी घटाई बाँकी रहेको खुद रकम देखाइएको छ । सम्पत्तिको परलमूल्यमा सम्पत्तिको खरिद मूल्यको साथै सो सम्पत्ति खरिद गर्दा लागेका अन्य प्रत्यक्ष खर्चहरू पनि समावेश गर्ने नीति रहेको छ ।

स्थिर सम्पत्ति खरिद वा निर्माण पश्चात भविष्यमा हुने खर्चहरूले अम्दानी वृद्धि गर्ने भएमा सो खर्चलाई पुँजीकृत गरिन्छ । तर सो स्थिर सम्पत्तिको नियमित मर्मत संभार खर्च भने नाफा नोक्सान हिसावमा खर्च हुँदाको बखत लेखाङ्कन गर्ने नीति रहेको छ ।

५. ह्रासकट्टी:

क) स्थिर सम्पत्तिको ह्रास कट्टी सो सम्पत्तिको आयु निर्धारण गरी समदर प्रणालीबाट ह्रास कट्टी गरिएको छ । ह्रास कट्टी रकम नाफा नोक्सान हिसावमा खर्च लेख्ने गरिएको छ । सम्पत्तिहरूको वर्ग अनुसार निम्न बमोजिम सम्पत्तिहरूको आयु निर्धारण गरिएको छ:

क्र. सं.	सम्पत्तिहरूको वर्ग	सम्पत्तिहरूको आयु
१	परिवहन	८ वर्ष
२	मोटरसाइकल	६ वर्ष
३	फर्निचर र फिक्स्चर	७ वर्ष
४	सोलार	३ वर्ष
५	कम्प्युटर, कार्यालय उपकरण	५ वर्ष
६	भल्ट	१० वर्ष

कुनै सम्पत्ति बेच बिखन गर्दा हुने नाफा नोक्सानको रकमहरू नाफा नोक्सान हिसावमा लेखाङ्कन गर्ने नीति रहेको छ ।

- ख) ह्रासयोग्य सम्पत्तिको ह्रासकट्टी गर्दा सम्पत्ति खरिद गरेको मिति वा प्रयोग भएको मिति मध्ये जुन अघि हुन्छ सोही मितिदेखि ह्रासकट्टी गर्ने नीति रहेको छ ।
- ग) आयकर प्रयोजनको निमित्त आयकर ऐन २०५८ अनुसार छुट्टै ह्रासकट्टी विवरण तयार पारी कर लेखा परीक्षण गर्ने नीति लिएको छ ।
- घ) कुनै आर्थिक वर्षमा ह्रासकट्टी गरेपश्चात सम्पत्तिको किताबी मूल्य रू ४,०००/- भन्दा कम भएमा आगामी आर्थिक वर्षमा पुरै रकम ह्रास कट्टी खर्च जनाउने नीति रहेको छ ।

६. सफ्टवेयर:

सफ्टवेयर लाइसेन्स खरिद गर्दा र सफ्टवेयर विकास गर्दा लागेको रकम पुँजीकृत गरिन्छ र उक्त रकम लाई खरिद गरिएको वा विकास गरिएको मितिले पाँच वर्ष सम्मको अनुमानित उपयोगी अवधिमा अपलेखन गरिने नीति रहेको छ ।

७. आयकर व्यवस्था:

वित्तीय संस्थाले आयकर मूल्याङ्कनको लागि खुद मुनाफामा आयकर ऐन र सो ऐन अन्तर्गत बनेको नियमावली बमोजिम खर्च, आम्दानीमा आवश्यक थपघट गरी अलग्गै कर योग्य आम्दानी निर्धारण गरिएको र पछि आयकर निर्धारण हुँदा फरक भएमा सोही बखत आवश्यकता अनुसार समायोजन गर्ने नीति रहेको छ ।

८. लगानी सम्बन्धी नीति:

वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको लगानी सम्बन्धी निर्देशन बमोजिम लगानी मूल्याङ्कन गर्ने नीति रहेको छ ।

९. गैर बैकिङ्ग सम्पत्तिको लेखाङ्कन नीति:

वित्तीय संस्थाले धितो सकार गर्न अधिल्लो दिनसम्मको सम्पूर्ण लेना रकम र धितोको बजार मूल्य मध्ये जुन कम हुन्छ सोही मूल्यमा मूल्याङ्कन गर्ने र यदि धितोको बजार मूल्य कर्जाको लेना रकम भन्दा कम भएमा कम भएजति रकम सोही आर्थिक वर्षमा नाफा/नोक्सान हिसावमा आम्दानी/खर्च बाँध्ने व्यवस्था रहेको र नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम यी सम्पत्तिमा गरिएको व्यवस्था रकम लाई न्यून गरी वासलातमा देखाउने नीति रहेको छ ।

१०. आम्दानी तर्फ :

ब्याज: कर्जा सापटीको ब्याज आम्दानीलाई नगद प्राप्तिको आधार (Cash Basis) मा आम्दानी जनाउने गरिएको छ । प्राप्त हुन बाँकी ब्याजमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पाँउनुपर्ने ब्याज हिसावमा देखाई उक्त रकम बराबर ब्याज मुल्लती हिसावमा (Interest Suspense Account) राखिएको छ । अन्य ब्याज तथा आम्दानीलाई आर्जनको आधार (Accrual Basis) मा आम्दानी बाँध्ने गरिएको छ ।

कमिशन: कमिशन र सेवा शुल्कको आम्दानी नगद प्राप्तिको आधारमा (Cash basis) मा आम्दानी जनाउने गरिएको छ ।

११. खर्च तर्फ:

क) प्रोदभावी आधार (Accrual Basis) आधारमा सम्पूर्ण नगद भुक्तानी भएको खर्च र भुक्तानी दिन बाँकी खर्चलाई लेखाङ्कन गर्ने व्यवस्था गरिएको छ ।

ख) सबै निक्षेपहरूमा तिर्नु पर्ने ब्याजलाई खर्च लेखी बचतमा जम्मा गर्ने गरिएको छ ।

१२. कर्जा नोक्सानी व्यवस्था र कर्जा अपलेखन:

कर्जा नोक्सानी व्यवस्था: कर्जा तथा सापटतर्फ वर्षान्तमा असुलगर्न बाँकी कुल कर्जा तथा सापटमा नेपाल राष्ट्र बैंकको निर्देशनको कर्जा तथा सापटको वर्गीकरण नीति २.२ बमोजिम जति महिनाले भाखा नाघेको हो, सोही अनुसार असल, सुक्ष्म निगरानी, कमसल, शंकास्पद र खराबमा वर्गीकरण गर्ने गरिएको छ ।



कर्जा अपलेखन: असुल हुन नसक्ने कर्जाहरूको यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही त्यस्ता कर्जाहरू जोखिम व्यावस्थापन समितिको सिफारिसमा सञ्चालक समितिबाट स्वीकृत गराई अपलेखन गर्ने नीति रहेको छ ।

१३. कर्जाको साँवा तथा ब्याज असुल गर्ने व्यवस्था:

वित्तीय संस्थाले सम्बन्धित ऋणीबाट रकम असुल उपर गर्दा त्यस्तो असुल रकम मध्येबाट सर्वप्रथम असुल उपर गर्नुपर्ने ब्याज रकम सम्पूर्ण रूपमा असुल उपर गर्ने र बाँकी रकम साँवामा आवश्यक हिसाव मिलान गर्ने गरिएको छ ।

१४. कर्जा नोक्सानी व्यवस्था:

संस्थाको कर्जा तथा सापटीमा निहित जोखिमलाई न्यून गर्न आवश्यक रकमको व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशिकाको आधारमा कर्जा तथा सापटलाई वर्गीकरण गरी १ देखि १०० प्रतिशत सम्म कर्जा नोक्सानी व्यवस्था गरिएको छ । विमित कर्जाको हकमा नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम आवश्यक व्यवस्थाको पच्चिस प्रतिशतमात्र व्यवस्था गर्ने नीति रहेको छ ।

१५. बोनस व्यवस्थापन:

बोनस ऐन २०३१ अनुसार सम्पूर्ण कारोबार समावेश पछिको तर आयकर व्यवस्था पूर्वको खुद नाफाको १० प्रतिशतको दर बमोजिम हुन आउने रकमलाई कर्मचारी बोनस व्यवस्था गर्ने नीति लिईएको छ ।

१६. साधारण जगेडा कोष:

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ दफा ४४(१) अनुसार आयकर पछाडिको खुद मुनाफाको २० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा सारिएको छ । साथै, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम २० प्रतिशत भन्दा बढी लाभांश घोषणा गरेको खण्डमा बढी रकमको ५० प्रतिशतले हुने रकम पनि साधारण जगेडा कोषमा सारिएको छ ।

१७. कर्मचारी बिदा तथा उपदान:

कर्मचारी बिदा बापतको व्यवस्था गर्दा वर्षान्तमा संचित रहेको कर्मचारीको बिदा दिन गन्ति बमोजिम गणना गरी कर्मचारी खर्च अन्तर्गत प्रोदभावी आधारमा खर्च लेखांकन गरिएको छ ।

संस्थाको कर्मचारी विनियमावली संशोधन तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी रहेको र नयाँ श्रम ऐन २०७४, मिति २०७४ भाद्र १९ गते देखि लागु भइसकेको परिप्रेक्ष्यमा कर्मचारीहरूको उपदान बापतको व्यवस्था नयाँ श्रम ऐन, २०७४ बमोजिम निश्चित योगदान योजना (Defined Contribution Plan) हुने भएता पनि कर्मचारीहरूको उपदान बापतको व्यवस्था कर्मचारी सेवा विनियमावली बमोजिम गर्ने नीति रहेको छ । उपदान बापतको रकम नागरिक लगानी कोषले संचालन गरेको स्वीकृत अवकाश कोषमा जम्मा गर्ने गरिएको छ ।

१८. मसलन्द मौज्जात:

संस्थाले खरिद गरेको सबै किसिमका मसलन्द तथा छुपाई सामग्रीहरू मध्ये बाँकी रहेको मौज्जातलाई FIFO METHOD बाट मूल्याङ्कन गरी अन्य चालु सम्पत्तिमा देखाउने गरिएको छ ।

१९. स्थगन कर (Deferred Tax):

स्थगन कर सम्पत्ति तथा दायित्वलाई वित्तीय विवरणमा लेखांकित रकम बीचको अस्थायी फरकमा लागु आयकर दरबाट हिसाव गरी खुद स्थगन कर गणना गर्ने गरिएको छ ।

अस्थायी फरक उपभोग गर्न सकिने गरी भविष्यमा उपलब्ध हुन सक्ने संभावनाको आधारमा स्थगन करलाई सम्पत्तिमा लेखा राख्ने गरिएको छ ।

स्थगन कर सम्पत्ति हिसावमा रहेको रकम बराबर स्थगन कर जगेडाकोष खडा गरिएको छ ।

२०. सम्भावित दायित्वहरू:

आकस्मिक प्रकृतिको कुनै दायित्वहरू प्रकट हुने निश्चय भएमा सो बापत नाफा नोक्सान हिसाब खातामा व्यवस्था गर्ने नीति रहेको छ । तर भविष्यमा दायित्व सिर्जना हुने सम्भावना कम रहेको अवस्थामा उक्त सम्भावित दायित्वहरू अनुसुची १३ अन्तर्गत प्रस्तुत गरिएको छ ।

२१. प्रस्तावित नगद लाभांश तथा बोनस शेयर बापतको रकम:

प्रस्तावित नगद लाभांश तथा बोनस शेयर बापतको रकम नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लेखांकन गर्ने नीति रहेको छ ।

अनुसूची ४.२७

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

लेखा सम्बन्धी टिप्पणीहरू

आ.व. २०७८/०७९

१. यस आर्थिक वर्षमा कर्जा प्रवाह, असुली र अपलेखन गरिएको साँवाको विवरण निम्नअनुसार छ ।

(रु. हजारमा)

गत वर्षको बाँकी कर्जा	१५,३५०,३१७
कर्जा प्रवाह	१६,८२८,८३५
कर्जा असुली	१४,१५१,६००
जम्मा कर्जा बाँकी	१८,०२७,५५२
कर्जा अपलेखन	—
मिनाहा गरिएको हर्जना ब्याज	२,११४

२. निक्षेप दायित्व अन्तर्गत प्रत्येक शीर्षकमा वर्ष भरिमा परिवर्तन भएको रकमको सक्षिप्त विवरण

(रु. हजारमा)

विवरण	गत वर्ष	यस वर्ष	परिवर्तन
बचत निक्षेप	६,५४०,५७३	७,९७०,१७९	१,४२९,६०६
जम्मा	६,५४०,५७३	७,९७०,१७९	१,४२९,६०६

३. निक्षेप र कर्जा भारत औषत खुद ब्याजदर अन्तर (Weighted Average Interest Rate Spread) ५.५१ (९.५१ मा प्रसाशनिक खर्च ४ प्रतिशत कटाई) प्रतिशत रहेको छ ।

४. यस आ. व. मा कुनै पनि अपलेखन हुन बाँकी खर्च रहेको छैन ।

५. वित्तीय संस्थाको वासलात भित्रको बाहिरको कारोबार कुनै व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनी तथा एक क्षेत्रमा अधिकेन्द्रित भएको छैन ।

६. तरलता सम्बन्धी जोखिम न्यूनीकरण गर्न वित्तीय संस्थाले आफ्नो दायित्व तथा सम्पत्तिलाई भुक्तानी अवधि (Maturity Period) को आधारमा विभिन्न समय अन्तरालमा वर्गीकरण गर्नु पर्ने सम्बन्धमा यस नेपाल राष्ट्र बैंकले दिएको निर्देशन तथा सो द्वारा विभिन्न समयमा जारी गरिएको परिपत्र अनुरूप सम्पत्ति र दायित्वको वर्गीकरण गरिएको छ ।

७. वित्तीय संस्थाले आफ्नो सम्पत्ति धितो राखी ऋण लिएको छैन ।

८. वित्तीय संस्थाको हालसम्म गैर वैकिङ्ग सम्पत्ति रहेको छैन ।

९. यस आ. व. मा वित्तीय संस्थाबाट लिजहोल्ड सम्पत्तिमा लगानी भएको छैन ।

१०. यस आ. व. मा संस्थापक शेयरको खरीद बिक्री निम्न बमोजिम भएको छ ।

क्र.सं.	बिक्री गर्नेको नाम	बिक्री कित्ता संख्या	खरिद गर्नेको नाम	खरिद कित्ता संख्या
१	विष्णुप्रसाद पाठक	३५,०००	नागरिक लगानी कोष	३५,०००

११. यस आ.व.मा सम्भावित नोक्सानी व्यवस्था तथा व्यवस्थाबाट फिर्ता असल कर्जामा गरिएको नोक्सानी व्यवस्था र व्यवस्थाबाट फिर्तालाई आय तथा खर्चमा समावेश गरिएको छ ।

१२. ग्राहक संरक्षण कोष (Client Protection Fund) अन्तर्गत गत आ.व.मा नाफा नोक्सान हिसाबमा खर्च लेखि कोषबाट फिर्ता लिनै व्यवस्था रहेकोमा यस आ.व. देखी नाफा नोक्सान हिसाबमा खर्च नलेखि सिधै कोषबाट खर्च गर्ने व्यवस्था रहेको छ । साथै, ने.रा.बैंकबाट विभिन्न समयमा जारी भएको निर्देशन तथा सूचना अनुसार तपशिल बमोजिम व्यवस्था गरिएको छ ।



तपशिल

क्र.सं	विवरण	रकम रू.
१	गत आ.व.को मौज्जात	१७५,९२४,९०६/२५
२	यस वर्ष भएको खर्च	२५,२९५,५५२/९७
२.१	सदस्यको श्रीमान मृत्यु भएकोमा सहयोग	६,३७९,४८२/३९
२.२	सदस्य मृत्युमा सहयोग	१,१५२,६०९/९३
२.३	काजक्रिया गर्न दिएको सहयोग	१,७४६,०००/-
२.४	सदस्य तालिम तथा गोष्ठी	२,१६७,०३०/४६
२.५	शाखाबाट सुत्केरी राहत	८,२५५,०००/-
२.६	अन्य राहत	५,५९५,४३०/१९
३	स्रोत नखुलेको सदस्यसंग सम्बन्धित रकम रकमान्तर (थप)	४१३,४४४/९०
४	यस आ.व.मा खुद मुनाफाबाट एक प्रतिशत थप	५,०२२,९४०/९३
५	लगानी भएको कोषमा ब्याज आम्दानी	९७,३१५/०८
६	२० प्रतिशत भन्दा बढी लाभांशको २५ प्रतिशत थप	३,६५१,३१२/८६
यस आ. व. को अन्तिम मौज्जात		१५९,८१४,३६७/०५

१३. संस्थागत सामाजिक उत्तरदायित्व कोषमा ने.रा. बैंकबाट जारी भएको निर्देशन तथा सूचना अनुसार तपशिल बमोजिम व्यवस्था गरिएको छ ।

तपशिल

क्र.सं	विवरण	रकम रू.
१	गत आ.व.को मौज्जात	९,१०४,१८९/१३
२	यस वर्ष भएको खर्च	१,०८६,५७०/२३
२.१	सामाजिक परियोजना खर्च	-
२.२	वित्तीय साक्षरता खर्च	५२३,७३०/४०
२.३	प्रत्यक्ष अनुदान खर्च	५६२,८३९/८३
२.४	दिगो विकास लक्ष्य खर्च	-
२.५	Child Day Care Centre को व्यवस्था खर्च	-
२.६	अनाथालय, बालमन्दिर र वृद्धाश्रमलाई दिइएको अनुदान खर्च	-
२.७	कोभिड १९ राहत खर्च (वास्तविक)	-
३	यस आ.व.मा खुद मुनाफाबाट एक प्रतिशत थप	५,०२२,९४०/९३
४	यस आ. व. को अन्तिम मौज्जात	१३,०४०,५५९/८३

१४. कर्मचारी दक्षता अभिवृद्धि कोषमा ने.रा.बैंकबाट जारी भएको निर्देशन तथा सूचना अनुसार तपशिल बमोजिम व्यवस्था गरिएको छ ।

तपशिल

क्र.सं	विवरण	रकम रू.
१	गत आ.व.को मौज्जात	२४,४०५,२७७/७५
२	यस वर्ष भएको खर्च	११,१३६,८१९/२७
३	गत वर्षको कुल कर्मचारी खर्चको ३ प्रतिशतले हुन आउने थप रकम	१२,५७२,०८२/-
यस आ. व. को अन्तिम मौज्जात		२५,८४०,५४०/४८

१५. कर व्यवस्था पश्चात बाँडफाँडको लागि प्राप्त मुनाफाबाट यस वर्ष रू. ५,०२२,९४०/९३ कर्मचारी कल्याण कोषमा रकम व्यवस्था गरिएको छ ।

१६. यस आ.व.सम्मा आ.व. २०७१/०७२ सम्मको संशोधित कर निर्धारण भई हिसाब राफ साफ भइसकेको छ ।

सम्भावित दायित्व:

आ. व. २०७२/०७३ को लागि मिति २०७७/०६/१४ मा संशोधन कर निर्धारणको सूचना पत्र प्राप्त भएको र पत्रमा आयकर ऐन २०५८, को दफा ९० को उप दफा ८ बमोजिम करकट्टी तर्फ रू. ५४,०४२/८० निर्धारण गरी दाखिला गर्न निर्देशन भएको छ भने, आयकर ऐन २०५८, को दफा १०२ बमोजिम आयकर तर्फ रू. १३,४५३,६४३/५६ निर्धारण गरी दाखिला गर्न निर्देशन भएकोमा आयकर तर्फको संशोधित करको २५ प्रतिशतले हुन आउने रकम रू. ३,३६३,४१०/८९ धरोटी दाखिला गरी पुनरावलोकनका लागि मिति २०७७/०७/१३ मा विभागमा दर्ता भएको छ ।

त्यस्तै यस आ.व.को अन्त्यसम्म, आ.व. २०७३/०७४ संशोधन कर निर्धारणको सूचना पत्र मिति २०७८/०३/०७ मा प्राप्त भई सोको प्रतिउत्तर मिति २०७८/०३/२० मा टुला करदाता कार्यलयमा दर्ता गरिएको र तत्पश्चात संशोधन कर निर्धारण गरी त्यस कार्यलयबाट पत्र मिति २०७८/०४/२२ मा प्राप्त भएको छ जसमा आयकर तर्फ रू. १०,६३९,०६०/९६ र अग्रिम करकट्टी तर्फ रू. १३२,५६१/५१ थप कर निर्धारण भएकोमा करकट्टी तर्फ रू. १३२,५६१/५१ दाखिला गरी आयकर तर्फ विगतको वर्ष जस्तै पुनरावलोकनका लागि विभागमा दर्ता गर्ने निर्णय भएको छ ।

१७. यस आ.व.मा निम्न अनुसार कर्जाको अपलेखन गरिएको छैन र अपलेखित कर्जाको असुली निम्नानुसार भएको छ (विस्तृत विवरण ४.२२ क मा उल्लेखित गरिएको)।

क्र.सं.	विवरण	हालसम्मको अपलेखन	यस वर्षको असुली	हालसम्मको असुली
१	साँवा	३,१६०,३०८/-	१६३,१७८/-	६९३,९५८/-
२	ब्याज	४,४६१,१८०/-	१२२,५१२/-	१,१२८,२८२/-
३	हर्जना ब्याज	६३७,३८७/-	१६,९०७/-	१४६,२८९/४०
	जम्मा	८,२५८,८७५/-	३०२,५९७/-	१,९६८,५२९/४०

१८. उपदान कोषको विवरण निम्नानुसार रहेको छ ।

क्र.सं.	विवरण	आ.व.२०७८/०७९	आ.व.२०७७/०७८
१	चालु दायित्व (अ.ल्या)	१८४,१५९,५३२/-	१४७,४९८,७४८/९४
२	चालु आ.व.को खर्च	४६,९०६,००५/६२	३८,१४९,११८/८५
३	चालु आ.व.मा भुक्तानी	८,३१५,२४५/६२	१,४८८,३३५/७९
४	एक्चुरियल आम्दानी खर्च	-	-
५	अन्तिम दायित्व	२२२,७५०,२९२/-	१८४,१५९,५३२/-

लगानीको आम्दानी योजना

विवरण	आ.व.२०७८/०७९	आ.व.२०७७/०७८
चालु मौज्जात (अ.ल्या.)	१६६,०८१,३८५/०५	१५८,१७६,७३७/४६
गत आ.व. थप लगानी रकम	१८,१०३,९०३/९२	-
जम्मा	१८४,१८५,२८८/९७	१५८,१७६,७३७/४६
१ प्रतिशत योगदान आम्दानी	१,१२६,८१३/३१	-
गत आ.व. को ब्याज आम्दानी (फरक)	२५,७५६/९७	-
चालु आ.व. को ब्याज आम्दानी	-	९,३६७,२२६/१२
जम्मा	१८५,३३७,८५९/२५	१६७,५४३,९६३/५८
चालु आ.व.मा भुक्तानी	८,३१५,२४५/६२	१,४८८,३३५/७९
अन्तिम मौज्जात	१७७,०२२,६१३/६३	१६६,०५५,६२७/७९
नागरिक लगानी कोषमा दाखिला बाँकी	४५,७२७,६७८/३७	१८,१०३,९०३/९२
नागरिक लगानी कोषमा श्रावण १०, २०७९ मा आ.व. २०७८/०७९ को दाखिला गरिएको	४५,७५३,४३५/३४	१८,१०३,९०३/९२

१९. वित्तीय संस्थाले विदेशी मुद्रा कारोबार नगरेको हुँदा सटही घटबढ समायोजन व्यवस्था रहेको छैन ।

२०. संचालक, प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापकीय कर्मचारीलाई भुक्तानी

तलब, भत्ता तथा अन्य सुविधा वापत प्रमुख कार्यकारी अधिकृतलाई रू. ५,३९४,७९९/२७ भुक्तानी गरिएको छ । साथै, प्रचलित नियम अनुसार कर्मचारी बोनस प्रदान गरिएको छ ।



व्यवस्थापकिय कर्मचारी तथा संचालक लाई भुक्तानी विवरण:

यस लघु वित्त वित्तीय संस्थाको सम्बन्धित पक्षसंग कारोबार यस प्रकार रहेको छ ।

कारोबार	जम्मा
संचालक बैठक भत्ता	१,४०१,०००/-
संचालक अन्य खर्च	२,२७०,७९८/-
व्यवस्थापन तहका कर्मचारीलाई भुक्तानी	
पारिश्रमिक	२९,२५७,८७९/८१
कर्जा सापटी	६,९१९,५३०/९१
कर्जा सापटीमा ब्याज	५९५,०६१/२४

२१. यस आ.व. मा वित्तीय संस्थाले निम्न अनुसारको स्थगन कर सम्पत्ति/दायित्व देखाएको छ ।

विवरण	किताबी आधार	कर आधार	अस्थायी फरक	करको दर	स्थगन कर सम्पत्ति (दायित्व)
स्थिर सम्पत्ति	६१,७००,४५३/९६	५३,४५८,९४७/६०	(८,२४१,५०६/३६)	३०/-	(२,४७२,४५१/९१)
विदा बापतको व्यवस्था	१०३,३४७,१५१/-	-	१०३,३४७,१५१/-	३०/-	३१,००४,१४५/३०
लगानी बापतको व्यवस्था	१०,०००/-	-	१०,०००/-	३०/-	३,०००/-
जम्मा					२८,५३४,६९३/३९
जम्मा स्थगन कर सम्पत्ति (दायित्व) यस वर्ष सम्म					२८,५३४,६९३/३९
जम्मा स्थगन कर सम्पत्ति (दायित्व) गत वर्ष सम्म					२८,४२२,७९१/-
स्थगन कर आम्दानी					१११,९०२/३९

२२. यस वर्ष, गत आ.व.को चुक्ता पुँजी रू. १,३८७,४९८,३३२/८३ को बोनस शेयर बापत १० प्रतिशतले हुने रकम रू. १३८,७४९,८३३/२८ तथा नगद लाभांश बापत ११.०५२६३२ प्रतिशत (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित) ले हुने रू. १५३,३५५,०८४/७३ वितरण गर्न आगामी साधारण सभा समक्ष प्रस्ताव गरिएको छ । नेपाल राष्ट्र बैंकबाट लाभांश वितरण गर्न अनुमति प्राप्त भई साधारण सभाबाट अनुमोदन पश्चात वितरण गरिनेछ ।

.....
युवराज बर्तेला
का.मु. मुख्य प्रबन्धक
वित्त तथा लेखा विभाग

.....
शेषरमण आचार्य
प्रमुख कार्यकारी अधिकृत

.....
दीर्घ बहादुर अर्याल
सञ्चालक

.....
बासु प्रसाद उपाध्याय
सञ्चालक

.....
श्यामकृष्ण दाहाल
स्वतन्त्र सञ्चालक

.....
गणेश कुमार के.सी.
सञ्चालक

.....
रमेश कुमार रघुवंशी
सञ्चालक

.....
रीता पौडेल
सञ्चालक

.....
दिपक खनाल
अध्यक्ष

.....
हाम्रो मिति २०७९/०९/२५
को प्रतिवेदन अनुसार

.....
सि.ए अनिला श्रेष्ठ
साम्भेदार
सुन्दर एण्ड कम्पनी
चार्टर्ड एकाउन्टेन्ट्स

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थापक /संस्थापक समूहका शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर अन्य बैंक तथा वित्तीय कर्जा संस्थामा धितो राखी कर्जा लिएको विवरण
२०७९ आषाढ मसान्त

क्र.स.	संस्थापक /संस्थापक समुह अन्तर्गत पर्ने शेयरधनीको नाम	संस्थापकको स्वामित्वमा कायम रहेको शेयर		कर्जा विवरण			कैफियत
		कुल कित्ता संख्या	कुल चुक्ता पुँजीको प्रतिशत	कर्जा लिएको अन्य बैंक/ वित्तीय संस्थाको नाम	कर्जा रकम	धितोमा रहेको शेयर कित्ता संख्या	



Deprosc Laghubitta Bittiya Sanstha Limited
Comparison of Unaudited Financial Statement as of FY 2078 / 079

Rs ,000

S.No.	Particulars	As per Unaudited Financial Statement	As per Audited Financial Statement	variance		Reasons for Variance
				In Amount	In %	
1.00	Total Capital & Liabilities (1.1 to 1.7)	19,392,366	19,264,229	(128,137.00)	(0.67)	Tax Liabilities and Provision amount shown in Net
1.10	Paid up Capital	1,156,249	1,526,248	369,999.00	24.24	Listed bonus shares
1.20	Reserve and Surplus	1,933,184	1,224,064	(709,120.00)	(57.93)	Adjustment
1.30	Debenture and Bond		-	-		
1.40	Borrowing	7,961,147	7,961,147	-	-	
1.50	Deposit (a+b)	7,970,179	7,970,179	-	-	
	a) members	7,970,179	7,970,179	-	-	
	b) Public		-	-	-	
1.60	Income Tax Liabilities		-	-	-	
1.70	Other liabilities	371,607	582,591	210,984.00	36.21	Reclassification
2.00	Total Assets (2.1to 2.7)	19,392,366	19,264,229	(128,137.00)	(0.67)	Tax Liabilities amount shown in Net
2.10	Cash and Bank Balance	683,927	553,009	(130,918.00)	(23.67)	Difference in presentation
2.20	Money of call and Short Notice	-	150,927	150,927.00	-	Difference in presentation
2.30	Investment	152,000	132,000	(20,000.00)	-	Adjustment
2.40	Loan and advances	18,344,799	17,914,630	(430,169.00)	(2.40)	Reclassification
2.50	Fixed assets	61,752	61,701	(51.00)	(0.08)	Adjustment
2.60	Non Banking assets		-	-		
2.70	Other assets	149,888	451,962	302,074.00	66.84	Reclassification
3.00	Profit & Loss account			-		
3.10	Interest Income	2,571,920	2,523,453	(48,467.00)	(1.92)	Adjustment
3.20	Interest Expenditure	1,186,601	1,186,612	11.00	-	Adjustment
A	Net Interest Income (3.1-3.2)	1,385,319	1,336,841	(48,478.00)	(3.63)	
3.30	Fees, Commission and Discount		-	-	-	
3.40	Other Operating Income	216,197	166,104	(50,093.00)	(30.16)	Service charge adjusted
3.50	Foreign Exchange Gain ÷Loss (Net)			-		
B	Total Operating Income (A+3.3+3.4+3.5)	1,601,516	1,502,945	(98,571.00)	(6.56)	
3.60	Staff Expenses	587,543	496,475	(91,068.00)	(18.34)	Reclassification and Adjustment
3.70	Other Operating Expenditure	202,105	202,714	609.00	0.30	CSR expenses claimed
C.	operating Profit Before Provision (B-3.6-3.7)	811,868	803,756	(8,112.00)	(1.01)	
3.80	Provision for possible losses	(8,070)	350,277	358,347.00	102.30	Netted provision
D	Operating Profit (C - 3.8)	819,938	453,479	(366,459.00)	(80.81)	
3.90	Non operating Income /Expense (Net)		-	-		
3.10	Write Back of Provision for possible Loss		355,640	355,640.00	100.00	Netted provision
E	Profit from Regular Activities (D+3.9+3.10)	819,938	809,119	(10,819.00)	(1.34)	
3.11	Extraordinary Income /Expenses (Net)	94	94	-	-	
F	Profit Before Bonus and Taxes (E+3.11)	820,032	809,213	(10,819.00)	(1.34)	
3.12	Provision for staff Bonus		80,921	80,921.00	100.00	Reclassification
3.13	Provision for Tax	246,010	226,110	(19,900.00)	(8.80)	Income Tax Adjustment
3.14	Deferred Tax		112	112.00	100.00	Calculation of Deferred Tax
G	Net profit /Loss (F-3.12-3.13)	574,022	502,294	(71,728.00)		

Deprosc Laghubitta Bittiya Sanstha Limited
Unaudited Condensed Statement of Financial Position
As on Quarter ended 32 Ashad, 2079

Amount in '000

Assets	This Quarter Ending	Immediate Previous Year Ending
Cash and Cash Equivalent	683,927	1,531,470
Statutory Balances and Due from Nepal Rastra Bank	-	-
Placement with Bank and Financial Institutions	-	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loan and Advances to MFIs & Cooperatives	-	-
Loans and Advances to Customers	18,344,799	15,561,278
Investment Securities	152,000	2,000
Current Tax Assets	20,966	-
Investment Property	-	-
Property and Equipment	59,259	33,808
Goodwill and Intangible Assets	2,493	2,367
Deferred Tax Assets	-	-
Other Assets	128,922	61,425
Total Assets	19,392,366	17,192,348
Liabilities		
Due to Bank and Financial Institutions	-	-
Due to Nepal Rastra Bank	-	34
Derivative Financial Instruments	-	-
Deposits from Customers	7,970,179	6,540,573
Borrowings	7,961,147	7,784,028
Current Tax Liabilities	-	4,623
Provisions	-	-
Deferred Tax Liabilities	17,191	17,191
Other Liabilities	354,416	292,917
Debt Securities Issued	-	-
Subordinated Liabilities	-	-
Total Liabilities	16,302,933	14,639,366
Equity		
Share Capital	1,156,249	1,156,249
Share Premium	-	-
Retained Earning	1,007,006	590,223
Reserves	926,178	806,510
Total Equity	3,089,433	2,552,982
Total Liabilities and Equity	19,392,366	17,192,348

Deprosc Laghubitta Bittiya Sanstha Limited
Unaudited Condensed Statement of Profit or Loss
For the Quarter ended 32 Ashad, 2079

Amount in '000

Particulars	Current Year		Previous Year Corresponding	
	This Quarter Ending	Upto This Quarter (YTD)	This Quarter Ending	Upto This Quarter (YTD)
Interest Income	719,667	2,571,920	580,630	2,132,534
Interest Expense	(355,450)	(1,186,601)	(228,418)	(793,440)
Net interest income	364,217	1,385,319	352,212	1,339,094
Fee and Commission Income	55,872	213,819	33,505	198,313
Fee and Commission Expense	-	-	-	-
Net fee and Commission income	55,872	213,819	33,505	198,313
Net interest fee and commission income	420,089	1,599,138	385,717	1,537,407
Net Trading Income	-	-	-	-
Other Operating Income	1,423	2,378	16,478	16,933
Total operating income	421,512	1,601,516	402,195	1,554,340
Impairment charge/(reversal) for loans and other losses	14,839	(8,070)	(6,725)	(150,674)
Net Operating income	406,673	1,609,586	408,920	1,705,014
Operating expense		-		-
Personal Expense	(136,506)	(587,543)	(102,038)	(529,324)
Other Operating Expenses	(68,893)	(186,578)	(74,323)	(173,060)
Depreciation and Amortization	(4,407)	(15,527)	(64)	(10,915)
Operating Profit	196,867	819,938	232,495	991,715
Non operating income	117	303	584	629
Non operating expense	-	(209)	-	-
Profit before income tax	196,984	820,032	233,079	992,344
Income tax expense	59,095	246,010	117,089	339,155
Current tax	59,095	246,010	92,988	315,055
Deferred tax income/(expense)	-	-	24,101	24,101
Profit/(Loss) for the Period	137,889	574,022	115,990	653,189

**Financial Statements as per
Nepal Financial Reporting Standards for
F.Y. 2078/079**

SUNDAR & CO.
Chartered Accountants

Pulchowk (Machagaa)
Lalitpur 20/8 Gha
P.O.B. 3102 Kathmandu, Nepal

Phone # (977-1) 5421804/5429942
Fax: 977-1-5424804
Email: sundarmans@gmail.com

INDEPENDENT AUDITOR'S REPORT

TO THE SHAREHOLDERS OF DEPROSC LAGHUBITTA BITTIYA SANSTHA LIMITED

Opinion on the Financial Statements

We have audited the accompanying financial statements of DEPROSC LAGHUBITTA BITTIYA SANSTHA LIMITED ("the Laghubitta") which comprise the Statement of Financial Position as at 32 Ashadh 2079 corresponding to 16 July 2022, Statement of Profit or Loss, Statement of Other Comprehensive Income, Statement of Changes in Equity and Statement of Cash Flows for the year then ended, and a summary of significant accounting policies and other explanatory information.

In our opinion and to the best of our information and according to the explanations given to us, the financial statements referred to above present fairly, in all material respects, the financial position of the Laghubitta as of 32 Ashadh 2079 (16 July, 2022), and its financial performances, changes in equity and its cash flows for the year ended on that date in accordance with Nepal Financial Reporting Standards (NFRS).

Basis of Opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the Auditor's Responsibilities for the Audit of the Financial Statements section of our report. We are independent of the Laghubitta in accordance with the ethical requirement that are relevant to our audit of the financial statements, and we have fulfilled our other ethical responsibilities in accordance with these requirements. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide basis for our opinion.

Key Audit Matters

Key audit matters are those matters that, in our professional judgement, were of most significance in our audit of the financial statements of the current period. These matters were addressed in the context of our audit of the financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters. We have determined the matters described below to be the key audit matters to be communicated in our report:

Key Audit Matters	How our Audit addressed the Key Audit Matters
<p>Impairment of Loans and Advances to Customers</p> <p>Laghubitta's policy for the allowance for impairment of loans and advances have been based on the application of incurred loss model, and Nepal Rastra Bank regulations, as applicable. It involves significant management judgement and</p>	<p>We tested the Laghubitta's operating effectiveness of key controls to identify loss events and for determining the extent of provisioning required against non- performing loans & advances.</p> <p>The testing of control included testing of:</p> <ul style="list-style-type: none"> ✓ Controls over correct identification and classification of non – performing loans and advances on time-based criteria





<p>estimation. In addition, assessment of allowances for impairment is important as carve out provides for higher of the incurred loss model or NRB's directive. The carrying value of the loans & advances to customers can be materially misstating if management's judgement and estimation are inappropriate.</p> <p>Therefore, considering the significance of the above matter to the financial statements, we have identified this as a key audit matter</p>	<ul style="list-style-type: none">✓ Control over accurate computation and recording of provisions✓ Control over statistical model used to calculate the incurred loss in accordance with incurred loss model.✓ Control over the monitoring of loans and advances to customers with higher risk default✓ Control over the governance and approval process for provisions including ongoing reassessment by the Laghubitta's Management <p>In carrying out the substantive procedures, we selected sample of loans & advances to customers and checked the repayment schedules and tested the classification of non-performing loans based on overdue period. Assessed the Management's assumption and judgement for classification of loans & advances based on repayment pattern, documentation, assessment of control over mortgage value of loans & advances, inspection and discussion with management.</p> <p>Our Result:</p> <p>We considered the impairment charges on loans & advances to customers and interest recognition to be acceptable.</p>
<p><u>Information Technology System</u></p> <p>The Information Technology of the Laghubitta involves a large number of independent and inter-dependent IT systems that are used that to process and record a large volume of transactions in the Laghubitta's activities.</p> <p>As a result, the Laghubitta's financial accounting and reporting procedure places a significant level of reliance and rely on such IT systems.</p> <p>Appropriate IT general controls and application controls are required to ensure that such IT systems are able to process the data, as required, completely, accurately and consistently for reliable financial reporting.</p> <p>Due to the importance of the impact of the IT systems and related control</p>	<p>Our audit approach regarding Information Technology of the Laghubitta is included:</p> <ul style="list-style-type: none">✓ We conducted the detail understating and testing regarding the existing system via enquiry, re-performance and inspection to the best of our knowledge.✓ Verification of loan and advance provision based on aging on a test check basis.✓ On a sample basis, reviewed the reports generated by the system. On a test basis, we verified interest revenue and expense booking for loans and deposits using the laghubitta's System.



<p>environment on the Laghubitta's financial reporting process, we have identified testing of such IT systems and related control environment as a key audit matter.</p>	<p>Our Result: We considered the IT systems and their relevant controls to be adequate.</p>
--	---

Other Information

The Laghubitta's Management is responsible for the preparation of the other information. The other information comprises the information included in the Management report, Report of the Board of Directors and Chairman's statement but does not include the financial statement and our auditor's report thereon.

Our opinion on the financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon.

In connection with our audit of the financial statements, our responsibility is to read the other information and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained during the course of our audit or otherwise appears to be materially misstated. If, based on the work we have performed, we conclude that there is a material misstatement of this other information, we are required to report that fact. We have nothing to report in this regard.

Management's Responsibility and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of these financial statements in accordance with the Nepal Financial Reporting Standards (NFRS), and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the financial statements, the management is responsible for assessing the Laghubitta's ability to continue as a going concern, disclosing as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Laghubitta or to cease operations or has no realistic alternative but to do so.

Those charged with governance are responsible for overseeing the Laghubitta's financial reporting process.

Auditor's Responsibilities for the Audit of Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists.

Misstatements can arise from fraud or error and are considered material if, individually or in aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.





As part of an audit in accordance with NSAs, we exercise professional judgement and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide basis for our opinion. The risk of not detecting material misstatement resulting from fraud is higher than the one resulting from error, as fraud may involve collusion, forgery, intentional omission, misrepresentations, or the override of internal controls.
- Obtain an understanding of internal controls relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the internal controls.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Laghubitta's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Laghubitta to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure, and content of the financial statements, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

Report on Other Legal and Regulatory Requirements (Bank & Financial Institution Act and Company Act)

On examination of the financial statements as aforesaid, we report that:

- a) We have obtained all information and explanations asked for, which to the best of our knowledge and belief were necessary for the purpose of our examination.
- b) In our opinion, proper books of account as required by law have been kept by the Laghubitta, in so far as appears from our examination of those books of account.
- c) In our opinion, the returns received from the respective Laghubitta's branches are adequate for the audit purpose, though the statements are independently not audited.
- d) In our opinion and to the best of our information and according to the explanations given to us and from our examination of the books of account of the Laghubitta, we have not come across the cases where the Board of Directors or any member thereof or any employee of the Laghubitta has acted contrary to the provisions of the law relating



to accounts or caused loss or damage to the Laghubitta or committed any misappropriation or violated any directive of Nepal Rastra Bank,.

- e) In our opinion, the loans and advances are charged off as per the write off policy and with the approval of the authority concern.
- f) In our opinion, the business of the Laghubitta has been conducted within its authority.



Anila Shrestha, FCA, FCCA
Engagement Partner
For Sundar & Co.,
Chartered Accountants
UDIN :# 230112CA00225puRMI
Date: 28th Poush 2079





Depros Laghubitta Bittiya Sanstha Limited
Statement of Financial Position
As on 32nd Ashad 2079

Particulars	Notes	Current Year	Previous Year
Assets			
Cash and cash equivalent	4.1	703,936,385	1,531,470,020
Statutory Balances and Due from Nepal Rastra Bank	4.2	-	-
Placement with Bank and Financial Institutions	4.3	-	-
Derivative financial instruments	4.4	-	-
Other trading assets	4.5	-	-
Loan and Advances to MFIs & Cooperatives	4.6	-	-
Loans and advances to customers	4.7	18,321,512,966	15,561,278,185
Investment securities	4.8	132,000,000	2,000,000
Current Tax Assets	4.9	40,999,556	-
Investment property	4.10	-	-
Property and equipment	4.11	115,609,256	33,808,187
Goodwill and Intangible Assets	4.12	2,510,857	2,367,214
Deferred tax assets	4.13	-	-
Other assets	4.14	167,079,162	61,425,000
Total Assets		19,483,648,182	17,192,348,606
Liabilities			
Due to Bank and Financial Institutions	4.15	-	-
Due to Nepal Rastra Bank	4.16	-	33,600
Derivative Financial instruments	4.17	-	-
Deposits from customers	4.18	7,970,178,757	6,540,573,078
Borrowings	4.19	7,961,147,064	7,784,028,225
Current Tax Liabilities	4.9	-	4,622,821
Provisions	4.20	-	-
Deferred tax liabilities	4.13	27,751,807	17,191,291
Other liabilities	4.21	387,405,031	292,917,223
Debt securities issued	4.22	-	-
Subordinated Liabilities	4.23	-	-
Total liabilities		16,346,482,660	14,639,366,239
Equity			
Share Capital	4.24	1,387,498,333	1,156,248,611
Share Premium		-	-
Retained Earning		709,850,537	590,223,420
Reserves	4.25	1,039,816,651	806,510,336
Total equity attributable to equity holders		3,137,165,521	2,552,982,367
Non-controlling interests		-	-
Total equity		3,137,165,521	2,552,982,367
Total liabilities and equity		19,483,648,182	17,192,348,606
Contingent liabilities and commitment	4.26	24,092,705	24,092,705
Net assets value per share		226.10	220.80

.....
Youbaraj Bartaula
Act. Chief Manager
Finance and Accounts Department

.....
Shesh Raman Acharya
Chief Executive Officer

.....
Dirga Bahadur Aryal
Director

.....
Basu Prasad Upadhyaya
Director

.....
Shyam Krishna Dahal
Independent Director

.....
Ganesh Kumar K.C.
Director

.....
Ramesh Kumar Raghubanshi
Director

.....
Rita Paudel
Director

.....
Deepak Khanal
Chairman

As per our report of even date,

Anila Shrestha, FCA, FCCA
Partner
Sundar & Co.
Chartered Accountants

Date : 2079.09.25
Place : Kathmandu

Deprosc Laghubitta Bittiya Sanstha Limited
Statement of Profit or Loss
For the year ended 32 Ashad 2079

Particulars	Notes	Current Year	Previous Year
		NPR	NPR
Interest Income	4.27	2,565,067,455	2,132,533,940
Interest Expense	4.28	(1,192,345,779)	(793,440,492)
Net interest income		1,372,721,676	1,339,093,448
Fee and Commission Income	4.29	163,725,561	198,312,975
Fee and Commission Expense	4.30	-	-
Net fee and Commission income		163,725,561	198,312,975
Net interest fee and commission income		1,536,447,237	1,537,406,423
Net Trading Income	4.31	-	-
Other Operating Income	4.32	2,378,237	16,932,696
Total operating income		1,538,825,473	1,554,339,119
Impairment charge/(reversal) for loans and other losses	4.33	(5,363,658)	(150,674,149)
Net Operating income		1,544,189,131	1,705,013,268
Operating expense			
Personal Expense	4.34	(552,314,803)	(529,323,906)
Other Operating Expenses	4.35	(165,620,270)	(173,060,008)
Depreciation and Amortization	4.36	(29,691,425)	(10,915,176)
Operating Profit		796,562,632	991,714,178
Non operating income	4.37	302,597	628,583
Non operating expense	4.38	208,828	-
Profit before income tax		796,656,401	992,342,761
Income tax expense	4.39	243,473,295	339,155,358
Current tax		226,110,211	315,054,524
Deferred tax income/(Expense)		17,363,085	24,100,834
Profit for the Year		553,183,106	653,187,403
Profit attributable to:			
Equity holders of the Financial Institution		553,183,106	653,187,403
Profit for the period		553,183,106	653,187,403
Earnings per share:			
Basic earnings per share		39.87	56.49
Diluted earnings per Share		39.87	56.49

.....
Youbaraj Bartaula
Act. Chief Manager
Finance and Accounts Department

.....
Shesh Raman Acharya
Chief Executive Officer

.....
Dirga Bahadur Aryal
Director

.....
Basu Prasad Upadhyaya
Director

.....
Shyam Krishna Dahal
Independent Director

.....
Ganesh Kumar K.C.
Director

.....
Ramesh Kumar Raghubanshi
Director

.....
Rita Paudel
Director

.....
Deepak Khanal
Chairman

As per our report of even date,

Anila Shrestha, FCA. FCCA
Partner
Sundar & Co.
Chartered Accountants

Date : 2079.09.25
Place : Kathmandu



Deprosc Laghubitta Bittiya Sanstha Limited
Statement of Other Comprehensive Income
For the year ended 32 Ashad 2079

Particulars	Notes	Current Year	Previous Year
		NPR	NPR
Profit for the period		553,183,106	653,187,403
Other comprehensive income, net of income tax			
a) Items that will not be reclassified to profit or loss			
• Gains/(losses) from investment in equity instruments measured at fair value			-
• Gains/(losses) on revaluation			
• Actuarial gain/(losses) on defined benefit plans		(22,675,227)	-
• Income tax relating to above items		6,802,568	-
Net other comprehensive income that will not be reclassified to profit or loss		(15,872,659)	-
b) Items that are or may be reclassified to profit or loss			
• Gains/(losses) on cash flow hedge			
• Exchange gains/(losses)(arising from translating financial assets of foreign operation)			
• Income tax relating to above items			
• Reclassify to profit or loss			
Net other comprehensive income that are or may be reclassified to profit or loss			-
c) Share of other comprehensive income of associate accounted as per equity method			
Other comprehensive income for the period, net of Income Tax		(15,872,659)	-
Total comprehensive income for the year		537,310,447	653,187,403
Total Comprehensive income for the period		537,310,447	653,187,403

.....
Youbaraj Bartaula
Act. Chief Manager
Finance and Accounts Department

.....
Shesh Raman Acharya
Chief Executive Officer

.....
Dirga Bahadur Aryal
Director

.....
Basu Prasad Upadhyaya
Director

.....
Shyam Krishna Dahal
Independent Director

.....
Ganesh Kumar K.C.
Director

.....
Ramesh Kumar Raghubanshi
Director

.....
Rita Paudel
Director

.....
Deepak Khanal
Chairman

As per our report of even date,

Anila Shrestha, FCA, FCCA
Partner
Sundar & Co.
Chartered Accountants

Date : 2079.09.25
Place : Kathmandu

Deprosc Laghubitta Bittiya Sanstha Limited
Statement of Changes in Equity
For the year ended 31 Ashad 2079



Particulars	Attributable to Equity-Holders of the Bank						Non-Controlling Interest	Total	Total Equity				
	Share Capital	Share Premium	General Reserve	Exchange Fluctuate Item	Regulatory Reserve	Fair Value Reserve				Client Protection Fund	Micro Protection Fund	Revaluation Reserve	Retained Earning
Balance at Shrawan 01, 2077	1,005,433,575	-	364,948,405	-	145,332,669	10,000	202,240,232	-	-	280,677,537	(2,109,670)	1,996,532,747	1,996,532,747
Adjustment/Restated Balance as at Shrawan 01, 2077	-	-	364,948,405	-	145,332,669	10,000	202,240,232	-	-	280,677,537	(2,109,670)	1,996,532,747	1,996,532,747
Comprehensive Income for the year	-	-	-	-	-	-	-	-	-	653,187,403	-	653,187,403	653,187,403
Other Comprehensive Income, Net of Tax	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Gains/losses from investment in equity instruments measured at fair value	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Gains/losses on revaluation	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Gains/losses on defined benefit plans	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Gains/losses on cash flow hedge	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Exchange gains/losses arising from translating financial assets of foreign operation	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer to Regulatory Reserves due to Actuarial Loss	-	-	136,725,130	-	-	-	-	-	-	653,187,403	-	653,187,403	653,187,403
Creation of General Fund	-	-	-	-	-	-	-	-	-	(136,725,130)	12,946,575	-	-
Utilization of Training Fund	-	-	-	-	-	-	-	-	-	982,028	(982,028)	-	-
Creation of CSR Fund	-	-	-	-	-	-	-	-	-	6,531,874	6,531,874	-	-
Utilization of CSR Fund	-	-	-	-	-	-	-	-	-	5,540,654	(5,540,654)	-	-
Utilization of Client Protection Fund	-	-	-	-	-	-	9,575,699	-	-	-	-	-	-
Transfer from Loanee Welfare Fund	-	-	-	-	-	-	(36,466,104)	-	-	-	-	(36,466,104)	(36,466,104)
Transfer from Micro Protection Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Employee Welfare Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer to Regulatory Reserves due to Actuarial Loss of previous years	-	-	-	-	(19,792,248)	-	-	-	-	(10,000,000)	-	(10,000,000)	(10,000,000)
Transfer to Actuarial Reserve for Actuarial Gain/Loss of previous years	-	-	-	-	-	-	-	-	-	19,792,248	-	-	-
Transfer to Regulatory Reserves due to Actuarial Loss	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer to Fair Value Reserves due to Investment	-	-	-	-	(6,909,544)	-	-	-	-	6,909,544	-	-	-
Creation of Deferred Tax Reserve as per Regulatory Books	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer of Deferred Tax Reserve in Regulatory Reserve no longer required as per NFRS	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transactions with Owners, directly recognized in Equity	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Share Issued	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Share transferred from premium to share capital	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Share Based Payments	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Dividend to Equity-Holders	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Bonus Shares Issued	150,815,036	-	-	-	-	-	-	-	-	(150,815,036)	-	-	-
Cash Dividend Paid	-	-	-	-	-	-	-	-	-	(50,271,679)	-	(50,271,679)	(50,271,679)
Share issue expenses directly charged to equity-Tax Impact	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Tax effect of share issue expenses	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Gain on Disposal of Share Classified into OCI	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Other	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Total Contributions by and Distributions	1,156,248,611	-	501,673,535	-	118,630,878	10,000	175,349,827	-	-	590,223,420	10,846,098	2,552,982,368	2,552,982,368
Balance at Shrawan 01, 2078	1,156,248,611	-	501,673,535	-	118,630,878	10,000	175,349,827	-	-	590,223,420	10,846,098	2,552,982,368	2,552,982,368
Adjustment/Restatement	-	-	-	-	-	-	-	-	-	88,853,738	-	88,853,738	88,853,738
Transfer to Regulatory Reserve	-	-	-	-	90,853,787	-	-	-	-	-	-	-	-
Adjustment/Restated Balance as at Shrawan 01, 2078	1,156,248,611	-	501,673,535	-	209,484,665	10,000	175,349,827	-	-	598,225,371	10,846,098	2,641,838,107	2,641,838,107
Comprehensive Income for the year	-	-	-	-	-	-	-	-	-	553,183,106	(15,872,659)	537,310,447	537,310,447
Other Comprehensive Income, Net of Tax	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Gains/losses from investment in equity instruments measured at fair value	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Gains/losses on revaluation	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Actual gain/losses on defined benefit plans	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Exchange gains/losses arising from translating financial assets of foreign operation	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer to General Reserve during the year	-	-	117,939,247	-	-	-	-	-	-	553,183,106	(15,872,659)	537,310,447	537,310,447
Creation of Training Fund	-	-	-	-	-	-	-	-	-	(17,939,247)	15,872,659	-	-
Utilization of Training Fund	-	-	-	-	-	-	-	-	-	15,872,659	(15,872,659)	-	-
Creation of CSR Fund	-	-	-	-	-	-	-	-	-	5,531,831	5,531,831	-	-
Utilization of CSR Fund	-	-	-	-	-	-	-	-	-	1,086,570	(1,086,570)	-	-
Creation of Client Protection Fund	-	-	-	-	-	-	9,183,144	-	-	-	-	-	-
Utilization of Client Protection Fund	-	-	-	-	-	-	(24,784,793)	-	-	-	-	(24,784,793)	(24,784,793)
Transfer from Loanee Welfare Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Employee Welfare Fund	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer to Regulatory Reserves due to Actuarial Loss of previous years	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer to Fair Value Reserves due to Investment	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Creation of Deferred Tax Reserve as per Regulatory Books	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Transfer of Deferred Tax Reserve in Regulatory Reserve no longer required as per NFRS	-	-	-	-	-	-	-	-	-	(5,022,941)	-	(5,022,941)	(5,022,941)
Transactions with Owners, directly recognized in Equity	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Share Issued	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Share transferred from premium to share capital	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Share Based Payments	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Dividend to Equity-Holders	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Cash Dividend Paid	231,249,722	-	-	-	-	-	-	-	-	(231,249,722)	-	(231,249,722)	(231,249,722)
Share issue expenses directly charged to equity-Tax Impact	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Tax effect of share issue expenses	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Gain on Disposal of Share Classified into OCI	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Current Tax on Gain on Disposal of Share Classified into OCI	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Other	-	-	-	-	-	-	-	-	-	-	-	-	-
Total Contributions by and Distributions	1,387,498,333	-	619,812,782	-	295,284,094	10,000	199,746,178	-	-	709,850,537	4,161,987	3,137,165,922	3,137,165,922
Balance at Ashad 31, 2079	1,387,498,333	-	619,812,782	-	295,284,094	10,000	199,746,178	-	-	709,850,537	4,161,987	3,137,165,922	3,137,165,922



Deprosc Laghubitta Bittiya Sanstha Limited
Statement of Distributable Profit or Loss
For the year ended 32 Ashad 2079
(As per NRB Regulation)

Figures in 'NPR

Particulars	Current Year	Previous Year
Net profit or (loss) as per statement of profit or loss	553,183,106	653,187,403
Appropriations:		
a. General reserve	(117,939,247)	(136,725,130)
b. Foreign exchange fluctuation fund		
c. Capital redemption reserve		
d. Corporate social responsibility fund	(4,445,261)	(991,220)
e. Employees' training fund	(4,742,898)	(11,964,547)
f. Client's Protection Fund	(9,183,144)	(9,575,699)
g. Other-Employee Welfare Fund	(5,022,941)	(10,000,000)
Profit or (loss) before regulatory adjustment	411,849,615	483,930,807
Regulatory adjustment :		
a. Interest receivable (-)/previous accrued interest received (+)	(24,124,202)	19,792,248
b. Short loan loss provision in accounts (-)/reversal (+)		
c. Short provision for possible losses on investment (-)/reversal (+)		
d. Short loan loss provision on Non Banking Assets (-)/reversal (+)		
e. Deferred tax assets recognised (-)/ reversal (+)	(6,802,568)	6,909,544
f. Goodwill recognised (-)/ impairment of Goodwill (+)		
g. Bargain purchase gain recognised (-)/reversal (+)		
h. Actuarial loss recognised (-)/reversal (+)	(15,872,659)	
i. Other (+/-)		
j. Profit brought forward from Previous Years	588,225,371	280,677,537
k. Previous year's declared dividend distributed this year (Share + Cash)	(243,425,020)	(201,086,715)
Distributable profit or (loss)	709,850,537	590,223,420

.....
Youbaraj Bartaula
Act. Chief Manager
Finance and Accounts Department

.....
Shesh Raman Acharya
Chief Executive Officer

.....
Dirga Bahadur Aryal
Director

.....
Basu Prasad Upadhyaya
Director

.....
Shyam Krishna Dahal
Independent Director

.....
Ganesh Kumar K.C.
Director

.....
Ramesh Kumar Raghubanshi
Director

.....
Rita Paudel
Director

.....
Deepak Khanal
Chairman

As per our report of even date,

Anila Shrestha, FCA, FCCA
Partner
Sundar & Co.
Chartered Accountants

Date : 2079.09.25
Place : Kathmandu



Deprosc Laghubitta Bittiya Sanstha Limited
Statement of Cash Flows
As on 32nd Ashad 2079

Figures in 'NPR

Particulars	Current Year	Previous Year
	NPR	NPR
Cash flows from operating activities		
Interest Received	2,526,775,071	2,163,950,206
Fee and other income received	166,406,394	215,874,254
Dividend Received	-	-
Receipts from other operating activities	-	-
Interest paid	(1,192,345,779)	(790,138,861)
Commission and fee paid	-	-
Cash payments to employee	(572,857,509)	(446,265,302)
Other expense paid	(190,405,063)	(203,044,005)
Operating cash flows before change in operating assets and liabilities	737,573,113	940,376,293
(Increase)/Decrease in operating assets	(2,822,232,902)	(3,576,910,093)
Due from Nepal Rastra Bank	-	-
Placement with bank and financial institutions	-	-
Other Trading assets	-	-
Loan and advances to bank and financial institutions	-	-
Loan and advances to customer	(2,716,578,740)	(3,566,898,344)
Other Assets	(105,654,162)	(10,011,749)
Increase/(Decrease) in operating liabilities	1,712,145,602	2,816,257,314
Due to bank and financial institutions	-	-
Due to Nepal Rastra Bank	(33,600)	(212,732)
Deposits from customers	1,429,605,679	1,605,406,018
Borrowings	177,118,839	1,262,675,241
Other Liabilities	105,454,685	(51,611,213)
Net Cash flow from operating activities before tax paid	(372,514,186)	179,723,514
Income taxes paid	(271,732,587)	(343,131,470)
Net Cash flow from operating activities	(644,246,774)	(163,407,955)
Cash flows from investing activities		
Purchase of investment securities	(130,000,000)	-
Receipts from sale of investment securities	-	-
Purchase of plant and equipment	(40,046,828)	(8,026,890)
Receipt from sale of property and equipment	-	-
Purchase of intangible assets	(1,064,736)	(2,503,844)
Receipt from sale of intangible assets	-	-
Purchase of investment properties	-	-
Receipt from the sale of investment properties	-	-
Interest received	-	-
Dividend received	-	-
Net cash used in investing activities	(171,111,564)	(10,530,734)
Cash flows from financing activities		
Receipt from issue of debt securities	-	-
Repayment of debt securities	-	-
Receipt from issue of subordinated liabilities	-	-
Repayment of subordinated liabilities	-	-
Receipt from issue of shares	-	-
Dividend paid	(12,175,298)	(50,271,679)
Interest paid	-	-
Other receipt/payment	-	-
Net cash from financing activities	(12,175,298)	(50,271,679)
Net increase/(decrease) in cash and cash equivalents	(827,533,635)	(224,210,368)
Cash and Cash Equivalents at Shrawan 01	1,531,470,020	1,755,680,389
Effect of exchange rate fluctuations on cash and cash equivalents held	-	-
Closing Cash and Cash Equivalents	703,936,385	1,531,470,020

Youbaraj Bartaula
Act. Chief Manager
Finance and Accounts Department

Shesh Raman Acharya
Chief Executive Officer

Dirga Bahadur Aryal
Director

Basu Prasad Upadhyaya
Director

Shyam Krishna Dahal
Independent Director

Ganesh Kumar K.C.
Director

Ramesh Kumar Raghubanshi
Director

Rita Paudel
Director

Deepak Khanal
Chairman

As per our report of even date,

Anila Shrestha, FCA, FCCA
Partner
Sundar & Co.
Chartered Accountants

Date : 2079.09.25
Place : Kathmandu

Deprosc Laghubitta Bittiya Sanstha Limited
Notes to the Financial Statements
For the year ended 32nd Ashadh, 2079

1. Reporting Entity

Deprosc Laghubitta Bittiya Sanstha Limited ('the Microfinance') is domiciled and incorporated in Nepal under then Development Bank Act, 2052 from Nepal Rastra Bank. The microfinance is operating as a D Class licensed financial institution as per Bank and Financial Institution Act, 2063. The Microfinance is a limited liability company having its shares listed on Nepal Stock Exchange with trading code "DBBL" after issuing its shares to the general public. The microfinance has been promoted in lead of Development Project Service Centre (Deprosc Nepal (NGO), Nabil Bank Limited, Nepal Bank Limited, Agriculture Development Bank Limited, Lumbini Development Bank Limited, (former Lumbini finance and leasing company limited), Center for Environmental and Agricultural Policy Research, Extension and Development (CEAPRED) and several reputed persons. The registered address of the microfinance is located at Narayangarh, Chitwan Nepal and corporate office is at Ward no-4, Nagarjun Municipality, Sitapaila, Kathmandu.

2. Basis of preparation

The financial statements of the microfinance have been prepared in accordance with the Nepal Financial Reporting Standards (NFRS) issued by the Accounting Standards Board of Nepal on 13th September 2013.

NFRS conform, in all material respect, to International Financial Reporting Standards (IFRS) as issued by the International Accounting Standards Board (IASB).

2.1. Statement of Compliance

The Financial Statements of the entity which comprises components presented above have been prepared in compliance with Nepal Financial Reporting Standards and Nepal Accounting Standards (hereafter referred as NFRS), laid down by the Institute of Chartered Accountants of Nepal and in compliance with the requirements of the Companies Act, 2063.

The disclosure made in the condensed financial information have been based on the formats prescribed by Nepal Rastra Bank. The Financial Statement don't include all of the information required for a complete set of NFRS financial statements. However, selected explanatory notes are included to explain events and transactions that are significant to an understanding of the changes in the microfinance's financial position and performance since the last published annual financial statements.

2.2. Reporting Period

The Microfinance follows the Nepalese financial year based on the Nepalese calendar:

1. For Statement of Financial Position:- Ashadh 32, 2079
2. For Statement of Profit & Loss:- 1st Shrawan, 2078 to Ashadh 32, 2079
3. For Statement of Cash Flows:- 1st Shrawan, 2078 to Ashadh 32, 2079

The accompanied financial statements have been approved by the 325th meeting by Board of Directors on its meeting held on 25.09.2079 and have been recommended for adoption by shareholders in the Annual General Meeting.

2.3. Functional and Presentation Currency

The Financial Statements of the Microfinance are presented in Nepalese Rupees, which is the currency of the primary economic environment in which the company operates. There was no change in microfinance's presentation and functional currency during the year under review.

2.4. New Standards issued but not yet effective

Management has issued its assumptions and understandings for the preparation of financial statements under compliance with NFRS, however, certain interpretations might vary regarding the recognition, measurement and other related provisions where the standards are not specific and not clear or where the cost to benefits analysis is not in favour of the microfinance.

2.5. Use of Estimates, assumptions and judgments

The preparation of the financial statements in accordance with NFRS requires management to make judgements, estimates and assumptions in applying the accounting policies that affect the reported amounts of assets, liabilities, income and expenses which are explained herein. The management believes that the estimates used in the preparation of the financial statement are prudent and reasonable. Due to the inherent uncertainty in making estimates, actual results reported in future periods may be based upon amounts which differ from those estimates. Estimates, judgements and assumptions are periodically evaluated and are based on historical experience and other factors, including expectations of future events that are believed to be reasonable under the circumstances. Revisions to accounting estimates are recognized prospectively. The financial statements have been prepared on a going concern basis where the accounting policies and judgements as required by the standards are consistently used and in case of deviations disclosed specifically.

2.6. Changes in Accounting policies

The microfinance has adopted NFRS 09 for classification of financial instruments, earlier classified as per NAS 39, as issued by ASB Nepal. The Microfinance applies its accounting policies consistently from year to year except where deviations have been explicitly mandated by the applicable accounting standards.

3. Significant Accounting Policies

The principal accounting policies applied in the preparation of these financial statements are set out below. These policies have been consistently applied to all the years presented, unless otherwise stated.

3.1. Basis of Measurement

The financial statements have been prepared on historical cost basis except for following material items in the statement of financial position:

- ✓ Financial assets other than measured at amortized cost are measured at fair value
- ✓ Non-derivative financial instruments at fair value through profit or loss are measured at fair value
- ✓ Derivative financial instruments are measured at fair value, if any

- ✓ Inventories are measured at cost or net realizable value whichever is lower
- ✓ Net defined benefit liabilities are measured at Present Value of Defined Benefits Obligation less the Total Plan Assets.

The financial statements have been prepared on a going concern basis where the accounting policies and judgements as required by the standards are consistently used and in case of deviations disclosed specifically.

3.2. Basis of Consolidation

The microfinance does not have control over any other entity for consolidation of financial statements. Investments in associates are accounted for in financial statements as per equity method although associate's financial statements are not prepared using uniform accounting policies for like transactions and events in similar circumstances as it is impracticable to do so.

3.3. Cash and Cash Equivalent

Cash and cash equivalent comprise the total amount of cash-in-hand, balances with other bank and financial institutions, money at call and short notice, and highly liquid financial assets with original maturities period of three months or less from the acquisition date that are subject to an insignificant risk of changes in their fair value and are used by the bank in the management of its short-term commitments.

Cash and Cash equivalents are measured at amortized cost in the statement of financial position.

3.4. Financial assets and Financial liabilities

The bank classifies its financial assets into the following measurement categories:

- a. financial assets held at fair value through profit or loss;
- b. financial assets held at fair value through Other Comprehensive Income, and
- c. financial assets held at amortized cost.

Financial liabilities are classified as either

- a. held at fair value through profit or loss, or
- b. held at amortized cost.

3.4.1. Recognition

The microfinance initially recognizes a financial asset or a financial liability in its statement of financial position when, and only when, it becomes party to the contractual provisions of an instrument. The microfinance initially recognize loans and advances, deposits; and debt securities/ subordinated liabilities issued on the date that they are originated which is the date that the microfinance becomes party to the contractual provisions of the instruments. Investments in equity instruments, bonds, debenture, Government securities, NRB bond or deposit auction, reverse repos, outright purchase are recognized on trade date at which the microfinance commits to purchase/ acquire the financial assets. Regular purchase and sale of financial assets are recognized on trade date.

3.4.2. Measurement

Initial Measurement

At initial recognition, the bank measures a financial assets or financial liability at its fair value plus or minus, in the case of financial asset or financial liability not at fair value through profit or loss, transaction cost that are incremental and directly attributable to the acquisition or issue of the financial assets or financial liability, such as commission and fees. The transaction cost of financial assets and financial liabilities carried at fair value through profit or loss are expensed in profit or loss.

3.4.3. Financial Assets

Financial Assets are classified mainly under amortized cost, fair value through profit or loss and fair value through OCI. Financial Liabilities are classified at amortized cost or fair value through profit or loss.

a. Measured at Amortized Cost

Financial assets that are held within a business model whose objective is to hold financial assets in order to collect contractual cash flows that are solely payments of principal and interest, are subsequently measured at amortized cost using the effective interest rate ('EIR') method less impairment, if any. The amortization of EIR and loss arising from impairment, if any is recognized in the Statement of Profit and Loss.

b. Measured at Fair Value through OCI

Assets are categorized under this category if the business model is to obtain the contractual cash flow from the assets but the contractual cash flow isn't solely repayment of principal and interest. Equity Instrument which are not held for trading and initially recognized as held for trading for which the Microfinance makes an irrevocable election to carry the changes in fair value of the instrument through OCI are measured at Fair Value through other Comprehensive Income.

c. Measured at Fair Value through Profit & Loss

The Microfinance classifies the financials assets as fair value through profit or loss if they are held for trading or designated at fair value through profit or loss. Any other financial asset not classified as either amortized cost or FVOCI, is classified as FVTPL.

3.4.4. Financial Liability

a. Measured at Fair Value through Profit & Loss

Financial liabilities at fair value through profit or loss include financial liabilities held for trading and financial liabilities designated upon initial recognition as at fair value through profit or loss. Upon initial recognition, transaction cost i.e. directly attributable to the acquisition are recognized in Statement of Profit or Loss as incurred. Subsequent changes in fair value are recognized at profit or loss.

b. Measured at Amortized Cost



All financial liabilities other than measured at fair value though profit or loss are classified as subsequently measured at amortized cost using effective interest method.

3.4.5. Derecognition

3.4.5.1. Derecognition of Financial Assets

The Bank derecognizes a financial asset when the contractual rights to the cash flows from the financial asset expire, or when it transfers the financial asset in a transaction in which substantially all the risks and rewards of ownership of the financial asset are transferred or in which the Bank neither transfers nor retains substantially all the risks and rewards of ownership and it does not retain control of the financial asset.

3.4.5.2. Derecognition of Financial Liabilities

A financial liability is derecognized when, and only when it is extinguished (i.e. when the obligation specified in contract is discharged, cancelled or expired). If the liability is renegotiated with the original lender on substantially different contractual terms, the original liability is derecognized and new liability is recognized.

3.4.6. Determination of Fair Value

'Fair value' is the price that would be received to sell an asset or paid to transfer a liability (exit price) in an orderly transaction between market participants at the measurement date in the principal or, in its absence, the most advantageous market to which the Group has access at that date.

Investment in Unquoted Equity Instrument are carried at cost as the market price of such shares could not be ascertained with certainty at the reporting date.

3.5. Impairment

The Microfinance reviews its individually significant loans and advances at each reporting date to assess whether an impairment loss should be provided in the Statement of Profit or Loss. The Management's judgement is extensively used in the estimation of the amount and timing of future cash flows when determining the impairment loss. These estimates are based on assumptions about a number of factors and hence actual results may differ, resulting in future changes to the provisions made. The individual impairment provision applies to financial assets evaluated individually for impairment and is based on Management's best estimate of the present value of the future cash flows that are expected to be received. In estimating these cash flows, Management makes judgements about the number of factors including a borrower's financial situation and the net realizable value of any underlying collateral. Each impaired asset is assessed on its merits to estimate the recoverable amount of cash flows. A collective impairment provision is established for:

- ✓ groups of homogeneous loans and advances and investment securities which are held-to-maturity, that are not considered individually significant; and
- ✓ groups of assets that are individually significant but that were not found to be individually impaired.

The collective impairment is carried using the statistical modelling such as historical trends of probability of defaults, timings of recoveries, and current economic and market conditions which may warrant for the loss being greater than the suggested by the historical trends.

For the purpose of collective assessment of impairment, Microfinance has categorized assets into following broad products as follows:

- Collateral Loan (Micro-Enterprise Loan)
- General Loan
- Discipline Loan
- Emergency Loan
- Smart Phone Loan
- Maternity Loan
- Loan Against Group Saving

Carveout adopted for assessment of impairment charge

The Microfinance has opted to apply carveout on impairment of loans and receivables. Accordingly, individual and collective impairment loss amount calculated as per NFRS is compared with the impairment provision required under NRB directive no. 2, higher of the amount derived from these measures is taken as impairment loss for loans and receivables.

The Microfinance has insured all the loans disbursed after 15 January 2018 on Deposit and Credit Guarantee Fund established under the Nepal Government, thereby takes the benefits of provisioning only 25% of the total impairment required under NRB directive no. 2

3.6. Trading Assets

The microfinance classifies financial assets or financial liabilities as held for trading when they have been purchased or issued primarily for short term profit making through trading activities or form part of a portfolio of financial instruments that are managed together for which there is evidence of a recent pattern of short-term profit taking. Held for trading assets and liabilities are recorded and measured in the statement of financial position at fair value. Changes in fair value are recognized in net trading income. Interest and dividend income or expense is recorded in net trading income according to the terms of the contract, or when the right to payment has been established. Included in this classification are debt securities, equities, short positions and customer loans that have been acquired principally for the purpose of selling or repurchasing in the near term.

The microfinance does not own any trading assets during the reported period.

3.7. Property, Plant and Equipment

Recognition and measurement: All Property, plant and equipment is stated at cost less accumulated depreciation and impairment losses. Cost includes expenditure that is directly attributable to the acquisition of the assets. Subsequent costs are included in the asset's carrying amount or are recognized as a separate asset, as appropriate, only when it is probable that future economic benefits associated with the item will flow to the bank and the cost of the item can be measured reliably. All other repairs and maintenance are charged to the statement of profit or loss during the financial period in which they are incurred.

Freehold land is not depreciated although it is subject to impairment testing. Depreciation on other assets is calculated using the straight-line method to allocate their

cost to their residual values over their estimated useful lives, as follows:

Type of Assets	Useful Life
Solar Equipment	3 Years
Computer and Accessories	5 Years
Motorcycle	6 Years
Furniture and Fixtures	7 Years
Vehicles	8 Years
Vault	10 Years

The assets' residual values and useful lives are reviewed, and adjusted if appropriate, at each statement of financial position date. The value of the assets fully depreciated but continued to be in use is considered not material.

At each reporting date, assets are also assessed for indicators of impairment. In the event that an asset's carrying amount is determined to be greater than its recoverable amount, the asset is written down immediately to the recoverable amount.

Assets with costs less than NPR 4,000 are charged off on purchase as revenue expenditure. Gains and losses on disposals are included in the Statement of Profit or Loss.

3.8. Goodwill and Intangible assets

Intangible assets include externally generated capitalized software enhancements. Intangible assets, which have been determined to have a finite useful life, are amortized on a straight-line basis over their estimated useful life. Intangible assets with finite useful lives are reviewed at each reporting date to assess whether there is any indication that they are impaired. If any such indication exists the recoverable amount of the asset is determined and, in the event, that the asset's carrying amount is greater than its recoverable amount, it is written down immediately.

Depreciation & Amortization: The Microfinance depreciates property, plant and equipment following Written Down Value method applying the Depreciation rates prescribed by Income Tax Act, 2058. The rates used for depreciation of assets for the current and comparative period of significant items of Intangible assets are as follows:

Types of Assets	Depreciation Rate
Intangible Assets	Rate are set by dividing the cost of the property over the period of useful life from the date of purchase of date of use which is assumed to be 5 years

3.9. Investment Property and Noncurrent Assets held for sale

Investment Property

Investment property is the land or building or both held either for rental income or for capital appreciation or for both, but not sold in ordinary course of business and owner-occupied property.

Non-Current Assets held for sale

Non-current assets (or disposal groups) are classified as assets held for sale and carried at lower of carrying amount and fair value less costs to sell if their carrying amount is recovered principally through a sale transaction rather than through continuing use. The assets are not depreciated or amortized while they are classified as held for sale. Any impairment loss on initial classification and subsequent measurement is recognized as an expense. Any subsequent increase in fair value less costs to sell (not exceeding the accumulated impairment loss that has been previously recognized) is recognized in the statement of Profit or Loss.

3.10. Income Tax

3.10.1. Current Tax

Current tax is the income tax expense recognized in the statement of Profit or Loss, except to the extent it relates to items recognized directly in equity or OCI in which case it is recognized in equity or in other comprehensive income. Current tax is the amounts expected or paid to Inland Revenue Department in respect of the current year, using the tax rates and tax laws enacted or substantively enacted on the reporting date and any adjustment to tax payable in respect of prior years.

3.10.2. Deferred Tax

Deferred tax is recognized on temporary differences between the carrying amounts of assets and liabilities in the balance sheet and the amounts attributed to such assets and liabilities for tax purposes. Deferred tax liabilities are generally recognized for all taxable temporary differences and deferred tax assets are recognized to the extent that it is probable that future taxable profits will be available against which deductible temporary differences can be utilized.

Deferred tax is calculated using the tax rates expected to apply in the periods in which the assets will be realized or the liabilities settled, based on tax rates and laws enacted, or substantively enacted, by the balance sheet date. Deferred tax assets and liabilities are offset when they arise in the same tax reporting group and relate to income taxes levied by the same taxation authority, and when the group has a legal right to offset.

3.11. Deposit from Members

Deposits from members are initially recognized at fair value, plus for those financial liabilities not at fair value through profit and loss. The transaction price is considered as the fair value for measuring the deposits. The microfinance does not collect any deposit from the public other than its member.

3.12. Provisions, Liabilities and Contingent Liabilities

A provision is recognized, if as a result of a past event, the Microfinance has a present legal or constructive obligation that can be estimated reliably, and it is probable that an outflow of economic benefits will be required to settle the obligation. The amount recognized is the best estimate of the consideration required to settle the present obligation at the reporting date, taking into account the risks and uncertainties surrounding the obligation at that date. Provisions are reviewed at each reporting date and adjusted to reflect the current best estimate and are reversed if there is no probability of outflow of resources. The expense relating to any provision is presented in Statement of Profit or Loss net of any reimbursement in other operating expenses

During the review, the microfinance has filled its lawsuit against its staff in High Court, Tulsipur Dang, through Government Attorney Office under Banking Offence and Punishment Act. For the related case of embezzlement, a provision of NPR. 3,116,543.27 has been made.

Similarly, the microfinance has filled a case against the Large Tax Payer's Office on Revenue Tribunal Office for the disputed amount calculated for FY 2072.073 by the Large tax Payer's Office. The disputed amount for the said fiscal year is NPR 13,453,643.56 where 25 percent has been deposited in concerned authority as deposit for filing the case.

Similarly, the microfinance has filed an application for reassessment of the tax assessment made by the Large Tax Payer's Office for the Fiscal year 2073.074 in Inland Revenue Department. The disputed amount for the said fiscal year was NPR. 10,639,060.96 where 25 percent has been deposited in concerned authority as deposit for the reassessment.

The final decision has not been declared by the court till the preparation of financial statements.

3.13. Revenue Recognition

Revenue is recognized only when it is probable that the economic benefits will flow to Microfinance and the consideration can be reliably measured. In some cases, this may not be probable until the consideration is received or until an uncertainty is removed. The following specific recognition criteria shall also be met for revenue recognition:

3.13.1. Interest income

For all financial instruments measured at amortized cost, interest bearing financial assets classified as available-for-sale and financial instruments designated at fair value through profit or loss, interest income or expense is recorded using the Effective Interest Rate (EIR). EIR is the rate that exactly discounts estimated future cash payments or receipts through the expected life of the financial instrument or a shorter period, where appropriate, to the net carrying amount of the financial asset or financial liability. The calculation of effective interest rate includes all charges and fee paid or received that are integral part of the effective interest only if considered material. Such a charges are not amortized over the life of the loan and advances as the income so recognized closely approximates the income that would have derived under effective interest method and are recognized directly in statement of profit and loss. Because of different factors like Mid-Term Loan disbursement and the nominal service charge levied on disbursement (within the policy of NRB), the microfinance assumes that the cost to benefit on amortization is not in favourable to the microfinance. Hence, Interest income is recognized in the profit or loss as per accrual basis of accounting and as per NRB Circular No. 1 of F/Y 2076-77- Interest Income Recognition.

Pursuant to 2.1 criteria for determining loans on which interest no longer be recognized to the profit or loss account but shall be suspended on Circular no 1, FY 2076.077 issued to A, B & C class licensed bank and financial institutions on "guidelines on recognition of Interest Income, 2019", (c) Loans where contractual payments of principal and/or interest are more than 3 months in arrears and where the "net realizable value" of security is insufficient to cover payment of principal and accrued interest; (d) Loans where contractual payments of principal and/or interest are more than 12 months in arrears, irrespective of the net realizable value of collateral. Thus, the microfinance has recognized the accrued interest as income in Profit or loss statement as per the following:

SN	Particulars	Interest on Collateral loan		Interest on Non-Collateral loan		Total		Suspended Interest
		Total Interest	Recognizable Interest	Total Interest	Recognizable Interest	Total Interest	Recognizable Interest	
1	Good Loan	7,287,908.36	37,287,908.36	103,460,718.06	103,460,718.06	140,748,626.42	140,748,626.42	-
2	Watchlist	4,378,119.26	4,378,119.26	14,581,880.96	14,581,880.96	18,960,000.22	18,960,000.22	-
3	Substandard	1,528,563.53	1,528,563.53	7,228,597.66	5,421,448.25	8,757,161.19	6,950,011.78	1,807,149.42
4	Doubtful	34,177.12	34,177.12	295,296.40	221,472.30	329,473.52	255,649.42	73,824.10
5	Loss	2,612,572.69	1,959,429.52	30,214,494.26	22,660,870.70	32,827,066.95	24,620,300.21	8,206,766.74
	Total	45,841,340.96	45,188,197.79	155,780,987.34	146,346,390.26	201,622,328.30	191,534,588.05	10,087,740.25

3.13.2. Fees and Commission

Fees and commission income including management fee, service charges, and syndication fee and forex transaction commission are recognized on accruals basis as the related services are performed.

3.13.3. Dividend Income

Dividend on investment in resident company is recognized when the right to receive payment is established. Dividend income are presented in net trading income, net income from other financial instruments at fair value through profit or loss or other revenue based on the underlying classification of the equity instruments.

3.13.4. Net trading income

Gain and losses arising in changes in fair value of financial instrument held at fair value through profit or loss are included in Statement of Profit or Loss in the period in which they arise.

3.14. Interest Expenses

Interest expense on all financial liabilities including deposits are recognized in profit or loss using effective interest rate method. Interest expense on all trading liabilities are considered to be incidental to the microfinance's trading operations and are presented together with all other changes in fair value of trading assets and liabilities in net trading income. The Microfinance uses ASB carve- outs and treat coupon rate as effective interest rate.

3.15. Employees Benefits

Employee benefits include all forms of consideration given by an entity in exchange for service rendered by employees for the termination of employment.

3.15.1. Defined Contribution Plan

A defined contribution plan is a post-employment plan under which an microfinance pays fixed contributions into a separate entity and will have no legal or constructive obligation to pay a further amount. Obligations for contributions to defined contribution plans are recognised as expense in the profit or loss as

and when they are due. The Microfinance operates a defined contribution plans as provident fund contribution of its employees and defined benefit plans for the Gratuity and leave payment requirement under its staff rules.

3.15.2. Defined Benefits Plan

A defined benefit plan is a post-employment benefit plan other than a defined contribution plan.

Gratuity and Leave Benefits are Defined Benefit Plans. The microfinance annually measures the value of the promised retirement benefits for gratuity and leave, which is a Defined Benefit Plan. Actuarial Valuation of Defined Benefit Plan has been carried out as per the requirement of NAS 19 – Employee Benefits. Gain or loss arising as a result of changes in assumptions is recognized in other comprehensive income (OCI) in the period in which it arises.

3.16. Foreign Currency Translation

The financial statements are presented in Nepalese Rupees, which is the microfinance's functional and presentation currency.

3.17. Leases

Lease accounting has been prepared according to NFRS 16. Upon lease commencement the microfinance recognized a right-of-use asset and a lease liability. The right-of-use asset is initially measured amount of the lease liability plus any initial direct costs incurred by the microfinance. After lease commence microfinance has measured the right-of-use asset using a cost model.

The determination of whether an arrangement is a lease, or it contains a lease, is based on the substance of the arrangement and requires an assessment of whether the fulfilment of the arrangement is dependent on the use of a specific asset or assets and the arrangement conveys a right to use the asset.

3.18. Share Capital and Reserve

3.18.1. Share Capital

Financial instruments issued are classified as equity when there is no contractual obligation to transfer cash, other financial assets or issue available number of own equity instruments. Incremental costs directly attributable to the issue of new shares are shown in equity as deduction net of taxes from the proceeds.

Dividends on ordinary shares classified as equity are recognized in equity in the period in which they are declared. The shares issue expenses which can be avoided for the issue was charged in the year of issue directly through equity and disclosed in the statement of changes in equity. Tax impact is also disclosed.

3.18.2. Statutory General Reserves

The microfinance allocates 20% of the net profit as stated in Bank and financial Institution Act, 2073 and 50% of additional amount of Dividend declared and distributed in excess of 20% as provisioned in Circular GHA/1/078/79 of NRB Dated 2078/04/11 is set aside to the general reserve.

3.18.3. Corporate Social Responsibility Fund

1% of net profit is set aside in the fund as per the NRB Directives for the purpose of corporate social responsibility.

The details of the Corporate Social Responsibility is as follows:

SN	Particulars	Amount
1	Opening Balance	8,529,108.96
2	Expenses During the year	1,086,570.23
2.1	Social services and Project Expenses	-
2.2	Financial Literacy Expenses	523,730.40
2.3	Direct Donation and support expenses	562,839.83
2.4	Sustainable Development Expenses	-
2.5	Child Day Care Centre expenses for working employees	-
2.6	Direct donation to Orphanage, Child Care homes and old age care homes	-
2.7	Covid-19 treatment expenses (Actual)	-
3	Addition During the year (1% of Net Profit)	5,531,831.06
4	Closing Balance for the year	12,974,369.79

3.18.4. Employee Training Fund

The fund is created for the purpose of employee training. As per the directives to microfinance by NRB, the microfinance needs to spend at least 3% of last fiscal year's total personnel expenses for the development and trainings of the employees. Further, if the microfinance couldn't spend up to the limit of 3%, the shortfall amount shall be transferred to the Employee Training Fund and shall be used for employee trainings in subsequent years. The details of the staff capacity enhancement for the year are as follows:

SN	Particulars	Amount
1	Opening Balance	24,405,278.75
2	Expenses During the year	11,136,819.27
3	Addition During the year (3% of Previous year's Personal Expenses)	15,879,717.18
4	Closing Balance for the year	29,148,176.66

3.18.5. Investment Adjustment Fund

It is a reserve created on investment in equity instrument if the equity doesn't get listed in Security Market within 2 years as per the directives issued by NRB.

3.18.6. Regulatory Reserve

The amount that is allocated from profit or retained earnings of the microfinance to this reserve as per the directives of NRB for the purpose of implementation of NFRS and which shall not be regarded as free for distribution of dividend shall be presented under this reserve. The regulatory reserve of the microfinance

includes the reserve net of tax and employee bonus created relating to accrued interest receivable as on Ashadh end 2078 not recovered. Reserve on deferred tax assets, non-banking assets, reduction in fair value of investment in equity below cost price, actuarial loss etc.

3.18.7. Actuarial Gain/Loss Reserve

The amount that is allocated from profit or retained earnings of the microfinance both positive or negative to this reserve as per the directives of NRB for the purpose of implementation of NFRS and which shall not be regarded as free reserve for distribution of dividend are recorded in this reserve. The reserve includes actuarial gain/(loss) net of tax on defined benefit plan. The actuary valuation for the leave (Sick and home) and gratuity has been calculated which is as follows:

Calculation of Liability for Home & Sick Leave

Particulars	2076-77	2077-78	2078-79
Opening Provision	45,266,604.00	65,930,838.00	72,845,160.00
Closing Provision	65,930,838.00	72,845,160.00	86,069,237.00
Provision as per GAAP			103,347,151.00
Difference			- 17,277,914.00
PL	15,035,397.00	21,297,642.00	21,941,891.00
OCI	5,628,837.00	- 14,383,320.00	- 8,717,814.00
Adjustment			
OCI			- 17,472,297.00
PL			8,808,459.00

Calculation of Gratuity Liability

Particulars	2076-77	2077-78	2078-79
Closing Plan Assets	158,176,737.00	184,159,532.00	219,735,258.00
Closing PV of Obligation	121,427,621.00	145,097,460.00	186,185,519.00
P&L	8,511,724.00	8,937,800.00	9,695,018.00
OCI	9,238,516.00	6,853,148.00	31,393,041.00
Net Liability			- 33,549,739.00
Liability as per GAAP			222,750,292.00
Plan asset as per GAAP			176,996,856.66
Net Liability as per GAAP			45,753,435.34
Difference			- 79,303,174.34
Adjustment			
OCI			47,484,705.00
PL			- 126,787,879.34

3.18.8. Client protection fund

Client protection fund is created at 1% of net profit. In addition to this, 25% of dividend in excess of 20% declared and distributed is also allocated to this fund as per NRB Directives. The details of client protection fund during the year are summarized as follows:

SN	Particulars	Amount
1	Opening Balance of Previous Year	175,349,826.60
2	Expenses During the year	25,295,552.97
2.1	Death of Member's Husband	6,379,482.39
2.2	Member's Death	1,152,609.93
2.3	Funeral Expenses	1,746,000.00
2.4	Expenses on Member's Training and Seminar	2,167,030.46
2.5	Maternity Relief from Branches	8,255,000.00
2.6	Other relief expenses	5,595,430.19
3	Addition of Unidentified funds related to Members	413,444.90
4	Addition of this year (1% of Net Profit)	5,531,831.06
5	Interest received on Invested fund	97,315.08
6	Addition form 25% of the dividend issued in excess of 20%	3,651,312.86
	Closing Balance during the year	159,748,177.53

3.18.9. Earnings per Share (EPS) including diluted EPS

Microfinance presents basic and diluted Earnings per share (EPS) data for its ordinary shares. Basic EPS is calculated by dividing the profit and loss attributable to ordinary equity holders of the microfinance by the weighted average number of ordinary shares outstanding during the period. Diluted EPS is determined by adjusting both the profit and loss attributable to the ordinary equity holders and the weighted average number of ordinary shares outstanding, for the effects of all dilutive potential ordinary shares.

3.18.10. Segment Reporting

The Microfinance's operating segments are organized and managed separately through the respective department/business managers according to the nature of products and services provided with each segment representing a strategic business unit. These business units are reviewed by Chief Executive Officer of the Microfinance. The Microfinance has identified seven segments namely: Province 1, Madhesh Pradesh, Bagmati Province, Gandaki Province, Lumbini Province, Karnali Province and Far Western Province as the seven operating segment and the segment report is set out in Notes 6.

Segment report include items directly attributable to a segment as well as those that can be allocated on a reasonable basis. The income, expenses, assets & liabilities that cannot be allocated to aforesaid segment or those related to head office are unallocated and are included in Bagmati Province. The unallocated items generally comprise of head office assets, head office expenses, and tax assets and liabilities. The geographical segment has been identified on the basis of the location of the branches in 7 different provinces of the country.

3.18.11. Investment in Associates

For the purpose of consolidation, NAS 28 - Investments in Associates is applied. Associates are entities in which the Microfinance has significant influence, but not control, over the operating and financial policies. The Microfinance has investment in nature of Associates i.e., it holds more than 20%, but less than 50%, of their voting shares.

The microfinance's investments in associates are initially recorded at cost and increased (or decreased) each year by the entity's share of the post-acquisition profit/(loss). The entity ceases to recognize its share of the losses of equity accounted associates when its share of the net assets and amounts due from the entity have been written off in full, unless it has a contractual or constructive obligation to make good its share of the losses.

As per the directives (4)8/077 issued to microfinances by NRB, the microfinance has to dispose all the investment within 2 years of investment. As the Microfinance has planned to subsequently dispose the investment in the said entities which are normally to be considered as the associate the Microfinance has not followed the above-mentioned method and such investment are presented as Share Investment in the Statement of Financial position and dividend income if any is shown in Statement of Profit or Loss.

3.19. Segment Information:

A. Information about reportable segments:

Segment Reporting is the reporting of the operating segment of the microfinance. A segment is reportable if: it has at least

- 10% of the revenues, or
- 10% of the profit or loss, or
- 10% of the combined assets of the microfinance.

Segment can be categorized either on the basis of geographical segment or business segment. The microfinance has categorized its segment on the basis of provinces i.e., geographical segment. Segment assets, segment liabilities, total revenue, total expenses and operating profit are disclosed. Branches of the microfinance are classified under the regional operating structure for monitoring and supervision. The disclosure has been prepared in accordance with the requirements of NFRS.

All the information about Segment reporting has been explained in 5.4 Operating Segment Information of Disclosure & Additional Information.

B. Reconciliation of Reportable Segment

The reconciliation of Reportable Segment has been disclosed in 5.4 (4) Reconciliation of Reportable Segment of Disclosure & Additional Information.

3.20. Related party disclosure

The microfinance has carried out transactions in ordinary course of business on an arm's length basis at commercial rates with the parties as per Nepal Accounting Standard (NAS 24- Related Party Disclosure), except for the transactions that are key managerial personnel have availed under schemes uniformly applicable to all the staffs at concessionary rates.

3.20.1 Entity with significant influence over the Microfinance

Followings have been identified as related parties for microfinance under NAS 24 Related parties:

- a. Lumbini Bikas Bank Limited (former Lumbini Finance & Leasing Company Limited)- Deepak Khanal as the representative honouring as chairman of the board.
- b. Agriculture Development Bank Limited- Dirgha Bahadur Aryal as the representative honouring as director of the board.
- c. Nepal Bank Limited
- d. Nabil Bank Limited
- e. Development Project Service Center (DEPROSC Nepal)- Ganesh Kumar KC as the representative honouring as director of the board.
- f. Center for Environmental and Agricultural Policy Research, Extension and Development (CEAPRED)

Parties are also considered to be related if significant business transaction has been performed in the arm's length. So, in above mentioned influencers, microfinance has performed the significant transaction as mentioned below during the reporting period.

SN	Shareholding type	Symbol	Name of Bank	Bank Balance	Borrowing By Microfinance	Interest paid on Borrowings
1	Promoter	LBBL	Lumbini Development Bank Limited	1,786,774.84	351,774,757.75	10,212,217.86
2	Promoter	ADBL	Agriculture Development Bank Limited	2,283,790.79	939,706,379.73	63,955,957.94
3	Promoter	NBL	Nepal Bank Limited	1,995,613.66	419,132,266.30	36,841,980.27
4	Promoter	NABIL	Nabil Bank Limited	85,973,963.92	430,400,000.00	60,933,530.86
Total				92,040,143.21	2,141,013,403.78	171,943,686.93

3.20.2 Parents and ultimate controlling parties

The microfinance doesn't have an identifiable parent of its own.

3.20.3 Transaction with Key Managerial Personnel.

As per NAS-24 Related Party Disclosure, key managerial personnel are defined as those people having authority and responsibility for planning, directing and controlling the activities of the entity.

Board of Directors and Chief Executive Officer of the microfinance are considered as key managerial personnel of the microfinance.

Compensation of Key Managerial Personnel

Compensation to the Board of Directors:

Particulars	Amount (NPR)
Director's Sitting Fees	1,401,000.00
Other Meeting Expenses	249,202.00
Telephone/Newspaper Allowance	217,000.00
Foreign Visit	1,804,596.00
Total	3,671,798.00

Compensation to the Chief Executive Officer:

Particulars	Amount (NPR)
Short Term Benefits	3,470,000.00
Festival Allowance	260,000.00
Medical Allowance	225,000.00
Bonus	858,877.52
Foreign Visit	580,921.75
Total	5,394,799.27

In addition to above, the Microfinance also provide other facilities like Vehicles Facilities, Telephone, Newspaper Allowance, Dress Allowance Accidental Insurance, Travelling Allowance and Leave encashment facilities as per the approved employee facilities of the Microfinance to the Chief Executive Officer.

3.21 Dividend Paid

The microfinance declared 10% Stock Dividend and 11.053% Cash Dividend (inclusive of applicable tax for both stock and cash dividend) out of profits as per GAAP of F/Y 2078-79 during current period. However, the declared stock dividend is yet to be underwritten by the office of the company registrar whereas cash dividend has been paid and deposited as dividend tax on concerned authority.

3.22 Issue, Purchase, and Repayment of debt and equity Securities

No any such activities were reported during the year-end review.

3.23 Events after Reporting Period

There were no material events after the reporting date affecting financial status of the Microfinance.

3.24 Effect of changes in the composition of the entity during the period including Merger & Acquisition

No such events occurred.

4. Schedules to Financial Statement

4.1 Cash and cash equivalent

The total amount of cash-in-hand, balances with other bank and financial institutions, money at call and short notice, and highly liquid financial assets with original maturities of three months or less from the acquisition date that are subject to an insignificant risk of changes in their fair value, and are used by the licensed institution in the management of its short term commitments.

Particulars	Current Year	Previous Year
Cash in Hand	9,920,717	6,150,977
Balances with B/Fis	543,088,227	290,298,755
Money at call and short notice	150,927,441	1,235,020,288
Other	-	-
Total	703,936,385	1,531,470,020

4.2 Statutory Balances and Due from Nepal Rastra Bank

Statutory balances held with Nepal Rastra Bank and A class institutions for compulsory cash reserve, securities purchased from Nepal Rastra Bank under resale agreement and other deposits with and receivables from Nepal Rastra Bank has been presented under this account head.

Particulars	Current Year	Previous Year
Statutory balances with NRB	-	-
Statutory balances with BFIs	-	-
Securities purchased under resale agreement	-	-
Other deposit and receivable from NRB	-	-
Total	-	-

4.3 Placements with Bank and Financial Institutions

Placements with domestic financial institutions with original maturities of more than three months from the acquisition date has been presented under this account head.

Particulars	Current Year	Previous Year
Placement with domestic FIs	-	-
Less: Allowances for impairment	-	-
Total	-	-

4.4 Derivative Financial Instruments

Particulars	Current Year	Previous Year
Held for trading		
Interest rate swap		
Currency Swap		
Forward exchange contract		
Others		
Held for risk management		
Interest rate swap		
Currency Swap		
Forward exchange contract		
Others		
Total	-	-

4.5 Other Trading assets

Trading assets are those assets that the licensed institution acquires principally for the purpose of selling in the near term, or holds as part of a portfolio that is managed together for short-term profit has been presented under this account head. The other trading asset includes non derivative financial assets. It includes Government bonds, NRB Bonds, Domestic Corporate bonds, Treasury bills, Equities etc held primarily for the trading purpose.

Particulars	Current Year	Previous Year
Treasury Bills		-
Government bond		-
NRB bonds		-

Domestic Corporate bonds		-
Equities		-
Other		-
Total	-	-
Pledged		-
Non- Pledged		-

4.6 Loans and advances to MFIs & Cooperatives

Loan and advances given to microfinance financial institutions as well as other financial institutions has been presented under this head. Specific impairment on loan and advance to bank and financial institutions shall be deducted.

Particulars	Current Year	Previous Year
Loan to Microfinance Institutions	-	-
Loan to FIs	-	-
Loan to Cooperatives	-	-
Other	-	-
Less: Allowances for Impairment	-	-
Total	-	-

4.6.1 Allowances for Impairment

Particulars	Current Year	Previous Year
Balance as at Shrawan 1	-	-
Impairment loss for the year:		
Charge for the year	-	-
Recoveries/Reversal		
Amount written off		
Balance as at Ashad end	-	-

4.7 Loans and advances to customers

The sum of the outstanding amount of all loans and advances extended to the customers other than FIs the amount of impairment allowances has been presented herein. Loan to employees provided according to the Employees Bylaws of the licensed institution has also been presented here.

Particulars	Current Year	Previous Year
Loans and advances measured at amortized cost	18,434,435,029	15,679,563,905
Less: Impairment allowances		
Collective Impairment	(62,887,603)	
Individual Impairment	(50,034,460)	(118,285,720)
Net amount	18,321,512,966	15,561,278,185
Loan and advances measured at FVTPL		-
Total	18,321,512,966	15,561,278,185

4.7.1 Analysis of loan and advances - By product

Particulars	Current Year	Previous Year
Product		
Term Loan	18,027,551,744	15,350,315,843
Short term, term loan		
Long term, term loan		
Hire purchase loans		
Personal Residential Loans		
Staff Loans	215,348,696	176,005,858
Sub-total	18,242,900,440	15,526,321,701
Interest Receivable	191,534,588	153,242,204
Grand Total	18,434,435,029	15,679,563,905

4.7.2 Analysis of loan and advances - By Collateral

Particulars	Current Year	Previous Year
Secured		
Immovable Goods	5,144,040,905	3,883,510,839
Government Gaurantee		
Collateral of Government securities		
Collateral of Fixed Deposit Receipt		
Group Guarantee		
Personal Guarantee		
Other Collateral		
Subtotal	5,144,040,905	3,883,510,839
Unsecured	13,290,394,124	11,796,053,065
Grand Total	18,434,435,029	15,679,563,905

4.7.3 Allowances for Impairment

Particulars	Current Year	Previous Year
Specific allowances for impairment		
Balance at Shrawan 1	41,063,557	146,836,119
Impairment loss for the year:	8,970,903	(105,772,563)
Charge for the year		
Recoveries/reversal during the year	8,970,903	(105,772,563)
Write- offs		-
Exchange rate variance on foreign currency		
Other movement		
Balance at Ashad end	50,034,459	41,063,557
Collective allowances for impairment		
Balance at Shrawan 1	77,222,163	122,133,749
Impairment loss for the year:	(14,334,560)	(44,911,586)
Charge/(reversal) for the year	(14,334,560)	(44,911,586)
Exchange rate variance on foreign currency		-
Other movement		-
Balance at Ashad end	62,887,603	77,222,163
Total allowances for impairment	112,922,062	118,285,720

4.8 Investment in securities

Investments made by the DLBSL in financial instruments has been presented under this account head in three categories i.e. investment securities designated at fair value through profit or loss, investment securities measured at amortized cost and investment in equity measured at fair value through other comprehensive income. Investment other than those measured at amortized cost shall be measure at fair value and changes in fair value shall be recognized in profit or loss, or other comprehensive income as per the business model adopted by the financial institutions for the specific securities. Where income from the investment is received in the form of bonus shares, the valuation of investment shall be made by increasing the number of shares only without changing in the cost of investment. The financial institutions shall disclose following particulars in respect of investment in shares and debenture/bond.

- a. Following particulars shall clearly be disclosed in respect of investment in shares of other companies
 - (1) Name of the company
 - (2) Type of share (ordinary or preference), in case of preference shares, including the rate of dividend.
 - (3) Total number of shares subscribed (including bonus shares if received).
 - (4) Face value per share
 - (5) The cost price to licensed institution.
 - (6) Fair value of the shares at the end of the fiscal year.
 - (7) Where a company, in which the licensed institution has investment in shares, has not declared dividend for previous 3 years, particulars indicating the same.
- b. Following particulars shall clearly be disclosed in respect of investment in debentures and bonds of other companies
 - (1) Name of the company
 - (2) Rate of Interest
 - (3) Installment of Debenture/bond subscribed.
 - (4) Face value per debenture/bond.
 - (5) Maturity date of debenture/bond



- (6) The purchase price of the debentures/bond
(7) Fair value of the debentures/bond measured at fair value

The financial institution shall recognize impairment loss if any on the investment instruments measured at amortized cost. The calculation of impairment loss shall be as per requirement of NFRSs.

The financial institution shall recognize, measure, present and disclose the investment instruments as per the requirement of NFRSs.

Particulars	Current Year	Previous Year
Investment securities measured at amortized cost	130,000,000	-
Investment in equity measured at FVTOCI	2,000,000	2,000,000
Total	132,000,000	2,000,000

4.8.1 Investment in securities measured at amortized cost

Particulars	Current Year	Previous Year
Debt Securities		-
Government Bond		-
Government treasury bills		-
Nepal Rastra Bank bonds		-
Nepal Rastra Bank deposit instruments		-
Other	130,000,000	
Less: Specific allowances for impairment		-
Total	130,000,000	-

4.8.2 Investment in equity measured at fair value through other Other comprehensive income

Particulars	Current Year	Previous Year
Equity Instrument		
Quoted equity securities		-
Unquoted equity securities	2,000,000	2,000,000
Total	2,000,000	2,000,000

4.8.3 Information relating to investment in equities

Particulars	Current Year		Previous Year	
	Cost	Fair Value	Cost	Fair Value
Investment in Unquoted equity				
Center for Microfinance PVT LTD				
100 Ordinary share of Rs 100 fully paid	10,000	-	10,000	-
Nepal Finsoft Company Limited				
200,000 Ordinary share of Rs 100 fully paid	2,000,000	2,000,000	2,000,000	2,000,000
Subtotal	2,010,000	2,000,000	2,010,000	2,000,000
Grand Total	2,010,000	2,000,000	2,010,000	2,000,000

Note: *Refers to Dividend Declared during last three years

4.9 Current tax Assets/Liability

This will include any advance payment made by the DLBSL towards income tax liabilities or other tax liabilities to the tax authority.

Particulars	Current Year	Previous Year
Current tax assets	267,109,766	310,431,703
Current year Income Tax Assets	267,109,766	310,431,703
Tax Assets of Prior Periods		
Current tax liabilities	226,110,211	315,054,524
Current year Income Tax Liabilities	224,290,182	315,054,524
Tax Liabilities of Prior Periods	1,820,029	-
Total of income tax assets/(liabilities)	40,999,556	(4,622,821)

4.10 Investment Properties

Land or land and building other than those are classified as property and equipment; and non current assets held for sale under relevant accounting standard has been presented under this account head. This shall include land, land and building acquired as non banking assets by the Institution but not sold.

Particulars	Current Year	Previous Year
Investment Properties measured at Fair Value		
Balance as on Shrawan 01	-	-
Addition/(Disposal) during the year	-	-
Net Changes in fair value during the year		
Adjustment/Transfer		
Net Amount	-	-
Investment Properties measured at Cost		
Balance as on Shrawan 01	-	-
Addition/(Disposal) during the year		
Adjustment/Transfer		
Accumulated depreciation		
Accumulated impairment loss		
Net Amount	-	-
Total	-	-

4.11 Property and Equipment

All assets of long-term nature (fixed) like land, building, IT equipment, fixtures and fittings, office equipment and appliances, vehicles, machinery, leasehold developments and capital work in progress owned by the DLBSL has been presented under this head.

Particulars	Leasehold Properties	Computer & Accessories	Vehicles	Furniture & Fixtures	Machinery	Equipment & others	Total Ashad end
Cost							
As on Shrawan 1, 2077		30,039,998	43,404,908	13,756,713	6,177,075		93,378,694
Addition during the Year		2,575,198	638,700	1,335,477	30,000		4,579,375
Acquisition		2,575,198	638,700	1,335,477	30,000		4,579,375
Capitalization							-
Disposal during the year		(1,046,281)	(655,893)	(2,755,043)	(1,300)		(4,458,517)
Adjustment/Revaluation		314,116		(314,116)			-
Balance as on Ashad end 2078		31,883,031	43,387,715	12,023,031	6,205,775		93,499,552
Addition during the Year	70,524,574	8,219,236	25,186,400	3,482,135	1,686,633	1,476,465	110,575,443
Acquisition	70,524,574	8,219,236	25,186,400	3,482,135	1,686,633	1,476,465	110,575,443
Capitalization							-
Disposal during the year		-	(4,384,127)	-	-	-	(4,384,127)
Adjustment/Revaluation							-
Balance as on Ashad end 2079	70,524,574	40,102,267	64,189,988	15,505,166	7,892,408	1,476,465	199,690,868
Depreciation and Impairment							
As on Shrawan 1, 2077		20,811,809	19,645,283	8,956,008	3,647,286		53,060,386
Depreciation charge for the year		3,122,880	5,054,573	1,040,804	860,237		10,078,494
Impairment for the year							
Disposals		(857,996)	(512,674)	(2,075,597)	(1,248)		(3,447,515)
Adjustment		244,710		(244,710)			
As on Ashad end 2078		23,321,404	24,187,182	7,676,505	4,506,275		59,691,365
Depreciation charge for the year		4,071,694	8,349,324	1,561,765	506,252	176,383	14,665,417
Impairment for the year	14,104,915						14,104,915
Disposals							-
Adjustment			(4,380,085)				(4,380,085)
As on Ashad end 2079	14,104,915	27,393,097	28,156,420	9,238,271	5,012,526	176,383	84,081,612



Particulars	Leasehold Properties	Computer & Accessories	Vehicles	Furniture & Fixtures	Machinery	Equipment & others	Total Ashad end
Capital Work in Progress 2077	-						
Capital Work in Progress 2078	-						
Capital Work in Progress 2079	-						
Net Book Value							
As on Ashad end 2077	-	9,228,189	23,759,625	4,800,705	2,529,789		40,318,308
As on Ashad end 2078	-	8,561,627	19,200,533	4,346,526	1,699,501	-	33,808,187
As on Ashad end 2079	56,419,659	12,709,170	36,033,568	6,266,895	2,879,882	1,300,082	115,609,256

4.12 Goodwill and Intangible Assets

Goodwill and intangible assets like computer software both purchased and internally generated, trade mark etc. has been presented under this account head.

Particulars	Goodwill	Software		Other	Total Ashad end
		Purchased	Developed		
Cost					
As on Shrawan 1, 2077		6,234,760			6,234,760
Addition during the Year		480,250			480,250
Acquisition		480,250			480,250
Capitalization					-
Disposal during the year		(2,023,590)			(2,023,590)
Adjustment/Revaluation					-
Balance as on Ashad end 2078		4,691,420			4,691,420
Addition during the Year	-	1,064,736			1,064,736
Acquisition		1,064,736			1,064,736
Capitalization					-
Disposal during the year					-
Adjustment/Revaluation					-
Balance as on Ashad end 2079	-	5,756,156			5,756,156
Amortization and Impairment					
As on Shrawan 1, 2077		3,511,118			3,511,118
Amortisation charge for the year		836,682			836,682
Impairment for the year					-
Disposals		(2,023,590)			(2,023,590)
Adjustment		(4)			(4)
Balance as on Ashad end 2078		2,324,206			2,324,206
Amortization charge for the year					-
Impairment for the year		921,093			921,093
Disposals					-
Adjustment					-
Balance as on Ashad end 2079	-	3,245,299			3,245,299
Capital Work in Progress					
As on Ashad end 2077		2,723,642			2,723,642
As on Ashad end 2078	-	2,367,214			2,367,214
As on Ashad end 2079	-	2,510,857			2,510,857

4.13 Deferred Taxes Assets/(Liabilities)

Deferred tax assets recognized as per NFRSs on temporary deductible differences, carry forward of unused tax losses, changes in tax rate etc. has been presented under this account head.

Particulars	Deferred Tax Assets	Deferred Tax Liabilities	Current Year
			Net Deferred Tax Assets /(Liabilities)
Deferred tax on temporary differences on following items			
Loans and Advances to BFIs	-	-	-
Loans and Advances to Customers	-	(57,460,376)	(57,460,376)
Investment Properties	-	-	-
Investment Securities	-	-	-
Property and Equipment	-	(2,472,452)	(2,472,452)
Employees' Defined Benefit Plan	-	(10,064,922)	(10,064,922)
Employees' Leave Liability	25,820,771	-	25,820,771
Lease Liabilities	16,425,172	-	16,425,172
Provisions	-	-	-
Other Temporary Differences	-	-	-
Deferred tax on temporary differences	42,245,943	(69,997,750)	(27,751,807)
Deferred tax on carry forward of unused tax losses	-	-	-
Deferred tax due to changes in tax rate	-	-	-
Net Deferred Tax Asset (Liabilities) as on year end of 2078/79			(27,751,807)
Deferred Tax Asset/ (Liabilities) as on Shrawan 01, 2078			(17,191,291)
Origination/(Reversal) during the year			(10,560,516)
Deferred Tax (expense)/income recognized in profit or loss			(17,363,085)
Deferred Tax (expense)/income recognized in Other Comprehensive Income			6,802,568
Deferred Tax (expense)/income recognized directly in equity			-
Particulars	Deferred Tax Assets	Deferred Tax Liabilities	Previous Year
			Net Deferred Tax Assets /(Liabilities)
Deferred tax on temporary differences on following items			
Loans and Advances to BFIs	-	-	-
Loans and Advances to Customers	-	(45,972,661)	(45,972,661)
Investment Properties	-	-	-
Investment Securities	-	-	-
Property and Equipment	1,355,675	-	1,355,675
Employees' Defined Benefit Plan	-	-	-
Employees' Leave Liability	27,064,116	-	27,064,116
Lease Liabilities	361,579	-	361,579
Provisions	-	-	-
Other Temporary Differences	-	-	-
Deferred tax on temporary differences	28,781,370	(45,972,661)	(17,191,291)
Deferred tax on carry forward of unused tax losses	-	-	-
Deferred tax due to changes in tax rate	-	-	-
Net Deferred Tax Asset (Liabilities) as on year end of 2077/78			(17,191,291)
Deferred Tax (Asset)/ Liabilities as on Shrawan 01, 2077			6,909,544
Origination/(Reversal) during the year			(24,100,834)
Deferred Tax (expense)/income recognized in profit or loss			(24,100,834)
Deferred Tax (expense)/income recognized in Other Comprehensive Income			
Deferred Tax (expense)/income recognized directly in equity			-

4.14 Other Assets

This account will include any other tangible or intangible asset not mentioned above. Assets held for sale, non banking assets (other than land or land and building), restricted deposits with central banks, accounts receivable, interest receivable, accrued income, prepayments and deposit are some of the items has been included under this head.

Particulars	Current Year	Previous Year
Assets held for Sale	-	-
Other Non-Banking Assets	-	-
Bills Receivable	-	-
Accounts Receivable	101,019,684	25,355,410
Accrued Income	-	-
Prepayments and Deposits	-	-
Income Tax Deposit	6,077,539	-
Deferred Employee Expenditure	10,492,025	-
Other	49,489,915	36,069,590
Stationery Stock	4,611,787	3,811,864
Siddhartha Capital Dividend Advance	9,881,101	13,462,476
Fixed Deposit in Jyoti Bikas Bank (Staff Welfare Fund)	19,200,000	-
Others	15,797,027	18,795,250
Grand Total	167,079,162	61,425,000

4.15 Due to Bank and Financial Institutions

The balances in accounts maintained with the institution by other local and foreign banks and financial institution has been presented under this head. Interbank borrowing, interbank deposit, balances on settlement and clearing accounts as well as other amount due to bank and financial institution has been presented under this account head.

Particulars	Current Year	Previous Year
Borrowing from BFIs	-	-
Settlement and Clearing Accounts	-	-
Other	-	-
Total	-	-

4.16 Due to Nepal Rastra Bank

This account head contains the amount of payable to Nepal Rastra Bank. Amount payable to NRB also includes amount of refinance facilities, standing liquidity facility, lender of last resort, deposit from NRB etc.

Particulars	Current Year	Previous Year
Refinance from NRB	-	33,600
Standing Liquidity Facility	-	-
Lender of Last Resort facility from NRB	-	-
Securities sold under repurchase agreements	-	-
Other Payable to NRB	-	-
Total	-	33,600

4.17 Derivative Financial instruments

Particulars	Current Year	Previous Year
Held for Trading	-	-
Interest Rate Swap	-	-
Currency Swap	-	-
Forward Exchange Contracts	-	-
Others	-	-
Held for Risk Management	-	-
Interest Rate Swap	-	-
Currency Swap	-	-
Forward Exchange Contracts	-	-
Others	-	-
Total	-	-

4.18 Deposits from customers

All deposit accounts other than deposit from BFIs (local and foreign) and NRB has been presented under this account head.

Particulars	Current Year	Previous Year
Institutions Customers:		-
Term deposits		-
Call deposits		-
Other		-
Individual Customers:	7,970,178,757	6,540,573,078
Term deposits		
Saving deposits		
Savings from Members	7,970,178,757	6,540,573,078
Other		
Total	7,970,178,757	6,540,573,078

4.19 Borrowing

All domestic as well as foreign borrowing other than interbank borrowing and borrowing from Nepal Rastra Bank has been presented under this heading. It includes borrowing from Nepal Government, borrowing from other domestic institutions, borrowing from foreign bank and financial institutions, multilateral development banks etc.

Particulars	Current Year	Previous Year
Domestic Borrowing		
Nepal Government		
Other licensed Institutions	7,961,147,064	7,784,028,225
Other		
Sub total	7,961,147,064	7,784,028,225
Foreign Borrowing		
Foreign Bank and Financial Institutions		
Multilateral Development Banks		
Other institutions		
Sub total	-	-
Total	7,961,147,064	7,784,028,225

4.20 Provisions

A provision is recognized when as a result of a past event, the DLBSL has a present legal or constructive obligation that can be estimated reliably, and it is probable that an outflow of economic benefits will be required to settle the obligation. Provision for redundancy, provision for onerous contracts, provision for restructuring, pending legal issues and tax litigation, credit commitments and guarantees etc. shall be presented under this account head. Followings are the additional clarification on accounts presented under this account head.

(a) Provision for Redundancy

It shall include benefits payable as a result of employment being terminated or based on a dismissal plan of the licensed institution. Provision for employees' termination benefits like voluntary retirement scheme has been presented under this account head.

(b) Provision for restructuring

Restructuring includes sale or termination of a line of business, closure of business locations or relocation in a region, changes in management structure, fundamental reorganizations that have a material effect on the nature and focus of the institution's operations etc. The provision of restructuring that is recognized as per the requirement of NFRSs has been presented under this account head

(c) Pending legal issues and tax litigation

Provisions recognized for any pending legal issues and tax litigation matters has been presented under this account head.

(d) Onerous contracts

Provision for onerous contract is recognized when the expected benefits to be derived by the licensed institution from a contract is lower than the unavoidable cost of meeting its obligation under the contract. The provision amount that is recognized for onerous contract as per NFRSs has been presented under this heading.



Particulars	Current Year	Previous Year
Provisions for redundancy	-	-
Provision for restructuring	-	-
Pending legal issues and tax litigation	-	-
Onerous contracts	-	-
Other	-	-
Total	-	-

4.20.1 Movement in Provisions

Particulars	Current Year	Previous Year
Balance at Shrawan 1	-	-
Provisions made during the year		
Provisions used during the year		
Provisions reversed during the year		
Unwind of discount		
Balance at Ashad end	-	-

4.21 Other Liabilities

Any residual liabilities not captured above, shall be presented under an appropriate head in this account. Liabilities relating to employees benefits like liabilities for defined benefit obligation gratuity and pension fund, liabilities for long-service leave, cash settled share based payment liabilities, short-term employee benefits etc., Creditors and accruals, Interest payable on deposit and borrowing, unearned income, unpaid dividend etc. has been presented under this account head.

Particulars	Current Year	Previous Year
Liabilities for employees defined benefit obligations	(33,549,739)	18,078,147
Liabilities for long-service leave	86,069,237	90,213,719
Short term employee benefits	24,783,263	21,378,045
Bills payable	-	-
Creditors and accruals	-	-
Interest payable on deposits	-	-
Interest payable on borrowing	16,238,385	3,301,631
Liabilities on deferred grant income	-	-
Unpaid Dividend	25,052,349	28,633,723
Liabilities under Finance Lease	-	-
Employee bonus payable	80,921,378	110,254,506
Other Liabilities	187,890,159	21,057,452
Audit Fee Payable	334,500	334,500
TDS Payable	13,107,433	7,590,242
Micro Finance Central Fund	2,436,906	513,672
Micro Finance Welfare Fund	-	-
Liabilities under Lease (Rental Lease)	54,750,572	1,205,264
Staff Payable	1,256,801	862,098
Others	116,003,946	10,551,676
Total	387,405,031	292,917,223

4.21.1. A Defined Benefit Obligation

The amounts recognised in the statements of financial positions are as follows :

Particulars	Current Year	Previous Year
Present value of funded obligations	186,185,519	184,159,532
Total present value of obligations	186,185,519	184,159,532
Fair value of plan assets	219,735,257	166,081,385
Present value of net obligations	(33,549,738)	18,078,147
Recognised liability for defined benefit obligations	(33,549,738)	18,078,147

4.21.2 A : Plan Assets

Plan assets comprise

Particulars	Current Year	Previous Year
Equity securities		-
Government bonds		-
Bank deposit		-
Other	219,735,257	166,081,385
Total	219,735,257	166,081,385

4.21.3 A : Movement in the present value of defined benefit obligations

Particulars	Current Year	Previous Year
Defined benefit obligations at Shrawan 1	184,159,532	147,498,749
Actuarial losses	15,282,556	-
Benefits paid by the plan		(1,488,336)
Current service costs; Past Service Cost and interest	25,805,503	38,149,119
Adjustments	(39,062,072)	
Defined benefit obligations at Ashad end	186,185,519	184,159,532

4.21.4 A : Movement in the fair value of plan assets

Particulars	Current Year	Previous Year
Fair value of plan assets at Shrawan 1	166,081,385	129,156,438
Contributions paid into the plan	35,575,726	38,413,283
Benefits paid during the year		(1,488,336)
Actuarial (losses) gains	(16,110,485)	
Expected return on plan assets	16,110,485	
Adjustments	18,078,146	
Fair value of plan assets at Ashad end	219,735,257	166,081,385

4.21.5 A : Amount recognised in profit or loss

Particulars	Current Year	Previous Year
Current service costs	13,545,366	38,149,119
Past service costs-(non Vested)		
Past service costs (Vested)		
Interest on obligation	12,260,137	
Expected return on plan assets	(16,110,485)	
Total	9,695,018	38,149,119

4.21.6 A : Amount recognised in other comprehensive income

Particulars	Current Year	Previous Year
Acturial (gain)/loss	31,393,041	-
Total	31,393,041	-

4.21.7 A : Actuarial assumptions

Particulars	Current Year	Previous Year
Discount rate	8.50%	-
Expected return on plan asset	8.50%	-
Future salary increase	7.50%	-
Withdrawal rate		
0 to 3 Years	3.00%	-
3 to 5 Years	5.00%	-
5 to 10 Years	2.00%	-

4.21.1. B Long Term Benefit Obligation

The amounts recognised in the statements of financials positions are as follows :

Particulars	Current Year	Previous Year
Present value of unfunded obligations	86,069,237	90,213,719
Present value of funded obligations	-	-
Total present value of obligations	86,069,237	90,213,719
Fair value of plan assets	-	-
Present value of net obligations	86,069,237	90,213,719
Recognised liability for defined benefit obligations	86,069,237	90,213,719

4.21.2 B : Plan Assets

Plan assets comprise

Particulars	Current Year	Previous Year
Equity securities	-	-
Government bonds	-	-
Bank deposit	-	-
Other	-	-
Total	-	-

4.21.3 B : Movement in the present value of benefit obligations

Particulars	Current Year	Previous Year
Long Term benefit obligations at Shrawan 1	90,213,719	78,652,658
Actuarial losses	(8,717,814)	-
Benefits paid by the plan		(9,356,359)
Current service costs; Past Service Cost and interest	21,941,891	20,917,420
Adjustment for Previous Years	(17,368,559)	
Long Term benefit obligations at Ashad end	86,069,237	90,213,719

4.21.4 B : Movement in the fair value of plan assets

Particulars	Current Year	Previous Year
Fair value of plan assets at Shrawan 1	-	-
Contributions paid into the plan	-	-
Benefits paid during the year	-	-
Actuarial (losses) gains	-	-
Expected return on plan assets	-	-
Fair value of plan assets at Ashad end	-	-

4.21.5 B : Amount recognised in profit or loss

Particulars	Current Year	Previous Year
Current service costs	21,941,891	38,319,251
Past service costs-(non Vested)		-
Past service costs (Vested)		-
Actuarial (gain)/loss	-	-
Interest on obligation	-	-
Expected return on plan assets		-
Total	21,941,891	38,319,251

4.21.6 B : Amount recognised in other comprehensive income

Particulars	Current Year	Previous Year
Actuarial (gain)/loss	(8,717,814)	-
Total	(8,717,814)	-

4.21.7 B : Actuarial assumptions

Particulars	Current Year	Previous Year
Discount rate	8.50%	-
Expected return on plan asset	8.50%	-
Future salary increase	7.50%	-
Withdrawal rate		
0 to 3 Years	3.00%	-
3 to 5 Years	5.00%	-
5 to 10 Years	2.00%	-

4.22 Debt securities issued

Particulars	Current Year	Previous Year
Debt securities issued designated as at fair value through profit or loss	-	-
Debt securities issued at amortised cost	-	-
Total	-	-

4.23 Subordinate Liabilities

Particulars	Current Year	Previous Year
Redeemable preference shares	-	-
Irredeemable cumulative preference shares (liabilities component)		
Other		
Total	-	-

4.24 Share Capital

The amount of paid up share capital of the DLBSL has been mentioned under this head. Amount credited in share capital by issuing bonus shares utilizing the accumulated profit and reserves has also been disclosed under this heading. This shall include paid up amount of ordinary share capital and equity component of preference share capital. The convertible preference shares which includes an option for the holder of the shares to convert the preferred shares into a fixed number of ordinary shares at any time after a predetermined date, irredeemable preference share and perpetual debt instruments, the equity component that is recognized and measured as per NFRSs as equity as well has been presented under this heading.

Particulars	32-03-2079	31-03-2078
Ordinary Shares	1,387,498,333	1,156,248,611
Convertible Preference Shares (Equity component only)	-	-
Irredeemable Preference Shares (Equity component only)	-	-
Perpetual debt (Equity component only)	-	-
Total	1,387,498,333	1,156,248,611



4.24.1 Share capital detail

Particulars	32-03-2079	31-03-2078
Authorised capital		
20,000,000 Ordinary Share of Rs. 100 each	2,000,000,000	2,000,000,000
Issued Capital		
11,562,486.11 Ordinary Share of Rs. 100 each (FY 2077-78)		1,156,248,611
13,874,983.33 Ordinary Share of Rs. 100 each (FY 2078-79)	1,387,498,333	
Suscribed and paid up capital		
11,562,486.11 Ordinary Share of Rs. 100 each (FY 2077-78)		1,156,248,611
13,874,983.33 Ordinary Share of Rs. 100 each (FY 2078-79)	1,387,498,333	
Total	1,387,498,333	1,156,248,611

4.24.2 Ordinary Share Ownership

Particulars	32-03-2079		31-03-2078	
	% of holding	Amount	% of holding	Amount
Domestic ownership (Promoter)	51.00%	707,624,150	51.00%	589,686,791
Nepal Government				
"A" Class licenced institutions	25.88%	359,084,569	25.87%	299,195,790
Other Licenced institutions	9.42%	130,702,343	9.42%	108,930,939
Other institutions	11.56%	160,394,807	11.56%	133,622,988
Other	4.14%	57,442,431	4.15%	47,937,075
Domestic ownership (Public)	49.00%	679,874,183	49.00%	566,561,819
Nepal Government				
"A" Class licenced institutions	1.91%	26,501,218	7.17%	22,035,000
Other Licenced institutions	3.55%	49,256,191	3.55%	41,038,429
Other institutions	3.45%	47,868,692	4.90%	39,873,031
Other	40.09%	556,248,082	33.38%	463,615,360
Foreign Ownership (Promoter)				
Foreign Ownership (Public)				
Total	100%	1,387,498,333	100%	1,156,248,611

List of Shareholders holding more than 0.5% shares

S.N	Name of Shareholders	Paid-up Amount	%	Type
1	Nabil Bank Ltd.	130,717,234	9.42%	Promoter
2	Nepal Bank Ltd.	130,717,234	9.42%	Promoter
3	Agricultural Development Bank Ltd.	97,600,730	7.03%	Promoter
4	Lumbini Bikas Bank Ltd.	130,717,234	9.42%	Promoter
5	Bikas Aayojana Sewa Kendra	151,631,022	10.93%	Promoter
6	Batabaran Tatha Krishi Niti Anusandhan Prachar Abum Bikas Kendra	8,716,713	0.63%	Promoter
7	Pitambar Prasad Acharya	9,678,834	0.70%	Promoter
8	Lumbini Bikas Bank Ltd.	49,246,126	3.55%	Public
9	Bikas Aayojana Sewa Kendra	47,847,713	3.45%	Public
10	Keshari Chandra Kucheriya	9,046,424	0.65%	Public

Paid up share capital of the Laghubittiya has moved over the years as follows:

Financial Year	Cumulative Paid Up Capital	Remarks
69 Ashad	106,130,000	
Addition	21,230,000	
70 Ashad	127,360,000	
Addition	44,580,000	
71 Ashad	171,940,000	
Addition	85,987,690	
72 Ashad	257,927,690	
Addition	90,273,346	
73 Ashad	348,201,036	
Issue of Bonus Share	96,979,366	
Issue of Right Share	257,920,000	
74 Ashad	703,100,402	
Issue of Bonus Share	70,310,040	
75 Ashad	773,410,442	
Issue of Bonus Share	232,023,133	
76 Ashad	1,005,433,575	
Issue of Bonus Share	150,815,036	
77 Ashad	1,156,248,611	
Issue of Bonus Share	231,249,722	
79 Ashad	1,387,498,333	

4.25 Reserves

Licensed institution shall include the amounts received from allocation of profits or retained earnings in connection with maintaining reserves or created from any other process. Normally, amount shall be credited to this heading having debited the accumulated profit and while using these reserves, the concerned reserve account shall have to be debited. Followings are the additional clarification of account head under reserve.

- (a) **General Reserve:**
General reserve is the statutory reserve. In this reserve, the amount transformed from appropriation of net profit according to the Banks and Financial Institutions Act, 2073 shall be included. No type of dividend (cash or bonus share) shall be distributed from the amount in general/statutory reserve. Approval of NRB shall be required in order to use the amount in this reserve.
- (b) **Exchange Equalization Reserve**
Exchange equalization reserve is a statutory reserve. An institution which has earned foreign exchange revaluation gain on foreign currency other than India currency has to allocate 25 percent of such revaluation gain to this reserve as per provision of the Bank and Financial Institution Act. Any amount allocated to exchange equalization reserve as per the provision of the Bank and Financial Institutions Act, shall be presented under this heading.
- (c) **Fair Value Reserves**
The fair value reserve comprises the cumulative net change in the fair value of financial assets that are measured at fair value and the changes in fair value is recognized in other comprehensive income, until the assets are derecognized. The cumulative amount of changes in fair value of those financial assets shall be presented under this account head.
- (d) **Assets Revaluation Reserve**
Any reserve created from revaluation of assets (such as Property & Equipment, Intangible Assets, Investment Property) shall be presented under this heading. Revaluation reserves often serve as a cushion against unexpected losses but may not be fully available to absorb unexpected losses due to the subsequent deterioration in market values and tax consequences of revaluation.
- (e) **Capital Reserve**
The capital reserve represents the amount of those reserves which are in nature of capital and which shall not be available for distribution of cash dividend. The amount from share forfeiture due to non-payment of remaining amount for the unpaid shares, capital grants received in cash or kind, capital reserve arising out of merger and acquisition etc should be presented under this heading.
- (f) **Special Reserve**
Any special reserve that is created as per the specific requirement of NRB directive or special instruction of NRB shall represent special reserve. The amount allocated to this reserve by debiting retained earning account shall be presented under this heading.
- (g) **Capital Redemption Reserve**
This head shall include the statutory reserve created for making payment towards Redeemable Non-Convertible Preference Shares.
- (h) **Dividend Equalization Fund**
For the purpose of maintaining uniformity in dividend payment, certain amount of profit during the year of profit making may be transferred shall be presented under this account head. Dividend may be distributed by debiting this account with the approval of the Board of Directors and endorsed by the General meeting.
- (i) **Capital Adjustment/Equalization Fund**
Any amount that is allocated from the amount retained profit to a reserve that is created for the raising capital of the Bank as well as calls is advance amount to make up minimum paid up capital amount shall be presented under this account head.

- (j) Corporate Social Responsibility Fund
 The fund created for the purpose of corporate social responsibility by allocating profit shall be presented under this account head.
- (k) Investment Adjustment Reserve
 It is a regulatory reserve created as a cushion for adverse price movements in bank's investments as directed by the Directives of Nepal Rastra Bank.
- (l) Actuarial Gain/Loss Reserve
 Actuarial gain or loss that represents change in actuarial assumptions used to value employee obligations shall be presented under this account head.
- (m) Regulatory Reserve
 The amount that is allocated from profit or retained earnings of the institution to this reserve as per the Directive of NRB for the purpose of implementation of NFRSs and which shall not be regarded as free for distribution of dividend (cash as well as bonus shares) shall be presented under this account head. The amount allocated to this reserve shall include interest income recognized but not received in cash, difference of loan loss provision as per NRB directive and impairment on loan and advance as per NFRSs (in case lower impairment is recognized under NFRSs), amount equals to deferred tax assets, actual loss recognized in other comprehensive income, amount of goodwill recognized under NFRSs etc.
- (n) Client Protection Fund
 This fund constitutes amount allocated from profit as per NRB directives for the purpose of the welfare of the customers.
- (o) Other Reserve Fund
 Any reserve created with specific or non-specific purpose (except stated in above) shall be presented under this by disclosing accounting heads.

Particulars	Current Year	Previous Year
Statutory general reserve	619,612,782	501,673,535
Capital reserve		
Exchange equilisation reserve	-	-
Investment adjustment reserve	-	-
Corporate social responsibility reserve	12,974,370	8,529,109
Client Protection Fund	159,748,178	175,349,827
Capital redemption reserve		
Regulatory reserve	256,284,093	118,630,878
Assets revaluation reserve		
Fair value reserve	10,000	10,000
Dividend equalisation reserve		
Actuarial Reserve	(37,960,948)	(22,088,289)
Micro Finance Protection Fund	-	-
Staff Training Fund	29,148,177	24,405,278
Total	1,039,816,651	806,510,336

4.26 Contingent liabilities and commitments

Particulars	Current Year	Previous Year
Contingent liabilities	24,092,705	24,092,705
Undrawn and undisbursed facilities	-	-
Capital commitment	-	-
Lease Commitment	-	-
Litigation	-	-
Others		
Total	24,092,705	24,092,705

4.26.1: Capital Commitments

Capital expenditure approved by relevant authority of the institution but provision has not been made in financial statements

Particulars	Current Year	Previous Year
Capital commitments in relation to Property and Equipment		
Approved and contracted for		
Approved but not contracted for	-	-
Sub total		
Capital commitments in relation to Intangible assets		
Approved and contracted for		
Approved but not contracted for		
Sub total		
Total	-	-

4.26.2: Lease commitments

Particulars	Current Year	Previous Year
Operating lease commitments		
Future minimum lease payments under non cancellable operating lease, where the bank is lessee		
Not later than 1 year	-	-
Later than 1 year but not later than 5 years	-	-
Later than 5 years	-	-
Sub total	-	-
Finance lease commitments		
Future minimum lease payments under non cancellable operating lease, where the bank is lessee		
Not later than 1 year	-	-
Later than 1 year but not later than 5 years	-	-
Later than 5 years	-	-
Sub total	-	-
Grand total	-	-

4.26.3: Litigation

Contingent Tax Liabilities-Income Tax

4.27 Interest Income

The interest income recognized as per NFRSs has been presented under this head. This heading shall include interest income on loan and advance, investment securities except on those investment securities measure at fair value through profit or loss, cash and cash equivalent, due from Nepal Rastra Bank, due from BFs, loan and advances to staff etc.

Particulars	Current Year	Previous Year
Interest on Cash and cash equivalent	6,958,513	28,210,969
Due from Nepal Rastra Bank		
Placement with bank and financial institutions		
Loan and advances to bank and financial institutions		
Loans and advances to customers	2,546,284,339	2,098,146,443
Investment securities	-	-
Loan and advances to staff	11,824,604	6,176,527
Other		
Total interest income	2,565,067,455	2,132,533,940

4.28 Interest Expense

The interest expenses recognized as per NFRSs shall be presented under this head. The interest accrued on deposits collected, debt securities issued, borrowings obtained, subordinated liabilities, amount due to bank and financial institutions, due to NRB etc. shall be presented under this heading.

Particulars	Current Year	Previous Year
Due to bank and financial institutions	-	-
Due to Nepal Rastra Bank	840	29,393
Deposits from customers	509,391,943	410,827,603
Borrowing	677,219,348	382,583,496
Debt securities issued	-	-
Subordinated liabilities	-	-
Other (Interest on Lease Liability)	5,733,648	-
Total Interest expense	1,192,345,779	793,440,492

4.29 Fees and commission income

Fee income is earned for diverse ranges of services provided by the institution to its customers. Fee income arises on the execution of a significant act completed or from provision of services service fees, Loan documentation fee, loan management fee, commitment fee, card issuance and renewal fees, prepayment and swap fee, remittance fee, , brokerage etc. should be presented under this heading. The fees and commission income that are integral to the effective interest rate on the financial assets are included in the measurement of the effective interest rate and shall not be recognized as income, however immaterial amount can be recognized in profit or loss account as income.



Particulars	Current Year	Previous Year
Loan administration fees	-	-
Service fees	163,725,561	198,312,975
Commitment fees	-	-
Card issuance fees	-	-
Prepayment and swap fees	-	-
Remittance fees	-	-
Brokerage fees	-	-
Other fees and commission income	-	-
Total Fees and Commission Income	163,725,561	198,312,975

4.30 Fees and commission Expense

Payouts on account of fee and commission for services obtained by the institution shall be presented under this account head. This account head shall include card related fees, guarantee commission, brokerage expenses etc. The fees and commission expense that are integral to the effective interest rate on the financial liability are included in the measurement of the effective interest rate and shall not be recognized as expense.

Particulars	Current Year	Previous Year
Brokerage	-	-
ATM management fees	-	-
VISA/Master card fees	-	-
Guarantee commission	-	-
DD/TT/Swift fees.	-	-
Remittance fees and commission	-	-
Other fees and commission expense	-	-
Total Fees and Commission Expense	-	-

4.31 Net Trading Income

Trading income comprises gains less losses relating to trading assets and liabilities, and includes all realized interest, dividend and foreign exchange differences as well as unrealized changes in fair value of trading assets and liabilities shall be presented under this account head.

Particulars	Current Year	Previous Year
Changes in fair value of trading assets	-	-
Gain/loss on disposal of trading assets	-	-
Interest income on trading assets	-	-
Dividend income on trading assets	-	-
Gain/loss foreign exchange transaction	-	-
Other	-	-
Net Trading Income	-	-

4.32 Other Operating Income

Receipt of all other operating income not specifically provided under the income heads above shall be booked and presented under this head. This shall include foreign exchange revaluation gain, gain/loss on sale of available for sale securities, dividend on available for sale securities, gain/loss on sale of property and equipment, gain/loss on sale of investment properties, operating lease income, gain/loss on sale of gold and silver, finance income of finance lease etc.

Particulars	Current Year	Previous Year
Foreign exchange revaluation gain	-	-
Gain/loss on sale of investment securities	-	-
Fair value gain/loss on investment properties	-	-
Dividend on equity instruments	-	-
Gain/loss on sale of property and equipment	-	-
Gain/loss on sale of investment property	-	-
Operating lease income	-	-
Gain/loss on sale of gold and silver	-	-
Other	2,378,237	16,932,696
Total	2,378,237	16,932,696

4.33 Impairment charge/(reversal) for loan and other losses

Impairment loss recognized as per NFRSs on loan and other losses shall be presented under this account head. It shall includes impairment charge/reversal on loan and advances to customers, loan and advances to bank and financial institutions, investment securities, placement with bank and financial institutions, property and equipment, goodwill and intangible assets, investment properties etc.

Particulars	Current Year	Previous Year
Impairment charge/(reversal) on loan and advances to BFIs	-	-
Impairment charge/(reversal) on loan and advances to customers	(5,363,658)	(150,684,149)
Impairment charge/(reversal) on financial Investment		10,000
Impairment charge/(reversal) on placement with BFIs		
Impairment charge/(reversal) on property and equipment		
Impairment charge/(reversal) on goodwill and intangible assets		
Impairment charge/(reversal) on investment properties	-	-
Total	(5,363,658)	(150,674,149)

4.34 Personal Expenses

All expenses related to employees of a institution shall be included under this head. Expenses covered under this head include employees' salary, allowances, pension, gratuity, contribution to provident fund, training expenses, uniform expenses, insurance, staff bonus, finance expense under NFRSs, cash-settled share-based payments etc.

Particulars	Current Year	Previous Year
Salary	218,140,361	191,098,281
Allowances	138,902,064	125,315,114
Gratuity Expense	9,695,018	38,149,119
Provident Fund	20,194,029	18,965,212
Uniform	3,843,000	3,925,500
Training & development expense	11,136,819	982,028
Leave encashment	44,875,269	20,917,420
Medical	17,085,132	15,880,950
Insurance	4,200,055	3,835,777
Employees incentive		
Cash-settled share-based payments		
Pension expense		
Finance expense under NFRS	3,321,678	-
Other expenses related to staff		
Subtotal	471,393,425	419,069,400
Employees bonus	80,921,378	110,254,506
Grand Total	552,314,803	529,323,906

4.35 Other Operating Expenses

All operating expense other than those relating to personnel expense are recognized and presented under this account head. The expenses covered under this account head shall include office administration expense, other operating and overhead expense, directors' emoluments, remuneration and non audit fee paid to auditors, professional and legal expense, branch closure cost expense, redundancy cost expense, expense of restructuring, impairment of non financial assets, expense of corporate social responsibility, onerous lease provisions etc.

Particulars	Current Year	Previous Year
Directors' fee	1,401,000	1,542,000
Directors' expense	2,270,798	370,056
Auditors' remuneration	339,000	339,000
Other audit related expense	30,500	6,210
Professional and legal expense	290,175	465,603
Office administration expense (4.35.1)	150,127,781	138,813,921
Operating Lease expense	-	18,717,533
Operating expense of investment properties	-	-
Corporate social responsibility expense	1,086,570	5,540,654
Client Protection Expenses	-	-
Bank Expenses and service charge	10,074,446	7,265,031
Onerous lease provisions	-	-
Other	-	-
Total	165,620,270	173,060,008



4.35.1 Office Administration Expenses

Particulars	Current Year	Previous Year
Electricity Expenses	1,615,180	1,403,839
Repair & Maintenance		
(a) Building		
(b) Vehicle	3,585,972	2,844,800
(c) Computer & Accessories		
(d) Office equipment and furniture	1,955,390	2,632,983
(e) Other		
Insurance	66,978,562	42,798,739
Postage, Telephone, Telex, Fax	5,309,861	4,795,463
Printing & Stationery	6,636,568	6,261,616
Newspaper, Books & Journals	-	5,230
Advertisements	433,425	277,961
Donation		
Security Expenses		
Deposit & loan guarantee premium		
Travelling allowance & expenses	7,304,976	3,695,172
Entertainment	-	-
AGM Expenses	400,877	400,646
Other		
(a) Fuel Expenses	16,795,806	15,546,713
(b) Annual Fee	-	-
(c) Office Expenses	32,447,743	29,780,778
(d) Renewal Fee Expenses	1,713,250	2,322,469
(e) Consultancy Fee Expenses	670,144	-
(f) Joint Acquisition Committee Expenses	393,702	-
(g) Miscellaneous	3,886,325	26,047,511
Total	150,127,781	138,813,921

4.36 Depreciation and Amortisation

Depreciation is the systematic allocation of the depreciable amount of an asset over its useful life. Amortization is the systematic allocation of the depreciable amount of an intangible asset over its useful life. Depreciation measured and recognized as per NFRSs on property and equipment, and investment properties, and amortization of intangible assets shall be presented under this account head.

Particulars	Current Year	Previous Year
Depreciation on property and equipment	28,770,332	10,078,494
Depreciation on investment property	-	-
Amortisation of intangible assets	921,093	836,682
Total	29,691,425	10,915,176

4.37 Non Operating Income

The income and expenses that have no direct relationship with the operation of transactions shall be presented under this head. The income/expense covered under this account head shall include loan written off, recovery of loan, redundancy provision, expense of restructuring etc

Particulars	Current Year	Previous Year
Recovery of Loan written off	163,178	185,177
Other Income	139,419	443,406
Total	302,597	628,583

4.38 Non Operating expense

Particulars	Current Year	Previous Year
Loan written off	(208,828)	-
Redundancy provision		
Expense of restructuring		
Other expense		
Total	(208,828)	-

4.39 Income Tax Expenses

The amount of income tax on net taxable profit shall be recognized and presented under this account head. This account head shall include current tax expense and deferred tax expense/deferred tax income.

Particulars	Current Year	Previous Year
Current Tax Expenses	226,110,211	315,054,524
Current Year	224,290,182	315,054,524
Adjustment for Prior Years	1,820,029	-
Deferred tax Expenses	17,363,085	24,100,834
Origination and Reversal of Temporary Differences	17,363,085	24,100,834
Change in tax Rate		
Recognition of Previously unrecognized Tax Losses	-	-
Total Income tax expense	243,473,295	339,155,358

4.39.1: Reconciliation of Tax Expenses and Accounting Profit

Particulars	Current Year	Previous Year
Profit Before Tax	796,656,401	992,342,761
Tax Amount at the Rate of 30%	238,996,920	297,702,828
Add: Tax Effect of the expenses that are not deductible for tax purpose		
Less: Tax Effect on Exempt Income		
Add/Less: Tax Effect on other Items	16,357,677	17,351,695
Total Income Tax Expenses	255,354,597	315,054,523
Effective Tax Rate	32.05%	31.75%

5. Disclosures & Additional Information

5.1 Risk Management

In compliance with Nepal Rastra Bank Directive on 6 "Corporate Governance", the Board of microfinance has established a Risk Management Committee with clear terms of reference. As at the date of this report, the microfinance's Risk Management Committee comprised of the following:

S.N.	Members of Risk Management Committee	Designation
1	Mr. Ganesh Kumar KC	Co-ordinator
2	Mr. Yagya Prakash Neupane/Mr. Ramesh Kumar Raghubansi	Member
3	Mr. Buddhiraj Ghimire	Member Secretary

The Committee meets at least four times annually. The committee oversees and reviews the fundamental prudential risks including operational, credit, market, reputational, capital and liquidity risk etc.

The responsibilities of Risk Management Committee are as follows:

- Formulate policies and guidelines for identification, measurement, monitoring and control all major risk categories.
- Ensuring the microfinance has clear, comprehensive and well documented policies and procedure.
- Defining the microfinance's overall risk tolerance in relation to credit risk.
- Ensuring that microfinance's significant risks exposure is maintained at prudent levels and consistent with the available capital.

Apart from Board Level Risk Management Committee the other committees and groups as mentioned below supports for Overall Risk Management.

i) Risk Governance

Risk management committee of the microfinance has formed to review the credit risk, market risk and liquidity risk of the microfinance. Apart from this the microfinance has formed the Assets Liability Management Committee to monitor Liquidity risk as well as market risk, AML CFT committee in order to monitor the operational risk. The committee and subcommittee has effectively discharged their duties & responsibility.

Risk Management Department conducts periodical financial surveillance and monitoring. In addition to this, the risk management committee analyse the Stress testing of the microfinance as required by Nepal Rastra Bank and its impact and corrective action to mitigate the risk.

Through its risk management framework, the microfinance seeks to efficiently manage credit, market and liquidity risks which arise directly through the Microfinance's commercial activities as well as operational, regulatory and reputational risks which arise as a normal consequence of any business undertaking. As part of this framework, the microfinance uses a set of principles that describe its risk management culture. The microfinance has developed Risk Management Policy, Guideline & Framework 2017 to manage Credit risk, Market risk and liquidity risk.

The major risk areas and mitigation mechanism is as given below;

1) Credit Risk

Credit risk is the potential for loss due to failure of counterparty to meet its obligations to pay the microfinance in accordance with agreed terms.

The microfinance has Credit Policy Guidelines (CPG) that, inter alia, consist of areas of lending, eligibility of borrower, loan application format and requirement, necessary documents for processing loans, risk assessment areas, loan approval authority and other general credit principles. The CPG has been formulated by keeping in mind the prudential norms given by NRB.

A standardized loan application forms has been in use for facilitating collection and analysis of all the relevant data for evaluating credit worthiness and proper evaluation of the credit risk of the prospective borrower. The factors considered in evaluating loan applications normally included prospects of the business, management of the firm/company, financial analysis- income statement, balance sheet, cash flow statement, key financial indicators, key risk and mitigates. Further, inspection and supervision are also conducted before approval of the loan for pre-analysis and after the disbursement of loan as well for monitoring the utilization of loan.

2) Operational Risk

Operational risk is the prospect of loss of resulting from inadequate or failed procedures, systems or policies, employee errors, system failures, fraud or other criminal activity, any event that disrupts business processes.

Operational risk exposures are managed through a consistent set of management processes that drive risk identification, assessment, control and monitoring. For the control of operational risk of institution, it has Financial Administration Policy, Employee Bylaws, operational manual, AML/CFT policy, Suspicious Transaction identification Procedure, Politically exposed person policy, which guides the day to day operation.

Each risk control owner is responsible for identifying risks that are material and for maintaining an effective control environment across the organization. Risk control owners have responsibility for the control of operational risk arising from the management of the following activities: External Rules & Regulations, Liability, Legal Enforceability, Damage or Loss of Physical Assets, Safety & Security, Internal Fraud or Dishonesty, External Fraud, Information Security, Processing Failure, and Model. Operational risks can arise from all business lines and from all activities carried out by the microfinance. Operational Risk management approach seeks to ensure management of operational risk by maintaining a complete process universe defined for all business segments, products and functions processes.

3) Market Risk

Risks arising out of adverse movements in interest rates and equity prices are covered under Market Risk Management. Market Risk is the potential for loss

of earnings or economic value due to adverse changes in financial market rates or prices. Institution exposure to market risk arises principally from customer driven transactions.

In line with Risk Management Guidelines prescribed by NRB, the microfinance focuses on risk management in addition to that Interest rate risk is assessed at a regular interval to strengthen market risk management. The market risk is managed within the risk tolerances and market risk limits set by ALCO. ALCO regularly meets, analyse and takes decision over the Market Risk by analysing the internal as well as external factor.

4) Liquidity Risk

Liquidity risk is the potential that the microfinance either does not have sufficient liquid financial resources available to meet all its obligations as they fall due, or can only access these financial resources at excessive cost. The Liquidity Risk is managed by ALCO. The ALCO has developed the Unified Treasury circular for overall liquidity management of microfinance.

5) Reputational Risk

Reputational risk is a risk of loss resulting from damages to reputation of institution, in lost revenue; increased operating, capital or regulatory costs; or destruction of shareholder value.

Reputational risk is managed by the management committee which are responsible for protecting the institution's reputation locally and has the responsibility to ensure that the Microfinance does not undertake any activities that may cause material damage to the reputation of institution.

6) Employee Benefit Risk

Employee benefit risk is the potential risk of loss due to having to meet shortfall in the microfinance's defined benefits gratuity and leave encashment schemes.

The gross obligation for gratuity is calculated considering the salary at the time of retirement of the individual staff and number of years' service with the microfinance. The home leave can be accumulated for maximum period of 60 days for total period served by individual staff. The gross obligation for leave encashment is calculated considering the last drawn salary multiplied by no of eligible days for leave encashment.

7) Internal Control

The Board is committed to managing risks and in controlling its business and financial activities in a manner which enables it to maximize profitable business opportunities, avoid or reduce risks which can cause loss or reputational damage, ensure compliance with applicable laws and regulations and enhance resilience to external events. To achieve this, the Board has adopted policies and procedures of risk identification, risk evaluation, risk mitigation and control/monitoring.

The effectiveness of the Microfinance's internal control system is reviewed regularly by the Board, its Committees, Management and Internal Audit. The Audit Committee has reviewed the effectiveness of the Microfinance's system of internal control during the year and provided feedback to the Board as appropriate. The microfinance has inhouse Internal Audit function to maintain independency on the internal control system of institution. The Internal Audit monitors compliance with policies/standards and the effectiveness of internal control structures across the Company through its program of business/unit audits. The Internal Audit function is focused on the areas of greatest risk as determined by a risk-based assessment methodology. Internal Audit reports are quarterly forwarded to the Audit Committee. The findings of all audits are reported to the Chief Executive Officer and Business Heads for initiating immediate corrective measures.

8) Any Other Risk

Compliance Risk

Compliance risk is the risk of legal or regulatory sanctions, material financial loss, or loss to reputation due to failure to comply with laws, rules and standards. Deprosic is committed to follow best practices and market standards in the areas of accountability, transparency and business ethics. The Microfinance aims at a zero tolerance of misconduct and corruption.

In the day-to-day operations the **three lines of defence model** defines the roles and responsibilities for compliance and integrity risk in the Microfinance.

The **first line of defence** lies with the respective microfinance departments and units, which are responsible for ensuring that compliance risks are identified, understood and reported to the decision-making bodies of the microfinance and to Compliance Officer.

The **second line of defence** lies with Compliance Officer, which assesses and monitors the compliance and integrity risks and coordinates its control activities with the Risk Management Unit.

Internal Audit is the **third line of defence**.

The Compliance function assists the microfinance in identifying, assessing, monitoring and reporting on compliance risks in matters relating to the institution, its operations and the personal conduct of staff members. The Chief Compliance Officer reports to the CEO.

Strategic Risk

Strategic risk is the risk in achieving microfinance's strategic objectives, both from internal and external events and scenarios which prevent from achieving strategic objectives.

Strategic Risk can be further defined as:

- Exposure to loss resulting from a strategy that runs out to be inappropriate.
- Risk associated with future plans and strategies, including plans for entering new services, expanding existing services through enhancements and merger, enhancing infrastructures etc.

Current and prospective impact of strategic decisions made by management arising from adverse business decisions, improper implementation of decisions or lack of responsiveness to industry change etc.



Periodic (yearly) review of the strategy is being done by Management Committee and reported to BOD regarding: status of the strategic objective's achievement as decided, execution status whether the right talent and infrastructures support the achievement of the objective or about unintended consequences of the strategy, if any for their timely corrections/updates if found to be necessary.

Interest Rate Risk

Interest rate risk arises when there is a mismatch between positions, which are subject to interest rate adjustment within a specified period. Interest rate risk is usually assessed from two common perspectives. Earnings perspective, which focuses on the impact of variation in interest rate on accruals or reported earnings, and economic value perspective, which reflects the impact of fluctuation in the interest rates on economic value of a financial institution.

The microfinance measures and manages interest rate risk by estimating the sensitivity of the economic value of its balance sheet to an interest rate shock. The sensitivity is measured by means of interest rates on the present value of interest-bearing assets and liabilities.

AML/CFT Risk

AML/CFT risk is related with providing financial services to money launders and terrorists for channelling of money derived from crime or aimed at funding terrorism.

The strictness of the provisions made in laws and directives reflect the seriousness of this issue; non-compliance of which may cause significant reputational risk as well as may result in adverse consequences. Microfinance have been closely monitoring the AML/CFT policies, procedures, guidelines and practices of Banks & Financial Institutions (BFIs).

A separate AML/CFT Unit is established under direct supervision and control of Compliance Officer which looks after the effective implementation and compliance of AML/CFT related prevailing Acts, Rules and Directives.

5.2 Capital Management

i. Qualitative disclosures

The microfinance has maintained the capital adequacy as per Capital adequacy framework, 2007 (Updated July 2008) as required by Nepal Rastra Bank. The main objective of this framework is to develop a safe and sound financial system by way of sufficient amount of qualitative capital and risk management practices. The total equity of the microfinance comprises of paidup capital, statutory reserves and other reserves. The microfinance does not have any other complex or hybrid capital instruments. Capital adequacy ratio as on Ashad end 2079 is 14.14% and 14.57% on core capital and capital fund respectively.

Assessment of capital adequacy of microfinance is done on regular basis taking into considerations the exposure of microfinance. Also, the analysis of possible impact on capital adequacy is being done on regular basis taking into consideration the future impacts on assumptive basis. Capital adequacy of microfinance and impact in capital due to future change in nature and size of business is discussed in Risk Management Committee and is summarized in board. Regular monitoring of nature of business is being done so that unexpected negative impact could not take place in capital adequacy of microfinance. Reporting to regulatory body is being done as prescribed by compliance department.

The internal capital adequacy assessment process (ICAAP) is a comprehensive process which requires board and senior management oversight, monitoring, reporting and internal control reviews at regular intervals to ensure the alignment of regulatory capital requirement with the true risk profile of the microfinance and thus ensure long-term safety and soundness of the microfinance. The key components of an effective ICAAP are discussed below.

a. Board and senior management oversight

Board and senior management oversight microfinance management is responsible for understanding the nature and level of risk being taken by the microfinance and how this risk relates to adequate capital levels. It is also responsible for ensuring that the formality and sophistication of the risk management processes is commensurate with the complexity of its operations. A sound risk management process, thus, is the foundation for an effective assessment of the adequacy of a microfinance's capital position.

The board of directors of the microfinance are responsible for setting the microfinance's tolerance for risks. The board also ensures that management establishes a mechanism for assessing various risks; develops a system to relate these risks to the microfinance's capital level and sets up a method for monitoring compliance with internal policies. It is equally important that the board instils strong internal controls and thereby an effective control environment through adoption of written policies and procedures and ensures that the policies and procedures are effectively communicated throughout the Microfinance.

b. Sound Capital Assessment

Another crucial component of an effective ICAAP is the assessment of capital. In order to be able to make a sound capital assessment the Microfinance should, at minimum, have the following:

- Policies and procedures designed to ensure that the microfinance identifies, measures, and reports all material risks;
- A process that relates capital to the level of risk;
- A process that states capital adequacy goals with respect to risk, taking account of the microfinance's strategic focus and business plan; and
- A process of internal control, reviews and audit to ensure the integrity of the overall management process.

c. Comprehensive assessment of risk

All material risks faced by the microfinance should be addressed in the capital assessment process. Nepal Rastra Bank recognizes that not all risks can be measured precisely, however, microfinance should develop a process to estimate risks with reasonable certainties. In order to make a comprehensive assessment of risks, the process should, at minimum, address the following forms of risk.

1. Credit Risk
2. Credit Concentration Risk
3. Operational Risk
4. Market Risk
5. Liquidity Risk

d. Monitoring and reporting

The microfinance has established an adequate system for monitoring and reporting risk exposures and assessing how the microfinance's changing risk profile affects the need for capital. The microfinance's senior management or board of directors, on a regular basis, receive reports on the microfinance's risk profile and capital needs. These reports allow senior management to:

- Evaluate the level and trend of material risks and their effect on capital levels;
- Evaluate the sensitivity and reasonableness of key assumptions used in the capital assessment measurement system;
- Determine that the microfinance holds sufficient capital against the various risks and is in compliance with established capital adequacy goals; and
- Assess its future capital requirements based on the microfinance's reported risk profile and make necessary adjustments to the microfinance's strategic plan accordingly.

e. Internal Control Review

The microfinance's internal control structure is essential to a sound capital assessment process. Effective control of the capital assessment process includes an independent review and, where appropriate, the involvement of internal or external audits. The microfinance's board of directors has a responsibility to ensure that management establishes a system for assessing the various risks, develops a system to relate risk to the microfinance's capital level, and establishes a method for monitoring compliance with internal policies. The board should regularly verify whether its system of internal controls is adequate to ensure well-ordered and prudent conduct of business. The microfinance should conduct periodic reviews of its risk management process to ensure its integrity, accuracy, and reasonableness. Key areas that should be reviewed include:

- Appropriateness of the Microfinance's capital assessment process given the nature, scope and complexity of its activities;
- Identification of large exposures and risk concentrations;
- Accuracy and completeness of data inputs into the Microfinance's assessment process;
- Reasonableness and validity of scenarios used in the assessment process; and
- Stress testing and analysis of assumptions and inputs.

ii. Quantitative disclosures

A. Core Capital

S.N.	Particulars	Amount	Amount
1.	Paid up Equity Share Capital	1,387,498,333	1,156,248,611
2	Irredeemable Preference Share		
3	Share Premium	-	
4	Proposed Bonus Equity Shares		
3	Statutory Reserve Fund	619,612,782	501,673,535
4	Retained Earning	709,850,537	590,223,420
5	Un-audited current year cumulative profit/(loss)	-	
6	Capital Redemption Reserve		
7	Capital Adjustment Reserve		
	Dividend Equalization Reserves		
8	Calls in Advance		
9	Other Free Reserve		
	Less:		
	Goodwill		
	Deferred Tax Assets		
	Investment in shares and securities in excess of limits	-	
	Investment in securities of the corporate bodies having own financial interests	-	
	Fictitious assets	-	
	Purchase of land & building in excess of limit and unutilized		
	Credit and facilities made available to persons and groups prohibited by the prevailing laws		
	Other Deductions		
	Total Core Capital (A)	2,716,961,652	2,248,145,565



B. Supplementary Capital

S.N.	Particulars	Amount	
1.	General loan loss provision	56,262,725	39,663,425
2	Additional loan loss provision	21,820,201	18,937,180
3	Hybrid capital instruments		
4	Unsecured Subordinated term loan		
5	Asset Revaluation Reserve		
6	Investment Adjustment Reserve	-	
	Total Supplementary Capital (B)	78,082,926	58,600,605

C. Total Capital Fund (A + B)

	2,795,044,578	2,306,746,171
--	----------------------	----------------------

D. Minimum Capital to be maintained based on Risk Weighted Assets

Capital Fund maintained (in %)	14.40%	14.02%
Core Capital maintained (in %)	14.00%	13.66%
Capital Fund surplus/deficit by 8%	6.40%	6.02%
Core Capital surplus/deficit by 4%	10.00%	9.66%

E. Risk Weighted Assets

a. On-Balance-sheet Items

S.N.	Description	Risk Weight (%)	Current Year		Previous Year	
			Book Value	RWA	Book Value	RWA
1	Cash Balance	0	9,920,717	-	6,150,977	-
2	Gold (Tradable)	0		-		-
3	NRB Balance	0		-		-
4	Investment to Govt. Bond	0		-		-
5	Investment to NRB Bond	0		-		-
6	Loan against Own FD	0		-		-
7	Loan against Govt. Bond	0		-		-
8	Accrued interests on Govt. bond	0		-		-
9	Balance on domestic banks and financial institutions	20	543,088,227	108,617,645	290,298,755	58,059,751
10	Money at call	20	150,927,441	30,185,488	1,235,020,288	247,004,058
11	Inter-bank lending	20		-		-
12	Investment on shares/debentures/bonds	100	2,000,000	2,000,000	2,000,000	2,000,000
13	Other investments	100	130,000,000	130,000,000	-	-
14	Loans & advances, bills purchase/discount	100	18,434,435,029	18,434,435,029	15,679,563,905	15,679,563,905
15	Fixed assets	100	118,120,113	118,120,113	36,175,401	36,175,401
16	Other assets	100	167,079,162	167,079,162	61,425,000	61,425,000
17	Net interest receivables (Torar IR - 8 - Interest suspense)	100		-		-
	Total On-Balance-sheet Items (A)		19,555,570,688	18,990,437,437	17,310,634,326	16,084,228,114

b. Off-Balance-sheet Items

S.N.	Description	Weight (%)	Current period		Previous period	
			Amount	RWA	Amount	RWA
1	Financial and other guarantee	100		-		-
2	Irrevocable loan commitment	100		-		-
3	Possible liabilities for income tax	100	24,092,705	24,092,705	24,092,705	24,092,705
4	All types of possible liabilities including acceptance	100		-		-
5	Unpaid guarantee claims	200		-		-
6	Claimed but not accepted liabilities	200		-		-
	Total Off-Balance-sheet Items (B)		24,092,705	24,092,705	24,092,705	24,092,705

c.	Amount relating to Operating Risk (2% of Total Assets)		389,672,964	343,846,972
	Total Risk Weighted Assets (a + b + c)		19,404,203,106	16,452,167,791

5.3 Classification of Financial assets & financial liabilities

Financial Assets	Amortized Cost	Fair value through other comprehensive income	Fair value through profit or loss	Total
Cash in hand	9,920,717	-	-	9,920,717
Balances with B/FIs	543,088,227	-	-	543,088,227
Money at call and short notice	150,927,441	-	-	150,927,441
Interbank placement	130,000,000	-	-	130,000,000
Balance at NRB	-	-	-	-
Derivative financial instrument	-	-	-	-
Loans & Advances	18,434,435,029	-	-	18,434,435,029
Government bonds	-	-	-	-
Government treasury bills	-	-	-	-
Equity investments	-	2,000,000	-	2,000,000
Other assets	101,019,684	-	-	101,019,684
Total Financial Assets	19,369,391,097	2,000,000	-	19,371,391,097
Financial Liabilities	Amortized Cost	Fair value through profit or loss (FVTPL)		Total
		Held for trading	Designated at FVTPL	
Deposits from customers	7,970,178,757			7,970,178,757
Due to Banks & Financial Institutions	-			-
Due to Nepal Rastra Banks	-			-
Debt Securities	-			-
Borrowing	7,961,147,064			7,961,147,064
Employee related liabilities	191,773,878			191,773,878
Bills payable	-			-
Creditors and accruals	-			-
Interest payable on deposit	-			-
Interest payable on borrowing	16,238,385			16,238,385
Unpaid Dividend	25,052,349			25,052,349
Liabilities under Operating Lease	54,750,572			54,750,572
Other liabilities	133,139,586			133,139,586
Total Financial Liabilities	16,352,280,592	-	-	16,352,280,592

5.4 Operating Segment Information F/Y 2078/79

1. General information

- a) An operating segment is a component of an entity:
- that engages in business activities from which it may earn revenues and incur expenses (including revenues and expenses relating to transactions with other components of the same entity),
 - whose operating results are regularly reviewed by the entity's chief operating decision maker to make decisions about resources to be allocated to the segment and assess its performance, and for which discrete financial information is available.

2. Information about profit or loss, assets and liabilities

	Particulars	Province 1	Province 2	Province 3	Province 4	Province 5	Province 6	Province 7	Total
a	Revenues from external customers	229,727,019	986,323,738	597,871,430	307,109,139	265,594,546	138,043,824	197,029,321	
b	Intersegment revenues								
c	Net Revenue	229,727,018.65	986,323,738	597,871,430	307,109,139	265,594,546	138,043,824	197,029,321	2,721,699,017
d	Interest revenue	210,766,809	921,818,296	548,575,814	282,237,655	243,346,609	123,847,793	178,093,283	
e	Interest expense	33,454,720	127,199,564	142,927,671	62,470,348	71,590,837	32,083,186	39,665,618	
f	Net interest revenue	177,312,089	794,618,733	405,648,143	219,767,307	171,755,772	91,764,607	138,427,666	1,999,294,316
g	Depreciation and amortisation	1,405,855	1,938,788	1,650,695	969,880	1,041,075	854,776	1,115,111	8,976,182
h	Segment profit/(loss)	175,906,234	792,679,945	403,997,448	218,797,427	170,714,697	90,909,830	137,312,554	1,990,318,135
i	Entity's interest in the profit or loss of associates accounted for using equity method	-	-	-	-	-	-	-	-
j	Other material non-cash items:								
	Provision for Loan Loss								
k	Impairment of assets	-	-	-	-	-	-	-	-
l	Segment assets	1,562,008,822	6,598,381,318	3,887,387,727	1,983,891,971	1,749,697,485	978,358,700	1,418,265,069	18,177,991,092
m	Segment liabilities	572,623,296	1,991,836,502	2,243,828,294	1,019,571,065	1,103,900,133	525,524,177	666,325,900	8,123,609,368



3. Measurement of operating segment profit or loss, assets and liabilities

The Bank has determined segments based on the geographical region i.e. Province wise.

4. Reconciliations of reportable segment revenues, profit or loss, assets and liabilities

(a) Revenue

Total revenues for reportable segment	2,721,699,017
Other revenues	9,472,236
Elimination of intersegment revenues	-
Entity's revenues	2,731,171,252

(b) Profit or loss

Total profit or loss for reportable segments	1,990,318,135
Other profit or loss	
Elimination of intersegment profits	
Unallocated amounts:	(1,193,661,734)
.....	
.....	
Profit before income tax	796,656,401

(c) Assets

Total assets for reportable segments	18,177,991,092
Other assets	
Unallocated amounts	1,305,657,090
Entity's assets	19,483,648,182

(d) Liabilities

Total liabilities for reportable segments	8,123,609,368
Other liabilities	-
Unallocated liabilities	8,222,873,293
Entity's liabilities	16,346,482,660

5. Information about geographical areas

Revenue from following geographical areas

(a) Domestic	2,721,699,017
Province 1	229,727,019
Province 2	986,323,738
Province 3	597,871,430
Province 4	307,109,139
Province 5	265,594,546
Province 6	138,043,824
Province 7	197,029,321
(b) Foreign	-
Total	2,721,699,017

6. Information about major customers

Revenue from a single external customer is less than 10 percent of bank's total revenue.

5.5 Share options and share based payment

The microfinance does not have any share option and share based payment.

5.6 Contingent liabilities and commitment

Contingent Liabilities:

Where the microfinance undertakes to make a payment on behalf of its customers for guarantees issued for which an obligation to make a payment has not arisen at the reporting date, those are included in these financial statements as contingent liabilities

Commitments:

Where the microfinance has confirmed its intention to provide funds to a customer or on behalf of a customer in the form of loans, overdrafts, future guarantees, whether cancellable or not and the Bank has not made payments at the reporting date, those instruments are included in these financial statement as commitments
Details of contingent liabilities and commitments are given in note 4.28

5.7 Related parties disclosures

Following has been identified as Related Parties for Microfinance under NAS 24 Related Parties:

- Directors
- Key Management Personnel of the Microfinance
- Relatives of Directors and Key Managerial Personnel

Current Year	Previous Year
Directors	Directors
Deepak Khanal	Deepak Khanal
Rita Poudel	Dr. Vrigurishi Duwadi
Ramesh Kumar Raghubanshi	Rita Poudel
Ganesh Kumar K.C.	Ramesh Kumar Raghubanshi
Shyam Krishna Dahal	Yagya Prakash Neupane
Basu Upadhayay	Ganesh Kumar K.C.
Dirga Bahadur Aryal	Shyam Krishna Dahal

Key Managerial Personnel	
Shesh Raman Acharya	Shesh Raman Acharya
Hem Kumar Kafle	Hem Kumar Kafle
Pushpa Raj Adhikari	Pushpa Raj Adhikari
Hari Prasad Acharya	Hari Prasad Acharya
Buddhiraj Ghimire	Buddhiraj Ghimire
Yubraj Poudel	Yubraj Poudel
Gyanendra Aryal	Gyanendra Aryal
Pawanraj Pathak	Pawanraj Pathak
Raju Mahat Chhetri	Raju Mahat Chhetri
Desh Bandhu Chaudhary	Desh Bandhu Chaudhary
Madhusudan Humagain	Madhusudan Humagain
Hari Prasad Maharatta	Hari Prasad Maharatta

Transaction during the Year

Particulars	Current Year	Previous Year
Directors		
Directors Sitting Fees	1,401,000	1,542,000
Interest Paid to directors on deposits		
Other directors' expenses (if any)	2,270,798	370,056
Total	3,671,798	1,912,056
Key Management Personnel		
Remuneration and Benefit Paid	29,257,880	23,886,681
Post-Retirement Benefits	47,510,894	38,453,108
Other Long-term Benefits		
Borrowing during the year	6,919,531	12,180,109
Interest on Borrowing	595,061	366,029
Interest on account balances		
Other transactions benefits if any		
Total	84,283,366	74,885,926

Reporting Date Balances

Particulars	2078-79	2077-78
Directors Deposits		
KMP Deposits		
Borrowings	6,919,531	12,180,109
Other Receivable payables if any		
Total	6,919,531	12,180,109

5.8 Merger and acquisition

There has been no merge and acquisition during the year.

5.9 Additional disclosures of non consolidated entities

Not Applicable

5.10 Events after reporting date

Microfinance monitors and assess events that may have potential impact to qualify as adjusting and / or non-adjusting events after the end of the reporting period. All adjusting events are adjusted in the books with additional disclosures and non-adjusting material events are disclosed in the notes with possible financial impact, to the extent ascertainable.

There are no material events that have occurred subsequent to 32 Ashad 2079 till the signing of this financial statement.

5.11 Proposed Dividend

The Microfinance has proposed 10 % of Bonus share on Share capital as on Ashad end 2079 which amounts to NRs. 138,749,833.28 and 11.052632 % of Cash dividend (including tax) on Share capital as on Ashad end 2079 which amounts to NRs. 153,355,084.73 The Dividend is proposed for approval from upcoming AGM.

5.12 Disclosure of effect of transition from previous GAAP to NFRSs

5.12.1. Reconciliation of equity

Particulars	Note	As at 32.03.2079
Total equity under Previous GAAP		2,750,312,175
Adjustments under NFRSs:		
Impairment on loan and advances		
Fair value & employees benefit accounting of staff loan		
Lease accounting	1	1,669,086
Measurement of investment securities measured at fair value in associates		-
Dividend Income from Associates		
Revaluation of property & equipment		
Recognition of investment property		
Amortisation of debt securities issued		
Deferred tax	2	(56,286,501)
Interest income	3	191,534,588
Provision for Employee benefits	4	96,581,088
Proposed Cash Dividend	5	153,355,085
Total Adjustment to equity		386,853,347
Total Equity under NFRSs		3,137,165,522

5.12.2. Reconciliation of profit or loss

Particulars	Explanatory Note	For 2078-79
Previous GAAP		502,294,093
Adjustments under NFRSs:		
Interest income	3	41,614,062
Impairment of loan and advances		-
Lease expense	1	1,669,086
Provision for Leave	4	(8,808,459)
Provision for Gratuity	4	37,210,988
Others		-
Deferred Tax	2	(17,474,987)
Amortisation of Staff Advance	6	(3,321,678)
Provision for Investment Reserve		
Provision for Income Tax		-
Total Adjustment to profit or loss		50,889,013
Profit or loss under NFRSs		553,183,106
Other Comprehensive Income		(15,872,659)
Total Comprehensive income under NFRSs		537,310,447

Note

- 1) Lease liability calculated as per NFRS 16.
- 2) Deferred Tax effect of all adjustment
- 3) Accrued Interest Receivable booked on accrual basis
- 4) Liability for leave and gratuity booked as per actuarial valuation.
- 5) Proposed cash dividend for 2078-79.
- 6) Amortization of staff advance.

5.12.3. Effect of NFRSs adoption for the statement of financial position

Particulars				
Assets	Explanatory Note	As at 32.03.2079		
		Previous GAAP	Effect of Transition to NFRS	Amount as per NFRS
Cash and Cash Equivalents		703,936,385	-	703,936,385
Due from Nepal Rastra Bank		-	-	-
Placement with Bank and Financial Institutions		-	-	-
Derivative Financial Instruments		-	-	-
Other Trading Assets		-	-	-
Loans and Advances to BFIs		-	-	-
Loans and Advances to Customers	1	17,914,629,682	406,883,284	18,321,512,966
Investment Securities		132,000,000	-	132,000,000
Current Tax Assets		-	40,999,556	40,999,556
Investment in Subsidiaries		-	-	-
Investment in Associates		-	-	-
Investment Property		-	-	-
Property and Equipment	2	59,189,597	56,419,659	115,609,256
Goodwill and Intangible Assets		2,510,857	-	2,510,857
Deferred Tax Assets	3	28,534,693	(28,534,693)	-
Other Assets	4	382,427,859	(215,348,696)	167,079,162
Total Assets		19,223,229,073	260,419,109	19,483,648,182

Liabilities	Note	As at 32.03.2079		
		Previous GAAP	Effect of Transition to NFRS	Amount as per NFRS
Due to Bank and Financial Institutions			-	-
Due to Nepal Rastra Bank		-	-	-
Derivative Financial Instruments		-	-	-
Deposits from Customers		7,970,178,757	-	7,970,178,757
Borrowings		7,961,147,064	-	7,961,147,064
Current Tax Liabilities		(40,999,556)	40,999,556	-
Provisions		-	-	-
Deferred Tax Liabilities		-	27,751,807	27,751,807
Other Liabilities	5	582,590,632	(195,185,601)	387,405,031
Debt Securities Issued			-	-
Subordinated Liabilities		-	-	-
Total Liabilities		16,472,916,898	(126,434,238)	16,346,482,660
Equity				
Share Capital		1,526,248,166	(138,749,833)	1,387,498,333
Share Premium			-	-
Retained Earnings	6	375,897,261	333,953,276	709,850,537
Reserves	7	848,166,748	191,649,904	1,039,816,651
Total Equity Attributable to Equity Holders		2,750,312,175	386,853,347	3,137,165,521
Non Controlling Interest				
Total Equity		2,750,312,175	386,853,347	3,137,165,521
Total Liabilities and Equity		19,223,229,073	260,419,109	19,483,648,182

Note

- 1) Accrued interest on loans booked on accrual basis and present value of staff loan reclassified to loans and advances to customers.
- 2) Right of Use Asset related to lease liability
- 3) Deferred Tax effect of all adjustment
- 4) Effect of reclassification of staff loan, expenses not written off and accrued interest on loans and advances.
- 5) Liability for leave and gratuity booked as per actuarial valuation and lease liability booked as per NFRS 16.
- 6) Effect on profit due to adjustments of NFRS.
- 7) Effect of various regulatory reserve creation and PL appropriation

5.12.4. Effect of NFRSs adoption for statement of profit or loss and other comprehensive income

For the year ended (the latest period presented under previous GAAP)

Particulars	Explanatory Notes	Previous GAAP	Effect of Transition to NFRSs	Amount as per NFRSs
Interest Income	1	2,523,453,393	41,614,062	2,565,067,455
Interest Expense	2	(1,186,612,131)	(5,733,648)	(1,192,345,779)
Net interest income		1,336,841,262	35,880,414	1,372,721,676
Fee and Commission Income		163,725,561	-	163,725,561
Fee and Commission Expense				-
Net fee and Commission income		163,725,561	-	163,725,561
Net interest fee and commission income		1,500,566,823	35,880,414	1,536,447,237
Net Trading Income		-	-	-
Other Operating Income		2,378,237	-	2,378,237
Total operating income		1,502,945,059	35,880,414	1,538,825,473
Impairment charge/(reversal) for loans and other losses		(5,363,658)	-	(5,363,658)
Net Operating income		1,508,308,717	35,880,414	1,544,189,131
Operating expense				
Personal Expense	3	(577,395,654)	25,080,851	(552,314,803)
Other Operating Expenses	4	(187,127,919)	21,507,649	(165,620,270)
Depreciation and Amortization	5	(15,586,511)	(14,104,915)	(29,691,425)
Operating Profit		728,198,633	68,363,999	796,562,632
Non operating income		302,597		302,597
Non operating expense		208,828		208,828
Profit before income tax		728,292,402	68,363,999	796,656,401
Income tax expense		225,998,309	17,474,987	243,473,295
Current tax		226,110,211	-	226,110,211
Deferred tax income/(Expense)	6	(111,902)	17,474,987	17,363,085
Profit for the Year		502,294,093	50,889,013	553,183,106
Other Comprehensive Income			(15,872,659)	(15,872,659)
Total Comprehensive Income		502,294,093	35,016,354	537,310,447

Note

- 1) Accrued interest on loans booked on accrual basis and present value of staff loan reclassified to loans and advances to customers.
- 2) Interest expense on lease liability.
- 3) Provision expenses for gratuity and leave booked as per actuarial valuation.
- 4) Lease expense adjusted as per NFRS 16.
- 5) Depreciation on Right on Use Asset.
- 6) Deferred Tax effect of all adjustment

5.12.5. Effect of NFRSs adoption for statement of cash flows

Particulars	Explanatory Notes	For the year ended (the latest period presented under previous GAAP)		
		Previous GAAP	Effect of Transition to NFRSs	Amount as per NFRSs
Net cash flows from operating activities	1	(644,213,174)	33,600	(644,246,774)
Net cash flows from investing activities		(171,111,564)	-	(171,111,564)
Net cash flows from financing activities	1	(12,208,898)	(33,600)	(12,175,298)
Net increase/(decrease) in cash and cash equivalent		(827,533,636)	(0)	(827,533,635)
Cash and cash equivalent at the beginning of the period		1,531,470,020	-	1,531,470,020
Cash and cash equivalent at the end of the period		703,936,385	(0)	703,936,385

Note

- 1) Repayment of loan from NRB classified under operating activities.



नेपाल राष्ट्र बैंक
लघुवित्त संस्था सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं
फोन नं.: ४४१२८२३
फ्याक्स नं.: ४४१२२२४
Web site: www.nrb.org.np
Email: nrbmfpsd@nrb.org.np
पोष्ट बक्स नं.: ७३

पत्र संख्या: ल.वि.सं.सु.वि./गैर-स्थलगत/ डिप्रोक्स/०७९/८० /-च. नं. १८१

मिति: २०७९/१०/१६

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड,
भरतपुर, चितवन ।

विषय: आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरणहरू प्रकाशन गर्ने सम्बन्धमा ।

महाशय,

त्यस संस्थाले पेश गरेको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब, सोसँग सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षकको प्रारम्भिक तथा अन्तिम लेखापरीक्षण प्रतिवेदन र सो उपर व्यवस्थापनको प्रतिक्रिया, लङ्गफर्म अडिट रिपोर्ट लगायतका वित्तीय विवरणहरूको आधारमा गैर-स्थलगत सुपरिवेक्षण गर्दा देखिएका कैफियतहरूका सम्बन्धमा आयकर ऐन/ नियमावली तथा अन्य प्रचलित कानूनी व्यवस्था समेतको पालना गर्ने गरी देहाय बमोजिमका निर्देशनहरू शेरधनीहरूको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित तथा कार्यान्वयन गर्ने गरी संस्थाले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट २०७९ असार मसान्तमा कायम कुल चुक्ता पुँजी रु.१,३८,७४,९८,३३२।८३ को १० प्रतिशतले हुन आउने रकम रु.१३,८७,४९,८३३/२८ (अक्षरेपी तेह करोड सतासी लाख उनान्वास हजार आठ सय तेत्तीस पैसा अट्टाइस मात्र) बोनश शेर तथा चुक्ता पुँजीको ११.०५२६३२ प्रतिशतले हुन आउने रकम रु.१५,३३,५५,०८४.७३ (अक्षरेपी पन्ध्र करोड तेत्तीस लाख पचपन्न हजार चौरासी पैसा त्रिहत्तर मात्र) नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजन सहित) गरी कुल रु.२९,२९,०४,९९८।०९ (अक्षरेपी उनन्तीस करोड एक्काइस लाख चार हजार नौ सय अठार पैसा एक मात्र) साधारण सभाबाट स्वीकृत गरे पश्चात वितरण गर्न स्वीकृत तथा वार्षिक साधारण सभा प्रयोजनको लागि आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार अनुरोध गर्दछु ।

- यस बैंकबाट इजाजतपत्रप्राप्त "घ" वर्गको वित्तीय संस्थाहरूलाई जारी भएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं.१९/०७८ को बुँदा नं.२(ख) मा भएको व्यवस्था बमोजिम मात्र सेवा शुल्क लिने गर्नुहुन ।
- संस्थाबाट प्रवाह हुने कर्जाको पूर्ण विवरण कर्जा सूचना केन्द्रमा अद्यावधिक हुने व्यवस्था मिलाउनु हुन ।
- यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको प.सं.वै.वि.नि.वि./मर्जर १९/०७९/८०, मिति २०७९/०८/१३ को पत्रबाट गरिएको कारवाही बमोजिम संस्थाको आधारभूत शेरधनीहरूको शेर खरिद विक्री हक हस्तान्तरण तथा लाभांश वितरण रोक्का हुने व्यवस्था गर्नुहुन ।
- Nepal Financial Reporting Standard (NFRS) बमोजिम तयार गरिएको वित्तीय विवरण आ.व. ०७८/७९ को वार्षिक प्रतिवेदनमा प्रकाशित गर्नुहुन ।
- संस्थाको आन्तरिक र बाह्य लेखापरीक्षक तथा यस बैंकको स्थलगत निरीक्षण तथा गैरस्थलगत सुपरिवेक्षणले औल्याएका थप अन्य कैफियतहरू समेत पुनः नदोहोरिने गरी सुधार गर्नुहुन ।

बोधार्थ :

- नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग ।
- कार्यान्वयन इकाई, लघुवित्त संस्था सुपरिवेक्षण विभाग ।

भवदीय,

(नेविन तिमिल्सिना)
उप-निर्देशक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक वित्तीय विवरण प्रकाशन गर्ने सम्बन्धमा मिति २०७९/१०/१६ गते पत्रमा उल्लेख गरेका कैफियत उपर सञ्चालक समितिको प्रतिक्रिया ।

- निर्देशन नं. (क) – निर्देशन बमोजिम सेवा शुल्क लिने व्यवस्था मिलाईएको ब्यहोरा अनुरोध छ ।
- निर्देशन नं. (ख) – यस संस्थाबाट प्रवाह हुने सम्पूर्ण कर्जाको विवरण कर्जा सूचना केन्द्रमा अद्यावधिक गर्ने गरिएको ब्यहोरा अनुरोध छ ।
- निर्देशन नं. (ग) – निर्देशन बमोजिम आधारभूत शेयरधनीहरूको शेयर खरिद बिक्री हक हस्तान्तरण गर्ने कार्य रोक्का राखि सकिएको छ । निर्देशन अनुसार आधारभूत शेयरधनीहरूको नगद लाभांश वितरण रोक्का राखिने ब्यहोरा अनुरोध छ ।
- निर्देशन नं. (घ) – Nepal Financial Reporting Standard (NFRS) बमोजिम तयार गरिएको वित्तीय विवरण निर्देशन बमोजिम आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदनमा प्रकाशित गरिने ब्यहोरा अनुरोध छ ।
- निर्देशन नं. (ङ) – निर्देशन अनुसार आन्तरिक तथा बाह्य लेखापरीक्षक र नेपाल राष्ट्र बैंकको स्थलगत तथा गैरस्थलगत निरीक्षणले औल्याएका कैफियतहरू सुधार गर्दै लगिएको छ र आगामी दिनमा त्यस्ता कैफियतहरू पुनः नदोहोरिने गरी कार्य गर्न व्यवस्थापनलाई निर्देशन दिईएको छ ।



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
(एक्काईसौं वार्षिक साधारण सभाको विशेष प्रस्ताव नं. १, २ सँग सम्बन्धित)
प्रबन्धपत्रमा संशोधन सम्बन्धी प्रस्तावको ३ महले विवरण

दफा उपदफा	हाल भएको व्यवस्था	संशोधन प्रस्ताव	संशोधन गर्नुपर्ने कारण
५	<u>वित्तीय संस्थाको पुँजीको संरचना:</u>	<u>वित्तीय संस्थाको पुँजीको संरचना:</u>	
५(ख)	वित्तीय संस्थाको जारी पुँजी रू. १,३८,७४,९८,३३२/८३ (अक्षरेपि एक अर्ब अठतिस करोड चौहत्तर लाख अन्ठानब्वे हजार तीन सय बत्तिस र पैसा त्रियासी मात्र) हुनेछ । सो पुँजी लाई प्रति शेयर रू. १००/- का दरका १,३८,७४,९८३.३३ (एक करोड अठतिस लाख चौहत्तर हजार नौ सय त्रियासी दशमलव तीन तीन) थान साधारण शेयरमा विभाजन गरिएको छ ।	वित्तीय संस्थाको जारी पुँजी रू. १,५२,६२,४८,१६६/११ (अक्षरेपि एक अर्ब बाउन्न करोड बैसठ्ठी लाख अठचालिस हजार एक सय छैसठ्ठी र पैसा एघार मात्र) हुनेछ । सो पुँजी लाई प्रति शेयर रू. १००/- का दरका १,५२,६२,४८१.६६११ (एक करोड बाउन्न लाख बैसठ्ठी हजार चार सय एकासी दशमलव छ छ एक एक) थान साधारण शेयरमा विभाजन गरिएको छ ।	बोनस शेयर जारी पश्चात पुँजी वृद्धि हुने भएकोले ।
५(ग)	वित्तीय संस्थाको चुक्ता पुँजी रू. १,३८,७४,९८,३३२/८३ (अक्षरेपि एक अर्ब अठतिस करोड चौहत्तर लाख अन्ठानब्वे हजार तीन सय बत्तिस र पैसा त्रियासी मात्र) हुनेछ ।	वित्तीय संस्थाको चुक्ता पुँजी रू. १,५२,६२,४८,१६६/११ (अक्षरेपि एक अर्ब बाउन्न करोड बैसठ्ठी लाख अठचालिस हजार एक सय छैसठ्ठी र पैसा एघार मात्र) हुनेछ ।	बोनस शेयर जारी पश्चात पुँजी वृद्धि हुने भएकोले ।

डिप्रोक्सको ऋणले ल्याएको खुशीयालीको दिन

मधेश प्रदेश अन्तर्गत रौतहट जिल्लाको गरूडा नगरपालिका ३ महमदपुर गाउँमा बसोबास गर्ने विगनी देवी साह एक विपन्न परिवारकी सदस्य हुन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्थामा आवद्ध हुनु भन्दा पहिला उनको घरायसी स्थिति ज्यादै नाजुक थियो । विवाह भई आउंदा उनको घरमा २७ जनाको संयुक्त परिवार थियो । ५ जना दाजुभाइको विचमा जम्मा ५ कठ्ठा खेती योग्य जग्गा तथा एउटा कच्ची घर थियो । श्रीमानसंग कुनै पनि सीप नभएको र आफु घरको बुहारी भएकाले घरमै बस्नु पर्ने बाध्यता रहेको उनी सुनाउँछिन् । जब घरमा सबै दाजुभाई छुट्टाभिन्न भए त्यो बेला उनको परिवारमा श्रीमान श्रीमती तथा १ छोरा र २ छोरी गरी जम्मा ५ जनाको परिवार



थियो । आफुहरूको हातमा खासै सीप नभए तापनि परिवार पाल्न केही न केही गर्नुपर्छ भनि श्रीमान श्रीमतीका वीचमा सल्लाह गरी एउटा सानो पसल खोल्ने सोच बनाएको तर पसल खोल्नको लागि पैसा नभएर गाउँको एउटा साहुसंग कपाली तमसुक गरी रु. ७,०००/- कर्जा लिएर गरूडा चोकमा एउटा घुम्ती पसल खोली श्रीमानलाई किराना पसल सञ्चालन गर्न लगाएको उनी बताउँछिन् । पसल राम्ररी सञ्चालन नहुँदा साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको अवस्थामा डिप्रोक्स वित्तीय संस्थाबाट हाफ्रे गाउँमा सञ्चालित केन्द्रमा सदस्य बन्न गाउँकै छिमेकीले प्रोत्साहित गरेकाले २०६८ सालमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गरूडामा आवद्ध भई रु. ७,०००/- कर्जा लिएर पसलमा थप लगानी गरी ग्राहकको लागि आवश्यक सामान थप गर्दा व्यापार पनि राम्रै चलन थाल्यो र सोही पसलको आम्दानीले साहुको कर्जा पनि तिर्न सफल भएको र यस संस्थाको किस्ता पनि तिर्न सकेको उनी बताउँछिन् । संस्थामा विश्वसनीयता बढाएर दोश्रो पटक रु. २० हजार कर्जा लिएर गाउँमा अर्को किराना पसल पनि सञ्चालनमा ल्याई दुई तिरबाट ब्यापार गरेको बताउँछिन् । तेश्रो पटक रु. ५० हजार लिएर पसलमै सामान थप गरेको बताउँदै तिनै पसलको आम्दानीले घर कै छेउमा रहेको छ धुर घडेरी किनेको स्मरण गर्छिन् । किस्ता राम्रोसंग तिरेकाले कर्जाको सीमा वृद्धि गरी चौथो पटक रु. १ लाख लिएर पसलमै लगाएको र तिनै पसलको आम्दानीबाट दुधियाभार चोकमा थप १९ धुर घडेरी योग्य जग्गा जोडेको बताउँछिन् । किस्ता राम्रोसंग तिर्दै व्यवसायको आकार पनि बढाउँदै गरेकाले पाँचौं पटक रु. ३ लाख कर्जा लिएर तिनै पसलमा लगाएको उनी सुनाउँछिन् । सोही पसलको आम्दानीले १ जना छोरीको विहे गरेको र छैठौं पटकमा रु. ४ लाख ऋण लिई सोको आम्दानीले अर्को छोरीको पनि विहे गरी समाजमा छुट्टै किसिमको पहिचान बनाएको उनी बताउँछिन् । गाउँमा बस्नको लागि खासै राम्रो घर नभएकाले समयानुसार एउटा पक्की घर पनि बनाउँन सफल रहेको बताउँछिन् । सातौं पटक रु. ५ लाख कर्जा लिएर व्यवसायको आकार अझ ठूलो बनाएर उक्त स्थानको सफल व्यवसायी बन्न सकेको स्मरण गर्दछिन् । इमान्दारिताका साथ काम गरेकाले व्यवसाय संगसंगै आम्दानी पनि बढ्दै गएकोले गरूडामा २२ धुर जग्गा किन्न सकेको जानकारी गराउँछिन् । हाल रु. ५ लाख नै कर्जा चलाइरहेको र सो को किस्ता तिर्न सकेको तथा समुहमा बचत पनि राख्न सकेकोले खुशी हुँदै परिवारका सबै जना सदस्य सोही पसलमा काम गर्दै आएकोले रोजगारीको समस्या पनि नभएको बताउँदै स्वयम् स्वरोजगार भई पसल संचालन गरिरहेको उनी बताउँछिन् । डिप्रोक्सको ऋणले आफ्नो जीवनमा कायापलट नै गरेकोले सबैमा खुसियाली छाएको बताउँदै आफ्नो सफलताको श्रेय यसै संस्थालाई दिन चाहन्छिन् ।

(प्रस्तोता: श्री दिनेश्वर साह शाखा प्रबन्धक शाखा कार्यालय गरूडा, रौतहट)



विपन्नबाट सम्पन्न बनाउन टेवा पुऱ्याउने डिप्रोक्स लघुवित्त

रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं. ०३ लिडलिङकी फुर्पु साङ्मो तामाङ ग्रामीण हिमाली समुदायमा बसोबास गर्ने एक विपन्न परिवारकी सदस्य हुन । निज सदस्यको सासु, श्रीमान र दुई छोरी गरी ५ जनाको परिवार रहेको छ । उनको आर्थिक अवस्था एकदमै दयनिय, पिडादायी, पर्याप्त जग्गा जमिन नरहेको र उनीहरूसँग भएको जग्गा पनि सिंचाईको सुविधा नरहेकोले उब्जनी नहुने पाखो बारी मात्र रहेको बताउँछिन् । खेती पाती नहुने हुँदा विहान बेलुकाको छाक टार्नको लागि अर्काको निमेक गर्न जानु पर्ने वाध्यता रहेको, आर्थिक अवस्था कमजोर भएकोले आपतविपत पर्दा छरछिमेकमा सरसापट समेत कसैले नपत्याउने गरेको कुरा उनी भलभली सम्झिन्छिन । स्याफ्रुबेशी शाखामा अर्वास्थित डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सामुहिक जमानीमा विना धितो कर्जा लगानी गर्ने गरेको थाहा पाएपछि उनी गाउँका आफ्नो जस्तै आर्थिक अवस्था कमजोर भएका दिदीबहिनीहरूसँग सल्लाह गरी यस वित्तीय संस्थाको कार्यक्रम बारे थप कुरा बुझ्न शाखा कार्यालयमा आएको र सबै कुरा बुझि सके पछि आफ्ना गाउँका दिदीबहिनीहरूसँगै वित्तीय संस्थाको कार्यक्रम बारे बताई समुहमा आवद्ध हुने निर्णय गरी २०७१ साल फाल्गुन महिनामा यस वित्तीय संस्थाको केन्द्र नं. ४६ उच्च पहाडि पट्टीमा आवद्ध भएको बताउँछिन् । त्यस्तै आफ्नो भएको जग्गा जमिन पनि सिंचाईको सुविधा नरहेकाले आकाशे खेतीमा भर पर्नुपर्ने भएकाले मकै कोदो जस्ता कम सिंचाई भए पनि हुने खालका खेती लगाउन पर्ने र सोको खासै उब्जनी नहुने हुँदा आफ्नो श्रीमानसँग सल्लाह गरी कागती खेती गर्ने निर्णय गरी शुरूमा डिप्रोक्स लघुवित्तसँग रु. १५,०००/- कर्जा निकाली करिब ५० वटा कागतीको विरूवा खरिद गरी कागती खेतीको शुरूवात गरेको बताउँछिन् । विरूवा रोपेको करिब १ वर्ष पश्चात नै फल दिन थाले पछि निजलाई दैनिक गुजारा चलाउन सहज बन्न थालेको र यसकै आम्दानीबाट किस्ता तिर्न पनि सफल भएको उनी बताउँछिन् । त्यसपछि उनले डिप्रोक्स लघुवित्तसँग पुनः रु. १ लाख कर्जा लिई थप २५० वटा कागतीको विरूवा खरिद गरी कागती खेतीको व्यवसाय विस्तार गरेको सम्झिन्छिन । हाल कागतीको माग रसुवा जिल्लाको टिमुरे, स्याफ्रुबेशी, चिलिमे र धुन्चे लगायतका ठाउँबाट आउन लागेपछि आफ्नो थप हौसला बढ्दै गएको र सो को आम्दानीले आफ्नो परिवारको आर्थिक अवस्था मजबुत हुँदै गएको स्मरण गर्दछिन् । छरछिमेकमा अँचो पैँचो नपत्याउनेहरू पछि उनको तारिफ गर्न थालेकाले खुशी बढेको बताउँछिन् । उनले पुनः यस वित्तीय संस्थाबाट रु. १ लाख ५० हजार रूपैया कर्जा निकाली आफ्नो २ रोपनी जग्गामा कागती खेती विस्तार गरेको र उक्त हिमाली जिल्लामा फलेको कागतीको रसुवा जिल्लामा मात्र नभई छिमेकी जिल्ला नुवाकोटको त्रिशुली, विदुर र बट्टारमा समेत माग हुन थालेको बताउँछिन् । निजले यस वित्तीय संस्थाबाट रु. १ लाख आकस्मिक कर्जा लिई कागती खेती थप गर्दै हाल आफ्नो ३ रोपनी जग्गामा करिब चार सय पचास कागतीका विरूवाहरू लगाएको उनी बताउँछिन् । पानी नलाग्ने उक्त उच्च स्थानमा रहेको जग्गामा उपयुक्त खेती भनेको कागती खेती भएको कारण समुहका अन्य दिदी बहिनीहरूसँगै समेत कागती खेती गर्ने सल्लाह दिई हाल करिब २७ जना समुहमा आवद्ध रहेको डिप्रोक्स लघुवित्तको लिडलिङ महिला समुहमा सबैले कागती खेती गरी मनग्य आम्दानी लिने गरेको कुरा उनले बताईन । हाल उनले कागती रसुवा, नुवाकोट मात्र नभई धादिङ र काठमाण्डौमा समेत पठाउने गरेको बताउँछिन । बाह्रमासे कागती भएको कारण कागती फलिरहने हुँदा किस्ता तिर्न एकदमै सहज हुने बताउँछिन । यसरी उनले रु. १५,०००/- बाट शुरू गरेको उक्त व्यवसायबाट वार्षिक ६ देखि ७ लाख सम्मको ब्यापार हुने गरेको उनी बताउँछिन । हाल आफ्नो आर्थिक अवस्था मजबुत हुँदै गएको कारण आफ्ना छोरा छोरीलाई राम्रो स्कुलमा पढाएको बताउँदै समाजमा आफ्नो इज्जत प्रतिष्ठा बढेको कुरा बताउँछिन । यसरी आफु जस्तो गरिव तथा विपन्न वर्गमा रहेको परिवारलाई यस संस्थाले माथि उठाउन निकै टेवा पुऱ्याएकोमा उनी निकै नै खुशी व्यक्त गर्दै भन्छिन "आफु जस्तै आर्थिक अवस्था विपन्न भएका महिलाहरूसँगै डिप्रोक्स लघुवित्तको समुहमा आवद्ध हुन सल्लाह दिने गरेको छु" आफुलाई यो अवस्थामा पुऱ्याउने श्रेय डिप्रोक्सलाई दिँदै आफ्नो जीवनले काँचुली फेरेको बताउँछिन् ।



(प्रस्तोता : श्री दिपक घिमिरे, शाखा प्रबन्धक शाखा कार्यालय स्याफ्रुबेशी, रसुवा)

डिप्रोक्सको साथ गरिबीको माथ

भौगोलिक बनावटले पहाडी क्षेत्रमा रहेको बभाङ्ग जिल्लाको रिठापाटा टमा विपन्न पारिवारिक अवस्थामा गुजारा चलाइरहेको परिवारमा श्री कालु धामी तथा श्रीमती गगुं धामीको कोखबाट वि.सं. २०२३ सालमा जन्मिएकी जमनी देवी खड्काले आफ्नो नाम मात्र लेख्न सक्ने गरी सामान्य प्राथमिक तहको मात्र अध्ययन गरेकी उनी बताउँछिन् । १७ वर्षको कलिलो उमेरमा हेमन्तबडा २ निवासी कन्थे खड्कासँग बिबाह बन्धनमा बाँधिइकी उनको घरको पारिवारिक अवस्था ज्यादै नाजुक भएकाले उनको परिवारको दैनिकी चलाउन पनि धौ-धौ परेको उनी सम्झन्छिन् । उनका ३ छोरा र १ छोरी भएको र उनीहरूको भविष्य कसरी सुधार गर्ने, शिक्षा दीक्षाको प्रबन्ध कसरी मिलाउने भन्ने समस्याले सताएको उनी दुखेसो पोखिन्छन् । साना बच्चाहरू भएकाले अर्काको भरमा चटककै छोडेर कुनै काममा टाढा जान पनि नसकेकोले काखमा बच्चाहरू च्यापेर मजदुरी काम गर्दै साँभ विहानको छाक टार्ने भन्दा अन्य सोचन पनि नसकेको उनी बताउँछिन् । केही वर्ष यसरी नै कष्टप्रद रूपमा बिताएतापनि सो कार्यबाट कुनै खासै प्रगति नभएको देखि निरास भएको बेलामा यसरी निराश हुने होइन जीवनमा केही प्रगति गर्ने सोच उनले बनाईन । उनले २०६५ सालमा आफ्ना हुर्किसकेका बच्चाहरूलाई घरका अन्य सदस्यहरूको जिम्मा लगाई आफु नयाँ कामको खोजीमा बभाङ्ग जिल्लाको सदरमुकाम चैनपुर बजारमा गएको उनी बताउँछिन् । सदरमुकाम भरेको करिब २ वर्षसम्म चैनपुर बजारमा मजदुरी काम गर्दै गुजारा गरेको र आफुहरूले पढ्न नसके पनि छोराछोरीहरूलाई जसरी भए पनि पढाउनुपर्छ भन्ने सोच राखी बच्चाहरूलाई गाउँको स्कूलमा पढाउँदै गरेको उनी बताउँछिन् । काम गर्दै जाँदा करिब २ वर्षमा रु.३०,०००/- जति रकम बचत गर्न सफल भए पश्चात आफ्नो परिवार दुई तिर बसेर सन्तानको भविष्य राम्रो बनाउन सकिँदैन भन्ने सोच राखेर केही सानो भए पनि व्यवसाय गर्ने विचार गरेको उनी बताउँछिन् । व्यवसाय शुरू गर्न आवश्यक पुँजी आफुसँग नभएको र बैंक, साहु माहाजन तथा तथा आफन्त कसैबाट पनि प्राप्त गर्न कसैले ऋण नपत्याएको अवस्थामा पनि कति पनि हिम्मत नहारिकन २०६९ सालमा चैनपुर बजारमा आफुसँग भएको रु.३०,०००/- को लगानीमा सानो होटल व्यवसाय सञ्चालन गरेको उनी सम्झन्छिन् । छोराछोरीको भविष्य राम्रो होला की भनेर गाउँको स्कूलबाट आफु भएकै ठाउँमा केटाकेटी ल्याई पढाउन थालेको उनी बताउँछिन् । ५ जनाको परिवार, बच्चाहरूको पढाई खर्च सबै सानो होटलको आम्दानीबाट सम्भव नभएर पारिवारिक खर्च धान्दाधान्दै होटल व्यवसाय बढाउनु साटो भन भन्दा भन खस्कदै गएको बताउँछिन् । यस्तो कहाली लागदो अवस्थामा विपन्नताको कृहिरो फटाउन डिप्रोक्स लघुवित्तले घाम बनेर ठुलो सहयोग पुऱ्याएको उनी सम्झन्छिन् । डिप्रोक्स लघुवित्तले विनाधितो कर्जा प्रवाह गर्ने गरी उक्त स्थानमा शाखा सञ्चालन गर्दै गरेको थाहा पाई उक्त वित्तीय संस्थाको कार्यालयमा सम्पर्क गरी २०७३ जेष्ठ महिनामा १६ जनाको समुह बनाई केन्द्र नं ५ मा आवद्ध भई रु ५०,०००/- कर्जा लिई उक्त व्यवसायमा थप लगानी गरेको बताउँदै खुशी व्यक्त गर्दछिन् । व्यवसायमा भएको प्रगतिबाट कर्जाको किस्ता तथा बचत सहज रूपमा तिरेर घरायसी खर्च पनि धान्न सकेकोले थप हौसला लिँदै थप कर्जा लिई अर्को व्यवसाय पनि सञ्चालन गर्ने सोच राखी दोश्रो पटकमा रु.१००,०००/- कर्जा लिएर सिरक डसनाको पसल राखेको उनी बताउँछिन् । आफुले गरेको व्यवसायबाट राम्रो आम्दानी हासिल गर्न सकेको देखि कर्जाको सीमा पनि बढाउँदै सोही व्यवसायमा लगानी गरेको र उक्त व्यवसायबाट राम्रो आम्दानी भएकोले तेश्रो पटक रु. ३००,०००/-, चौथो पटक रु. ४००,०००/- हुँदै हाल रु. ५००,०००/- कर्जा लिई उक्त सिरक डसनाको व्यवसायमा लगानी गरेको उनी बताउँछिन् ।

अहिलेको व्यवसायबाट भएको आम्दानीबाट पारिवारिक खर्च धान्न सहज भएको र बच्चाहरूको उच्च शिक्षाको खर्च समेत सजिलै चलाउन सकेकोमा उनी खुशी देखिन्छिन् । कुनै बेला घरको खर्च धान्न नसकेर बच्चा छोडेर शहर पसेको र ज्यामी मजदुरी गरी छाक टारेको परिवार अहिले आफ्नै दुखले आर्जेको व्यवसायबाट भएको आम्दानीले सबै खर्च धानी अन्य ८ जना कामदारलाई समेत रोजगारी दिन सफल भएको उनी बताउँछिन् । अहिले आफ्ना सबै खर्चहरू कटाएर मासिक रु ७५,०००/- बचत गर्ने गरेको बताउँछिन् । आफ्नो विगत सम्झदै उनी भन्छिन् "मेरो कहाली लागदो विगत सम्झँदा हाल यो अवस्थामा आउन सक्छु जस्तो नलागेको र भगवानको कृपा, डिप्रोक्सको साथ र सहयोगले सम्भव भएको हो ।" उनी भन्दिछिन् यदि कसैले आफ्नो भविष्य उज्वल देख्न चाहन्छ भने इमान्दार र परिश्रमी बनी काम गरेमा अवस्य पनि सफल भइन्छ भन्दै आफ्नो जस्तै डिप्रोक्स संस्थाको पनि सफलता हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछिन् ।

(प्रस्तोता : श्री शरद शर्मा शाखा प्रबन्धक, शाखा कार्यालय चैनपुर, बभाङ्ग)





डिप्रोक्सको साथ सफलताको हात

गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्ला पालुडटार नगरपालिका वडा नं. ४ लुइटेल भञ्ज्याङ्गमा बसोबास गर्ने सरिता श्रेष्ठको छोरा, श्रीमान र ससुरा सहितको सानो परिवार रहेको छ । उनको श्रीमान कुखुराको दानाचल्ला व्यवसायी हुनुहुन्छ भने उनी आफ्नै घरमा किराना पसल व्यवसाय गर्दछिन् । जीवनको भोगाईहरूबाट वास्तवमा यो एउटा सुखदुखको मिश्रण नै हो र यहाँ गरे के हुँदैन र भन्ने आफुलाई लाग्ने गरेको उनी बताउँछिन् ।



यस संस्थामा २०६७ साल पौषदेखि केन्द्र नं २६ मा आवद्ध भएर एक असल ग्राहकको रूपमा हालसम्म नियमित रूपमा बचत तथा कर्जाको कारोबार गरिरहेको र भविष्यमा पनि यसरी नै कारोबार गरिरहने उनी बताउँछिन् । यस संस्थामा आवद्ध हुनु अगाडि सानो खुद्रा पसल सञ्चालन गरेको यस परिवारले गाउँस्तरमा सानो खालको व्यापार गरेतापनि मनग्य सामानहरू राख्न नसकेकोले सोचे जस्तो व्यापार नभएको उनी सम्झन्छिन् । यस संस्थाले समुह दायित्वको आधारमा व्यवसाय सञ्चालन गर्नको लागि बिना धितो कर्जा लगानी गर्छ भन्ने थाहा पाएपछि उनको सक्रियतामा आफ्नै केन्द्रप्रमुख बनेर १५ जनाको केन्द्र गठन गरी कारोबार गर्न थालेको उनी बताउँछिन् । सुरूमा यस संस्थाबाट रु.४०,०००/- मात्र कर्जा लिएर किराना पसलमा सामानहरू थपेर व्यवसाय वृद्धि गर्न थालेको उनी बताउँछिन् । किराना पसलबाट मात्र जीवनमा सोचे जस्तो प्रगति हुँदैन भन्ने सोच भएपछि उनले यस संस्थाबाट पुनः कर्जा लिएर बंगुर र कुखुरा पालन व्यवसाय सुरू गरेको र सोही व्यवसायलाई निरन्तर सञ्चालन गर्दै आएको बताउँछिन् । आफ्नो आत्मविश्वास र कार्य गर्न सक्ने क्षमता वृद्धि गर्दै यस संस्थाबाट लिएको कर्जाले चालु व्यवसायको आकारमा पनि वृद्धि गर्दै पटकपटक गरी रु.१ लाख, २ लाख, ३ लाख, ४ लाख, ५ लाख गर्दै हाल ६ लाख सम्म कर्जा लिएर व्यवसाय बढाउँदै लगेको उनी बताउँछिन् । हाल व्यवसायमा केही परिवर्तन गरी अहिले श्रीमानले दाना चल्ला सप्लायर्स व्यवसाय सञ्चालन गरिरहेको र उक्त व्यवसायका लागि आवश्यक भएर गाडी समेत किन्न सफल भएको उनी बताउँछिन् ।

यस संस्थाको सहयोगबाट आफुले धेरै प्रगति गर्न सकेको र यसै संस्थाको सहयोगमा आफ्नो व्यवसाय बढाउँदै गिनै व्यवसायहरूबाट भएको आम्दानीबाट २ छोरीहरूलाई राम्रो बोर्डिङ्ग स्कुलमा अध्ययन गराएर उनीहरूको विवाह गराई हाल विदेश पनि पठाई सकेको उनी सम्झन्छिन् । छोरालाई पनि काठमाडौंमा होस्टेल राखेर विज्ञान विषय पढाउँदै गरेको पनि बताउँछिन् । एउटा असल ग्राहक भएकोले यसै संस्थाको माध्यमबाट ४ वर्षअघि लघुवित्त सम्मेलनमा पनि भाग लिने मौका पाएको बताउँदै थप खुसी प्रकट गर्दछिन् । त्यस सम्मेलनमा सहभागी सदस्यहरूको सफलताको कथाहरू सुन्दा आखिर प्रयास गरे के हुँदैन रहेछ त भन्ने महसुस भएकोले व्यवसाय बढाउन थप हौसला मिलेको उनी स्मरण गर्दछिन् ।

महाभुकम्प, कोरोना महामारी र अन्य विभिन्न खालका दैवी प्रकोपबाट सृजित समस्याहरूमा परेको बेला यस संस्थाले सदस्यहरूको भलाईका निमित्त विभिन्न सेवा सुविधाहरू दिँदै आफ्नो कार्यक्रमहरू सञ्चालन गरेको हुँदा सम्पूर्ण सदस्यहरू खुशी र संस्थाप्रति सकारात्मक भएको बताउँदै आगामी दिनहरूमा पनि यसरी नै संस्थाले कार्यक्रमहरू सञ्चालन गर्दै आफ्ना सम्पूर्ण सदस्यहरूको सफलतामा साथ दिँदै संस्थाले पनि सफलता हासिल गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछिन् ।

(प्रस्तोता : सुमित्रा गुरूङ्ग, शाखा प्रबन्धक शाखा कार्यालय ठाँटीपोखरी, गोरखा)

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
केन्द्रीय कार्यालय भरतपुर, चितवन
प्रदेश तथा शाखा कार्यालयहरूको विवरण

प्रदेश कार्यालयहरू

क्र.सं	प्रदेश कार्यालयहरूको नाम, ठेगाना	प्रदेश प्रमुख/अनुगमन अधिकृतको नाम	मोवाइल नं.	ईमेल
१	प्रदेश १ को कार्यालय गण्डिया, मोरङ	राजेश थापा सुर्यबहादुर बिष्ट	९८६२५४६०५० ९८६२५४६०५१	Province1@ddbanc.org.np surya.bista@ddbanc.org.np
२	मधेश प्रदेशको कार्यालय सिमरा, बारा	देशबन्धु चौधरी केशवराज पाठक राजनारायण ठाकुर	९८६२५४६०६९ ९८६२५४६०७० ९८६२५४६०७१	Province2@ddbanc.org.np keshab.pathak@ddbanc.org.np raj.thakur@ddbanc.org.np
३	बागमती प्रदेशको कार्यालय सानेपा, ललितपुर	मधुसुदन हुँमगाई मुकुन्दप्रसाद बराल	९८६२५४६०९४ ९८६२५४६०९५	Province3@ddbanc.org.np mukund.baral@deproscbank.com.np
४	गण्डकी प्रदेशको कार्यालय बगर, कास्की	जमिरी राय यादव निलराज ढकाल	९८६२५४६१२२ ९८६२५४६१२३	Province4@ddbanc.org.np nilraj.dhakal@ddbanc.org.np
५	लुम्बिनी प्रदेशको कार्यालय बुटवल, रूपन्देही	बेदप्रसाद देवकोटा माधव ढोडारी	९८६२५४६१४० ९८६२५४६१४१	Province5@ddbanc.org.np madhab.dhodari@ddbanc.org.np
६	कर्णाली प्रदेशको कार्यालय एकतानगर, सुर्खेत	रमेशबाबु कट्टेल	९८६२५४६१५९	Province6@ddbanc.org.np
७	सुदूरपश्चिम प्रदेशको कार्यालय अत्तरीया, कैलाली	अर्जुनप्रसाद पोखरेल	९८६२५४६१६९	Province7@ddbanc.org.np

शाखा कार्यालयहरू

प्रदेश १ को कार्यालय गण्डिया, मोरङ अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	मोवाइल नं.	ईमेल
१	भोजपुर	विष्णुकुमार बस्नेत	९८६२५४६०५२	branch.bhojpur@ddbanc.org.np
२	बिपल्याटेबजार, ईलाम	केशवप्रसाद पोखरेल	९८६२५४६०५३	branch.biblyatebazar@ddbanc.org.np
३	दिक्तेल, खोटाङ	पवनकुमार अधिकारी	९८६२५४६०५५	branch.diktel@ddbanc.org.np
४	गण्डिया, मोरङ	सरस्वती आचार्य	९८६२५४६०५६	branch.gachiyabazar@ddbanc.org.np
५	गाईघाट, उदयपुर	सुरज कर्ण	९८६२५४६०५७	branch.gaighat@ddbanc.org.np
६	हिलेबजार, धनकुटा	सानी शेर्पा	९८६२५४६०५४	branch.hileybazar@ddbanc.org.np
७	जिरीखिम्ती, तेह्रथुम	विवेक के.सी.	९८६२५४६०५९	branch.jirikhimtibazar@ddbanc.org.np
८	कटारी, उदयपुर	कुलमणी बराल	९८६२५४६०६०	branch.katari@ddbanc.org.np
९	केखाबजार, भ्रपा	सुर्यबहादुर प्रधान	९८६२५४६०६१	branch.kerkhabazar@ddbanc.org.np
१०	फुङ्गलिङ्ग, ताप्लेजुङ्ग	भरत सुस्लिङ्ग	९८६२५४६०६२	branch.phungling@ddbanc.org.np
११	सल्लेरी, सोलुखुम्बु	उमेश तामाङ्ग	९८६२५४६०६३	branch.salleri@ddbanc.org.np
१२	सिद्धीचरण, ओखलढुङ्गा	सुजन नेपाली	९८६२५४६०६४	branch.siddhicharan@ddbanc.org.np
१३	थर्पुबजार, पाँचथर	शम्भु तामाङ्ग	९८६२५४६०६५	branch.tharpubazar@ddbanc.org.np
१४	तुम्लिङ्गटार, संखुवासभा	माधवप्रसाद वाग्ले	९८६२५४६०६६	branch.tumlingtarbazar@ddbanc.org.np
१५	चिलौरीचोक, सुनसरी	बिनय पण्डित	९८६२५४६०६७	branch.chilaurichowk@ddbanc.org.np
१६	जागृतिचोक, सुनसरी	कुशल बराल	९८६२५४६०५८	branch.jagritichowk@ddbanc.org.np
१७	भोराहाट, मोरङ	टिकाराम खेवा	९८६२५४६०६८	branch.jhorahaat@ddbanc.org.np
१८	बाक्सिला, खोटाङ्ग	रामचन्द्र राई	९८६२५४६१९६	branch.baksila@ddbanc.org.np
१९	गरामनि, भ्रपा	सरोज सुवेदी	९८६१८४६९९४	branch.garamanibazar@ddbanc.org.np
२०	दुर्गापुर, मोरङ	कृष्णबहादुर भण्डारी	९८६१८४६९९६	branch.durgapur@ddbanc.org.np
२१	मध्यहर्षाही, सुनसरी	प्रमोदकुमार बैठा	९८६१८४७०१३	branch.madyaharshi@ddbanc.org.np



मधेश प्रदेश कार्यालय सिमरा, बारा अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	मोवाइल नं.	ईमेल
१	चपुर, रौतहट	ईन्द्रमणी कुईकेल	९८६२५४६०७२	branch.chapur@ddbank.org.np
२	गरूडा, रौतहट	दिनेश्वर साह	९८६२५४६०७३	branch.garuda@ddbank.org.np
३	गौर, रौतहट	रामबाबु साह	९८६२५४६०७४	branch.gaur@ddbank.org.np
४	जितपुर, बारा	सत्येन्द्रकुमार यादव	९८६२५४६०७५	branch.jeetpur@ddbank.org.np
५	कलैया, बारा	श्यामाकिशोर लाल कर्ण	९८६२५४६०७६	branch.kalaiya@ddbank.org.np
६	कटहरीया, रौतहट	संजयकुमार लाल दास	९८६२५४६०७७	branch.katahariya@ddbank.org.np
७	लालबन्दी, सर्लाही	पुरुषोत्तम रेग्मी	९८६२५४६०७८	branch.lalbandi@ddbank.org.np
८	महुलीबजार, सप्तरी	दिपेन्द्रकुमारसाह	९८६२५४६०७९	branch.mahuli@ddbank.org.np
९	मलंगवा, सर्लाही	हैदर अलि ठकुराई	९८६२५४६०८०	branch.malangwa@ddbank.org.np
१०	मुर्लि, पर्सा	धर्मेन्द्रप्रसाद चौधरी	९८६२५४६०८१	branch.murli@ddbank.org.np
११	नयाँचोहर्वा, सिराहा	सामानन्दप्रसाद साह	९८६२५४६०८२	branch.nayachoharwa@ddbank.org.np
१२	पन्नाबाग, बारा	बिनोद सिंह	९८६२५४६०८३	branch.pannabaag@ddbank.org.np
१३	प्रसौनी, बारा	रामबाबु राय यादव	९८६२५४६०८४	branch.prasauni@ddbank.org.np
१४	सरपल्लोबजार, महोत्तरी	जटाशंकरप्रसाद यादव	९८६२५४६०८५	branch.sarpallobazar@ddbank.org.np
१५	सेढवा, पर्सा	देवानन्दकुमार सहनी	९८६२५४६०८६	branch.sedhawa@ddbank.org.np
१६	श्रीपुर, पर्सा	रोशन कोईराला	९८६२५४६०८७	branch.shreepur@ddbank.org.np
१७	सिमरा, बारा	विष्णुप्रसाद अर्याल	९८६२५४६०८८	branch.simara@ddbank.org.np
१८	तारापट्टी, धनुषा	उपतलाल साह	९८६२५४६०८९	branch.tarapatti@ddbank.org.np
१९	सबैला, धनुषा	अच्छेलाल पण्डित	९८६२५४६०९०	branch.sabaila@ddbank.org.np
२०	गोरहन्ना, महोत्तरी	ईन्द्रनारायण सिंह	९८६२५४६०९१	branch.gorhanna@ddbank.org.np
२१	सिसौट, सर्लाही	रामएकवाल चौधरी थारू	९८६२५४६०९२	branch.sisaut@ddbank.org.np
२२	सिमरवारी, पर्सा	कृष्णप्रसाद चौरसिया	९८६२५४६०९३	branch.simarbari@ddbank.org.np
२३	लोहारपट्टि, महोत्तरी	प्रभु प्रसाद गुप्ता	९८६२५४६१०४	branch.loharpatti@ddbank.org.np
२४	तिनकौरिया, धनुषा	सुशिलकुमार चौधरी	९८६२५४६१०५	branch.tinkauriya@ddbank.org.np
२५	नगराईन, धनुषा	गजेन्द्रकुमार साह	९८६२५४६१०६	branch.nagarain@ddbank.org.np
२६	कचोर्वाबजार, बारा	धर्मेन्द्रकुमार यादव	९८६१८४७०७७	branch.kachorwabazar@ddbank.org.np
२७	बलिया, सप्तरी	हरिनारायण प्रसाद जैसवाल	९८६१८४७०८७	branch.baliya@ddbank.org.np
२८	कुशाहा, सिराहा	विरेन्द्र चौधरी	९८६१८४७१०१	branch.kusaha@ddbank.org.np
२९	सम्सीबजार, महोत्तरी	नागेन्द्रप्रसाद राउत	९८६१८४७१०७	branch.samsibazar@ddbank.org.np

बागमती प्रदेशको कार्यालय भरतपुर, चितवन अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	मोवाइल नं.	ईमेल
१	बालकुमारी, ललितपुर	एलिना ढकाल	९८६२५४६०९६	branch.balkumari@ddbank.org.np
२	बनेपा, काभ्रे	बिकाश खनाल	९८६२५४६०९७	branch.banepa@ddbank.org.np
३	बाह्रबिसे, सिन्धुपाल्चोक	हेमराज रेग्मी	९८६२५४६०९८	branch.bahrabise@ddbank.org.np
४	बिदुर, नुवाकोट	मछिन्द्र लामिछाने	९८६२५४६०९९	branch.bidur@ddbank.org.np
५	चनौली, चितवन	निर्मल दाहाल	९८६२५४६१००	branch.chanuli@ddbank.org.np
६	चरीकोट, दोलखा	अनिता भण्डारी	९८६२५४६१०१	branch.charikot@ddbank.org.np
७	धादिङ्गबेशी, धादिङ्ग	पुनम श्रेष्ठ	९८६२५४६१०२	branch.dhadingbesi@ddbank.org.np
८	गजुरी, धादिङ्ग	श्यामहरी खनाल	९८६२५४६१०३	branch.gajuri@ddbank.org.np
९	हेटौडा, मकवानपुर	केशव न्यौपाने	९८६२५४६१०४	branch.hetauda@ddbank.org.np
१०	जिरी, दोलखा	मानबहादुर बार्निंया	९८६२५४६१०५	branch.jiri@ddbank.org.np
११	कालीकास्थान, रसुवा	कृष्णप्रसाद अधिकारी	९८६२५४६१०६	branch.kalikasthan@ddbank.org.np
१२	कटुञ्जे, धादिङ्ग	लोकनाथ पौडेल	९८६२५४६१०७	branch.katunje@ddbank.org.np
१३	खानीखोला, धादिङ्ग	कमलप्रसाद शिवाकोटी	९८६२५४६१०८	branch.khanikhola@ddbank.org.np
१४	खरानीटार, नुवाकोट	उद्धवप्रसाद देवकोटा	९८६२५४६१०९	branch.kharanitar@ddbank.org.np
१५	लगनखेल, ललितपुर	जिवन पराजुली	९८६२५४६११०	branch.lagankhel@ddbank.org.np
१६	मन्थली, रामेछाप	अनुप लामा	९८६२५४६११२	branch.manthali@ddbank.org.np
१७	मेलम्ची, सिन्धुपाल्चोक	कृष्ण ढकाल	९८६२५४६११३	branch.melamchi@ddbank.org.np

१८	नारायणगढ, चितवन	प्रेमप्रसाद अंगारी	९८६२५४६११४	branch.narayangarh@ddbank.org.np
१९	पर्सा, चितवन	सुरज कट्टेल	९८६२५४६११५	branch.parsa@ddbank.org.np
२०	सल्यानटार, धादिङ्ग	राजेन्द्र भुजेल	९८६२५४६११६	branch.salyantar@ddbank.org.np
२१	सानेपा, ललितपुर	अशोक अर्याल	९८६२५४६११७	branch.sanepa@ddbank.org.np
२२	सिन्धुलीमाढी, सिन्धुली	दिव्यराज पोखरेल	९८६२५४६११८	branch.sindhulimadhi@ddbank.org.np
२३	स्याफ्रुबेशी, रसुवा	दिपक घिमिरे	९८६२५४६११९	branch.syafrubesi@ddbank.org.np
२४	टाँडी, चितवन	पिताम्बर बास्तोला	९८६२५४६१२०	branch.tandi@ddbank.org.np
२५	सुर्यबिनायक युनिट	पार्वती अर्याल	९८६२५४६१२१	branch.suryabinayak@ddbank.org.np
२६	माकादुम, रामेछाप	विजय आचार्य	९८६१८४७७८१	branch.makadum@ddbank.org.np
२७	नल्लु, ललितपुर	जिनेश डंगोल	९८६१८४७७९४	branch.nallu@ddbank.org.np
२८	ककनी, नुवाकोट	अमितरमण खनाल	९८६१८४७८११	branch.kakani@ddbank.org.np
२९	ढुंखर्क, काभ्रेपलाञ्चोक	प्रदिप खनाल	९८६१८४७८९६	branch.dhunkharka@ddbank.org.np
३०	भुरभुरे, मकवानपुर	प्रकाश खनाल	९८६१८४७९००	branch.jhurjhure@ddbank.org.np
३१	कोल्पुटार, नुवाकोट	सपना पौडेल	९८६१८४७९०६	branch.kolputar@ddbank.org.np
३२	देउरालीटार, सिन्धुली	सबिन दंगाल	९८६१८४७९०८	branch.deuralitar@ddbank.org.np

गण्डकी प्रदेश कार्यालय बगर, कास्की अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	मोबाईल नं.	ईमेल
१	आबुखैरेनी, तनहुँ	सुभद्रा घिमिरे	९८६२५४६१२४	branch.anbukhaireni@ddbank.org.np
२	बगर, कास्की	दिपेन्द्र बखेल	९८६२५४६१२५	branch.bagar@ddbank.org.np
३	बलेबाबजार, बाग्लुङ्ग	अजित नेपाल	९८६२५४६१२६	branch.balewabazar@ddbank.org.np
४	दमौली, तनहुँ	दिपेन्द्र कट्टेल	९८६२५४६१२७	branch.damauli@ddbank.org.np
५	गोरखाबजार, गोरखा	संगिता चालिसे	९८६२५४६१२८	branch.gorkhabazar@ddbank.org.np
६	ईन्द्रचोक, कास्की	कृष्णगोपाल पन्त	९८६२५४६१२९	branch.indrachowk@ddbank.org.np
७	कावासोती, नवलपरासी	अमिर दवाडी	९८६२५४६१३०	branch.kawasoti@ddbank.org.np
८	लेखनाथ, कास्की	सुरेन्द्र अधिकारी	९८६२५४६१३२	branch.lekhnath@ddbank.org.np
९	पुतलीबजार, स्याङ्गजा	आनन्दराज आचार्य	९८६२५४६१३३	branch.putalibazar@ddbank.org.np
१०	सिमजुङ्ग, गोरखा	रामहरी पराजुली	९८६२५४६१३४	branch.simjung@ddbank.org.np
११	सिङ्गा, म्याग्दी	उज्ज्वल कट्टेल	९८६२५४६१३५	branch.singa@ddbank.org.np
१२	सिँउडीबार, लमजुङ्ग	सन्तोष नेपाल	९८६२५४६१३६	branch.syundibar@ddbank.org.np
१३	ताङ्गलिचोक, गोरखा	ज्ञानप्रसाद कडरीया	९८६२५४६१३७	branch.tanglichowk@ddbank.org.np
१४	ठाँटीपोखरी, गोरखा	सुमित्रा गुरूङ्ग	९८६२५४६१३८	branch.thatipokhari@ddbank.org.np
१५	वालिङ्ग, स्याङ्गजा	वासुदेव चौलागाई	९८६२५४६१३९	branch.waling@ddbank.org.np
१६	ठुलीपोखरी, पर्वत	सरिता पौडेल	९८६२५४६१३९	branch.thulipokhari@ddbank.org.np
१७	मचेडीबजार, नवलपुर	शैलेन्द्रकुमार पौडेल	९८६१८४७९२२	branch.machedibazar@ddbank.org.np
१८	भेटघाटचोक, तनहुँ	मिरा खनाल	९८६१८४७९३२	branch.bhetghatchowk@ddbank.org.np

लुम्बिनी प्रदेश कार्यालय बुटवल, रूपन्देही अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	मोबाईल नं.	ईमेल
१	भैरहवा, रूपन्देही	प्रेमलाल साह तेली	९८६२५४६१४२	branch.bhairahawa@ddbank.org.np
२	भुमही, नवलपरासी	माधवप्रसाद पराजुली	९८६२५४६१४३	branch.bhumahi@ddbank.org.np
३	बिरपुर, कपिलवस्तु	हरिनारायण ठाकुर	९८६२५४६१४४	branch.birpur@ddbank.org.np
४	बुटवल, रूपन्देही	पुष्कर नेपाल	९८६२५४६१४५	branch.butwal@ddbank.org.np
५	चाँदनीचोक, बाँके	शिवप्रसाद ढुङ्गाना	९८६२५४६१४६	branch.chandanichowk@ddbank.org.np
६	दाख्वाक्वाडी, प्युठान	सुदर्शन पुडासैनी	९८६२५४६१४७	branch.dakhakwadi@ddbank.org.np
७	हर्मिचौर, गुल्मी	बद्रि सिग्देल	९८६२५४६१४८	branch.harmichaur@ddbank.org.np
८	लिवाङ्ग, रोल्पा	पुर्णप्रसाद पाण्डे	९८६२५४६१४९	branch.liwang@ddbank.org.np
९	परासी, नवलपरासी	बैजु दास	९८६२५४६१५१	branch.parasi@ddbank.org.np
१०	पुरनधारा, दाङ्ग	भरत तिमिल्सिना	९८६२५४६१५२	branch.purandhara@ddbank.org.np



११	सन्धिखर्क, अर्घाखाँची	उपेन्द्र नेपाल	९८६२५४६१५३	branch.sandhikharka@ddbank.org.np
१२	तानसेन, पाल्पा	कमला कुँवर	९८६२५४६१५०	branch.tansen@ddbank.org.np
१३	ठाकुरद्वारा, बर्दिया	खेमराज ओभा	९८६२५४६१५४	branch.thakurdwarabazar@ddbank.org.np
१४	बोडगाऊ कपिलवस्तु	केदार नेपाल	९८६२५४६१५७	branch.bodgaun@ddbank.org.np
१५	सिसहनीया, दाङ्ग	सजिवकुमार तिवारी	९८६२५४६१५५	branch.sishaniya@ddbank.org.np
१६	प्रगतीबजार, बर्दिया	राजकुमार खड्का	९८६२५४६१५६	branch.pragatibazar@ddbank.org.np
१७	रुकुमकोट, पूर्वी रुकुम	दामोदर गौतम	९८६२५४६१५८	branch.rukumkot@ddbank.org.np
१८	पकडिबजार, कपिलवस्तु	चन्दन साह	९८६२५४६१८७	branch.pakadibazar@ddbank.org.np
१९	असुरकोट, अर्घाखाँची	शिव श्रेष्ठ	९८६१८४७१४०	branch.asurkot@ddbank.org.np
२०	ओडवलीयाबजार, रूपन्देही	अक्षयकुमार यादव	९८६१८४७१४५	branch.odwoliyabazar@ddbank.org.np

कर्णाली प्रदेश कार्यालय एकतानगर, सुर्खेत अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	मोवाइल नं.	ईमेल
१	बेलपाटा, दैलेख	सुरेन्द्र सुनार	९८६२५४६१६१	branch.belpata@ddbank.org.np
२	मान्म, कालीकोट	भानुभक्त भट्टराई	९८६२५४६१६३	branch.manma@ddbank.org.np
३	खलङ्गा, जाजरकोट	माधवप्रसाद श्रेष्ठ	९८६२५४६१६४	branch.jajarkotkhalanga@ddbank.org.np
४	चन्दननाथ, जुम्ला	प्रकाशबहादुर ठकुरे	९८६२५४६१६२	branch.chandannath@ddbank.org.np
५	मेहेलकुना, सुर्खेत	ऋषिराम पौडेल	९८६२५४६१६६	branch.mehelkuna@ddbank.org.np
६	मुसीकोट, रुकुम	दलबहादुर वली	९८६२५४६१६५	branch.musikot@ddbank.org.np
७	त्रिवेणी, सल्यान	दुर्गाबहादुर भण्डारी	९८६२५४६१६८	branch.tribeni@ddbank.org.np
८	गमगढी, मुगु	डिलबहादुर शाही	९८६२५४६१६७	branch.gamgadhi@ddbank.org.np
९	एकतानगर, सुर्खेत	अनिल बस्नेत	९८६२५४६१६०	branch.ekatanagar@ddbank.org.np
१०	गोठिज्युला, जुम्ला	सन्तोष शर्मा	९८६१८४७१७३	branch.gothiJulia@ddbank.org.np
११	मिलबजार, जाजरकोट	कमल के.सी.	९८६१८४७१७६	branch.milbazar@ddbank.org.np
१२	सिमबजार आठवीसकोट, रुकुम	मोहन बुढाथोकी	९८६१८४७१७७	branch.simbazar@ddbank.org.np
१३	फारूला, सल्यान	रूमा थापामगर योगी	९८६१८४७१७७	branch.pharula@ddbank.org.np

सुदूरपश्चिम प्रदेशको कार्यालय अत्तरिया, कैलाली अन्तर्गत

क्र.सं	शाखा कार्यालयहरूको नाम, ठेगाना	शाखा प्रबन्धकको नाम	मोवाइल नं.	ईमेल
१	भिमवस्ती, कञ्चनपुर	बिरेन्द्र साह रौनियार	९८६२५४६१७३	branch.bhimbasti@ddbank.org.np
२	चैनपुर, बझाङ्ग	शरद शर्मा	९८६२५४६१७०	branch.chainpur@ddbank.org.np
३	दुर्गौली, कैलाली	देवराज उपाध्याय	९८६२५४६१७४	branch.durgauli@ddbank.org.np
४	चौवनीबजार, कञ्चनपुर	लक्ष्मीकान्त देवकोटा	९८६२५४६१७५	branch.chauwanibazar@ddbank.org.np
५	दशरथचन्द, बैतडी	केशवराज जोशी	९८६२५४६१७१	branch.dasharathchanda@ddbank.org.np
६	खलङ्गा, दार्चुला	चरित्रकुमार कार्की	९८६२५४६१७६	branch.darchulakhalanga@ddbank.org.np
७	मंगलसेन, अछाम	हितमान साउद	९८६२५४६१७२	branch.mangalsen@ddbank.org.np
८	मार्तडी, बाजुरा	भानुबहादुर कुँवर	९८६२५४६१७८	branch.martadi@ddbank.org.np
९	उदासीपुर, कैलाली	लोकबहादुर साउद	९८६२५४६१८०	branch.udasipur@ddbank.org.np
१०	सतीबजार, कैलाली	बलप्रसाद सञ्जेल	९८६२५४६१८१	branch.satibazar@ddbank.org.np
११	चाँदनीहाटबजार, कञ्चनपुर	मदनराज उपाध्याय	९८६२५४६१८२	branch.chadanihaatbazar@ddbank.org.np
१२	पिपल्लाबजार, डोटी	चेतमान बोहेरा	९८६२५४६१७७	branch.pipallabazar@ddbank.org.np
१३	टुँडीखेलबजार, डडेल्धुरा	अम्मर थापा	९८६२५४६१७९	branch.tundikhelbazar@ddbank.org.np
१४	अत्तरिया, कैलाली	गोकर्णप्रसाद जोशी	९८६२५४६१८३	branch.attariya@ddbank.org.np
१५	मेलौलीबजार, बैतडी	नमराज बज्रगाई	९८६१८४७२५३	branch.melaulibazar@ddbank.org.np
१६	कमलबजार, अछाम	कवि बहादुर खत्री	९८६१८४७१८६	branch.kamalbazar@ddbank.org.np
१७	सृष्टिनगर, कैलाली	बालकिशुन चारू	९८६१८४७२३४	branch.sristinagar@ddbank.org.np
१८	बनखेत, कञ्चनपुर युनिट	शिवबहादुर खड्का	९८६१८४७२०१	branch.bankhet@ddbank.org.np



टिपोट

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यक्रमका केही भलकहरू



बिसौ वार्षिक साधारणसभाको एक भलक



सञ्चालक शिक्षा सम्बन्धी कार्यक्रममा सहभागी सञ्चालकहरू



AML/CFT सम्बन्धी तालिममा सहभागी सञ्चालक तथा व्यवस्थापन तहका कर्मचारीहरू



अन्तर्राष्ट्रिय तालिम तथा अध्ययन अवलोकन भ्रमणमा सहभागी सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त (एकविजिशन) गर्ने सम्बन्धी प्रारम्भिक हस्ताक्षर कार्यक्रम



निक्षेप तथा कर्जा सुरक्षण कोषद्वारा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नरबाट कदर पत्र ग्रहण गर्नु हुँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत



जागृतिचोक, सुनसरी शाखाको केन्द्र प्रमुख तथा वित्तीय साक्षरता कार्यक्रममा सहभागी केन्द्र प्रमुखहरू



जिरी, दोलखा शाखा कार्यालयबाट तामाकोशी गाउँपालिका वडा नं ७ हावाको अम्बिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत भोला तथा ट्रायाकसुट वितरण ।



२२औं संस्था स्थापना दिवसको कार्यक्रममा उपस्थित सञ्चालक तथा कर्मचारीहरू



Motivational तालिममा सहभागी शाखा प्रबन्धकहरू



आ.व. २०७८/०७९ मा उत्कृष्ट कार्य गरेवापत शाखा कार्यालय तानसेन पाल्पाका शाखा प्रबन्धकलाई कदरपत्र प्रदान गर्नु हुँदै प्रमुख कार्यकारी अधिकृत



वाक्सिला, खोटाङ्ग शाखाको केन्द्र नं.२९ सुंगदेलको केन्द्र बैठकमा सहभागी सदस्यहरू

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

व्यवस्थापन समूह



श्री शेषरमण आचार्य
प्रमुख कार्यकारी अधिकृत



श्री हेमकुमार काफ्ले
का.मु.सहायक महाप्रबन्धक
जनशक्ति/सामान्य सेवा



श्री पुष्परज अधिकारी
का.मु.सहायक महाप्रबन्धक
वित्त, लेखा/सूचना प्रविधि



श्री हरिप्रसाद आचार्य
का.मु.सहायक महाप्रबन्धक
कार्यक्रम/योजना/जोखिम



श्री बुद्धिराज घिमिरे
का.मु.मुख्य प्रबन्धक
जोखिम व्यवस्थापन विभाग



श्री युवराज बतौला
का.मु.मुख्य प्रबन्धक
वित्त तथा लेखा विभाग



श्री ज्ञानेन्द्रप्रसाद अर्याल
का.मु.मुख्य प्रबन्धक
जनशक्ति व्यवस्थापन
विभाग/कम्पनी सचिव



श्री पवनराज पाठक
का.मु.मुख्य प्रबन्धक
कर्जा सञ्चालन तथा निरीक्षण
विभाग



श्री राजु महत क्षेत्री
प्रबन्धक
आन्तरिक लेखा परीक्षण विभाग



श्री देशबन्धु चौधरी
का.मु. प्रबन्धक
मधेश प्रदेशको कार्यालय सिमरा,
बारा



श्री मधुसुदन हुँमागाई
का.मु.प्रबन्धक
वागमती प्रदेशको कार्यालय
भरतपुर, चितवन



श्री हरिप्रसाद मरहट्टा
का.मु.प्रबन्धक
सामान्य सेवा विभाग



श्री श्यामबहादुर महर्जन
वरिष्ठ अधिकृत
सूचना प्रविधि विभाग

